

संग्रह-२६

ऋग संख्या-३७

# बुद्धकालीन राजपरिवार

[ भाग - ३ ]



आचार्य  
भिक्षु अमृतानन्द



नेह. १८/-

संग्रह-२६

क्रम संख्या-३७

# बुद्धकालीन राजपरिवार

[ भाग - ३ ]



नेह. १८/-

प्रकाशक—

“आनन्दकुटी विहारगुणी”

(सं. द. नं. १०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी विहार, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. २१४४२०

( सर्वाधिकार सुरक्षित )

बुद्धाब्दः २५२८

वि. सं. २०४१

ने. सं. ११०५

ई. सं. १६८५

प्रथमावृत्ति १०००

मुद्रक—

नेपाल प्रेस

शुक्रपथ, काठमाडौं

फोन— २११०३२

Collection No. 26

# **Buddhakalina Raja Parivara**

## **(PART III)**

**Dr. Bhikkhu Amritananda**



Published by  
**ANANDA KUTI VIHARA TRUST**  
**Ananda Kuti, Kathmandu,**  
**N E P A L**  
**1 9 8 5**

## यसमा—

प्रकाशकीय

प्राककथन

मूल ग्रन्थहरू

सहायक ग्रन्थहरू

संकेत शब्दको अर्थ

त्रिपिटक-सूची

विषय-सूची

“बुद्धकालीन राजपरिवार” भाग - ३

नामावली

शब्दावली

गाथा-सूची



दाता वरकार  
लेपार्क

श्री ५ नवारात्राविराव श्रीरैन्दु बीर विक्रम शाहदेवदाट  
प्रसेको सन्देश

बौद्ध पाठी बाह्यकामा उत्कृष्ट गृन्थ भानिस्को विपिलना कलत्र हरिला हुँदूलाला  
विपिलन उत्कृष्टीय पात्रहरू कामबद्ध रूपले संकलित र बारीमूल गरी तथार पात्रिस्को यो उत्तम  
बौद्ध छतिहारण र इहाङ्को बतिरित्त दुद्धालीन भाषाविक विज्ञान पनि प्रस्तुत गरेको प्रयाप  
राम्रो देखिन्छ । यस्तो प्रशास्त्रावाट नेपालमा चारिंस बहिर्भूतावात्र होन नेपालीको बंदारह  
बन्ध कीपा पनि नहिरी छहा राख्न बन्ने द्वारा पनि देखाउनु चटीया द्वारा । नेपाली  
शाहिस्को जानराजीना नेपालमा अन्वेषण विषय भानिस्का अनुदृत सिद्धार्थ गंतन मुख बन्धमन्ती  
यस विपिलको उपयोगी गृन्थ यस्तु निराकरण विनि प्रसंसनीय योगदान भएको मान्युपर्छ ।

यस विपिलका गृन्थ निराणिका लक्ष्य चरित्रम गरी बोक्मूर्ण द्वार्य बन्धाकन गर्दै रिकृ  
की अनुदानन्द नहाइयहिर बन्धमावडा चात्र द्वारा ।

# प्रकाशकीय

बुद्धकालीन राजपरिवारको प्रस्तुत तेश्रो भाग आनन्दकुटी विहार गुठीको ३७ सौं प्रकाशन हो । पूज्य त्रिपिटक विशारद शासन जोतक आचार्य श्री अमृतानन्द महानाथक महास्थविरज्यूले त्रिपिटक गन्थ मूल पालिमा यत्र तत्र छरिएका बुद्ध भगवान्‌का निकटतम राजाहरूको सम्बन्धमा रहेका सूत्रहरू संकलन गरी प्रस्तुत पुस्तक प्रकाशन गर्न हामीलाई सुम्प्यदिनु भएको छ । स्यसकारण गुठीका संस्थापक प्रति हामी आभारी छौं । नेपालमा वहाले बाह्रौं वर्षदेखि अधिष्ठानपूर्वक त्रिपिटक सम्बन्धमा अन्वेषण गर्दै लेखिरहनुभएको काम सदा सफल रहोस् । वहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं ।

भिक्षु मैत्री

सबस्य-सचिव

पोष्ट बाल्स ३००७

काठमाडौं, नेपाल ।

आनन्दकुटी विहार गुठी,

स्वयम्भू, काठमाडौं ।

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

## प्राक्कथन

बुद्धकालीन ग्रन्थ सम्पादन गर्नाको मेरो मूल उद्देश्य बुद्ध समयका पात्रहरूको सम्बन्धमा विपिटक मूल पालिसाहित्यमा यत्र तत्र छरिएका उपदेश सम्बन्धी सूत्रहरूलाई बटुली एकं ठाउँमा राखिदिनु हो । कुनै पात्रहरूको सम्बन्धमा अर्थकथाहरूमा तथा अन्य कुनै पालिसाहित्यमा उल्लेख भएका कारणहरू आपनो बुद्धिले भ्याएसम्म खोज गरी त्यस आधारमा पात्रहरूको परिचय लेख्ने अर्को उद्देश्य रहेको छ । यस बाहेक अर्को उद्देश्य मैले लिएको छैन ।

यसो गर्नाको अर्को उद्देश्य मूलपालि विपिटकसाहित्यमा उपलब्ध भएका कारणहरू नेपाली पाठकहरूले सरलतापूर्वक बुझन सकुन् भन्ने हो । त्यसले सम्भव भएका ठाउँमा एउटै नामका विभिन्न व्यक्तिहरूको नाम पनि खोज गरी संग्रह गरिबिएको हुँ ।

अतः पाठक महोदयहरूले उपर्युक्त कारणहरूलाई राम्ररो बुझिदिनुपर्छ । यो संग्रहहरू स्वतन्त्र रचना नभई सूत्रहरूका अनुवाद

भएका हुनाले २५ शय वर्ष अगाडिको पालि (मागधी) भाषाको शैलीलाई यथावत्‌हृषमा राखनपर्ने हुनाले आधुनिक नेपाली भाषाको शैली अनुसार मात्र हेनेलाई यसको भाषामा कस्तो कस्तो लाग्नु कुनै आश्रय होइन । यसं कारणलाई मैले शुरु शुरुका प्राक्कथनहरूमा पनि प्रष्टसंग उल्लेख गरिसकेको छु । यही उद्देश्यलाई सँगालेर नेपाली साहित्यमा पनि पालि साहित्यका कुराहरू उपलब्ध हुनसकुन् भन्ने हेतुले यी बुद्धकालीन ग्रन्थहरूको सम्पादन गर्दै आएको हुँ । यसबाट नेपाली साहित्यको मण्डारमा आजसम्म अपूरो भइरहेका कारणहरू पुरा हुन सक्लान् कि भन्ने एकमात्र मेरो अद्वा हो । यो लेखने काम बि. सं. २०२८ साल देखि शुरु गरेको हुँ ।

प्रस्तुत बुद्धकालीन राजपरिवार भाग-३, बुद्धकालीन संग्रहको २६ सौं ग्रन्थ हो । यसमा जस्मा १५ जना राजा, राजकुमार र महामात्यहरूको संग्रह गरेको छु । जस्तै—

(१) जयसेन राजकुमार, (२) तरुण महामात्य, (३) नन्दक लिच्छवी, (४) पायासिराजन्य, (५) पुष्कुस मल्लपुत्र, (६) बोवि राजकुमार, (७) भद्रीय लिच्छवी, (८) भद्रीय शाक्य, (९) रोज मल्ल, (१०) लिच्छवीहरू, (११) बद्ध लिच्छवी, (१२) बध्य शाक्य, (१३) साल्ह लिच्छवी, (१४) सीह (सिंह) सेनापति र (१५) मुनीघवस्सकार ।

अकारारादि क्रमले नाम दिने काम चाहिं बुद्धकालीन राजपरिवार दोश्रो भागबाट शुरु गरेको हुँ । अतः त्यसमा ‘झ’ देखि ‘ग’ सम्मका-

नामहरू समावेश भइसकेका छन् । प्रस्तुत पुस्तकमा ‘ज’ देखि ‘स’ सम्मका नामहरू छन् । बुद्धकालीन राजपरिवार पहिलो भागमा चार्हां पालिसाहित्यमा बुद्धकालका लघातिप्राप्त राजाहरूको संग्रह भएको छ ।

प्रस्तुत संग्रहमा जम्मा २४ वटा सूत्रहरूको अनुवाद भएको छ ।  
ती हुन्—

- (१) महावग्गपालिबाट... ... ... ... ७ वटा,
- (२) चुल्लवग्गपालिबाट... ... ... ... १ वटा,
- (३) मज्जमनिकायबाट... ... ... ... ३ वटा,
- (४) संयुत्तनिकायबाट... ... ... ... ३ वटा,
- (५) दीघनिकायबाट ... ... ... ... २ वटा र
- (६) अङ्गुत्तरनिकायबाट ... ... ... ... ८ वटा ।

बुद्धकालीन राजपरिवार तीने भागमा गरी जम्मा १२० वटा सूत्रहरूको अनुवाद संग्रहित भएका छन् । जसको तालिका यसप्रकार छ—

भाग-१: भाग-२: भाग-३: जम्मा:

(१) सुत्तनिपातपालिः	१ +	× +	×	=	१
(२) संयुत्तनिकायपालिः	२६ +	६ +	३	=	३८
(३) महावग्गपालिः	१३ +	१ +	६	=	२०
(४) चुल्लवग्गपालिः	४ +	४ +	२	=	१०
(५) पारजिकपालिः	३ +	× +	×	=	३
(६) पाचित्तियपालिः	८ +	×	+ ×	=	८

(७) उदानपालि:	४	+	×	+	×	=	४
(८) मज्जमनिकायः	८	+	३	+	३	=	१४
(९) अङ्गुतरनिकायः	४	+	३	+	८	=	१५
(१०) दीघनिकायः	२	+	३	+	२	=	७
	७६	+	२०	+	२४	=	१२०

बुद्धकालीन राजपरिवार तीने भागमा संग्रहित भएका राजपरिवारहरू बाहेक मूलपालि त्रिपिटकमा यत्र तत्र उल्लेख भएका नामहरू निम्नप्रकार भेटाएको छु । जुन यसप्रकार छन्—

(१) अजित छिष्ठवी सेनापति । यिनको नाम दीघनिकाय III. पृ. १३ः पाथिकसूत्रमा उल्लेख भएको पाइन्छ । मृत्युपछि त्रयस्त्वश भवनमा उत्पन्न भएका यिनले अचेल पाथिकपुत्र मृषावादी हुन् भनी भगवान्‌लाई भनेका थिए ।

(२) आरोहन्त नामक महामात्य । यिनको नाम पाचि. पा. पृ. ३५८ को छटुपाचित्तियमा उल्लेख भएको पाइन्छ । यी महामात्य भिक्षु भएका थिए । यिनकी अधिकी पत्नी पनि भिक्षुणी भएकी थिइन् । एकदिन भोजन गरिरहेको ठाउँमा अधि जस्तै कुरा सुनाइरहेको बेलामा आरोहन्त भिक्षुले अब त्यस्तो कुरा गर्नु उचित छैन भन्दा सो भिक्षुणीले हम्काइरहेको पंखाले उनको टाउकोमा हानेको थिइन् ।

(३) उद्य भद्र (उद्यभद्र) राजकुमार । यी राजकुमारको नाम दी. नि. I. पृ. ४४ः सामञ्जफलसुत्तमा उल्लेख भएको छ । यी राजकुमार अजातशत्रु राजाका छोरा हुन् । यस सम्बन्धमा लेखकको

बु. रा. भा-२, को पृ. ४२, १०३, १०५ र १०६ मा उल्लेख भएका  
छन् ।

(४) उपनन्द सेनापति । यिनको नाम म. नि. III. पृ. ७४ः  
गोपकमोगल्लान सूत्रमा उल्लेख भएको पाइन्छ । जुन सूत्र लेखकको  
बु. रा. भा-२, पृ. १६६ मा अनुदित भएको छ ।

(५) ओककाक राजा । यिनको नाम दी. नि. I. पृ. ८०ः  
अस्बट्टुसुत्तंमा उल्लेख भएको छ । जुन सूत्रको अनुवाद लेखकको बु. रा.  
भा-१, पृ. २८५ मा उल्लेख भएको छ । त्यस्तै गरी लेखकको बु. रा.  
भा-१, पृ. ११७ मा पनि उल्लेख भएको छ ।

(६) कळारजनक राजा । यिनको नाम म. नि. II.  
पृ. ३०८ः मखादेवसुत्तंमा उल्लेख भएको पाइन्छ । यिनी चाहिं निमि  
राजाका पुत्र हुन् ।

(७) किङ्गी राजा । यो राजा काशी देशका हुन् । यिनको  
नाम म. नि. II. पृ. २७५ः घटिकारसुत्तंमा समुल्लेख भएको छ ।  
यो सूत्र लेखकको बु. ग. भा-२, पृ. १८७ मा अनुदित भएको छ ।

(८) घटाय शाक्य । यिनको नाम म. नि. III. पृ. १७४ः  
महासुञ्जनत्तमा समुल्लेख भएको पाइन्छ । यो सूत्र लेखकको बु. रा.  
भा-२, पृ. २३६ मा अनुदित भएको छ ।

(९) दल्हनेमिराजा । यो राजाको नाम दी. नि. III.-  
पृ. ४६ः चक्रवर्त्तिसुत्तंमा उल्लेख भएको छ ।

(१०) दिसम्पतिराजा । यो राजाको नाम दी. नि. II.  
पृ. १७२ः महागोविन्द सूत्रमा उल्लेख भएको छ । यस सूत्रको अनुवाद  
लेखकको बु. ब्र. भा-१, पृ. ३२८ मा भएको छ । यो राजाको नाम  
बु. ब्र. भा-१, पृ. ३४१ मा उल्लेख गरेको छु ।

(११) दीर्घकारायण (दीघकारायण) । यिनी प्रसेनजित्  
कोशल राजाका सेनापति थिए । यस सम्बन्धमा लेखकको बु. रा. भा-१,  
पृ. १५६ र १८३ मा हेनू । यिनको नाम म. नि. II. पृ. ३६४ः  
धम्पत्तियमुत्तंमा उल्लेख भएको पाइन्छ । यस सूत्रको अनुवाद लेखकको  
बु. रा. भा-१, पृ. ३४६ मा भएको छ ।

(१२) दुम्मुख लिच्छवीपुत्र (=दूर्मुख लिच्छवीपुत्र) ।  
यिनको नाम म. नि. I. पृ. २८७ः चूलसच्चक मुत्तंमा उल्लेख भएको  
पाइन्छ । जब भगवान्‌ले सोधनुभएको प्रश्नको उत्तर दिन नसकी सच्चक  
निगण्ठपुत्र मुन्दो निहुराई झोक्रेका थिए तब दुम्मुख लिच्छवीपुत्रले  
भगवान्‌लाई एउटा उपमा बताएका थिए ।

(१३) निमिराजा । यिनको नाम म. नि. II. पृ. ३०४ः  
मखादेवमुत्तंमा उल्लेख भएको पाइन्छ । यो राजा चार्हि मखादेव  
राजपरम्पराका आखिरी राजा हुन् ।

(१४) पञ्जोतराजा । यो राजाको नाम म. नि. III.  
पृ. ६८ः गोपकमोगगल्लान सूत्रमा र महा. ब. पा. पृ. २६३ मा उल्लेख  
भएका छन् । गोपकमोगगल्लान सूत्रको अनुवाद लेखकको बु. ब्र. भा-२,

पृ. १८१ मा उल्लेख भएको छ । अनि लेखकके बु. रा. भा-१, पृ. ६.  
४२२, ४२३ र ४२५ मा तथा लेखकके बु. गृ. भा-१, पृ. ३७६ मा  
पनि उल्लेख भएका छन् । यिनी उज्जंनका राजा हुन् ।

(१५) पण्डितकुमार । यिनको नाम अ. नि-३, पृ. २०४:  
निगण्ठसुत्तमा उल्लेख भएको पाइन्छ । यी पण्डितकुमार लिच्छवी अभय  
लिच्छवीसंग एकदिन आयुषमान् आनन्दकहाँ गएका थिए । यस सूत्रको  
अनुवाद लेखकको बु. रा. भा-२, पृ. २२१ मा उल्लेख भएको छ ।

(१६) मखादेव राजा । यी राजाको नाम म. नि. III.  
पृ. ३००: मखादेवसुत्तमा समुल्लेख भएको छ ।

(१७) रेणु राजकुमार । यी कुमारको नाम दी. नि. III.  
पृ. १७२: महागोविन्द सूत्रमा उल्लेख भएको छ । यो सूत्रको अनुवाद  
लेखकको बु. ब्र. भा-१, पृ. ३२८: मा भएको छ । यी रेणु राजकुमार  
दिसम्पति राजाका छोरा हुन् भन्ने कुरा लेखकको बु. ब्र. भा-१,  
पृ. ३४१ मा उल्लेख भएको छ ।

(१८) लिच्छवी कुमारक । यी लिच्छवी कुमारको नाम  
पारा. पा. पृ. ५० मा समुल्लेख भएको छ । यी राजकुमारहरूले मिक्ष-  
हरूलाई जबर्जस्तीसंग स्त्रीसंग अनन्तिक कार्य गर्न लगाएका थिए ।  
यी कुराहरू लेखकको बु. रा. भा-१, पृ. ३७३ मा उल्लेख भएको छ ।

(१९) विद्वृढम सेनापति । यी सेनापतिको नाम म. नि. II.  
पृ. ३५७: पियजातिकसुत्तमा समुल्लेख भएको छ । यो सूत्र लेखकको

बु. म. भा-२, पृ. १०७ मा अनुदित भएको छ । त्यस्तं गरी म. नि.  
II. पृ. ३७५ः कणकतथल सूत्रमा पनि समुलेख भएको पाइन्छ । यो  
सूत्र लेखकको बु. रा. भा-१, पृ. ३३६ मा अनुदित भएको छ ।

(२०) सङ्ख भन्ने राजा । यो राजाको नाम दी. नि. III.  
पृ. ६०ः चक्रवर्त्तिसुत्तं मा समुलेख भएको पाइन्छ ।

(२१) सरणानि शाक्य । यो शाक्यको नाम सं. नि. IV.  
पृ. ३१६ः पठमसरणानिसक्कसुत्तं मा समुलेख भएको छ । यो सूत्र  
लेखकको बु. गृ. भा-१, पृ. २६७ मा अनुदित भएको छ ।

(२२) सुदस्सन राजा । यो महासुदस्सन (महासुवर्णन)  
राजाको नाम दी. नि. II. पृ. ११३ः महापरिनिष्वानसुत्तं मा उल्लेख  
भएको पाइन्छ । त्यस्तं गरी दी. नि. II. पृ. १३०ः महासुदस्सनसुत्तं मा  
पनि पाइन्छ ।

(२३) सुनक्खत्त लिच्छवीपुत्र । यो लिच्छवीको नाम दी.  
नि. III. पृ. ३ः पाथिकसुत्तं मा र म. नि. I. पृ. ६६ः महासीहनाद-  
सुत्तं मा पनि उल्लेख भएको छ । महासीहनाद सूत्रको अनुवाद लेखकको  
बु. शा. च. भा-३, पृ. २६५ मा भएको छ । यो लिच्छवीपुत्र अधि-  
भिक्षु भएका थिए । पछि चीवर छाडेर भगवान्को निन्दा गर्दै हिँडेका  
थिए ।

प्रस्तुत पुस्तकमा संग्रहित सूत्रहरू कुनै कुनै पात्र सम्बन्धी कर्ति  
कर्ति सूत्रहरू छन् त भन्ने बारेमा यसरी बुझ्न सकिन्छ —

## (१) जयसेन राजकुमारको सम्बन्धमा

१. म. नि. III. पृ. १६४: दन्तभूमिसुत्तं; पृ. ३  
 २. म. नि. III. पृ. २०४: भूमिजसुत्तं; पृ. १४

## (२) तरुणमहामात्यको सम्बन्धमा

१. महा. व. पा. पृ. २३८: तरुणपसन्नमहामत्तवत्थ,  
 भेसज्जवखन्धकं; पृ. २२

## (३) नन्दक लिङ्गवीको सम्बन्धमा

१. सं. नि. IV. पृ. ३३३: नन्दकलिङ्गविसुत्तं,  
 सोतापत्तिसंयुत्तं; पृ. ३१

## (४) पायासि राजन्यको सम्बन्धमा

१. दी. नि. II. पृ. २३६: पायासिराजञ्चसुत्तं; पृ. ३८

## (५) पुक्कुस्स मल्लपुत्रको सम्बन्धमा

१. दी. नि. II. पृ. १००: पुक्कुस्समल्लवत्थ,  
 महापरिनिव्वानसुत्तं; पृ. ७८

## (६) बोधि राजकुमारको सम्बन्धमा

१. म. नि. II. पृ. ३१८: बोधिराजकुमारसुत्तं; पृ. ६२  
 २. चुल्ल. व. पा. पृ. २१६: बोधिराजकुमारवत्थ,  
 खुद्दकवत्थयुक्खन्धकं; पृ. १४७

१. यहाँ लेखिएको पृष्ट नालन्दापालि प्रकाशनको पृष्ट हो ।

२. यहाँ लेखिएको पृष्ट प्रस्तुत पुस्तकको पृष्ट हो ।

## (७) भद्रीय (भद्रिय) लिच्छवीको सम्बन्धमा

१. सं. नि. IV. पृ. ३४५ः भद्रियसुत्तं, सोतादत्तिसंयुत्तं; पृ. १५४

## (८) भद्रीय (भद्रिय) शाक्यको सम्बन्धमा

१. अं. नि-४, पृ. २०३ः भद्रियसुत्तं, महावग्गो; पृ. १७४

## (९) रोज मल्लपुत्रको सम्बन्धमा

१. महा। व. पा. पृ. २६०ः रोजमल्लवत्थु, भेसज्जवखन्धकं; पृ. १८०

२. महा। व. पा. पृ. ३१२ः निसीदनादि अनुजानना,

चीवरवखन्धकं; पृ. १८५

## (१०) लिच्छवीहरूको सम्बन्धमा

१. अं. नि-५, पृ. ४१६ः सारन्ददसुत्तं, तिकण्डकवग्गो; पृ. १६२

२. अं. नि-७, पृ. १६३ः सारन्ददसुत्तं, वज्जिसत्तकवग्गो; पृ. १६५

३. महा। व. पा. पृ. २४६ः लिच्छविवत्थु, भेसज्जवखन्धकं; पृ. २०४

४. सं. नि. II. पृ. २२२ः कलिङ्गरसुत्तं, ओपम्मसंयुत्तं; पृ. २०७

## (११) वड्ढ लिच्छवीको सम्बन्धमा

१. चुल्ल. व. पा. पृ. २१३ः वड्ढलिच्छविवत्थु,  
खुदकवत्थुवखन्धकं; पृ. २१३

## (१२) वर्ष शाक्यको सम्बन्धमा

१. अं. नि-४, पृ. २१०ः वर्षसुत्तं, महावग्गो; पृ. २२५

## (१३) सावह लिङ्गवीको सम्बन्धमा

१. अं. नि-४, पृ. २१३ः साल्हसुत्तं, महावग्गो; पृ. २३३

## (१४) सीहसेनापतिको सम्बन्धमा

१. महा. व. पा. पृ. २४८ः सीहसेनापतिवत्थु, भेसज्जवखन्धकं; पृ. २५६

२. अं. नि-५, पृ. ३०४ः सीहसेनापतिसुत्तं, सुमनवग्गो; पृ. २७१

३. अं. नि-७, पृ. २१३ः सीहसेनापतिसुत्तं, अब्याकतवग्गो; पृ. २७६

४. अं. नि-८, पृ. २६३ः सीहसुत्तं, महावग्गो; पृ. २८१

## (१५) सुनीधवस्सकारको सम्बन्धमा

१. महा. व. पा. पृ. २४३ः सुनीधवस्सकारवत्थु, भेसज्जवखन्धकं; पृ. २८५

बुद्धकालीन राजपरिवारका तीने भागमा जम्मा बत्तीस (३२) जना बुद्धकालका राजपरिवारहरूको संकलन भएको छ । यहिले भागमा १० जना, दोश्रो भागमा ७ जना र प्रस्तुत तेश्रो भागमा १५ जना छन् । यी राजपरिवारहरूसँग सम्बन्धित पाइएका जम्मा १२० बटा सूत्रहरूको अनुवाद भइसकेको कुरा माथि तालिकामा देखाइ नै सकेको छु ।

बुद्धकालीन ग्रन्थ सम्पादन गर्ने काम शुरु गर्दा मैले निम्न वशवटा विषयलाई छुट्ट्याएको थिएँ ।—

- (१) बुद्धकालीन ब्राह्मणहरू,  
 (२) ऐ गृहस्थीहरू,  
 (३) ऐ महिलाहरू,  
 (४) ऐ राजपरिवार,  
 (५) ऐ विमानकथा,  
 (६) ऐ प्रेतकथा,  
 (७) ऐ ब्रह्मादिदेव,  
 (८) ऐ आवक चरित,  
 (९) ऐ आविका चरित र  
 (१०) ऐ परिब्राजकहरू ।

यो विषयहरूमध्ये आजसम्म मार्थिका ६ विषयहरूसँग सम्बन्धित संकलन कार्य पूरा भएको छ । सातौं ब्रह्मादिदेवको अर्कों दुइ भागको पाण्डुलिपि तयार गरिसकेको छु । बाँकी आवक चरित, आविका चरित र परिब्राजकहरूको काम पूरा गर्नको निमित्त चार्हि खोज गर्ने काम अझ बाँकी ने रहेको छ । प्रस्तुत संग्रह बुद्धकालीन ग्रन्थको २६ सौं ग्रन्थ हो र आनन्दकुटी विहार गुठीको ३७ ग्रन्थ प्रकाशन हो ।

एक दशकभन्दा अधिक यो ग्रन्थहरूको भाषा संशोधन सहित प्रूफ हेरिदिने काममा निरन्तर सहयोग दिनु हुने प्रा. श्री बटुकृष्ण ‘भूषण’, दिनहुँ सँग प्रेसबाट प्रूफ ल्याउने-लैजाने काम गरिदिनु हुने श्री खड्गबहादुर उपासक तथा आनन्दकुटी विहार गुठीका सचिव

[२०]

प्राक्कथन

भिक्षु मैत्री सहित सबै सहयोगीहरूलाई साधुवादका साथ हार्दिक धन्यवाद ज्ञापन गरेको छु ।



Dhamma.Digital

— भिक्षु अमृतानन्द

आनन्दकुटी विहार, स्वयम्भू

काठमाडौं, नेपाल ।

माघ २०, २०४९

फोन नं. २-१४४२०

## मूल प्रन्थहरू—

१. महावग्गपालि ।
२. चुल्लवग्गपालि ।
३. मजिद्दमनिकाय ।
४. संयुत्तनिकाय ।
५. दीघनिकाय ।
६. मङ्गुत्तरनिकाय ।

## सहायक ग्रन्थहरू—

अङ्गुतरनिकाय — नालन्दा प्रकाशन ।

अङ्गुतरनिकायटुकथा—हेवावितारण ।

अपदानपालि - नालन्दा प्रकाशन ।

अपदानटुकथा—हेवावितारण ।

उदानपालि—नालन्दा प्रकाशन ।

खुटकपाठ—नालन्दा प्रकाशन ।

चरियापिटकटुकथा— हेवावितारण ।

जातकटुकथा I-II.—सोलानन्दत्थेर ई. सं. १६२७

जातकटुकथा III.—हेवावितारण ।

जातक संग्रह—भिक्षु अमृतानन्द ।

थेरगाथा अटुकथा—हेवावितारण ।

थेरगाथापालि—नालन्दा प्रकाशन ।

थेरोगाथा अटुकथा—हेवावितारण ।

दीघनिकायटुकथा—नालन्दा प्रकाशन ।

धम्मपदपालि—नालन्दा प्रकाशन ।

धम्मपदटुकथा—बुद्धदत्तत्थेर ।

पटिसम्भवामग्गपालि—नालन्दा प्रकाशन ।

पपञ्चसूदनी—हेवावितारण ।

पेतवत्थु अटुकथा—हेवावितारण ।

बुद्धवंसटुकथा—हेवावितारण ।

बुद्धवंसपालि—नालन्दा प्रकाशन ।

बुद्धकालीन गृहस्थीहरू— भिक्षु अमृतानन्द ।

बुद्धकालीन प्रेतकथा— ऐ ऐ

बुद्धकालीन ब्राह्मणहरू— ऐ ऐ

बुद्धकालीन राजपरिवार— ऐ ऐ

बुद्धकालीन धावक चरित— ऐ ऐ

बुद्धकालीन श्राविका चरित—ऐ ऐ

बुद्धकालीन विमानकथा— ऐ ऐ

बुद्धकालीन महिलाहरू — ऐ ऐ

बुद्धकालीन भारतीय भूगोल —भरतसिंह उपाध्याय ।

महावंसटीका —नालन्दा प्रकाशन ।

मज्ज्वमनिकायटुकथा—हेवावितारण ।

विमानवत्थुपालि—नालन्दा प्रकाशन ।

विभङ्गपालि—नालन्दा प्रकाशन ।

विमानवत्थु अटुकथा—हेवावितारण ।

समन्तपासादिका—नालन्दा प्रकाशन ।

सुत्तनिपातटुकथा—नालन्दा प्रकाशन ।

सुमझलविलासिनी— नालन्दा प्रकाशन ।

संयुत्तनिकायटुकथा—हेवावितारण ।

Pali-English Dictionary—The Pali Text Society.

Pali-Sinhales Dictionary—Buddhadatta Mahathera.



## संकेत-शब्दको अर्थ—

अं. अ. क. = अङ्गुतरअटुकथा ।

अ. क. = अटुकथा ।

अप. वा. पा. = अपदानपालि ।

अं. नि. अ. क. = अङ्गुतरनिकायटुकथा ।

अप. वा. अ. क. = अपदानटुकथा ।

अं. नि. = अङ्गुतरनिकाय ।

उवा. पा. = उदानपालि ।

खु. पा. अ. क. = खुटकपाठअटुकथा ।

चरि. पि. अ. क. = चरियापिटकटुकथा ।

चुल्ल. व. पा. = चुल्लवगगपालि ।

जा. अ. क. = जातकटुकथा ।

जा. सं. = जातकसंग्रह ।

येर. गा. पा. = येरगायापालि ।

येरी. गा. अ. क. = येरीगायाअटुकथा ।

दी. नि. = दीघनिकाय ।

दी. नि. अ. क. = दीघनिकायटुकथा ।

धम्म. प. पा. = धम्मपदपालि ।

धर्म. प. अ. क. = धर्मपद्धकथा ।  
 पटि. म. पा. = पटिसम्भाषणपालि ।  
 पं. सू. = पंचसूदनी ।  
 पेत. व. अ. क. = पेतवत्थुअटुकथा ।  
 बु. वं. अ. क. = बुद्धवंसटुकथा ।  
 बु. वं. पा. = बुद्धवंसपालि ।  
 बु. प्रे. = बुद्धकालीन प्रेतकथा ।  
 बु. गृ. = बुद्धकालीन गृहस्थीहरू ।  
 बु. ग्रा. = बुद्धकालीन ग्राहणहरू ।  
 बु. रा. = बुद्धकालीन राजपरिवार ।  
 बु. का. भा. भू. = बुद्धकालीन भारतीय भूगोल ।  
 बु. म. = बुद्धकालीन महिलाहरू ।  
 बु. वि. = बुद्धकालीन विमानकथा ।  
 बु. शा. च. = बुद्धकालीन शावक चरित ।  
 बु. श्रावि. च. = बुद्धकालीन श्राविका चरित ।  
 म. नि. = मजिभमनिकाय ।  
 म. नि. अ. क. = मजिभमनिकाय अटुकथा ।  
 महा. व. पा. = महावणपालि ।  
 महा. वं. टी. = महावंसटीका ।  
 विमा. व. पा. = विमानवत्थुपालि ।  
 विमा. व. अ. क. = विमानवत्थु अटुकथा ।  
 विमं. पा. = विमङ्गपालि ।

सम. पा. = समन्तपालादिका ।


सुत. नि. अ. क. = सुतनिपातटुकथा ।

सुभं. वि. = सुभङ्गलविलासिनी ।

सं. नि. = संयुतनिकाथ ।

सं. नि. अ. क. = संयुतनिकापटुकथा ।

D. P. P. = Dictionary of Pali Proper Names.



Dhamma.Digital

## त्रि-पिटक-सूची

सुत्तपिटक :	विनयपिटक :	अभिधर्मपिटक :
१—दीघनिकाय	१—पाराजिकपालि	१—धम्मसङ्ग्रहणि
२—मजिभमनिकाय	२—पाचित्तियपालि } सुत्तविभज्ज	२—विभज्ज
३—संयुतनिकाय	३—महावग्गपालि }	३—षातुकथा
४—मङ्गुत्तरनिकाय	४—चुल्लबङ्गपालि }	४—पुग्गलपञ्चति
५—खुद्दकानिकाय	५—परिवारपालि	५—कथावस्थु
(१) खुद्दकपाठ		६—यमक
(२) धम्मपद		७—पट्टान
(३) उदान		
(४) इतिवृत्तक		
(५) सुत्तनिपात		
(६) विमानवस्थु		
(७) पेतवस्थु		
(८) वेरगाथा		
(९) थेरीगाथा		
(१०) आतक		
(११) निदेस <span style="float: right;">१—महानिदेस २—चुल्लनिदेस</span>		
(१२) पटिसम्भदामशग		
(१३) अपदान		
(१४) बुद्धवंश		
(१५) चरियापिटक		



Dhamma.Digital

# विषय-सूची

	पृष्ठः
<b>(१) ज्यसेन राजकुमार—</b>	<b>१</b>
परिचय	१
केही ज्यसेन नामहरू	२
१- ज्यसेन राजकुमारको प्रश्न (दन्तभूमिसुतं)	३
हातिको दृष्टान्त	५
पर्वतको दृष्टान्त	६
सुशिक्षित हाती	७
दान्त अदान्त मरण	१२
२- आयुष्मान् भूमिजसंग प्रश्न (भूमिजसुतं)	१४
तथागतको अनुमोदन	१६
तेलको दृष्टान्त	१७
दूधको दृष्टान्त	१७
नौनीको दृष्टान्त	१८
आगोको दृष्टान्त	१८

	पृष्ठः
तेलको दृष्टान्त	१८
द्रुधको दृष्टान्त	१९
नौनीको दृष्टान्त	१९
आगोको दृष्टान्त	१९
 (२) तरुण महामात्य—	२१
परिचय	२१
१- तरुण महामात्यको भोजन दान	
	(तरुणपत्रम् महामत्तवत्थु)
	२२
 (३) नन्दक लिङ्गवी—	२६
परिचय	२६
विभिन्न नन्दक नामहरू	२७
१- स्रोतापन्नका चार अङ्गहरू (नन्दकलिङ्गवीसुत्तं)	३१
 (४) पायासि राजन्य—	३४
परिचय	३४
केही पायासि नामहरू	३७
१- पायासि राजाको मिथ्यादृष्टि	
	(पायासिराजञ्जसुत्तं)
चन्द्रसूर्यको उपमा	३८
चोरको उपमा	४१
चर्पीको उपमा	४२
	४५

	पृष्ठः
वर्यस्त्वश देवलोकको उपमा	४७
जन्मान्धको उपमा	४८
गर्भिणीको उपमा	५०
स्वप्नको उपमा	५२
तातो फलामको उपमा	५३
शंख बजाउने उपमा	५५
अभिन्नहोत्रीको उपमा	५७
गाडीवानहरूको उपमा	५८
गुह्यको पोकोको उपमा	६३
जुवाडेको उपमा	६४
सनको भारीको उपमा	६५
पायासि राजाको उपासकत्व	६८
महत्फल हुने यज्ञ	६८
सत्कार र असत्कारपूर्वक दिइने दानको फल	६९
 <b>(५) पुक्कुस्स मल्लपुत्र—</b>	 ७४
परिचय	७४
केही पुक्कुस्स नामहरू	७६
१— आलारकालाममाथि प्रसन्नता (पुक्कुस्स मल्लवत्यु)	७८
पुक्कुस्स मल्लपुत्रको उपासकत्व ग्रहण	८१
पुक्कुस्स मल्लपुत्रको वस्त्रदान	८३

	पृष्ठः
(६) बोधि राजकुमार—	८६
परिचय	८६
विभिन्न बोधि नामहरू	८६
१- बोधि राजकुमारको निष्ठो (बोधिराजकुमारसुत्तं)	९२
बोधिसत्त्व चर्या	९७
आलारकालामकहाँ	९७
उद्दक रामपुत्रकहाँ	१००
उरुवेलभा	१०३
पहिले नमुनेका उपमाहरू	१०४
दुष्करचर्या	१०६
अप्राणकथान	१०७
अल्पाहारता	११०
यसले सम्बोधि प्राप्त गर्न सकिन्न	११२
वालककालको सम्झना	११३
सम्बोधिलाभ	११३
ब्रह्माको याचना	११६
धर्मचक्र प्रवर्तनको लागि प्रस्थान	१२५
पञ्च प्रधानीय अङ्गहरू	१४०
बोधि राजकुमारको उपासकत्व प्रहण	१४५
२- बोधि राजकुमार कथा (बोधिराजकुमारवत्यु)	१४७

	पृष्ठः
(७) भद्रीय लिच्छवी—	१५२
परिचय	१५२
१— अमण गौतम जादूगर हुन् (भद्रीयसुत्तं)	१५४
(८) भद्रीय शाक्य—	१६१
परिचय	१६१
भद्रीय शाक्यको भिक्षु जीवन	१६७
विभिन्न भद्रीय नामहरू	१७०
१— चार अङ्गले युक्त स्रोतापन्न हुन्छ (भद्रीयसुत्तं)	१७४
(९) रोजमल्ल—	१७६
परिचय	१७६
केही रोज नामहरू	१७६
१— मैत्रीको प्रभाव (रोजमल्लवत्थु)	१८०
२— विश्वसपूर्वक लिने (निसीदनादि अनुजानना)	१८५
(१०) लिच्छवीहरू—	१८६
परिचय	१८६
केही लिच्छवी नामहरू	१८९
१— पञ्चरत्नहरू (सारन्ददसुत्तं)	१९२
२— सात अपरिहानीय धर्महरू (सारन्ददसुत्तं)	१९५
३— लिच्छवीहरूको निस्तो (लिच्छवीवत्थु)	२०४
४— लिच्छवीहरू सुकुमार हुनेछन् (कलिङ्गरसुत्तं)	२०७

		पृष्ठः
(११)	बड्ड लिच्छवी— परिचय केही बड्ड नामहरू	२०६ २०६ २११
	१- बड्ड लिच्छवीको बुस्साहस (बड्डलिच्छविवत्थु)	२१३
(१२)	बप्प शाक्य— परिचय केही बप्प नामहरू	२२२ २२२ २२४
	१- बप्पसंग छलफल (बप्पमुत्तं)	२२५
(१३)	सालह लिच्छवी— परिचय १- तपश्चर्याद्वारा संसारतने (सालहमुत्तं)	२३२ २३२ २३३
(१४)	सीह सेनापति— परिचय विभिन्न सीह नामहरू	२३६ २३६ २५२
	१- सीह सेनापतिको बुद्धसंग छलफल (सीहसेनापतिवत्थु)	२५६
	भगवान् अक्रियावादी छन् रे !	२६१
	बुद्धको निन्दा	२६८
	२- दानको प्रत्यक्षफल (सीहसेनापतिमुत्तं)	२७१
	३- यसे जीवनमा दानकोफल (सीहसेनापतिमुत्तं)	२७६
	४- सीह सेनापतिको बुद्धसंग छलफल (सीहमुत्तं)	२८१

[३७]

पृष्ठः

(१५) सुनीधवस्सकार—

२८३

परिचय

२८३

१— सुनीध र वस्सकारहरूको भोजनदान

(सुनीधवस्सकारवत्थु) २८५

नामावली

२६१

शब्दावली

३१४

गाथा-सूची

३७४



# बुद्धकालीन राजपरिवार

[ भाग-३ ]

नमो तस्स भगवतो भरहतो सम्मातम्बुद्धस्स ।

## १. जयसेन राजकुमार

### परिचय

यी जयसेन राजकुमार राजगृहवासी हुन् र यिनी विभिन्नसार राजा का भौत्त पुत्र हुन् भनी पं. सू. IV. पृ. १३१ दन्तभूमिसुत्त-बण्णनाले उल्लेख गरेको छ । किन्तु यिनको आमा को हुन् भन्ने कुरा भने कर्तं उल्लेख भएको पाइँदैन ।

आयुष्मान् भूमिज चाहि जयसेनका मामा हुन् भनी पं. सू. IV. पृ. १३३ः भूमिजसुत्तबण्णनाले उल्लेख गरेको छ ।

एकदिन यी जयसेन राजकुमार अचिरबत भमणोदेशकहाँ गएको कुरा भगाडि भनुदित दन्तभूमि सूत्रद्वारा प्रष्टिएको छ । अर्को एकदिन आयुष्मान् भूमिज जयसेन राजकुमारको घरमा गएको कुरा पनि भगाडि भनुदित भूमिज सूत्रद्वारा ने प्रष्टिएको छ ।

यस बाहेक भरु कुरा पालिसाहित्यमा उल्लेख भएको कर्तं पाइँन ।

## केही जयसेन नामहरू

- (१) जयसेन—यिनी कपिलवस्तुका राजा हुन् । यिनको महारानी यशोधरा हुन् । यिनीहरूका तरफबाट शुद्धोदनका पिता सिद्धहनु पाएका थिए । महा. वं. टी. पृ. १०३-०४ एगार्डे परिच्छेद ।
- (२) जयसेन—यिनी सिद्धत्थ बुद्धका पिता हुन् । जा. अ. क. I-II. पृ. ३५ः द्वैरेनिदानकथा; बु. वं. अ. क. पृ. १८७ः सिद्धत्थबुद्धवंसटुकथा । तर बु. वं. पा. पृ. ३५७ः सिद्धत्थ-बुद्धवंसमा र त्यसको अर्थकथामा चाहिं ‘उद्देन’ भन्ने उल्लेख भएको छ ।
- (३) जयसेन—यिनी फुस्सबुद्धका पिता हुन् । बु. वं. पा. पृ. ३१६ः फुस्सबुद्धवंसो । खु. पा. अ. क. पृ. १३३ः तिरोकुहुसुत्त-वण्णना; बु. प्रे. पृ. १६०ः तिरोकुहुपेतवत्थ ।
- (४) जयसेन—यिनी चाहिं सोभित बुद्धको पालामा एक राजा थिए । यिनले सोभित बुद्धको निमित्त विहार बनाइदिएका थिए । बु. वं. पा. पृ. ३३३ः सोभितबुद्धवंसो ।
- (५) जयसेन—यिनी विभ्वसार राजा का छोरा हुन् । परं. सू. IV. पृ. १३१ः दन्तभूमिसुत्तवण्णना । यिनके कुरा अगाडि उल्लेख भएको छ ।

x

x

x

## मूल सूत्र—

१ - जयसेन राजकुमारको प्रश्न  
 (दन्तभूमिसुत्त<sup>१</sup>)

यस्तो मैले सुनें ।

एक समय चगवान् राजगृहस्थित कलन्दक निवापको वेणुवनमा बस्नु मएको थियो ।

त्यसबखत अचिरबत अमणोदेशा भरण्यको कुटिकामा बस्ये । अनि जयसेन<sup>२</sup> राजकुमार टहलिंदे टहलिंदे जहाँ अचिरबत अमणोदेशा थिए त्यहाँ गए । त्यहाँ गई अचिरबत अमणोदेशसंग सम्पोदनीय कुरा गरी कुशलवार्ता गरिसकेपछि एक छेडमा बसे । एक छेडमा बसेका जयसेन राजकुमारले अचिरबत अमणोदेशलाई यस्तो भने —

१. म. नि. III. पृ. ११४, अ. क. IV. पृ. १३१.

२. पप. सू. IV. पृ. १३१: दन्तभूमिसुत्तव्यणनाले थी राजकुमार बिम्बिसार राजाका छोरा हुन् भनी उल्लेख गरेको थ ।

“अग्निवेश ! मैले सुनेको छु कि यहाँ भातपत्तयुक्त अप्रमत्त भई बसेमा मिक्खुले एकाग्रता (=ध्यान वा समापत्ति) प्राप्त गर्न सक्षम ।”

“यस्त हो राजकुमार ! यस्त हो राजकुमार ! हो, यहाँ भातपत्तयुक्त अप्रमत्त भई बसेमा मिक्खुले एकाग्रता प्राप्त गर्न सक्षम ।”

“अग्निवेश ! तपाइँले सुनेको र पढेको अनुसार मलाई धर्मोपदेश गर्नुहोस् ।”

“राजकुमार ! मैले सुनेको र पढेको अनुसार तिमोलाई धर्मोपदेश गर्न सविधन । राजकुमार ! मैले सुनेको र पढेको अनुसार धर्मोपदेश गर्दा यदि तिमीले बुझ्न सकेन्नौ भने त्यो मेरो लागि कष्ट मात्र हुनेथ ।”

“अग्निवेश ! तपाइँले सुनेको र पढेको अनुसार धर्मोपदेश गर्नुहोस् । तपाइँले भन्नु हुने कुरा म बुझ्नेछु ।”

“राजकुमार ! यदि मैले सुनेको र पढेको अनुसार धर्मका कुराको अर्थ तिमीले बुझ्न सक्यो भने असलै हो । यदि बुझ्न सकेन्नौ भने आफ्नो स्थानमा नं बसिरहनू । अर्को प्रश्न नगर्नू ।”

“अग्निवेश ! हुन्थ । यदि तपाइँले भन्नु हुने कुरा मैले बुझ्न सकें भने असलै भयो होइन भने म आफ्नो स्थानमा बस्नेछु । अर्को प्रश्न गर्ने छैन ।”

१. ‘अग्निवेश’ भनेको अचिरवत श्रमणोद्देशको गोत्रको नाम हो । यसबाहत आदर गरी बोलाउदा गोत्रको नाम लिई बोलाउने चलन यियो ।

अनि अचिरवत श्रमणोद्देशले भाफूले सुनेको र पढे अनुसार राजकुमारलाई धर्मोपदेश गरे । यस्तो मध्या जयसेन राजकुमारले अचिरवत श्रमणोद्देशलाई यस्तो भने—“अग्निवेश ! भातपत्तयुक्त अप्रमाणी भई बस्ता मिक्खुले एकाग्रता (=ध्यान वा समापत्ति) प्राप्त गर्न सक्षम भन्ने कुरा हुन सक्दैन ।” अनि जयसेन राजकुमार अचिरवत श्रमणोद्देशलाई ‘हुन सक्दैन’ भन्दे आसनबाट उठी गए ।

अनि जयसेन राजकुमार गएपछि अचिरवत श्रमणोद्देश जहाँ मगवान् द्वनुहृन्थ्यो स्थाही गई भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका अचिरवत श्रमणोद्देशले जति कुरा जयसेन राजकुमारसंग भएको घियो ती जम्मै भगवान्लाई सुनाए ।

यस्तो भन्दा भगवान्ले अचिरवत श्रमणोद्देशलाई यस्तो भन्नुभयो—“अग्निवेश ! त्यो कहाँबाट हुनसक्षम र ! जो नैष्ठकम्प्यद्वारा जान्नुपर्ने नैष्ठकम्प्यद्वारा देखनुपर्ने नैष्ठकम्प्यद्वारा प्राप्त गर्नुपर्ने तथा नैष्ठकम्प्यद्वारा साक्षात्कार गर्नुपर्ने हो त्यो कामविषयको बीचमा बस्ने कामविषय परिमोग गर्ने कामविषयको वितर्कना गर्ने कामविषयद्वारा जलिरहने तथा कामविषयको खोज गरी त्यसमा उत्सुक हुने जयसेन राजकुमारले कहिले बुझ्न सक्लान् कहिले देखन सक्लान् र कहिले साक्षात्कार गर्न सक्लान् । यो हुने सक्दैन ।

हात्तीको दृष्टान्त—“अग्निवेश ! भर्तो कि दुइ दान्त शिक्षित र सुविनीत हात्तीहरू घोडाहरू र गाईहरू छन् । दुइ दान्त अशिक्षित र अविनीत हात्तीहरू घोडाहरू र गाईहरू छन् । अग्निवेश ! के त ती

शान्त शिक्षित तथा सुविनीत हात्तीहरू...से गर्नुपर्ने काम शिक्षितरूपले  
गर्न सक्छन् त ? यसमा तिमी के मन्दो ?”

“मन्ते ! गर्न सक्छन् ।”

“जो ती दमन नभएका भशिक्षित र भविनीत हात्तीहरू.. हुन्  
कि त उनीहरूले पनि शिक्षित सुविनीत हात्तीहरूले यें सुशिक्षितरूपले  
काम गर्न सक्छन् ? यसमा तिमी के मन्दो ?”

“मन्ते ! गर्न सक्देन ।”

“अग्निवेश ! यस्ते गरी जो त्यो नेष्ट्रम्पष्टद्वारा जानुपर्ने.. हो  
यो कामविषको बीचमा बस्ने...जयसेन राजकुमारको जान्न सक्ता...  
मनी भन्न सकिन्न ।”

पर्वतको दृष्टान्त—“अग्निवेश ! मनों कि गाउँ वा निगमको  
नजिक ठूलो पर्वत छ । अनि दुइ साथीहरू गाउँ वा निगमबाट निस्की  
परस्पर हात समाती त्यो पर्वतमा जान्दछन् । अनि एक साथी पर्वतमनि  
बस्थ अर्कों साथी पर्वतमाथि जान्दछ । अनि पर्वतमनि बसेको साथीले  
पर्वतमाथि गएको साथीसंग यस्तो सोध्दू—‘साथी ! पर्वतमाथिबाट  
तिमी के देख्दौ ?’ उ यसो भन्द ‘पर्वतमाथिबाट भ रमणीय उदयानहरू  
रमणीय बनहरू रमणीय भूमिहरू तथा रमणीय पोखरीहरू ईह्यु ।’  
अर्कोले भन्द—‘तिमी पर्वतमाथिबाट रमणीय उदयानहरू.. देख्यु  
मन्दछौ यो हुन सक्देन ।’ अनि पर्वतमाथि बस्ने साथीले पर्वतमनि बस्ने  
साथीलाई हात समाती पर्वतमाथि लेजान्दछ । अनि केहीद्धिन पछि सोध्दू  
‘साथी ! पर्वतमाथिबाट तिमी के देख्दौ ?’ उ भन्द—‘साथी !

‘पर्वंतमाधिबाट म रमणीय उदचानहरू...देखछु ।’ अनि अकोले उसलाई भन्दै ‘साथी ! भरखरै मात्र तिमीले ‘पर्स्तो हुन सकदैन’ मनी भनेको थियो । फेरि अहिले पर्वंतमाधिबाट रमणीय उदचानहरू...देखछु मनी भन्दौ । अनि उसले भन्दै ‘यो पर्वंतले छेकिएकोले पर्वंतमनिबाट देखनुपर्ने नदेखिएको हो ।’

“अग्निवेश ! योभन्दा ठूलो अविदधा स्फङ्गले जयसेन राजकुमारलाई ढाकेको छ । स्यस्ताले जो त्यो नेष्टकम्यद्वारा जान्नुपर्ने ...त्यो कामविषयको बीचमा बस्ने... तथा कामविषयको खोजी गरी स्यसमा उत्सुक हुनेले जान्न सबला देखन सबला र साक्षात्कार गर्न सबला भनी भन्न सकिन्न । अग्निवेश ! यदि तिमी यो दुइ दृष्टान्तहरू जयसेन राजकुमारलाई भनेका भए जयसेन राजकुमार प्रसन्न भए होलान् र प्रसन्न भई प्रसन्नता प्रकट गरे होलान् ।”

“मन्ते ! कहाँबाट मैले यो अषि मसुनेका दुइ दृष्टान्तहरू बताउन सकुन्ता र जो भगवान्से भन्नुपर्यो ।”

सुशिक्षित हात्ती—“अग्निवेश ! जस्तै अभिशिक्त भएका क्षत्री राजा हात्ती दमन गर्ने भाहुतेसाई बोलाई यसो भन्दून्—‘हे माहुते ! तिमी यता आऊ तिमी राजाको हात्ती चढी हात्तीहरू भएको बनमा गई जंगलका हात्तीलाई राजाको हात्तीको गर्धनमा बीघ ।’ अग्निवेश ! हवस् भनी उ जंगलमा गई जंगली हात्तीलाई राजाको हात्तीको गर्धनमा बाँध्दू । अनि राजाको हात्तीले उसलाई खुला ठाउंभा लेजान्दै । अग्निवेश ! यत्तिकमा जंगली हात्ती खुला ठाउंमा गएको

हुनेछ । अग्निवेश ! किन्तु जंगली हात्ती जंगलको आशा राख्छ । अनि हात्ती दमन गर्ने माहुतेले हात्ती खुला ठाउंमा ल्याएको कुरा राजालाई बताउँछ । अनि माहुतेलाई बोलाई ‘माहुते ! यो हात्तीलाई जंगलमा बस्ने बानी छुटचाई भनुष्यहरू भएको ठाउंमा बस्ने बानी बसासी दमन पर’ भनी राजा भन्दून् ।

“अग्निवेश ! तृष्ण स भनी माहुतेले एक मोटो खम्बा भुइमा गाडी जंगली हात्तीको गर्धनमा बैधी जंगली स्वभाव हटाई मानिस-हरूको बीचमा बस्ने बानी सिकाउँछ । अनि हात्ती दमन गर्ने माहुतेले हात्तीलाई मीठो मधुर तथा प्रियकर ढंगले कुरा गाँठ । जब हात्तीले उसको कुरा सुन्नथाल्छ तब माहुतेले उसलाई घाँस दानाहरू खुवाउन थाल्छ ।

“अग्निवेश ! जब जंगली हात्तीले घाँस दाना आदि खान थाल्छ तब माहुतेलाई यस्तो लाग्दै—‘अब भने यो जंगली हात्ती बैध्ने छ !’ यसपछि माहुतेले अगाडि गर्नुपर्ने काम सिकाउँछ—‘हे हात्ती ! समात, हे हात्ती छोड !’ जब जंगली हात्तीले माहुतेको कुरा सुनी समात्ने छोडने काम गर्न थाल्छ तब माहुतेले अर्को काम सिकाउँछ—‘हे हात्ती ! पछाडि हट, हे हात्ती भगाडि बढ !’ जब जंगली हात्तीले माहुतेको कुरा सुनी अगाडि सर्ने र पछाडि हट्ने काम गर्न थाल्छ तब माहुतेले उसलाई अर्को काम सिकाउन थाल्छ—‘हे हात्ती ! उठ, हे हात्ती बस !’ जब माहुतेको कुरा सुनी उठ्ने बस्ने काम गर्न थाल्छ तब माहुतेले उसलाई निश्चल (आनेझन) रहने कुरा सिकाउन थाल्छ । उसको सूँडमा ठूलो

डोल (फलक) बाँधि दिन्द्ध । उसको माथि भाला लिएको मानिस गधनमाथि बसेको हुन्द्ध । उसलाई घेरेर भाला लिएका मानिसहरू चारतिर उभिइएका हुन्द्धन् । रहाती दमन गर्ने माहुतेले चाहि भाला अएको लट्टी लिएर अगाडितिर उभिएको हुन्द्ध । उसले निश्चल हुने काम तिकाउंदा हात्तीले न अगाडिको खुट्टा चलाउँद्ध न पछाडिको खुट्टा चलाउँद्ध न अगाडिको आँग चलाउँद्ध न पछाडिको आँग चलाउँद्ध न टाउको चलाउँद्ध न कान चलाउँद्ध न दाँत चलाउँद्ध न पुच्छर हस्ताउँद्ध न त सूँड ने चलाउँद्ध । यस्तो अएवधि सो जंगली हात्ती बाणको प्रहारलाई तरबारको प्रहारलाई सहन गर्न सक्षम हुन्द्ध । भेरी मृदंग आदिको कोलाहल आवाजबाट नडराउने सर्वे प्रकारको कुटिसत्ता र कोर्डा रहित भई राजमोरय भई राजाके भङ्ग जस्तै हुन्द्ध ।

“अग्निवेश ! यस्ते किसिमले यो लोकमा तथागत भरहस्त सम्यक् सम्बुद्ध...”<sup>१</sup> उत्पन्न हुनुहुन्द्ध । यहाँले देव भार भ्रह्मासहित लोकलाई...<sup>२</sup> परिशुद्ध भएको भ्रह्मचर्य प्रकाश पार्न् हुन्द्ध । अनि त्यो धर्मलाई गृहपति वा गृहपतिपुत्रले अथवा भून् कुनै कुलभा जन्मेकाले सुन्द्ध ।...<sup>३</sup> अनि पधि उ...<sup>४</sup> प्रवर्जित हुन्द्ध । अग्निवेश ! यतिले आर्याशावक खुला ठाउंमा गएको हुन्द्ध । किन्तु अग्निवेश ! देवमनुष्यहरू

१-२. यहाँका बाँकी कुराहरू लेखकको बु. ब्रा. भा-२, पृ. २२१ मा हैनूँ ।

३-४. यहाँका बाँकी कुराहरू लेखकको बु. ब्रा. भा-३, पृ. २२७ मा हैनूँ ।

पञ्चकाम गुणहरूमा आसत्त हुन्छन् । अनि तथागतले डसलाई अगाडि चिनीत पाल्छ — ‘हे मिशु ! तिमी यहाँ भाऊ शौलवान् होक प्रातिमोक्षमा संयम गरी बस । भाचारगोचर सम्पन्न होक अणुमात्र दोषमा पनि भयदर्शी होक र शिक्षापदलाई राघ्ररी समादान गरी बस ।’

“अग्निवेश ! जब आर्यश्रावक शौलवान् हुन्छ; प्रातिमोक्ष संयम गरी बस्थ; भाचारगोचर सम्पन्न हुन्छ; अणुमात्र दोषमा पनि भयदर्शी हुन्छ र शिक्षापदलाई राघ्ररी समादान गरी बस्थ तब तथागतले डसलाई अगाडि चिनीत पाल्छ—‘हे मिशु ! यहाँ भाऊ इन्द्रिय रक्षा गरे र चक्षुले रूप देखेर निमित्तग्राही नहोऊ...’ । अनि उ यी पञ्चनीवरण-हरूलाई हटाई चित्तमा भएका डापक्लेशहरूलाई प्रजाद्वारा कमजोर पारी यो शरीरबाट भमिध्या दीमनस्य हटाउनको निमित्त आतप्तयुक्त भई ज्ञानवान् तथा स्मृतिमान् भई कायमा कायानुपश्यो भई बस्थ . वेदनामा वेदनानुपश्यो भई.. चित्तमा चित्तानुपश्यो भई... तथा धर्ममा धर्मानु-पश्यो भई बस्थ । अग्निवेश ! जस्तै जंगली स्वभाव हटाई मानिसहरूको बीचमा बस्ने आनी सिकाउनको निमित्त हातौ दमन गर्ने माहुतेले ठूलो खम्बा भुइमा गाडी जंगली हात्तीको गर्धनमा बाँध्दै त्यस्तै गरी गृहस्थी स्वभावलाई हटाउनको निमित्त गृहस्थी संकल्पहरूलाई मर्दन गर्नको निमित्त... ज्ञेयधर्म प्राप्तिको निमित्त र निर्वाण साक्षात्कार गर्नको निमित्त आर्यश्रावकका यी चार स्मृतिप्रस्थान चित्तमा बाँधिएका हुन्छन् ।

१. पहाँका बाँकी कुराहरू जेखकको बु. ब्रा. भा-२, पृ. १६७-७०  
सम्ममा हेनूँ ।

उसेलाई तथागतले भगाडि विनीत पार्नु हुन्थ—‘हे चिक्ष ! यहाँ भाक, कायमा कायानुपश्यो भई बस र कामवितकंयुक्त कल्पना नगर । देवनामा...चित्तमा...तथा धर्ममा धर्मनुपश्यो भई बस र कामवितकंयुक्त कल्पना नगर ।’ अनि वितकंविचारलाई शास्त गरी अस्थन्तर सम्प्रसादलाई चित्तमा एकाघ गरी वितकंविचार रहित समाधिजः प्रोतिसुख भएको द्वीतियध्यान...तृतीयध्यान...चतुर्थध्यान प्राप्त गरी बस्थ । यसप्रकार समाहित चित्त भएपछि परिशुद्ध स्वच्छ निमंल उसेले रहित भएपछि मृदु कर्मण्य भई निश्चलतामा पुरोपछि उसेले पूर्वनिवासानुस्मृति ज्ञानमा चित्त लुकाउँछ । अनि उसेले अनेक प्रकारका पूर्वजन्मका कुराहरु अनुस्मरण गर्छ । जस्तै—एक जन्मको दुइ जन्मको...<sup>१</sup> । यसरी आकार सहित उद्देश्य सहित अनेक प्रकारले पूर्वजन्मका कुराहरु अनुस्मरण गर्छ । यसप्रकार समाहित चित्त भएपछि...उसेले अमानुषीय बिशुद्ध विद्यबक्षुद्वारा च्युत भएका उत्पन्न भएका प्राणीहरूलाई देख्दै र आ-आपनो कर्मनुसार उनीहरु नीच-उच्च, सुवर्ण-दुर्वर्ण र मुग्गति-दुग्गतिमा गएका पनि याहा पाउँछ ।

“यसप्रकार समाहित चित्त भएपछि...उसेले ‘यो दुःख हो’ मनी यथार्थतः जान्दै । ‘यो दुःख समुदय हो’ मनी यथार्थतः जान्दै । ‘यो दुःखनिरोध हो’ मनी यथार्थतः जान्दै । ‘यो दुःखनिरोध हुने मार्ग हो’ मनी यथार्थतः जान्दै । ‘यी आल्वहरु हुन्’ मनी यथार्थतः जान्दै । ‘यो भास्त्रवहरुको समुदय हो’ मनी यथार्थतः जान्दै । ‘यो

१. यहाँका बाँकी कुराहरु लेखकको बु. रा. भा-२, पृ. १६५ मा हेतु ।

आस्त्रवनिरोध हो' भनी यथार्थतः जान्दछ । 'यो आस्त्रवनिरोध हुने मार्ग हो' भनी यथार्थतः जान्दछ । यसरी जान्ने यसरी देख्ने उसको चित्त कामास्त्रवबाट पनि विमुक्त हुन्छ भवास्त्रवबाट पनि विमुक्त हुन्छ र अचिदचास्त्रवबाट पनि विमुक्त हुन्छ । विमुक्त भएपछि 'विमुक्त भए' भन्ने ज्ञान पनि हुन्छ । 'जाति क्षीण भयो भवाचर्यवास पूरा भयो गर्नुपन्ने गरिसके र अब उप्रान्त गर्नुपन्ने केही छंन' भन्ने पनि जान्दछ ।

"भनि सो मिक्कु शीत उष्ण, भोक प्यास, डंसमकस, हावा ताप आदि स्पर्शहरूको दुरुक्त दुरागत बचनहरूद्वारा उत्पन्न भएको शारोरिक तीव्र तीखो कटु अस्त्रादिला अमनाप र प्राणलिने जस्ता वेदनाहरूको सहन गर्ने हुन्छ । उ सबै राग, द्वेष, मोहरूपी कषायबाट रहित भई आह्वान गर्न योग्य पाहुना गर्न योग्य दक्षिणादिन योग्य र नमस्कार गर्न योग्य भई लोकवासीको अनुपम पुण्यक्षत्र हुन्छ ।

दान्त अदान्त मरण—"अग्निवेश ! यहाँ राजाको अदान्त अविनीत बूढो हात्ती मरेमा 'राजाको अदान्त अविनीत बूढो हात्ती मन्यो' भन्ने हुन्छ । अग्निवेश ! राजाको अदान्त अविनीत अर्धबंशे हात्ती मरेमा 'राजाको अदान्त अविनीत अर्धबंशे हात्ती मन्यो' भन्ने हुन्छ । राजाको अदान्त अविनीत तन्नेरी हात्ती मरेमा 'राजाको अदान्त अविनीत तन्नेरी हात्ती मन्यो' भन्ने हुन्छ । अग्निवेश ! यस्तै गरी स्थविर मिक्कु भए पनि क्षीणास्त्रबी नभैकन मरेमा 'स्थविर मिक्कु अदान्त भएर मन्यो' भन्ने हुन्छ । अग्निवेश ! अर्धबंशे मिक्कु भए पनि...तरुण मिक्कु भए पनि क्षीणास्त्रबी नभैकन मरेमा 'तरुण मिक्कु अदान्त भएर मरण भयो' भन्ने हुन्छ ।

“अग्निवेश ! यहाँ राजाको सुदान्त सुविनीत बूढो हात्ती मरेमा ‘राजाको सुदान्त सुविनीत बूढो हात्ती मन्यो’ भन्ने हुन्छ । अग्निवेश ! राजाको सुदान्त सुविनीत अर्धबंशे हात्ती मरेमा ‘राजाको सुदान्त सुविनीत अर्धबंशे हात्ती मन्यो’ भन्ने हुन्छ । राजाको सुदान्त सुविनीत तन्नेरो हात्ती मरेमा ‘राजाको सुदान्त सुविनीत तन्नेरो हात्ती मन्यो’ भन्ने हुन्छ । अग्निवेश ! यस्तै गरी स्थविर मिक्खु भए पनि क्षीणाल्पवी भई मरेमा ‘स्थविर मिक्खु दान्त भएर मन्यो’ भन्ने हुन्छ । अग्निवेश ! अर्धबंशे मिक्खु भए पनि.. तरुण मिक्खु भए पनि क्षीणाल्पवी भएर मरेमा ‘तरुण मिक्खु दान्त भएर मन्यो’ भन्ने हुन्छ ।”

Dhamma.Digital

भगवान्‌ले यति भन्तुभयो । अनि सन्तुष्ट भएका अचिरबहु अमणोदेशले भगवान्‌को माषणलाई अभिमन्दन गरे ।

x

x

x

## मूळ सूत्र—

### २-आयुष्मान् भूमिजसंग प्रश्न (भूमिजसुत्त<sup>१</sup>)

परस्तो मैले सुनें ।

एक समय भगवान् राजगृहस्थित कछन्दक निवापको  
बैणुवनमा बस्नु भएको थियो ।

भनि आयुष्मान् भूमिज<sup>२</sup> पूर्वाह्नि समयमा चौबर पहिरी पात्र-  
चौबर ग्रहण गरी जहाँ जयसेन राजकुमारको घर हो त्यहाँ गए ।  
त्यहाँ पुरोपश्चि विच्छिप्पाइराखेको भासनमा बसे । भनि जयसेन  
राजकुमार आयुष्मान् भूमिजकहाँ आएर आयुष्मान् भूमिजसंग  
सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपश्चि एक छेउमा बसे ।  
एक छेउमा बसेका जयसेन राजकुमारले आयुष्मान् भूमिजलाई  
परस्तो भने—

१. म. नि. III. पृ. २०४, अ. क. IV. पृ. १३३.

२. यी आयुष्मान् भूमिज जयसेन राजकुमारका मामा थिए । परं सू.  
IV पृ. १३३: भूमिजसुत्तवर्णना ।

“मो भूमिज ! यहाँ केही अमण्डाहृणहरू यस्तो भन्दन्—

‘(१) आशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सकिन्न, (२) आशा नगरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सकिन्न, (३) कहिले आशा कहिले अनाशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सकिन्न, (४) न आशा गरी न अनाशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सकिन्न ।’ यस विषयमा तपाइङ्का शास्त्रा के मनु हुन्दै ?”

“राजकुमार ! भगवान्को सन्मुख मैले यस्तो सुनेको छैन । बुद्ध भगवान् यस्तो भन्न सबनुहृष्ट—‘(१) अज्ञानतापूर्वक (योनिसो) आशा नगरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबदेन, (२) अज्ञानतापूर्वक आशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबदेन, (३) अज्ञानतापूर्वक कहिले आशा कहिले निराशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबदेन, (४) अज्ञानतापूर्वक न आशा गरी न निराशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबदेन, (५) ज्ञानपूर्वक (योनिसो) आशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबद्ध, (६) ज्ञानपूर्वक आशा नगरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबद्ध, (७) ज्ञानपूर्वक कहिले आशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबद्ध, (८) ज्ञानपूर्वक न आशा न निराशा गरी ब्रह्मचर्यवास गरे पनि फल पाउन सबद्ध ।’ राजकुमार ! भगवान्को सन्मुखमा मैले यस्तो कुरा सुनेको छैन । बुद्ध भगवान्ले यस्तो भन्न सबनुहृष्ट ।”

“यदि तपाइँ भूमिजका शास्त्रा यस्ता बादी यस्ता भन्ने हुनुहृष्ट भन्ने मताहै सारथ कि तपाइँ भूमिजका शास्त्रा भरु विभिन्न अमण्डाहृणहरूको शिरोमणी भएर बस्थन् ।”

## तथागतको अनुमोदन

अनि भायुष्मान् भूमिज भोजनपछि जहाँ भगवान् हुनुहुन्थ्यो  
स्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा  
बसे । एक छेउमा बसेका भायुष्मान् भूमिजले भगवान्लाई यस्तो  
मने—“मन्ते ! यहाँ म पूर्वाह्नि समयमा जहाँ जयसेन राजकुमारको  
निवासस्थान हो त्यहाँ गए । त्यहाँ पुगेपछि विच्छिन्नाइराखेको भासनमा  
बसे । मन्ते ! अनि जयसेन राजकुमार मकहाँ भाई मसित सम्मोदन  
गरे । सम्मोदनीय कुशलवार्ता गरी एक छेउमा बसे । एक छेउमा  
बसेका जयसेन राजकुमारले मसंग यस्तो मने—‘भो भूमिज ! यही  
केही भमणझाहृणहरू यस्तो मन्दस्थम् (१) भाशा गरी झह्यचर्यवास  
गरे पनि फल पाउन सकिन्न... । मन्ते ! यस्तो मन्वा मैले जयसेन  
राजकुमारलाई यस्तो मने—‘राजकुमार ! मैले भगवान्को सन्मुख  
यस्तो सुनेको छन् । बहु भगवान् यस्तो भग्न सक्तुहुन्थ (१)  
अज्ञानतापूर्वक (अयोनिसो) भाशा गरी झह्यचर्यवास गरे पनि फल  
पाउन सक्ने छन्... ॥ (८) ज्ञानपूर्वक न भाशा न निराशा गरी  
झह्यचर्यवास गरे पनि फल पाउन सक्ष । राजकुमार ! भगवान्को  
सन्मुखमा मैले त्यस्तो कुरा सुनेको छन् । बहु भगवान् यस्तो भग्न  
सक्तु हुन्थ ।’

१. पहांका छांकी कुराहरू मायि पृ. १५ मा उल्लेख भए अनुसार  
दोहन्याई पढ्नू ।

“मन्ते ! यस्तो सोध्वा यसरी जवाफ दिवा के मैले भगवान्‌ले  
मने जस्तै भनेको हुनेछ ? भगवान्‌लाई झूटो कुराको आरोप लगाएको त  
हुने छैन ? धर्मानुकूल भनेको हुनेछ के ? कुनै सहृदयिलाई वादानुवाद  
गरेको जस्तो त हुने छैन ?”

“भूमिज ! ठीक छ । यस्तो सोध्वा यसरी जवाफ दिवा  
भगवान्‌ले भने जस्तै भनेको हुन्छ ..। भूमिज ! जो कोहो श्रमण वा  
आह्याण मिथ्यादृष्टिक भई मिथ्यासंकल्पी भई मिथ्याबाची भई मिथ्या-  
कर्मी भई मिथ्याआजीवी भई मिथ्या व्यायामी भई मिथ्यास्मृति राख्ने  
भई तथा मिथ्या समाधि गर्ने भई आशा लिएर ब्रह्मचर्य पालन गरे  
पनि कल पाउन सक्ने छैन...। त्यो किनभने ? भूमिज ! भजानता  
(अयोनिसो) भएको हुनाले ।

तेलको दृष्टान्त —“भूमिज ! जस्तै कुनै तेल चाहने तेल खोज्ने  
पुरुषले दोणोमा बालुवा हाली पानी छम्को पेलछ भने आशा लिएर गरे  
पनि तेल पाउन सक्ने छैन । आशा नलिएर गरे पनि...आशा वा  
निराशा लिएर गरे पनि...न आशा न निराशा लिएर गरे पनि तेल  
पाउन सक्ने छैन । त्यो किनभने ? तेल निकाल्ने उपाय न बेठीक  
भएकोले (अयोनिसो) । भूमिज ! यस्तै गरी जो कोहो श्रमण वा  
आह्याण मिथ्यादृष्टिक भई...आशा लिएर . ब्रह्मचर्य पालन गरे पनि  
कल पाउन सक्ने छैन...।

दूधको दृष्टान्त—“भूमिज ! जस्तै कुनै दूध चाहने दूध खोज्ने  
पुरुषले बाष्पालाई खाडिएमा (=बाष्पालाई दूध खाएमा) आशा

लिएर मए पनि...न आशा न निराशा लिएर मए पनि दूध पाउन सक्ने छैन । यसो किनमने ? दूध पाउने उपाय नै बेठीक भएकोले । भूमिज ! यस्तै गरी कोही अमण वा ब्राह्मण मिथ्यादूष्टिक भई...आशा लिएर...ब्रह्मचर्य पालन गरे पनि फल पाउन सक्ने छैन...।

नौनीको दृष्टान्त—“भूमिज ! जस्तै कुनै नौनी चाहने नौनी खोज्ने पुरुषले ठेकीमा पानी राढ्हो ढोरी तानेर मध्य मने आशा लिएर भए पनि...नौनी पाउन सक्ने छैन । यसो किनमने ? नौनी पाउने उपाय नै बेठीक भएकोले । भूमिज ! यस्तै गरी जो कोही अमण वा ब्राह्मण मिथ्यादूष्टिक भई...आशा लिएर...ब्रह्मचर्य पालन गरे पनि फल पाउन सक्ने छैन...।

आगोको दृष्टान्त—“भूमिज ! जस्तै कुनै आगो चाहने आगो खोज्ने पुरुषले भिजेको काठलाई चोसो अरणीघर्षण गरेर आशा लिएर भए पनि...आगो निकाल्न सक्ने छैन । यसो किनमने ? आगो निकाल्ने उपाय नै बेठीक भएकोले । भूमिज ! यस्तै गरी जो कोही अमण वा ब्राह्मण मिथ्यादूष्टिक भई...आशा लिएर...ब्रह्मचर्य पालन गरे पनि फल पाउन सक्ने छैन...।

“भूमिज ! जो कोही अमण वा ब्राह्मण सम्यक्दूष्टिक भई... सम्यक्समाधि गर्ने भई आशा लिएर...ब्रह्मचर्य पालन गरे पनि फल पाउन सक्नेछ । यसो किनमने ? भूमिज ! ज्ञानपूर्वक भएकोले ।

तेजको दृष्टान्त—“भूमिज ! जस्तै कुनै तेज चाहने तेज खोज्ने पुरुषले ढोणीमा तीस बाट्याई पानी छम्की पेलदा आशा लिएर मए

पनि तेल पाउन सक्नेछ । यो किनभने ? भूमिज ! तेल पाउने उपाय ठीक भएकोले । भूमिज ! त्यस्तै गरी जो कोही श्रमण वा आह्वाण सम्यक्दृष्टिक भई...सम्यक्समाधि गर्ने भई भाशा लिएर...ब्रह्मचर्यं पालन गरे पनि फल पाउन सक्नेछ...। यो किनभने ? फल पाउनको उपाय ठीक भएकोले ।

दूधको दृष्टान्त—“भूमिज ! जस्तै कुनै दूध चाहने दूध खोज्ने पुरुषले बाष्पासाई थुनबाट हटाइदिएमा आशा लिएर भए पनि...दूध पाउन सक्नेछ । यो किनभने ? भूमिज ! दूध पाउने उपाय ठीक भएकोले । भूमिज ! त्यस्तै गरी जो कोही श्रमण वा आह्वाण सम्यक्दृष्टिक भई सम्यक्समाधि गर्ने भई भाशा लिएर ब्रह्मचर्यं पालन गरे पनि फल पाउन सक्नेछ...। यो किनभने ? फल पाउने उपाय ठीक भएकोले ।

Dhamma.Digital

नौनीको दृष्टान्त—“भूमिज ! जस्तै कुनै नौनी चाहने नौनी खोज्ने पुरुषले ठेकीमा वही राखी मर्यादो भने आशा लिएर भए पनि... नौनी पाउन सक्नेछ । यो किनभने ? भूमिज ! नौनी पाउने उपाय ठीक भएकोले । भूमिज ! त्यस्तै गरी जो कोही श्रमण वा आह्वाण सम्यक्दृष्टिक भई...फल पाउन सक्नेछ ।

आगोको दृष्टान्त—“भूमिज ! जस्तै कुनै आगो चाहने आगी खोज्ने पुरुषले मुकेको काठसाई मुकेको अरणीसे घर्णण गर्दा आशा लिएर भए पनि...आगो पाउन सक्नेछ । यो किनभने ? भूमिज !

【२०】

बुद्धकालीन राजपरिवार-३

आगो पाउने उपाय ठीक भएकोले । भूमिज ! त्यस्तै गरी जो कोही अभ्यन्त वा ब्राह्मण सम्यक्-दृष्टिक भई... फल पाउन सक्नेछ ।

“भूमिज ! यदि तिमीले यी चारबटा दृष्टान्तहरू उनलाई बताएको भए जयसेन राजकुमार भवश्य पनि प्रसन्न भए होलान् र प्रसन्न भएर प्रसन्नाकार पनि देखाए होलान् ।”

“मगवान् ! जस्तै यी अधिन समुनेका दृष्टान्तहरू मैले कहाँबाट जन्म सकुँला र ।”

यति सन्तुभएपछि सन्तुष्ट भएका आयुष्मान् भूमिजले अगवान्को भाषणलाई अभिनन्दन गरे ।

---

## २. तरुण महामात्य

### परिचय

प्रत्येक मानिस आ-आपनो मनोकामना अनुसार दानपुण्य गर्ने रहेष्यन् भन्ने कुरा यी तरुण महामात्यको अगाडि अनुदित कुराबाट प्रष्टसंग बुझिन्थ ।

यी महामात्य निकै श्रद्धालु थिए । बुद्ध सहित चिक्षुसङ्खलाई वयेस्थरूपले भोजन गराउने यिनको छूलो इच्छायियो । अनि एकदिन यिनले सीढे बाह्रशय चिक्षुहरू सहित बुद्धलाई निम्त्याई भोजन गराए ।

किन्तु त्यसदिन बिहानं चिक्षुहरूले अरूपे दान दिएका धेरै खानाहरू खाइसकेका थिए । त्यससँले तरुण महामात्यको इच्छानुसार यिनीहरूले भोजन प्रहण गरेनन् । यसबाट तरुण महामात्य अप्रसर्ज नएका थिए । विशेष कुरा अगाडिको सूत्रबाट प्रष्ट हुनेथ ।

x

x

x

मूळ पाठि—

## तरुण महामात्यको भोजन दान

(तरुण प्रसन्न महामत्तवत्थ<sup>१</sup>)


भगवान्‌से मिक्षुहृलाई पागु र मधुको लड्डु स्वीकार गर्ने  
अचन बिनु भएको छ भन्ने खबर मानिसहरूले सुने । अनि मानिसहरूमे  
समयमे भोजनीय पागु र मधुको लड्डु तयार पारे । समयमे भोजनीय  
पागु र मधुको लड्डु खाएको हुँदा भोजनरातामा मिक्षुहृ भनलगाई  
खाँदनथे ।

प्रसन्नबद्धत एक प्रसन्न भएका तरुण महामात्यको भोलिको  
निमित्त बुढ शहित मिक्षुसङ्घलाई निम्त्याएका थिए । अनि सो प्रसन्न  
भएका तरुण महामात्यलाई यस्तो लाग्यो—“साँडे बाहुशय मिक्षु-  
हृको निमित्त साँडे बाहुशय मासुको थाल तयार गर्नुपर्यो । प्रत्येक  
मिक्षुलाई एक एक मासुको थाल चढाउनेछु ।” अनि सो प्रसन्न भएका  
तरुण महामात्यले रात बितिसकेपछि प्रणीत खाद्य-भोज्य तयारपारी  
साँडे बाहुशय मासुको थाल पनि तयार पान लगाई भगवाम्लाई

१. महा. व. पा. पृ. २३८: भेसज्जबद्धन्धक, अ. क. III. पृ. ११५९.

समयको सूचना दिन पठाए—“मन्ते ! भोजनको समय भयो भोजन तपार छ ।”

त्यसपछि पूर्वाह्लु समयमा चौबर पहिरी पात्र-चौबर धारण गरी जहाँ त्यो प्रसन्न भएका तरुण महामात्यको घर हो त्यहाँ जानुपर्दै बिच्छधाइराखेको आसनमा मिक्षुसङ्घका साथ भगवान् बस्नुभयो । त्यसपछि प्रसन्न भएका तरुण महामात्यले भोजनालयमा मिक्षुहङ्को निमित्त भोजन पस्काउन पाले । मिक्षुहङ्कले यसो भने—“आवुसो । योरं योरं मात्र राख ।”

“मन्ते ! ‘यो प्रसन्न भएका तरुण महामात्य हो’ भनो योरं योरं नलिनुहोस् । प्रथेकलाई एक एकवटा भासुको थाल ढाउँछु भनी मैले सौंदे बाहुशय मासुको थाल सहित धोरे खाद्य-भोज्य तपार पारेको छु । मन्ते ! भरिपूर्ण गरी ग्रहण गर्नुहोस् ।”

“आवुसो ! यसकारणले हामीले योरं योरं लिएका होइनो । बत्को समयमै भोजनीय यागु र भधुको लड्डुले हाम्रो पेट भरिसकेको छ । त्यसले हामीले योरं योरं लिएका ह्यो ।”

अनि सो प्रसन्न भएका तरुण महामात्य कराउनथाले धिक्कार्ण पाले र खिञ्च हुन थाले—“किन यी भद्रन्तहङ्क मैले निभ्याएर पनि अरुको भोजनीय यागु खान्दैन् ! के मैले यथेष्ठ दिन सविदन र !” भन्दै रिसाई असन्तुष्ट भई दिक्कमान्दै “चाहे जानुहोस् चाहे लेजानुहोस्” भन्दै पात्र भरी राख्दै गए । अनि बुद्ध सहित मिक्षुसङ्घलाई प्रणीत

खाद्य-भोज्य स्वयं अरित गरी सन्तप्ति गरी भोजनपछि भगवान्‌ले पात्रबाट हात हटाइसकेपछि तो प्रसन्न भएका तरुण महामात्य एक छेउमा बसे । एक छेउमा बसेका सो प्रसन्न भएका तरुण महामात्यलाई आर्मिक कथाद्वारा सन्दर्शित समादपित समुत्तेजित तथा सम्प्रहर्षित पारी भगवान् भासनबाट उठेर जानुपर्यो ।

भगवान् जानुभएर केहिथिनपछि तो प्रसन्न भएका तरुण महामात्यलाई शंकड र पश्चात्ताप हुनथात्यो—“यो मेरो निमित्त अलाभ हो र लाभ होइन । यो मेरो निमित्त दुर्लभ हो र सुलाभ होइन । जो कि म रिसाई असन्तुष्ट भई दिवक मान्दै ‘जानुहोस् वा लंजानुहोस्’ भन्दै मिक्खुहरूको पात्रमा भरी भरी राख्दै गए । यसबाट मैले धेरै पुण्य पाए वा पाएको रहेनछु ?” अनि तो प्रसन्न भएका तरुण महामात्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका तो प्रसन्न भएका तरुण महामात्यले भगवान्संग यस्तो भने—“भन्ते ! भगवान् जानुभएको केहिथिनपछि भलाई यस्तो लाग्यो—‘मेरो अलाभ हो सुलाभ होइन । मेरो दुर्लभ हो र सुलाभ होइन । जो कि रिसाई असन्तुष्ट भई दिवकमानी मैले मिक्खुहरूको पात्रमा भरी भरी राख्दै चाहे जानुहोस् जाहे लंजानुहोस् भनी भने । भन्ते ! के मैले धेरै पुण्य प्राप्त गरे वा नहिन ? भन्ते ! मैले धेरै पुण्य प्राप्त गरे वा नपुण्य ?’”

“आवृतो ! जब तिमीले भोज्यको निमित्त बुद्ध सहित मिक्खु-सङ्घलाई निम्तो गन्धो तब तिमीले धेरै पुण्य प्राप्त गन्धो । जब तिमीले

प्रत्येकलाई एक एक याली भोजन प्रदान गन्धो तब तिमीले धेरे पुण्य प्राप्त गन्धो र स्वर्गको आराधना पनि गन्धो ।”


अनि ती प्रसन्न भएका तरुण महामात्य “मेरो लाभ हो मेरो कुलाभ हो मैले धेरे पुण्य प्राप्त गरे र स्वर्गको पनि आराधना गरे” अन्दै प्रसन्न भई गद्गद भई भासनबाट उठी भगवान्लाई अभिष्ठादन र प्रबक्षिणा गरी गए । अनि भगवान्ले यसे कारणमा तथा यसे सन्दर्भमा भिक्षुसङ्ग एकत्रित गराई भिक्षुहरूसंग सोधनुभयी—“भिक्षुहो ! साँच्चे हो के निम्तो गरेको भएर पनि अरुको भोजनीय यागु खाएको ?”

“भगवान् ! साँच्चे हो ।”

अनि बुद्ध भगवान्ले तौ भिक्षुहरूलाई निन्दा गर्नुभई..... “भिक्षुहो ! कस्ता हुन् ती सोघ पुश्पहरू जो कि कुनैले निम्त्याएको भएर पनि कुनैको भोजनीय यागु खान्छन् !” भिक्षुहो ! यसद्वारा अप्रसन्न हुनेलाई प्रसन्न पानं सवर्दन... भनी निन्दा गर्नुभई धार्मिक कथा मुनाड्नु भई भिक्षुहरूलाई भासमन्त्रित गर्नुभई “भिक्षुहो ! कस्तैले निम्तो गरेको छाँदाछाँदै कसंको भोजनीय यागु खान हुन्न । जो खान्थ उसलाई अमर्नुकूल गर्नुपछ ।”

## ३. नन्दक लिच्छवी

परिचय



यी नन्दक लिच्छवी लिच्छवीहरूका एक महामात्र्य यिए भन्ने  
कुरा भगाडि भनुदित सं. नि. IV. पृ. ३३३ को नन्दक लिच्छवी  
सूचबाट याहा हुन्छ ।

भगवान् वेशालीस्थित महाबनको कुटागारशालामा बसि-  
रहनु भएको बेलामा एकदिन यिनी बहाकही जीदा यिनलाई भगवान्‌ले  
स्लोतापन्न हुने पुरुषमा चारबटा गुणहरू हुन्थन् भन्ने कुरा सुनाउनु  
भएको थियो ।

उपदेशको धन्त्यतिर एक पुरुषले यिनलाई नुहाउने बेला भयो  
भन्दा यिनले “बाहिरी स्नानभन्दा मित्री स्नान ने उत्तम स्थ” भनी  
भनेका थिए ।

X

X

X

## विभिन्न नन्दक नामहरू

- (१) नन्दक—यिनी चाहिं बुद्ध परिनिर्वाण भएको २०० वर्ष पछि सुरहू ( =सौराष्ट्र ) देशका पिङ्गिङ्गा भन्ने राजाका सेनापति थिए । यी नन्दक सेनापति दानपुण्यको फल उन्ने भन्ने मिथ्यादृष्टिक थिए । यसं मिथ्यादृष्टिको कारणले मृत्युपछि देमानिक प्रेतयोनिमा यी उत्पन्न भए ।

पछि यिनको छोरी उत्तरा भन्नेले दिएको दानमय पुण्यको प्रभावले यिनी त्यहाँबाट मुक्त भएका थिए भनी पेत.

ब. अ. क. पृ. १७४ नन्दक पेतवात्थु अटुकथाले उल्लेख गरेको छ ।

- (२) नन्दक (थेर)—यी स्थविर मिक्षुहरूलाई अवधार गर्ने मिक्षु-हरूमध्ये अग्रस्थान प्राप्त गरेका स्थविर हुन् । अं. नि-१, पृ. २५: एतदगवरगो, अ. क. I. पृ. १७३.

अंगुत्तर अटुकथा अनुसार यिनी आवस्तीको एक कुलगृहमा जन्मेका थिए । ठूलो भएपछि मिक्षु भएर यिनी अरहन्त भए ।

प्रजापति गौतमीसँग प्रवृजित ५०० जना मिक्षुणी-हरूलाई म. नि. III. पृ. ३६१ को नन्दकोबाट भन्ने सूत्रको उपदेश सुनाई बहाँले उनीहरू सर्वलाई अरहत गराएका थिए ।

यो सूत्रको अनुवाद लेखकको बु. श्रा. वि. च. भा-१, पृ. ११०  
मा उल्लेख भएको छ ।

यिनसे मृगार सेठका नाती सालहल्लाई सुनेको भरमा  
विश्वास नगर्न भनी अं. नि-३, पृ. १७६ को सालह सूत्रको  
उपदेश सुनाएका थिए । यस सूत्रको अनुवाद लेखकको बु. ग.  
भा-३, पृ. ३३० मा उल्लेख भएको छ । यस सूत्रलाई विपिटक  
सूची पृ. ८६ ले 'नन्दकतथेरसुत्त' भनी उल्लेख गरेको छ ।

(३) **नन्दक (थेर)**—यो स्थविर चम्पा देशको एक गृहपतिको  
कुलमा जन्मेको थियो । नन्दक भन्ने उनको नाम थियो ।  
उनको दाजुको नाम चाहिं 'भरत' थियो । ठूला भएपछि  
"चम्पावासी सोण कोलिदिस भिक्षु भए" भन्ने कुरा सुनी  
यिनीहरू पनि भिक्षु भएका थिए ।

भिक्षु भएर भरत चाहिले चीड़ भरहत्व प्राप्त गरे ।  
पछि भरतद्वारा उत्साहित गराएपछि यिनसे पनि भरहत्व प्राप्त  
गरे । थेर. गा. पा. पृ. २७१, अ. क. I. पृ. २९९: नन्दकतथेर  
गाथा भटुकथा ।

(४) **नन्दक (थेर)**— यो स्थविर आवस्तीवासी हुन् । नन्दक भन्ने  
उनको नाम थियो । ठूला भएपछि शास्ताकहाँ गई अर्मोपदेश  
सुनी भद्रा लाम गरी प्रवर्जित भई पछि अरहत्व भए । थेर.  
गा. पा. पृ. २८७, अ. क. I. पृ. ३८८: नन्दकतथेर गाथटुकथा ।

- (५) नन्दक (थेर अपदानं) — यो अपदान अप. वा. पा. I. पृ. ४३६ मा उल्लेख भएको छ ।
- (६) नन्दक (थेर अपदानं) — यो अपदानको नामं त्रिपिटक सूची पृ. १७४ः महिय वर्गमा उल्लेख भएको छ । अप. वा. पा. II. पृ. १४९.
- (७) नन्दक (यक्ष) — यो यक्षको नाम हिन्दी मिस्तिन्द्र प्रश्न द्वितीयसंस्करण (१६५१) को पृ. १२७ मा उल्लेख भएको छ । यहाँ यो यक्षको नाम सारिपुत्र स्थविरलाई प्रहार गरेको सन्दर्भमा उल्लेख भएको हो ।

तर जून सूत्रमा सारिपुत्र स्थविरलाई यक्षले प्रहार गरेको उल्लेख भएको छ त्यस सूत्रमा भने यक्षको नाम उल्लेख भएको पाइन्न । यो यक्षले प्रहार गरेको सूत्रको नाम चार्हाँहु ‘यक्खप्रहारसुत्तं’ हो । यसको अनुवाद लेखकको बु. आ. आ. मा-३ अर्थात् सारिपुत्र चरित साग-२, पृ. २४८ मा उल्लेख भएको छ ।

- (८) नन्दक (लिच्छवी) — यो लिच्छवी बैशालीवासी हुन् र यिनी लिच्छवीहरूका महामात्प पनि थिए । यिनके कुरा यहाँ उल्लेख गरेको छु ।
- (९) नन्दक (सुत्तं) — यो सूत्र अं. नि-९, सम्बोधिवगगमा उल्लेख भएको छ । त्रिपिटक सूची पृ. ११६ से चाहूँ यसलाई ‘नन्दक सम्पहंसनसुत्तं’ भनी उल्लेख गरेको छ ।

एकदिन जेतवनको उपस्थानशालामा बसिरहेका  
मिक्षुहरूलाई नन्दक मिजुले उपदेश मुनाऊंदे थिए । यसबाट  
भगवान् शालाको बाहिर दौलोनिर उमिई यी नन्दकको उपदेश  
मुनिरहनु भएको थियो । उपदेश सिद्धिएपछि भगवान् मित्र  
शालामा जानुप्रयो । अति भगवान्‌ले नन्दक स्थविरको  
प्रशंसा गर्दे “या त धार्मिक कथा भन्दे मिक्षुहरू बस्नुपछं या त  
आयं तूष्णीभाषले बस्नुपछं” भनी भन्नुभएको आदि कुराहरू  
यस सूत्रमा उल्लेख भएका छन् । यो उपदेश गर्ने स्थविर माचि  
नं. २ मा उल्लिखित स्थविर ने हन् ।

(१०) नन्दक (लिच्छविसुत्तं) — यो सूत्र सं. नि. IV. पृ. ३३  
सोतापत्तिसंयुक्तमा उल्लेख भएको छ । यस सूत्रको भनुवाद  
अगाडि उल्लेख भएको छ ।

## मूल सूत्र—

**सोतापन्नका चार अङ्गहरू**

(नन्दकलिच्छविसुत्तं<sup>१</sup>)

एक समय भगवान् वेशालीस्थित महावनको कूटागार शाकामा बस्नुपरेको थियो । अनि नन्दक लिच्छवी महामात्य जहाँ भगवान् हुनुहुन्थ्यो थ्यहाँ गए । त्यहाँ पुगेपछि भगवान् लाई अभिवादन गरी एक छेउमा बसेका नन्दक लिच्छवी महामात्य-ज्ञाई भगवान्मे यस्तो भन्नुपर्यो—

‘नन्दक ! चार कारणहरूले युक्त आयंथावक सोतापन्न हुन्थ अविनिपाती र निश्चिन्त सम्बोधिपरायण पनि । कुन चार बने ?—  
 (१) नन्दक ! पहाँ आयंथावक बुद्ध प्रति अटल अद्वाले युक्त हुन्थ—  
 ‘जहाँ भगवान् भरहत्, सम्प्रकृतन्युद, विदधाचरण सम्प्रस, सुगत,  
 सोकविष, अनुत्तर पुरुषदम्यसारथो, देवमनुष्यहरूका शास्ता, बुद्ध तथा  
 भगवान् हुनुहुन्थ ।’ (२) धर्म प्रति अटल अद्वाले युक्त हुन्थ—

१. सं. नि. IV. पृ. ३३३: सोतापत्तिसंयुत्तं ।

‘भगवान्‌को धर्म सु-भाषणात छ, अकालिक छ, ‘आऊ हेर’ भज्ञ योग्य छ, निर्वाण नजिक पुण्याइदिन्द्य तथा विजहरुद्वारा प्रत्यक्ष अनुभव गर्न सक्ने हुन्दै ।’ (३) सङ्घ प्रति मटल अद्वाले युक्त हुन्दै—‘भगवान्‌को आवक-सङ्घ सु-प्रतिपन्न छ, भगवान्‌को आवकसङ्घ ऋचुप्रतिपन्न छ, भगवान्‌को आवकसङ्घ न्याय प्रतिपन्न छ, भगवान्‌को आवकसङ्घ सामीचि प्रतिपन्न छ । जो चार जोर वा आठ पुरुष पुद्गलहरू छन् । यी ने भगवान्‌का आवकसङ्घ हुन् । जो आह्वान गर्न योग्य छन्, पाहुना गर्न योग्य छन्, दक्षिणेय छन्, दुइ हात जोरी नमस्कार गर्न योग्य छन् र लोकवासी-हरूको अनुपम पुण्यक्षेत्र छन् ।’ (४) अखण्ड भछिद्र निर्बागी क्रमसहित स्वातन्त्र्य विजप्रशंसित दृष्टिद्वारा अपरामशित र समाधिसंबंधित आर्यकान्त शीलले सम्पन्न हुन्दै । मन्दक ! यी चार कारणले युक्त आर्यशावक श्रोतापन्न हुन्दै अधिनिपाती र निश्चिन्त सम्बोधिपरायण पनि ।

Dhamma.Digital

‘नन्दक ! यी चार कारणले सम्पन्न आर्यशावक (१) दिव्य वा मनुष्य आयुले युक्त हुन्छ, (२) दिव्य वा मनुष्य दर्शनले युक्त हुन्छ, (३) दिव्य वा मनुष्य सुखले युक्त हुन्छ, (४) दिव्य वा मनुष्य दर्शनले युक्त हुन्छ र (५) दिव्य वा मनुष्य आधिपत्यले युक्त हुन्छ । मन्दक ! यो कुरा कुनै अमण वा ब्राह्मणहरूसंग सुनेर बताइरहेको होइन बल्की जो मैले स्वयं जानेको स्वयं देखेको र स्वयं अनुभव गरेको हो सोही कुरा भनेको है ।’

यस्तो भन्नुहुँदा एक पुरुषले नन्दक छिछ्क्कवी महामार्यमाई

“मन्ते ! नुहाडने बेला भयो” मनी भन्यो ।

“भो पुरष ! यो वाहिरो स्नान भंहाल्यो । यो भित्री स्नान नं  
चर्यापत छ जो भगवान् प्रति प्रसन्न हुनु हो ।”



## ४. पायासि राजन्य

परिचय

विमानवत्थुपालि पृ. १२४ सेरीसक विमानवत्थुमा उल्लेख  
भएको—



“मम पायासीति अहु समञ्चा,  
रजं यदा कारपि कोसलानं” भन्ने वाक्यको आधारमा यी  
पायासि राजन्य (राजञ्च) प्रसेनजित् कोशल राजाका छोरा यिए  
भन्न सकिन्छ । बौ. नि. अ. क. I. पृ. ३०० अम्बटूसुत्वण्णनाले  
अनभिशिक्त राजकुमारलाई राजन्य भन्दछन् भन्ने कुरा उल्लेख गरेको  
छ । यसबाट हामी पायासि राजन्य अनभिशिक्त कोशलका छोरा हुन्  
भन्ने ठान्दछौं । यससे उपरोक्त गाथामा “रजं यदा कारपि कोसलानं”  
अर्थात् जब कोशलको राज्य गर्दै यिए भनी उल्लेख भएको हो ।

विमानवत्थुपालि पृ. १२१ सेरीसक विमानवत्थुमा यो पनि  
उल्लेख भएको छ कि—

“यो सो अहु राजा पायासि नाम,  
भूम्भानं सहव्यगतो यसस्सी॑ ।”

अतः यो पायासी राजन्य प्रसेनजित् कोशल राजाका अनभिशिक्त पुत्र हुन् ।

प्रसेनजित् कोशल राजाले दिएको भूमिमागमा बसी यो पायासि राजन्यले राज्य गरेका थिए भन्ने कुरा प्रष्ट हुन्थ । त्यसेले अगाडि मूल सूत्रमा पनि “प्रसेनजित् कोशल राजाले यिन्माई भ्रह्मबेय गरी दिएको विर्तागरी दिएका राजमोर्यहरू धेरे थिए” भनौ उल्लेख भएको हो ।

यो पायासि राजन्य कर्ममा विश्वास गर्दैनथे । कुणलाकुशल कर्मको फलमा विश्वास गर्दैनथे । यिनी नास्तिकवादीमध्येया प्रसिद्ध थिए ।

बुद्ध परिनिर्वाण भइसकेपछि एकदिन कुमार काश्यप महास्थ-विर सेतुव्यमा आडनु भएको थियो । त्यसबद्धत वहाँसेग पायासि राजन्यले धर्मको बारेमा छलफल गरेका थिए । कुमार काश्यप महास्थविर एक विचित्र धर्मकथिक हुनुहुन्थ्यो । त्यसेले वहाँले उनलाई चित बुझाई बुद्धधर्ममा विक्षित गराउनु भएको थियो । जुन कुरा अगाडि भनुवित मूल सूत्रमा प्रष्ट भएको थ ।

त्यहीवेषि उपासक जई पायासि राजन्यले दानपूण्य गन्न पनि थाले ।

१. विमा. च. पा. पृ. १२१: सेरीसक्विमानवत्थु ।

जब यिन्हें दानपूण्य गर्नथाले तब यिनको दानवासामा घेरे  
आनिसहृष्ट भाउम थाले । किन्तु यिन्हें दिने दानवस्तुहृष्ट सारं न्यून  
ध्येणीका थिए । पछि उत्तर माणवको कुरा सुनी पायासि राजन्यहो  
उत्तम वरतुहृष्ट दानदिन लगाए ।

यस दानकार्यमा उत्तर माणवकाई नियुक्त गरेका थिए ।  
खूब भद्रा र मत्ति राखो उत्तर माणवले दानदिन्ये ।

परलोक मएपछि पायासि राजन्य चातुर्महाराजिक देवलोकको  
तत्त्वालोक ध्येणीको सेरीस्सक<sup>१</sup> भन्ने छालि विमानमा उत्पन्न भए भन्ने  
दानदिने कार्यमा रतहुने उत्तर माणव चाहिं माथिल्लो तहको त्रयस्त्रिश  
देवलोकमा उत्पन्न भए<sup>२</sup> ।

अरु कुराहृष्ट भगाडिको मूल सूत्रमै उल्लेख भएका छन् ।

Dhamma.Digital

x

x

x

१. सेरीस्सक विमानको कुरा विमा. व. अ. क. पृ. २६६ मा उल्लेख भएको पाइन्द्य ।
२. यिनको कुरा विमा. व. अ. क. पृ. २३९ मा उल्लेख भएको छ ।  
यसको मनुवाद लेखकको बु. वि. पृ. २० मा उल्लेख भएको छ ।

## केही पायासि नामहरू

- (१) पायासि (राजन्य)—यिनी कोशल राज्यका हुन् । यिनी कोशल राजाका छोरा हुन् । यिनी सेतब्यमा बस्वथे । यिनी नास्तिकवादी थिए । कुमार काश्यप महास्थविरको उपदेश सुनेष्यि यिनको नास्तिकदृष्टि हटेको थियो । यिनके कुरा पहाँ उल्लेख भएको था ।
- (२) पायासि (बरगो)—यो वर्ग विमानवत्थुको छंटो वर्ग हो ।
- (३) पायासि (राजञ्चलसुत्तं)—यो सूत्र दोघनिकाप II. पृ. २२६ मा उल्लेख भएको था । अ. क. III. पृ. १२४.

X

X

X

## मृड सूत्र—

### पायासि राजाको मिथ्यादृष्टि (पायासिराजञ्जसुत्तं<sup>१</sup>)

यस्तो मैले सुनेँ ।

एक समय आयुष्मान् कुमार कश्यप पौच्छाय महान् मिष्ठु-  
हृका साप कोशल देशमा चारिका गदें आहाँ कोशल देशको सेतब्य  
नगर हो त्यहाँ पुरनुभयो । अनि आयुष्मान् कुमार कश्यप सेतब्यको  
उत्तरतिरको स्थिसपावनमा बस्नुभयो ।

त्यसब्यत पायासि नामक राजा<sup>२</sup> सेतब्यमा बस्वये ।  
प्रसेनजित् कोशल राजाले ब्रह्मदेय गरी उनलाई दिएको, बिरागरी  
विएको राजमोग्यहृ<sup>३</sup> धेरं यिए । प्राणीहृ धेरं यिए । पानी घीस  
काठहृ प्रसस्त यिए र धार्यवर्गहृ पनि धेरं यिए ।

१. दी. नि. II. पृ. २३६, अ. क. III. पृ. १२४.

२. यी राजा अभिप्ति नभएका राजा हुन् । दी. नि. अ. क. III.

पृ. १३५: पायासिराजञ्जसुत्तवण्णनः ।

यी विशेषण शब्दहृको भर्य लेखकको बु. ना-३, पृ. ८५ को  
पादटिप्पणीमा उल्लेख भएको छ ।

त्यसबछत पायासि राजामा “परलोक छन्, भौषपातिक प्राणीहरू अर्थात् देवलोकमा उत्पन्न हुने प्राणीहरू छन् र वाङ्गो नराङ्गो कमंको फल छन्” भन्ने कुधारणा थिए । त्यसबछत सेतब्यवासी ब्राह्मणहरूले “धर्मण गौतमका धावक धर्मण कुमार कश्यप पांचशय महान मिक्षुहरूका साथ कोशल देशमा खारिका गर्दै सेतब्यमा भाइयुगो सेतब्यको उत्तरतिरको सिसपावनमा बसिरहनु भएको छ” भन्ने कुरा सुने । सो भायुष्मान् कुमार कश्यपको “पण्डित व्यक्त मेधावी बहुश्रुत चित्रकथिक कल्याणभाषी वृद्ध तथा अरहत् हनुहन्द्ध” भन्ने कल्याण कीर्ति शब्द फेलिएको छ । अनि सेतब्यवासी ब्राह्मण गृहपतिहरू जमातका जमात भई उत्तरतिरको सिसपावनमा जानको निमित्त सेतब्यबाट निस्के ।

त्यसबछत पायासि राजा दिँसोको आराम निनको लागि प्राप्तादको मायिल्लो तलामा बसेका थिए । अनि पायासि राजाले सेतब्यवासी ब्राह्मण गृहपतिहरू जमातका जमात भई सेतब्यबाट उत्तरतिरको सिसपावनमा गइरहेको देखे । पो देखेर भन्नीलाई बोलाई “यो ब्राह्मण गृहपतिहरू उत्तरतिर कहाँ गइरहेका हुन् ?” भनी राजाले सोधे ।

“मो देव ! धर्मण गौतमका धावक धर्मण कुमार कश्यप भन्ने छहिसे सेतब्यको उत्तरपट्टिको सिसपावनमा बसिरहेका छन् । वहाँको ‘पण्डित व्यक्त मेधावी बहुश्रुत चित्रकथिक कल्याणभाषी वृद्ध तथा अरहत् हनुहन्द्ध’ भन्ने कल्याणकीर्ति शब्द फेलिरहेको छ । सोहि कुमार कश्यपको इशंनायं यिनोहरू जाँदैछन् ।”

“हे मन्त्री ! इयसोमए जहाँ तो सेतव्यवासी ब्राह्मण गृहपतिहृष्ट  
अन् त्यहाँ गई उनीहृलाई यसो मन—‘तथाइंहृष्ट पखंनुहोस्, पायासि  
राजा पनि भमण कुमार कश्यपको दर्शनार्थ जानुहुने छ ।’ यी सेतव्य-  
वासी मूखं ब्राह्मण गृहपतिहृलाई भमण कुमार कश्यपले ‘परतोक छ  
देवलोकमा उत्पन्न हुने प्राणीहृष्ट अन् र राज्ञो नराङ्गो कमंको फल छ’  
मनो सुनाउन सच्छन् । ओ मन्त्री ! परतोक छेन, देवलोकमा उत्पन्न  
हुने प्राणीहृष्ट छेन र राज्ञो नराङ्गो कमंको फल पनि छेन” मनी  
राजाले मने । “हवस्” मनी नदाक दिई सो मन्त्री जहाँ तो सेतव्यवासी  
ब्राह्मण गृहपतिहृष्ट हुन् त्यहाँ गई सेतव्यवासी ब्राह्मण गृहपतिहृलाई  
यसो मने—“ओ गृहपतिहो ! पखंनुहोस् । पायासि राजा पनि भमण  
कुमार कश्यपको दर्शनार्थ जानुहुने छ ।”

अनि पायासि राजा तो सेतव्यवासी ब्राह्मण गृहपतिहृष्टारा  
परिवृत्त भई जहाँ सिसपाबन हो जहाँ भमण कुमार कश्यप चिष्ठो त्यहाँ  
गए । त्यहाँ पुरोपछि आयुष्मान् कुमार कश्यपसँग सम्मोदन गरे ।  
सम्मोदनीय कुशलवार्ता गरिसकेपछि राजा एक छेउमा बसे । सेतव्य-  
वासी ब्राह्मण गृहपतिहृष्ट पनि केही आयुष्मान् कुमार कश्यपलाई  
अभिवादन गरी एक छेउमा बसे । केही आयुष्मान् कुमार कश्यपसँग  
सम्मोदन गरी एक छेउमा बसे । केही आयुष्मान् कुमार कश्यपलाई  
हात जोरी नमस्कार गरी एक छेउमा बसे । केही नाम र गोत्रको नाम  
सुनाई एक छेउमा बसे । केही चूपलागी एक छेउमा बसे ।

एक छेउमा बसेका पायासि राजाले आयुष्मान् कुमार

कश्यपलाई यस्तो भने—“भो कश्यप ! म परलोक छैन, देवलोकमा उत्पन्न हुने प्राणी छैन र राज्ञो नराज्ञो कर्मको फल छैन भन्ने दृष्टिको हुन् ।”

“भो राजा ! मैले यस्तो भन्ने र यस्तो दृष्टि हुने पुरुषलाई न देखेको छु न त सुनेको नन् । कसरी यस्तो भन्नुहुँथ्य कि परलोक छैन, देवलोकमा उत्पन्न हुने प्राणी छैन र राज्ञो नराज्ञो कर्मको फल छैन ।”

### चन्द्रसूर्यको उपमा

१—“राजन् ! त्यसोभए म तपाइँसंगै सोध्छु । जस्तो तपाइँलाई साग्रह त्यस्तो भन्नुहोस् । राजन् ! यो चन्द्र र सूर्य यो लोकमा छन् कि परलोकमा ? यिनोहरू देवता हुन् कि मानिस हुन् ? यसमा तपाइँलाई कस्तो साग्रह ?”

“भो कश्यप ! यो चन्द्र सूर्य परलोकमा छन् इहलोकमा होइनन् । यिनीहरू देवता हुन् मानिस होइनन् ।”

“हे राजन् ! यस कारणले पनि परलोक छ, देवलोकमा उत्पन्न हुने प्राणीहरू छन् र राज्ञो नराज्ञो कर्मको फल छ ।”

“भो कश्यप ! तपाइँले यसो भन्नुभएता पनि भन्नाई आईं परलोक छैन... भन्ने साग्रह ।”

“राजन् ! त्यसको कुनै कारण छ के जुन कारणले गर्वा तपाइँलाई परलोक छैन... भन्ने साग्रह ?”

“भो कश्यप ! त्यसको कारण छ ।”

“राजन् ! कस्तो कारण छ त ?”

“भो कश्यप ! यहाँ मेरा मित्र तथा ज्ञातिहृषि थन् जो प्राणातिपाती, अदिग्रादापी, काममिथ्याचारी, मृषावादी, पंशुन्यवादी, परवधाची, सम्प्रलापी, अमिथ्यालु, व्यापादी र मिथ्यादृष्टिक थन् । अनि पछि उनीहूऱ बिरामी भई दुःखो हुन्थन् । जब म जान्दछु कि उनीहूऱ रोगबाट निको हुनेछैन तब म उनीहूऱकही गई यसो भन्नु—‘भो ! पहाँ केही अमण बाह्यणहूऱ यसो भन्दथन् कि जो तौ प्राणातिपाती... र मिथ्यादृष्टिक थन् उनीहूऱ घरेपछि अपाप दुर्गति बिनिपात नरकमा उत्पन्न हुन्थन् । तिमीहूऱ प्राणातिपाती... र मिथ्यादृष्टिक ह्वौ । पदि तौ अमण बाह्यणहूऱको बचन सत्य हो भने तिमीहूऱ अपाप... नरकमा उत्पन्न हुनेछैन । पदि तिमीहूऱ अपाप... नरकमा उत्पन्न भयो भने मलाई आई सो कुरा बताऊ कि परलोक छ... रास्तो नरास्तो कर्मको फल थ । म तिमीहूऱको विश्वासी हुँ । जो तिमीहूऱले देख्यो त्यो मैले स्वयं देखेको जस्तो हुनेछ ।’ ‘हुन्थ’ भनी भरेर गएका उनीहूऱले मलाई न भन्न आउँछन् न त कुनै दूत नै पठाउँछन् । भो कश्यप ! यो पनि कारण हो जुन कारणसै गर्दा मलाई परलोक छैन... भन्ने लाग्थ ।”

### चोरको उपमा

२—“राजन् ! त्यसोमए तपाइँसंग सोध्नेछु जस्तो तपाइँसाई लाग्थ त्यस्तो भन्नुहोस । राजन् ! ‘यो भागो समान काम गर्ने चोर हो ।

यसलाई जे दण्डविन चाहनु हुन्थ त्यस्तो गर्नुहोस्” भनी तपाइँका मानिसले चोर समाती तपाइँलाई विन्ध्य भने तपाइँ उसलाई के गर्नुहुन्थ ? अनि तपाइँले उनीहरूलाई यस्तो भनुहुन्थ—‘त्यसोमए यो पुरुषलाई दुइहात पछाडि पारी डोरीले बलियो गरी बाँध र शोर मुण्डन गरी भेरी बजाई सडकबाट सडकमा र दोबाटोबाट दोबाटोमा घुमाई दक्षिणको ढोकाबाट शहर बाहिर लगी मानिस काट्ने ठाउँमा लगी शीर काट ।’ अनि उनीहरूले तपाइँले भने जस्तै गरी मानिस काट्ने ठाउँमा लगी बसाल्थ्यन । अनि सो पुरुषले फलाना ठाउँमा भेरा साथी र जातिहरू छन् । म त्यहाँसम्म गई उनीहरूलाई केही कुरा भनेर आउँछु भनी भन्दा चोरघातकले उसलाई छाडिदिन्थ कि भयचा उ कराउँदा कराउँदै उसलाई काट्थ ?”

“मो कश्यप ! □उनीहरूले उसलाई छाड्दैन बल्की उ कराउँदा कराउँदै उसलाई काटिदिन्थ ।”

“राजन् ! सो चोर मानिस भएर पनि मानिस भएका चोर-घातकबाट छाडिन्थ भने प्राणातिपाती...मिथ्यादृष्टिक सो मानिसहरू मरेपछि भयाप...नरकमा गई हामी पायासि राजालाई परलोक छ भन्ने कुरा भनेर भाउँथ्यो भन्दा नरकपालले के छाड्ये ? राजन् ! यसकारणले पनि तपाइँलाई दस्तो हुनुपछं कि परलोक छ ... ।”

“मो कश्यप ! यदचयि तपाइँ यस्तो भनुहुन्थ तेवनि मलाई परलोक छैन...भन्ने लाग्थ ।”

“राजन् ! तपाइँको कुनै कारण छ के जुन कारणले गर्दा तपाइँलाई परसोक छैन...मने लाग्य ?”

“मो कश्यप ! कारण छ । जुन कारणले गर्दा मलाई परसोक छैन...मने लाग्य ।”

“राजन् ! त्यो के हो त ?”

“मो कश्यप ! यहाँ मेरा प्राणीहिसा नगर्ने, अदिशावान नगर्ने, काममिथ्याचार नगर्ने, मृत्युवाद नगर्ने, पंशुन्यबोली नबोल्ने, परष्ववचन बोल्ने, सम्प्रसाप नगर्ने, अनमिथ्यालु, अव्यापादी र सम्यक्दृष्टिक साथी र ज्ञातिहरू छन् । मनि तिनीहरू पछि बिरामी मई दुःखो हुन्थन् । जब मैले थाहापाउँछु कि उनीहरू शोगबाट निको हुन्नन् तब म उनीहरूकहाँ गई यसो भन्नू—‘यहाँ केही भ्रमण आहुणहरू यसो भन्दन् कि जो प्राणी हिसा गर्देनन्... र सम्यक्दृष्टिक हुन्थन् उनीहरू मरणपछि सुगति स्वर्गं लोकमा जान्नन् । तिमीहरू प्राणी हिसा गर्देनन्... र सम्यक्दृष्टिक पनि छो । यदि ती भ्रमण आहुणहरूको बचन सत्य हो मने तिमीहरू मरणपछि सुगति स्वर्गंसोकमा उत्पन्न भयो मने मलाई भाएर परसोक छ... मने कुरा भन्न आऊ । तिमीहरू मेरा विचासी हुन् । जो तिमीहरूमे ऐस्तो तो मैले नै देखेको जस्तो हुनेछ ।’ ‘हुन्थ’ मनी गएका उनीहरूले न मलाई भन्न आए न त दूत नै पठाए । मो कश्यप ! यो पनि कारण हो जुन कारणले गर्दा मलाई परसोक छैन...मने लाग्य ।”

## चर्पीको उपमा

३—“राजन् ! त्यसोभए उपमा देखाउनेछु । उपमाद्वारा पनि  
यहाँ कुनै कुनै विज्ञपुष्टबले भनेको कुराको अर्थ बुझ्न सम्भवन् ! राजन् !  
भनी कि यहाँ कुनै पुरुष टारको समेत चर्पीको खाडलमा ढुबेको हुन्दै ।  
अनि तपाइँ मानिसहरूलाई भन्नुहुन्दै कि सो पुरुषलाई त्यो खाडलबाट  
फिक्छन् । अनि तपाइँ ती पुरुषहरूले सो पुरुषलाई सो खाडलबाट  
पुछेर लफा गर । उनीहरूले त्यस्तै गर्छन् । फेरि तपाइँ ती पुरुषहरूलाई  
भन्नुहुन्दै कि सो पुरुषलाई रातो माटोले लिप । उनीहरू त्यस्तै गर्छन् ।  
फेरि तपाइँ भन्नुहुन्दै कि सो पुरुषलाई तेल लगाई राम्ररी तुहाक ।  
उनीहरू त्यस्तै गर्छन् । फेरि तपाइँ भन्नुहुन्दै कि उसको केश डाही  
छधोर गर । उनीहरू त्यस्तै गर्छन् । फेरि तपाइँ यसो भन्नुहुन्दै कि सो  
पुरुषलाई बहुमूल्य फूलमाला बहुमूल्य लेपन र बहुमूल्य कपडा लगाक ।  
उनीहरू त्यस्तै गर्छन् । अनि फेरि तपाइँ भन्नुहुन्दै कि उसलाई  
प्रासादमा राखो पञ्चकामगुणहरू समर्पित गर । उनीहरू त्यसै गर्छन् ।

“राजन् ! के त त्यो राम्ररी तुहाएको केश डाही छधोर गरैको  
आमरण लगाएको शुद्ध सफा बस्त्र लगाएको प्रासादमा बसी पञ्चकाम-  
गुणहरूद्वारा समर्पित ए परिचारिकाहरूद्वारा उपस्थित पुरुष फेरि सो  
खाडलमा जाने इच्छा गर्त त ?”

“मो कश्यप ! गर्दैन ।”

“किन नि ?”

“मो कश्यप ! चर्चांको खाडल भनेको असुचि हो । असुचि मात्र होइन दुर्गंध पनि हो । घृणित पनि छ र फोहर पनि ।”

“राजन् ! यस्तंगरी देवताहरूलाई अनुष्यहरू असुचि हुन्, दुर्गंध हुन्, फोहरी हुन् र प्रतिकूल हुन् । शय योजन टाढादेखि नै देवताहरूलाई अनुष्यहरूको दुर्गंधले बाधा पुर्याउँछ । यस्तो अवस्थामा तपाइँका ती प्राणी हिसा नगर्ने...सम्प्रकृदृष्टिक साथी र ज्ञातिहरू जो मरणपथि सुगति स्वर्गलोकमा उत्पन्न भए तिनीहरू आई किन तपाइँलाई परलोक छ...भनी भन्न आउलान् र ? राजन् यस कारणले पनि तपाइँलाई यस्तो लाभनुपछं कि परलोक छ...।”

“यदचपि तपाइँ कश्यप यस्तो अनुहन्त्य तंपनि मलाई परलोक छैन...भन्ने नै लाग्छ ।”

“यसको केही कारण छ के ?”

“मो कश्यप ! छ ।”

“य्यो के हो नि ?”

“मो कश्यप ! यहाँ ऐरा प्राणी हिसा नगर्ने...सुरापान नगर्ने लाथी र ज्ञातिहरू छन् । पछि उनीहरू रोगी हुन्छन् । जब भैले उनीहरू रोगबाट निको हुँदैनन् भन्ने जान्दछु तब म उनीहरूकहाँ गई यसो भन्दू कि यहाँ केही श्रमण बाह्यणहरू यस्तो भन्दछन् कि जो ती प्राणी हिसा नगर्ने...सुरापान नगर्ने हुन् तिनीहरू मरणपथि त्रयस्त्रिश देवलोकमा

उत्पन्न हुन्थन् । तिमीहरू प्राणी हिंसा नगर्ने हो... सम्यक्दूषित हो । यदि उनीहरूको वचन सत्य हो भने तिमीहरू मरणपछि त्रयस्त्रिश देवलोकमा उत्पन्न हुनेछौं । यदि तिमीहरू मरणपछि त्रयस्त्रिश देवलोकमा उत्पन्न भयो भने मलाई आएर परलोक छ भन्ने कुरा भन्न आँक । तिमीहरू मेरा विश्वासी हुन् । जो तिमीहरूले देखेको त्यो मैले नै देखेको जस्तो हुने छ । हुन्थ भनी गएका उनीहरूले न मलाई भन्न आए न त दूत नै पठाए । भो कशयप ! यसकारणले पनि मलाई परलोक ढूँन... भन्ने लाग्छ ।”

### त्रयस्त्रिश देवलोकको उपमा

४—“राजन ! त्यसोभए तपाइँसर्ग सोध्दु जस्तो तपाइँलाई लाग्छ त्यस्तो अतारनुहोस । हे राजन ! जुन भनुव्यहरूको शयदर्श आयु हो त्यो त्रयस्त्रिश देवताहरूको एक रातदिन हुन्थ । सोहो दिनले तीस दिनको एक महीना हुन्थ । सोहो महीनाले बाहु महीनाको एक वर्ष हुन्थ । सोहो वर्षले एकहजार वर्ष त्रयस्त्रिश देवताहरूको आयु हुन्थ । जो तपाइँका प्राणी हिंसा नगर्ने... र सुरापान नगर्ने जाति मित्रहरू हुन् उनीहरू मरणपछि सुगति स्वर्गलोक त्रयस्त्रिश देवलोकमा उत्पन्न भए । भनी कि उनीहरूलाई यस्तो लाग्छ—हामी दुइ तीन विन यहाँ बसी वज्रकामगुण भोग वरी पछि पायासि राजाकहाँ गई परलोक छ भन्ने कुरा भन्नेछौं । के त उनीहरू आएर परलोक छ भन्ने कुरा भन्न आउँथन् त ?”

“मो कश्यप ! आउने छैनन् । त्यतिङ्गेलतस्म हामी मरि पनि सकेको हुनसक्छौं । मो कश्यप ! कसले तपाइलाई त्रयस्तिश देवलोक छ भनी र ती देवताहरूको यति दीर्घायु छ भनी भन्दछन् ? मो कश्यप ! यो कुरा हामी विश्वास गर्दैनो ।”

### जन्मान्धको उपमा

५ “राजन् ! भर्तौं कि कुनै जन्मान्ध पुरुषले कालो सेतो नीलो पहेलो रातो र मञ्जेष्ठ रूपहरू देखदैन । अगलो होचो पनि देखदैन । ताराहरू र चन्द्रसूर्य पनि देखदैन । उ यसो भन्ध— कालो सेतो... रूपहरू र चन्द्रसूर्य पनि छैन । चन्द्रसूर्यलाई देखने पुरुष पनि छैन । किनकि यो देखिदैन । त्यसेले यो छैन । राजन् ! उसले भनेको यो कुरा ठीक छ त ?”

“मो कश्यप ! ठीक छैन । कालो सेतो रूपाख त्यसलाई देखने पुरुष पनि छ । त्यस्तंगरी नीलो...रूप पनि छ र त्यसलाई देखने पुरुष पनि छ...। अगलो होचो पनि छ र त्यसलाई देखने पुरुष पनि छ । ताराहरू र चन्द्रसूर्य पनि छन् र त्यसलाई देखने पुरुष पनि छ । जो कि ‘मलाई थाहा’छैन । म यो देखिदैन । त्यसेले यो छैन’ भनी भन्ध मो कश्यप ! उसको यो कुरा ठीक छैन ।”

“राजन् ! त्यस्तंगरी तपाइ जन्मान्ध पुरुष क्यै लाग्द्य । जो कि तपाई मलाई यस्तो भन्नुहुन्ध्य ।”

“मो कश्यप ! कतने तपाइँलाई ब्रह्मस्त्रिश देवता र ते देवताहरुको यस्तो दीर्घायु छ मनो भने त ? हामी तपाइँको कुरालाई विश्वास गर्दैनो ।”

“राजन् ! परलोक भनेको तपाइँले ठानेको यं यो मांसचक्षुद्वारा देखन सकिन्न। राजन् ! जो अमण ब्राह्मणहरु भरण्यमा भप्रभत्त आतप्तयुक्त रई बस्थन् तिनीहरुले अमानुषीय दिव्यचक्षु प्राप्त गर्छन् । अनि उनीहरुले अमानुषीय विशुद्ध दिव्यचक्षुद्वारा यो सोक पनि परलोक पनि तथा देवताहरु यनि देखनन् । राजन् ! यसरो परलोक देखिनुपर्छ । तपाइँले सोविको जस्तो यो मांसचक्षुद्वारा परलोक देखिने होइन । यसकारणले यनि तपाइँलाई यस्तो सामनुपर्छ कि परलोक छ । देवलोकमा चत्पन्न हुने प्राणोहरु छन् र राघ्रो नराघ्रो कर्मको फल पनि छ ।”

“मो कश्यप ! यद्यपि तपाइँ यस्तो मनुहरु तंपनि मलाई परलोक छुन भन्ने लाग्छ ।”

“राजन् ! यस्तो मनुमा तपाइँको कुनै कारण छ के ?”

“मो कश्यप ! छ ।”

“राजन् ! यो के हो त ?”

“मो कश्यप ! यहाँ म देख्छु शीलवान सब्बहावारीहरु कल्याणधर्ममा जीवित रहन चाहन्छन् मन चाहन्नन् । सुख चाहन्छन् दुःख चाहन्नन् । मो कश्यप ! तपहाँ मलाई यस्तो साराछ कि यदि यी शीलवान कल्याणधर्मी सब्बहावारीहरु यहाँबाट मरेमा ‘मेरो देश तुनेछ’ भन्ने जानेको मए उनीहरु बीष खाएर मए पनि मनै यिए होलान् ।

शशत्रद्वारा भाफूलाई मानें थिए होलान् । छण्डएर भए पनि भनें थिए होलान् । अथवा पवंतबाट खसेर भए पनि भाफूलाई मानें थिए होलान् । उनीहुकलाई यहीबाट भरेमा बेश हुनेछ भन्ने कुरा आहाउन । त्यससे ती शीलबान कल्याणघर्माँ सब्बहुचारीहरू बाँचिरहन चाहून्छन् । भनं चाहून्न र भाफूलाई मार्देनन् । सो कशयप ! यो पनि कारण हो जसले गर्वा म परतोक छ... भनो विश्वास गर्दिन ।”

### गर्भिणीको उपमा

६—“राजन ! त्यसोभए तपाइँलाई उपमा देखाउनेछु । उपमा-द्वारा पनि यही केही विज्ञपुरुषहरूसे भनेको कुराको अर्थ बुझ्छन् ।

“राजन ! अघि एक आह्याणका दुइवटी भार्याहरू थिए । एउटीको वश या बाह्यवर्दीय एक छोरा थियो । अर्को चाहि गर्भिणी थिई र बियाउने बेला भएकी थिई । अनि सो आह्याण परलंक भयो । अनि सो आह्याणको छोराले सौतिनी आमालाई यसो भन्यो— ‘हे भाषा ! जे जति धनधान्य वा सुनचाँदी छन् ती सबै मलाई मेरो बाले दिनुभएको छ । तपाइँलाई केही छैन । बाले मलाई जम्मे सम्पत्ति दिइसक्नु भएको छ ।’ यस्तोभन्दा सो गर्भिणी आह्याणीले सो माणवकसाई यसो भन्नथाली— ‘मैले बच्चा नजन्माउनुजेलसम्म पर्ख । यदि मैले बासक पाएँ भने उसले पनि एक भाग पाउनेछ । यदि छोरी पाएँ भने उपादपरिचारिका हुनेछे । दोश्रो पटक पनि माणवकले त्यसै भन्यो र दोश्रो पटक पनि सौतिनी आमाले त्यसै भनी । तेश्रो पटक पनि

भाणवकले सोतिनी आमालाई त्यसं भन्यो । अनि गर्भिणी ब्राह्मणीले खूपी लिई कोठाभित्र गई छोरा हुन्छ वा छोरी हुन्छे निकाल्नुपन्यो भनी पेट चिरी । फलस्वरूप उसले भाफूलाई पनि मारी गर्म पनि नाश गरी । अनि सम्पत्ति पनि विनाश गरी ।

“जस्तै त्यो अध्यक्ष मूख्यले अज्ञानतापूर्वक सम्पत्ति खोजी त्यस्तै गरी हे राजन् ! मूख्य अध्यक्त भई अज्ञानतापूर्वक परस्तोक खोज गर्दा तपाइले पनि दुःख पाउनु हुनेछ...। राजन् ! शीलवान कल्याणघर्मी अमण ब्राह्मणहरू नपाकेकोलाई पाकन सगाउँद्य घत्की पावनुञ्जेलसम्म पर्खन्छन् । राजन् ! शीलवान कल्याणघर्मी अमण ब्राह्मणहरूको जीवन पणितहरूको लागि हितकर हुन्छ । राजन् ! जति जति कल्याणघर्मी शीलवान अमण ब्राह्मणहरू चिरकालसम्म जीवित रहन्दैन् त्यति त्यति धेरे पुण्यलाभ हुन्छ । देवमनुष्यहरूको निमित्त तथा बहुजन हित दुःखको निमित्त काम गर्छन् । यसकारणले पनि तपाइलाई पस्तो लाग्नुपछं कि परस्तोक छ...।”

“मो कश्यप ! यस्त्रयि तपाइ यसो भन्नुहुन्छ तंपनि भलाई परस्तोक छैन... भन्ने लाग्छ ।”

“राजन् ! यस्तो भन्नुमा तपाइंको कुनै कारण छ के ?”

“मो कश्यप ! यही मानिसहरूले चोरलाई समातो मकही ल्याई भन्ने । यो चोर हो यसलाई जस्तो चाहनु हुँद्य त्यस्तो दण्ड दिनुहोस्” भनी भन्दैन् । अनि म यस्तो भन्दछु—‘हे उषष्ठो ! त्यसोमए सो

पुरुषलाई जिउंदे घरमा राखी मुख छोपी काँचो छालाले मोरी हिमो  
माटोले बाबलो गरी लियी ओध्यानमा राखी भागो लगाईदेओ ।' अनि  
उनीहरूले...त्यस्तं गठन् । जब हामीहरू जान्दछौं अब सौ पुरुष  
अरिसश्यो । भनि ओध्यानबाट फिको आलेप गरेको माटो फिकी मुख  
खोलो 'यसको जीव निस्केको हेछु' सनी बिस्तारे मुख खोली हेछौं ।  
तर हामीले उसको जीव निस्केको देखदैनो । भो कश्यप ! यो पनि  
कारण हो जुन कारणले गर्दा म परतोक छ ..भनी विश्वास गदिन ।"

### स्वप्नको उपमा

७—"तपाइँसारे राजन् ! तपाइँसंग सोध्नु जस्तो तपाइँलाई  
सागर त्यस्तो मनुहोस् । राजन् ! तपाइँलाई याहाथ के दिनमा सुत्वा  
स्वप्नमा बगंचा बन भूमि र पौखरी देखेको ?"

"भो कश्यप ! याहाथ...!"

"त्यस समय तपाइँलाई तरुणी कुमारीहरूले रक्षा गठन् के ?"

"भो कश्यप ! रक्षा गठन् ।"

"के त तिनीहरूले तपाइँको जीव पसेको वा निस्केको देखदैन  
स ?"

"भो कश्यप ! देखदैनन् ।"

"राजन् ! तपाइँ बाँच्दा बाँच्दै वनि तिनीहरूले तपाइँको जीव  
देखदैनन् भने मरेकाको जीव के देखन सकोला ? राजन् ! यसकारणले  
वनि तपाइँलाई यस्तो साग्नुपछं कि परतोक...छ ।"

“मो कश्यप ! यद्यपि तपाईं यसो भनुहुन्ध तंपति भनाई परलोक... छेन भने लाग्द्ध ।”

“राजन् ! यस्तो भनुमा तपाईंको कुनै कारण द्ध के ?”

“मो कश्यप ! यहाँ मानिसहरू चोर समाती मक्हाई र्याई भन्ते ! मो चोर हो । यसलाई जस्तो चाहनुहुन्ध त्यस्तो बण्ड विनुहोस् भनो मन्दबन्न । अनि म यस्तो भन्दछु ‘हे पुरुषहो ! र्यसोमए यस पुरुषलाई जिउंदे तराजुमा तौल र ढोरीसे बाँधी निःश्वासयारी मार । अनि फेरि तराजुमा तौल ।’ उनोहरूले त्यस्तं गर्छन् । जब उ जीवित यियो तब उ हलुंगो मृदु र कमंण्य यियो । जब उ मारियो तब उ गरुंगो सारो र अकमंण्यता भयो । मो कश्यप ! यो पनि कारण हो जुन कारणले गर्दा मलाई लाग्द्ध कि परलोक छेन... ।”

### तातो फलामको उपमा

—“राजन् ! र्यसोमए म उपमा देखाउनेछु । उपमाद्वारा पनि यही कुनै विजञनहरू भनेको कुराको अर्थ बुझ्न सक्छन् । राजन् ! भनो कि यहाँ दिनभरी घाममा तातिएको प्रज्वलित मएको फलामको ढल्लो तराजुमा तौलदा र चिसो हुँदा तराजुमा तौलदा कुन बखत रथो फलामको ढल्लो हलुंगो र मृदु तथा कमंण्य हुन्ध कहिले हुम ?”

“मो कश्यप ! जहिले सो फलामको ढल्लो तातो मई वायु-सहगत हुन्ध रथसबेला हलुंगो मृदु र कमंण्य हुन्ध । जब रथो फलामको

डल्सो तातो हुम्म र आयुसहगत हुम्म तब यो फलामको डस्सो गरुंगो सारो र अकमंथ्य हुन्थ ।”

“राजन् ! यस्तेगरी जब यो शरीर आयुसहगत, उच्चसहगत र विज्ञानसहगत हुन्थ तब यो शरीर हलुंगो मृदु र कमंथ्य हुन्थ । जब यो शरीर आयुसहगत उच्छसहगत र विज्ञानसहगत हुम्म तब यो शरीर गरुंगो सारो र अकमंथ्य हुन्थ । राजन् ! यसकारणले पनि तपाइँलाई यस्तो भाग्नुपछं कि परलोक थ्य...।”

“भो कश्यप ! यदधरि तपाइँ यस्तो भन्नुहुन्थ तेपनि मलाई परलोक छेन भन्ने लाग्थ...।”

“राजन् ! यस्तो भन्नुमा तपाइँको कुनै कारण थ्य के ?”

“भो कश्यप ! यहाँ मानिसहरू यो चोर हो भनी मकहाँ ल्याई ‘यो चोर हो यसलाई जस्तो दण्डविन चाहनुहुन्थ त्यस्तो दण्ड दिनुहोस्’ भनी भन्थन् । अनि म भन्दछु ‘हे पुरुषहो ! त्यसोमए यो पुरुषलाई ममारिकन छाला, मासु, नसा, हाड, मासी, तास, ताकि, उसको जीव निस्केको देखनसकू’ । उनीहरूले मैले भने जस्तै गछन् । जब उ आधा भरेको हुन्थ तब म भन्दछु – ‘त्यसोमए हे पुरुषहो ! यसलाई उत्तानो पार ताकि यसको जीव निस्केको देखनसकू’ । उनीहरूले त्यस्तै गछन् । हामीले जीव निस्केको देखदैर्नौ । अनि उनीहरूलाई यसो भन्दु— ‘त्यसोमए हे पुरुषहो ! यो पुरुषलाई घोप्टो पार त्यसीं पार उभ्याएव राख शीर ठाडोपारी राख हातले पित लट्टौले पित दण्डले पित शास्त्रले क्षेत्र यतातिर तान उत्तातिर तान यताज्ञता तान ताकि उसको जीव

‘निस्केको देखनसकूँ ।’ उनीहरूले त्यस्तं गठन् । तर उसको जीव निस्केको हामी देखदैनो । उसको आखा त्यसेथ, कपहरू त्यहीं छन्, उसको आयतन पनि छन् तर उ देखदैन । थोत त्यसे छ, शब्दहरू छन्, आयतन पनि छ तर उ शब्द सुन्दैन । ग्राण...जिह्वा...काय त्यसे छ । स्पशंहरू आयतन पनि छ तर उ स्पर्श याहापाइन सकदैन । यो कश्यप ! यो पनि कारण हो चुन कारणले गर्दा मलाई परतोक छैन भन्ने लाग्य...।”

### शंख बजाउने उपमा

१—“हे राजन् ! त्यसोभए उपमा देखाउनेछु । उपमाद्वारा पनि यहीं केही विज्ञपुरुषहरूले भनेको कुराको अर्थ बुझ्न सक्छन् ।

‘राजन् ! अधि एक शंखवादक शंख लिएर प्रत्यन्त गाउँमा गयो । उ त्यहीं गई गाउँको बोचमा उभिई शंख बजाएपछि त्यसलाई भुइमा राखी एक छेडमा बस्यो । राजन् ! अनि ती प्रत्यन्त गाउँमा जस्ते मानिसहरूलाई यस्तो लाग्यो—अहो ! कसको यो आवाज होला जो कि अति मनोरम्य छ भन्दै तो मानिसहरू भेला भई त्यो शंखवादक-सँग सोधे ‘हे पुरुष ! कसको यो आवाज हो जो यस्तो मनोरम्य छ ?’

‘हे पुरुष ! यो त्यो शंदको आवाज हो जो त्यस्तो मनोरम्य छ ।’ अनि ती मानिसहरूले त्यो शंख पल्टाई ‘हे शंख ! भन, हे शंख ! भन’ भनी भने । न त्यो शंखले आवाज निकाल्यो । उनीहरूले त्यो शंखलाई घोट्याए ठाडो पारे माथि राखे हातले कोट्याए लटोले हाने शस्त्रले घोचे यताउता पल्टाए ‘हे शंख ! भन, हे शंख ! भन’ भनी भने । तर

शंखले भावाज निकालेन । राजन् ! अनि यसो शंखवादको मनमा यस्तो लाग्यो ‘यी प्रत्यन्त जनपदमा बस्ने मानिसहरू कति सूखं होलान् ! कस्तो दुरुंद्घिपूर्वक शंखको भावाज याहापाउन खोज्द्यन् ।’ उनीहरूले हेर्दा हेर्दे शंख हातमा लिई तीनचोटि शंख बजाई शंख लिई उ यो । राजन् ! अनि तो प्रथन्त जनपदमा बस्नेहरूको मनमा यस्तो लाग्यो— ‘जब यो शंख पुरुष सहगत, प्रयोग सहगत र आयु सहगत हुन्थ तब यो शंखले भावाज निकाल्द्य । जब यो शंख पुरुष सहगत, प्रयोग सहगत र आयु सहगत हुन्थ तब यो शंखले भावाज निकाल्देन ।’ राजन् ! त्यस्तै-परी जब यो शरीर आयु सहगत, उण्ण सहगत र विज्ञान सहगत हुन्थ तब यो शरीर भगाडि पछाडि जान्थ, उभिद्वारहुन्थ, बस्थ सुन्थ पनि । चक्षुले रूप पनि देख्छ, थोतले शब्द पनि सुन्थ... र मनले धर्म पनि जान्थ । जब यो शरीर न भायु सहगत हुन्थ, न उण्ण सहगत हुन्थ, न विज्ञान सहगत हुन्थ तब न भगाडि पछाडि जान्थ, न उभिन्थ न बस्थ र न सुन्थ । चक्षुले रूप पनि देखदेन... मनले धर्म पनि जान्देन । राजन् ! यसकारणले पनि तपाइंसाई परलोक छ भन्ने लाग्नुपछ... ।”

“यदधपि तपाईं यस्तो भन्नुहुन्थ तेपनि मत्ताई परलोक छैन भन्ने लाग्छ... ।”

“राजन् ! यसो भन्नुमा तपाईंको केही कारण छ के ?”

“मो करथव ! यहै मानिसहरू चोर समाती ह्याई ‘मन्ते ! यो चोर हो । यसलाई जस्तो दण्डदिन चाहनुहुन्थ त्यस्यो दण्ड दिनुहोस्’ भनी भन्दछन् । त्यहाँ म यस्तो भन्वछु - ‘हे पुरुषहो ! त्यसोमए यसको

छाला काट ताकि यसको जीव देखनसकूँ ।' उनीहरूले त्यस्तं गठन् । तर हामीले उसको जीव देखदैनौं । अनि म तथाही यसो मन्छु—'हे पुरुषहो ! त्यसोभए यसको छाला...मासु...नसा...हाड...मासी काट ताकि यसको जीव देखनसकूँ ।' उनीहरूले त्यस्तं गठन् । तर हामी उसको जीव देखदैनौं । यो कशयप ! यो पनि कारण हो जुन कारणले गर्दा मलाई परलोक छुन भन्ने लाग्छ...।"

### अग्निहोत्रीको उपमा

१०—“हे राजन ! त्यसोभए तपाइँसाई उपमा देखाउनेछु । उपमाद्वारा पनि यहां केही विज्ञपुरुषहरूले भनेको कुराको अयं बुझन सक्षमन् ।

“राजन ! अघि एक अग्निहोत्री जटिल अरण्यको एक कुटीमा बस्वद्यो । अनि एक गाडीवान ब्यापारी आयो र एक रात तथाही बास बसेर गयो । राजन ! अनि सो अग्निहोत्री जटिलको मनमा यस्तो लाग्यो—‘यदि म सो गाडीवान बस्ने ठाउँमा गएमा केही उफकरणहरू पाउन सक्षेष्ठु ।’ अनि सो जटिल सो गाडीवान बस्ने ठाउँमा गयो । त्यस ठाउँमा एक बालकलाई उसानोपारो छाडिएको देख्यो । यो देखेर उसको मनमा यस्तो लाग्यो—‘मनुष्य मएको मैले देखा देखदै यो बालक मर्नु योग्य छुन । अतः किन यो बालकलाई भाश्यममा लगी पालन नगरू ।’ यति सोची अग्निहोत्री जटिलले सो बालकलाई भाश्यममा लगी पालन पौष्ण गाय्यो । अब सो बालक १०/१२ वर्षको भयो तब जटिललाई

जनपदतिर जाने केही काम पन्यो । अनि सो जटिलले सो बालकलाई यस्तो भन्यो—‘ए बाबु ! मलाई जनपदतिर जानपने काम परेको छ । बाबु ! अग्निपरिचर्चया गर । अनि निभाउन नहेउ । परि अनि निभ्यो भने यो खूर्पा यो काठ यो भरणीद्वारा आगो बनाई अग्निपरिचर्चया गर ।’ यति अति दिई सो जटिल जनपदमा गयो । सो बालक खेलमा भूलिरहेदा आगो निभ्यो । अनि सो बालकलाई यस्तो लाग्यो—‘बाबुले मलाई भागी निभ्यो भने यसो गर’ भनी भनेको छ । अतः आगो बाली अग्निपरिचर्चया गर्नेछु । यति सोचो सो बालकले आगो बाल्नु भनी भरणीलाई खूर्पले चिन्यो । तर डसले आगो बाल्न सकेन । भरणीलाई दुइटुका पान्यो । तीन चार पाँच छ...दश टुक्रा पान्यो । शयटुक्रा पान्यो टुक्रा टुक्रा पान्यो । टुक्रा टुक्रा पारेकालाई ओखलमा राखो कुट्टयो । पछि आगो बल्लाकि भन्दै बतासमा उडाइदियो । त्यसबाट आगो बलेन ।

Dhamma.Digital

अनि जनपदमा आफ्नो काम सिध्याई आफ्नो आधममा आएपछि जटिलले बालकलाई यसो भन्यो—‘हे बालक ! के यहाँको आगो निभ्यो ?’

‘हो पिता ! खेलमा लानिरहेकोले आगो निभ्यो । अनि मलाई यस्तो लागेको थियो—पिताले मलाई अग्निपरिचर्चया गर र आगो न निभाऊ । परि आगो निभेको खण्डमा पो खूर्पले यो काठ र भरणीद्वारा आगो बाल । आगो बालेर अग्निपरिचर्चया गर । अनि आगो बाली परिचर्चया गर्नुपन्यो भनी काठ र भरणी खूर्पले ताढें । तर मैले आगो

बालन सकिन ।...अनि ओखलमा कुटी त्यो धूलो हावामा उडाइ विए । तेपनि आगो बालन सकिन । अनि सो अग्निहोत्री जटिलसाई यस्तो सारयो—यो बालक कति मूर्ख होला ! ज्ञानपूर्वक विचार नगरी कसरी आगो बालन सक्ला !! अनि उसले हेर्दा हेर्दे भरणी लिई आगो बाली सो बालकमाई यसो भन्यो—‘हे बालक ! यसरी आगो बालनुपछं । तर जुन किसिमले तिथीले गन्धी त्यसो होइन ।’

“राजन् ! त्यस्तंगरी तपाईं पनि अज्ञानतापूर्वक परलोक खोजनुहुन्थ । राजन् ! सो पापक (=मिथ्या) दृष्टि छाड्नुहोस् । राजन् ! सो गलत दृष्टि छाड्नुहोस् । तपाईंलाई दीर्घकालसम्म अहित र दुःख हुन नपरोस् ।”

“यद्यपि तपाईं यस्तो भन्नुहुन्थ तर म यो पापकदृष्टिलाई छाड्न सकिदैन । राजा प्रसेनजित् कोशाल तथा बाहिरका अङ्ग राजाहरूसे पनि पायासि राजा यस्ता बादी र यस्ता दृष्टिका छम् भनी जान्दछन् । जस्तै परलोक छन् । औपपातिक सत्त्व छन् । राज्ञो नराश्रो कर्मको फल छन् । भो कश्यप ! यदि मैले यो पापकदृष्टिलाई छाडे भने भलाई यस्तो भन्नेद्यन्—‘यो पायासि राजा कति मूर्ख अध्यक्त तथा दुराग्रही होलान् !’ अतः कोपले भएपनि भक्षले भएपनि तथा ढाकले भएपनि ग्रहण नै गर्नेछु ।”

### गाडीवानहरूको उपमा

११—“राजन् ! त्यसोभए तपाईंलाई एक उपमा बताउंछु ।

उपमाद्वारा पनि यहाँ केही विभिन्नपुरुषहरूले भनेको कुराको भर्त्य बुझन सक्षमन् ।

“राजन् ! अनि एकहजार गाडाहरू पूर्वि जनपदबाट पश्चिम जनपदमा गए । जहाँ जहाँ यो गाडाहरू जान्धन् त्यहाँ त्यहाँ हरियाली धाँसहरू छाँडे सिद्धिन्थे । ती गाडाहरूमा दुइजना नाइकेहरू थिए । एकजना पाँचशय गाडाहरूको नाइके र अर्को एकजना पनि पाँचशय गाडाहरूको नाइके । अनि तिनीहरूलाई यस्तो लाग्यो — एकहजार गाडाको समूह सारे ठूसो भयो । उहाँ जहाँ हामीहरू जान्धों त्यहाँ त्यहाँका हरियाली धाँसहरू तुरन्त सिद्धिन्द्रन् । अतः हामीहरू पाँच पाँच शय गरी दुइ भागमा बाँडीं । अनि उनीहरूले पाँच पाँच शय गरी दुइ भाग गरे । त्यसमध्ये एकजनासे आफ्ना गाडाहरूमा धेरै धाँस काठ र पानी राखी गाडा चलायो । दुइ तीन दिन गड्सकेपछि गाडीबान नाइकेले कालो तथा राता आँखा भएका धनूषधर्ण लिएको फूलमाला लगाएको मिजेको कपडा मिजेको कपाल भएको एक पुरुष चक्रवामा हिलो लागेको रथमा बसी अधिलितर आइरहेको देख्यो । देखेर यस्तो सोध्यो —

‘तपाइँ कहाँबाट भाएको ?’

‘फलाना जनपदबाट ।’

‘कहाँ जानुहुन्थ नि ?’

‘फलाना जनपदमा ।’

‘के भगाडि कान्तारमा बेसरी पानी परेको छ कि ब्याहो ?’

‘हो, अगाडि कान्तारमा वेसरी पानी परेको छ । जताततं पानी परेको छ । घांस र पानी थुप्रे छन् । यी गाडामा भएका काठ घांस र पानीलाई छिकेर गाडा हलुँगोपारी चाँडे चाँडे जानुहोस् । गोरुहरूलाई दुःख नदिनुहोस् ।’

“अनि सो समूहको नाइकेले यो पुष्ट यस्तो भन्दछ भनी गाडीवानहरूलाई सुनायो । अनि नाइकेको कुरा सुनी सबैले गाडामा भएका घांस काठ पानी छाडी गाडा हलुँगोपारी गए । उनीहरूले पहिलो बास बस्ने ठाउंमा पनि दोथ्रो बास बस्ने ठाउंमा पनि तेथ्रो बास बस्ने ठाउंमा पनि घांस काठ पानी देखेनन् । सबैलाई सारं दुःखपन्थ्यो । जो ती गाडाहरूमा मानिसहरू र पशुहरू थिए ती सबैलाई सो भयनुप्प्य यस्तेले खाइदिए । हाडहरू मात्र बाँकी भए ।

“जब दोओ गाडीवान नाइकेलाई सो गाडीवान नाइके गएको धेरे समय भहसवयो छन्ने जाययो तब उसले धेरे घांस काठ र पानी राखी गाडा हौंकयो । दुइ तीन दिन गइसकेपछि उसले पनि कालो राता आँखा भएका धनूषबाँण लिएको फूलमाला लगाएको भिजेको कपडा र भिजेको कपाल भएको एक पुष्ट चक्कामा हिलो जागेको रथमा बसी अधिक्षितर भाइरहेको देखयो । देखेर यस्तो सोध्यो —

‘तपाइँ कहाँबाट आएको ?’

‘फलाना जनपदबाट ।’

‘कहाँ जानुहुन्थ नि ?’

‘फलाना जनपदमा ।’

‘के अगाडि कान्तारमा बेसरी पानी परेको छ कि क्याहो ?’

‘हो, अगाडि कान्तारमा बेसरी पानी परेको छ । अताततं पानी भरेको छ । घाँस र पानी युरे छन् । यी गाडामा भएका काठ घाँस र पानीलाई फिकेर गाडा हनुँगोपारी चाँडे चाँडे जानुहोस् । गोरुहरूलाई दुःख न दिनुहोस् ।’

अनि त्यो गाडीवान नाइकेले गाडीवानहरूलाई सम्बोधन गःयो—  
‘हे पुरुषहो ! यो पुरुष यस्तो भन्दछ...। यो पुरुष न हास्त्रो नाताकुटूम्ब हो न त कुनै मित्र हो । कसरी हामी यसको कुरामा विश्वास गर्दो ! हामीले गाडामा राखेका घाँस काठ र पानी छाड्न हुम्ब । जस्तो छ त्यस्तंगरी जानुपछं । हामी सामानहरू छाड्ने छनौं ।’ ‘यस्त हो’ भनी उनीहरूले आफ्ना मालसामान नछाडी गाडा चलाए । उनीहरूसे पहिलो बासमा पनि...दोश्रो बासमा पनि...तथा सातौं बासमा पनि घाँस काठ र पानी देखेनन् । अधिका गाडाहरूले दुःख पाएको देखे । ती गाडाहरूमा जो मानिसहरू र पशुहरू यिए तिनीहरूलाई सो भमनुप्य पक्षले खाएर बचेका हाडहरू मात्र देखे ।

“अनि सो गाडीवान नाइकेले गाडीवानहरूलाई सम्बोधन गःयो—‘हे गाडीवानहो ! सो मूर्ख गाडीवान नाइकेको मूर्खताले गर्दा यिनीहरूले दुःख पाए । अब हामीले गाडामा भएका कम मूल्यका बस्तुहरू छाडी यहाँका बहुमूल्यका बस्तुहरू राखौं ।’ ‘हन्थ’ भनी तिनीहरूले त्यस्तं गरे र बुढिमानी गाडीवान नाइकेको कारणसे उनीहरू कुशलपूर्वक कान्तार पार गरे ।

“राजन् ! त्यस्तैगरी तपाइँ पनि सो पहिलो गाडीवान नाइके अस्ते अशानतापूर्वक परलोक खोजनाले मूखं अव्यक्तं भई दुःख पारनु- हुनेछ । जो तपाइँको कुरा सुनेछन् उनीहरूलाई पनि गाडीवानहरूलाई केंद्रुःख हुने छ । राजन् । यो पापकदृष्टिलाई छाड्नुहोस...!”

“यद्यपि तपाइँ कश्यपसे यस्तो भन्नुहुन्थ्य तर मैसे यो मेरो पापकदृष्टिलाई छाड्न सकिशम ।...कोपले भए पनि... ग्रहण न गर्नेछु ।”

### गुह्यको पोकोको उपमा

१२—“राजन् ! त्यसोभए तपाइँलाई म एक उपमा देखाउनेछु । उपमाद्वारा पनि यहाँ केही विज्ञपुरुषहरूले भनेको कुराको अर्थ बुझन सक्छन् ।

Dhamma.Digital

“राजन् ! भधि एक सूगुर पाल्ने मानिस आफ्नो गाउँबाट भर्को गाउँमा गयो । त्यहाँ उसले सुकेको गुह्यको रास देखयो । अनि उसलाई यस्तो लाग्यो—‘यहाँ धेरै सुकेको गुह छ । यो मेरो सूगुरहरूको आहार हो । अतः यो सुकेको गुह लेनानुपन्थ्यो ।’ अनि उसले कपडामा पोकोपारी टाउकोमा राखी लग्यो । अनि बाटोको बीचमा बेसरी पाली पन्थ्यो । अनि त्यसको आँगभरी गुह बघेर नडसम्म पनि गुह बच्नथाल्यो । यस्तो भइक्कन पनि उसले गुह बोकेरै लग्यो । अनि मानिसहरूले देखेर यस्तो भने—‘हे भणे ! के तिमी पगला भयोकि क्याहो ? बेहोसमा पन्थोकि क्याहो ? किन बघिरहेको गुह लगिरहेको ?’

‘तिमीहरू ने पागल भयौ । बेहेसी छौ । यो मेरो सूगुरहरूको आहार हो ।’

“राजन् ! तपाइँ पनि त्यो गुह संजाने मानिस जस्तै हुनुहुँदो रहेय । राजन् ! त्यो पापकद्वृष्टिलाई छाड्नुहोस् । राजन् त्यो पापक-द्वृष्टिलाई छाड्नुहोस् । ताकि तपाइँलाई दीर्घकालसम्म भहित र दुःख हुन नपावोस् ।”

“यदचपि तपाइँ कश्यप यस्तो भन्नुहुन्थ्य तर मैले यो पापक-द्वृष्टिलाई छाड्न तकिदन ।...”



### जुवाडेको उपमा

१३—“राजन् ! त्यसीभए तपाइँलाई उपमा बताउनेछु । उपमा-द्वारा पनि यहाँ केही विज्ञपुरुषहरू भनेको कुराको अर्थ बुझ्न सक्छन् ।

‘राजन् ! अघि बुझना जुवाडेहरू जुवा खेलदैये । त्यसमध्ये एकले जिते जितेको कौडी खान्थ्यो । अनि अर्कोले उसले कौडी खाएको देख्यो । देखेर उसलाई यस्तो भन्यो — तिमीले त जहिले पनि जित्थ्रो । मलाई पनि कौडी देउ । हुन्थ्य भनी उसले कौडी दियो । अनि उसले ती कौडीहरू बीषमा लतपताई सो जुवाडेलाई आँक जुवा खेलौ भनी भन्यो । हुन्थ्य भनी उसले भन्यो । दोधो पटक पनि उनीहरू जुवा खेले । दोधो पटक पनि जिते जितेको कौडी खायो । उसले कौडी खाएको भर्काले देख्यो । अनि उसलाई यस्तो भन्यो—

‘लित्त’ परमेन तेजसा, गिलभक्षं पुरिसो न बुज्जति ।

गिल रे गिल पापधुत्तक, पच्छा ते कटुकं भविस्सती’ति ॥’

अर्थ—

‘बीषमा लतपताइएका फलको विद्यां’ विशेष खाँदा पनि यो पुरुष बुझदैन । हे पापी ! खाऊ विद्यां खाऊ, पछि तिमीले यसको कटुफल आहापाउनेछो ।’

“राजन् ! मलाई तयाईं पनि सो जुवाडे जस्तै लाग्छ । राजन् ! त्यो पापक दृष्टिलाई छाडिदिनुहोस् । त्यो पापक दृष्टिलाई छाडिदिनुहोस् । ताकि तयाईलाई पछि दीर्घकालसम्म अहित र दुःख नपरोस् ।”

“बद्धयि तयाईं कश्यय यस्तो भन्नुहुन्छ तर त्यो पापक दृष्टि-लाई म छाडन सविदन... ।”

### सनको भारीको उपमा

१४—“राजन् ! त्यसोभए तयाईलाई एक उपमा भन्दछु । यहाँ उपमाद्वारा पनि केही विज्ञपुर्वक्षहरू भनेको कुराको अर्थ बुझन सक्छन् ।

१. पृ. ६४ मा जुवाडेको उपमा ‘शीर्षकको पहिलो पारेग्राफमा पाँच ठाउँमा’ ‘कौडी’ शब्द लेखिएको भए पनि कुनै फल विशेषको विद्या हो भन्ने सम्बन्ध ।

“राजन् ! अघि एक जनपद थियो । अनि एक साथीले अर्को साथीलाई ‘हे साथी ! धन कमाउनको निमित्त एक जनपदमा जाओँ’ भनी भन्यो । अनि उनीहरू एक जनपदको गाउँमा गए । उनीहरूले वहाँ धेरै सनपाटहरू छाडेको देखे । देखेर एक साथीले अर्का साथीलाई भन्यो—‘हे साथी ! यो सनपाटको थुप्रो हो । अतः तिमीले पनि यसको भारी बनाऊ म पनि भारी बनाउनेछु ।’ त्यसपछि दुबैजनाले भारी बनाई बोकी अर्कों गाउँमा गए । त्यहाँ उनीहरूले धेरै सनका डोरी छाडेको देखे । अनि एक साथीले अर्कों साथीलाई भन्यो—‘हे साथी ! जसको निमित्त सनपाट चाहिने हो सो सनको डोरी यहाँ छ । अतः तिमी यो सनपाटको भारीलाई छाड म पनि छाडनेछु । अनि दुबैले सनका डोरी लिएर जाओँ । तीमध्ये एकले भन्यो—‘भो साथी ! यो सनपाटको भारी मैले धेरै टाढादेखि बोकेर ल्याएको छु । भारी पनि बलियो बनाएको छु । मलाई अर्कों चाहिन्न ।’ अकलि चाहिं आफूले बोकेर ल्याएको सनपाटको भारीलाई छाडी सनडोरीको भारी बनाई लियो ।

उनीहरू अर्कों गाउँमा पुगे । त्यहाँ उनीहरूले धेरै सनकपडाहरू देखे । देखेर एक साथीले अर्कों साथीलाई भन्यो—‘हे साथी ! जसको निमित्त सनकाडोरी वा धागो चाहिने हो त्यो कपडा यहाँ थुप्रो छ । हे साथी ! त्यसैले तिमीले यो सनपाटको भारीलाई छाड । म पनि छाडने छु । अनि दुबैले सनकपडाको भारी लिएर जाओँ ।’

‘भो साथी ! भइहाल्यो । यो सनपाटको भारी मैले टाढादेखि

बोकेर ल्याएको छु । भारी पनि बलियो बनाएको छु । मलाई अर्कों चाहिन्न ।'

अनि अर्कों चाहिले सनको डोरीलाई छाडी सनकपडाको भारी बनाई लियो । उनीहरू अर्कों गाउँमा गए । वहाँ उनीहरूले धेरै ऊ... धेरै ऊको धागो...धेरै ऊका कपडा...धेरै कपास...कपासको धागो...कपासको कपडा...फलाम...सीसा...रौङ...चाँदी...सुन देखे । अनि एक साथीले अर्कों साथीलाई भन्यो—‘जसको निमित्त ऊधागो...ऊनकपडा...सुन चाहिने हो त्यसको थुग्रो यहाँ छ । हे साथी तिमीले सनपाटको भारी छाड म पनि चाँदीको भारी छाडने छु । अनि हामी दुबै सुनको भारी बोकेर जाओ । भो साथी ! यो सनपाटको भारी मैले धेरै टाढादेखि बोकेर ल्याएको छु । भारी पनि बलियो बनाएको छु । मलाई अर्कों चाहिन्न ।

“अनि अकलि चाहिं चाँदीको भारी छाडेर सुनको भारी बोकेर लग्यो । अनि उनीहरू आपनो गाउँमा गए । तीमध्ये जसले सनपाटको भारी बोकेर गयो । उसका बाबु आमा नाताकुटुम्बहरू पनि खुशी भएनन् । त्यसकारणबाट उनीहरू सुखी पनि भएनन् । जुन साथीले सुनको भारी बोकेर लग्यो त्यसकां बाबु आमा नाताकुटुम्बहरू पनि खुशी भए । त्यसकारणबाट उनीहरू सुखी पनि भए ।

“राजन् ! तपाइं पनि सनपाटको भारी बोक्ने जस्तो मलाई लाग्छ । राजन् ! त्यो पापक दृष्टिलाई छाडनुहोस् । राजन् ! त्यो पापक दृष्टिलाई छाडनुहोस् । राजन् ! त्यो पापक दृष्टिलाई छाडनुहोस् । तपाइँलाई दीर्घकालिक अहित र दुःख नहोस् ।”

## पायासि राजाको उपासकत्व

“पहिलो उपमाद्वारा नै म तपाइँ कश्यप प्रति सन्तुष्ट भएको थिएँ । परन्तु तपाइँको यो विविच प्रश्नका उत्तरहरू सुन्नको निमित्त भैले यसरी तपाइँको दिरोधी जस्तै भएर देखाएको हुँ । भो कश्यप ! धन्यहो, भो कश्यप ! धन्यहो, भो कश्यप ! जस्तै घोट्टेकोलाई उत्तानो पारिदिवा, ढाकेकोलाई उघारिदिवा, बाटो भुलेकोलाई बाटो देखाइदिवा र अन्धकारमा तेलको बत्ती बालिदिवा आँखा हुनेले रूप देख्ने हो त्यस्तै गरी तपाइँ कश्यपले मलाई अनेक प्रकारले धर्म प्रकाश पारिदिनु भयो । भो कश्यप ! अब म वहाँ भगवान् गौतमको शरणमा पर्छु, धर्म र मिक्षुसंघको पनि । भो कश्यप ! अबदेखि नमरेसम्म शरणमा आएको उपासक हो भनी तपाइँले ठान्हुहोस् । भो कश्यप ! यस विषयमा मलाई अनुशासन नर्नुहोस् । जुन भेरो निमित्त दोघर्कालसम्म हित र सुख हुनेछ ।”

## महत्फल हुने यज्ञ

“राजन् ! जुन यज्ञमा गाई, बोका, कुखुरा, सूगुरहरू घादिकल्प अथवा विविच प्राणीहरूको हिसा गरिन्छ र प्रतिप्राहक पदिभिर्यज्ञ-दुष्टिक, मिथ्यासङ्कूर्पी, मिथ्यावाची, मिथ्याकर्मान्ती, मिथ्याजीवि, मिथ्याव्यापासी, निष्पाल्यृतिक तथा मिथ्यासमाधिक हुन्छ ॥ रुद्ध ॥<sup>५</sup> त्यस्तो यज्ञ महत्फल महानृतं स महादिप्ति र महाविकल्पक मुद्द ॥ राजन् ! जस्तै जुने कृपक हलो र दिक्षित्वा लिई खेल्ना जान्छ ॥ रुद्ध ॥<sup>६</sup>

त्यहाँ काठपात नहटाएको दुकाटाकी भएको कोहरमैलो भएको खराब भूमिमा बिऊ रोप्छ । अनि समय समयमा पानी पनि पद्देन । के त्यस्तो खेतमा लगाएको बिऊको फल कृषकले राम्ररी पाउन सक्छ ?”

“भो कश्यप ! सक्देन ।”

“राजन् ! यस्तैरी जुन यज्ञमा गाई बोका...आदि मारिन्छन् ...र प्रतिग्राहक पनि मिथ्यादृष्टिक...तथा मिथ्यासमाधिक हुन्छ । राजन् ! त्यस्तो यज्ञ महत्कलदायी हुन्न । राजन् ! जुन यज्ञमा न गाई न बोका आदि प्राणीहरूको हत्या हुन्छ र प्रतिग्राहक पनि सम्यक्दृष्टिक,...र सम्यक्समाधिक हुन्छ । राजन् ! त्यस्तो यज्ञ महत्कल, महानृशंस, महादिप्ती र महाविल्फारक हुन्छ । राजन् ! जस्तै कुनै कृषक हलो र बिऊ लिई खेतमा जान्छ । अनि पोगटापोगटी नभएको कोहर मैलो नभएको सम्परेको असल भूमिमा उसले बिऊ रोप्छ । अनि त्यहाँ समय समयमा पानी पनि पछ भने के त्यस्तो खेतमा लगाएको बिऊको फल कृषकले राम्ररी पाउन सक्छ ?”

“भो कश्यप ! सक्छ ।”

“राजन् ! त्यस्तैरी जुन यज्ञमा...प्राणीहरूको हत्या हुन्न र प्रतिग्राहक पनि सम्यक्दृष्टिक...र सम्यक्समाधिक हुन्छ त्यस्तो यज्ञ महत्कलदायी हुन्छ ।”

### सत्कार र असत्कारपूर्वक दिइने दानको फल

अनि पायासि राजाले श्रमणब्राह्मण, कृपण, बटुवा र याचक-हरूको निमित्त दानदिन लगाए । त्यो दानदिनेमा यस्ता वस्तुहरू थिए—

कनिकाको भात र शुक्रोमुत्रो मोटामोटी कपडाका वस्त्रहरू । त्यस दानदिने कार्यमा उत्तर भन्ने माणवक व्यस्त थिए । दान दिएर उनी यस्तो भन्दथिए—“यो दानद्वारा यसैलोकमा पायासि राजासँगै बस्न पाऊ” र परलोकमा होइन ।” उत्तर माणवकले यस्तो भन्छन् भन्ने कुरा पायासि राजाले सुने । अनि पायासि राजाले उत्तर माणवकलाई बोलाई सोधे—“हे छोरा उत्तर ! साँच्चैहो के तिमीले यस्तो भनेको ?”

“हो ।”

“हे छारा उत्तर ! किन तिमीले दान दिएर ‘यो दानद्वारा यसैलोकमा पायासि राजासँग बस्नपाऊ’ र परलोकमा होइन’ भनी भनेको ? छोरा उत्तर ! हामी पुण्य चाहन्छौं र दानको फल मात्र प्रतीक्षा गर्छौं होइन ?”

“तपाइँको दानमा यस्ता वस्तुहरू दिइन्छन्—कनिकाको भात जो तपाइँ खुट्टाले पनि छुन चाहनु हुम्ह भने खाने त के कुरा । शुक्रोमुत्रो मोटामोटी कपडाका वस्त्रहरू जो तपाइँ खुट्टाले पनि छुन चाहनु हुम्ह भने लगाउने त परंजाओस् । तपाइँ हामीहरूको प्यारो र मनपराउने हुउहुन्छ । कसरी हामीले मनपराउने वस्तुसँग भन नपराउने वस्तु दाँझ सको ?”

“त्यसोभए छोरा उत्तर ! जस्तो भोजन म खान्छु त्यस्तै देऊ । जस्तो तुगा म लगाउँछु उस्तै देऊ ।”

“हुन्छ” भनी उत्तर माणवके पायासि राजाको खाने जस्तै खाना र लगाउने जस्तै तुगाहरू विनथाले ।

अनि पायासि राजा असत्कारपूर्वक दान दिई आपने हातले दान नदिई गौरवपूर्वक दान नदिई कालने जस्तै गरी दान दिई शरीर छाडी मृत्युपछि आतुर्महाराजिक देवलोकको रित्त भएको सेरिस्सक विमानमा<sup>१</sup> उत्पन्न भए । जो त्यस दानकार्यमा व्यस्त थिए सो उत्तर भन्ने माणवक चाहिं सत्कारपूर्वक दान दिई आपने हातले दान दिई गौरवपूर्वक दान दिई कालने जस्तै गरी दान नदिई काय छाडी मृत्युपछि त्रयस्त्रिश देवलोकमा<sup>२</sup> उत्पन्न भए ।

त्यसबखत आयुष्मान् गवम्पति हरबखत सेरिस्सक विमानमा दिवा विहारको निमित्त जानुहुन्थ्यो । अनि पायासि देवपुत्र जहाँ आयुष्मान् गवम्पति हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ गई आयुष्मान् गवम्पतिसाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका पायासि देवपुत्रसँग आयुष्मान् गवम्पतिले यस्तो भनुभयो—

“आवुसो ! तिमी को ह्वौ ?”

“भन्ते ! म पायासि राजा हुं ।”

“आवुसो ! तिमी परलोक छैन, औपपातिक छैन र सुकृत्य बुण्डूत्य कर्मको फल छैन भन्ने दृष्टिका होइनौ ?”

१. यो सेरिस्सक विमानको कथा विमा. व. अ. क. पृ. २६६ मा उल्लेख भएको छ ।
२. यी उत्तर माणव उत्पन्न भएको त्रयस्त्रिश लोकको कुरा विमा. व. अ. क. पृ. २३६: उत्तरविमानकथामा उल्लेख भएको छ । यो कुरा बु. वि. पृ. २० मा उल्लेख भएको छ ।

“भन्ते ! सौच्चं म यस्तो दृष्टिको थिएँ । किन्तु आर्य कुमार कश्यपले यस खराब विचारबाट मलाई मुक्त गराइदिनुभयो ।”

“आवुसो ! जो तिम्रो दानकार्यमा व्यस्त हुने उत्तर भन्ते माणवक हुन् उनी कहाँ उत्पन्न भए नि ?”

“भन्ते ! जो मेरो दानकार्यमा व्यस्त हुने उत्तर भन्ते माणवक हुन् उनी चाहिं सत्कारपूर्वक दान दिई...काय छाडी मरणपछि ब्रयस्तिश देवलोकमा उत्पन्न भए । म चाहिं सत्कारपूर्वक दान नदिई...फाल्ने जस्तो गरी दान दिई शरीर छाडी मृत्युपछि चातुर्महाराजिक देवलोकको रित्त भएको सेरिस्सक भन्ते विमानमा उत्पन्न भएँ । त्यसैले भन्ते ! गवम्पति ! तपाइँ मनुष्यलोकमा गएर यस्तो भन्तुहोस्—

“सत्कारपूर्वक दान देऊ, आपनै हातले दान देऊ, गौरवपूर्वक दान देऊ र फालेको जस्तो गरी दान नदेऊ । पायासि राजा असत्कार-पूर्वक दान दिई आपनै हातले दान नदिई अगौरवपूर्वक दान दिई फालेको जस्तो गरी दान दिई शरीर छाडी मृत्युपछि चातुर्महाराजिक देवलोकको रित्त भएको सेरिस्सक विमानमा उत्पन्न भए । जुन उनको दानकार्यमा व्यस्थ थिए सो उत्तर भन्ते माणवक चाहिं सत्कार-पूर्वक दान दिई आपनै हातले दान दिई गौरवपूर्वक दान दिई फालेको जस्तो गरी दान नदिई शरीर छाडी मृत्युपछि ब्रयस्तिश देवलोकमा उत्पन्न भए ।”

अनि आयुभान् गवम्पतिले मनुष्य लोकमा आई यस्तो भन्तु-भयो —

“सत्कारपूर्वक दान देऊ, आपनै हातले दान देऊ, गौरवपूर्वक दान देऊ र फालेको जस्तो गरी दान नदेऊ । पायासि राजा सत्कार-पूर्वक दान नदिई...फालेको जस्तो गरी दान दिई शरीर छाडी मृत्युपछि चातुर्महाराजिक देवलोकको रित्त भएको सेरिस्मक विमानमा उत्पन्न भए । जो उनको दानकार्यमा व्यस्त थिए सो उत्तर माणवक चाहिं सत्कारपूर्वक...फालेको जस्तो गरी दान नदिई शरीर छाडी मृत्युपछि त्रयस्त्रिश देवलोकमा उत्पन्न भए ।”



Dhamma.Digital

## ५. पुक्कुस मङ्गपुत्र

परिचय

यी पुक्कुस मङ्गपुत्र कुशीनगरवासी हुन् । कुशीनगरका मल्लहरू पात्तेसित राज्य गर्दथे । आफ्नो पालो सिद्धिएपछि यिनीहरू व्यापार पनि गर्दथे भनी सुमञ्जलचिलासिनीले<sup>१</sup> उल्लेख गरेको छ ।

आफ्नो राज्य गर्ने पालो सिध्याएपछि यिनी पनि ५०० गाडाहरू लिई व्यापारको निमित्त बाटो लागेका थिए । त्यससंले अगाडिको सूक्ष्मा “कुशीनगरबाट पावाजाने बाटोभई गइरहेका थिए” भनी उल्लेख भएको हो ।

यिनी आळार काढामका शिष्य थिए भन्ने कुरा सूक्ष्माटै थाहा हुन्छ ।

यसरी गइरहेको बेलामा बाटोको छेउमै एक रुखमनि बसिरहनु-भएको भगवानूलाई देखेर भगवानूकहाँ गई भगवानूको शान्तताको बारिमा यिनले प्रशंसा गरे । अनि आफ्ना गुरु आळार काढामको

१. ॥. पृ. २७६: महापरिनिब्बानसुन्तवण्णना ।

ध्यानको बारेमा प्रशंसा गरे । पछि जब भगवान्‌को ध्यान प्रभावलाई आळार काळामको भन्ना पनि श्रेष्ठ ठाने तब यिनी भगवान्‌को शरणमा परी यिनले उपासकत्व प्रहृण गरे । यसपछि यिनले भगवान्‌लाई एकजोर उत्तम कपडा चढाए ।

अरु कुराहरु अगाडिको मूल सूबमै उल्लेख भएका छन् ।

x x x

Dhamma.Digital

## केही पुक्कुस नामहरू

- (१) **पुक्कुस (पण्डित)**—यी पुक्कुस पण्डित चाहिं जा. अ. क. III. पृ. २३६: दसष्णक जातक नं. ४०१ मा उल्लेख भएका पुक्कुस हुन् ।

अतीत समयमा बाराणशीमा मद्रव भन्ने राजाले राज्य गरिरहेको बेलामा राजाका सेनक बोधिसत्त्व, अयुर तथा पुक्कुस भन्ने पण्डितहरू थिए । यी पुक्कुस चाहिं यिनै पुक्कुस पण्डित हुन् । यी पुक्कुस पण्डित सारिपुत्र थिए भनी जा. अ. क. III. पृ. २३६ ले उल्लेख गरेको छ ।

- (२) **पुक्कुस (पण्डित)**—यी पुक्कुस चाहिं जा. अ. क. VII. पृ. २६६: महाउम्मग जातक नं. ५४६ मा उल्लेख भएका पुक्कुस हुन् ।

अतीत समयमा मिथिलामा विदेश भन्ने राजाले राज्य गरेका थिए । त्यसबाट राजाका अर्थ, धर्म र अनुशासन गर्ने सेनक, पुक्कुस, काविन्द र देविन्द भन्ने चारजना पण्डितहरू थिए । यिनी चाहिं यी मध्येका दोशा पण्डित हुन् ।

- (३) **पुक्कुस (मल्लपुत्र)**—यिनी कुशीनगरवासी मल्लपुत्र हुन् । यिनके कुरा यहाँ उल्लेख भएको छ ।

- (४) पुक्कुस—यो चाहि जातिविशेषको नाम हो । भनिन्छ कि पुक्कुस कुलका मानिसहरूले बैलिएका फूलहरू पयाको काम गर्दछन् । अं. नि. आ. क. I. पृ. ३४४ र II. पृ. ५२३; सम. पा. II. पृ. ७५३.
- (५) पुक्कुस—यिनी तथशिलाका राजा हुन् । हेनूं लेखकको बु. सं. भा-१, पृ. २३.

×

×

¤

## मूल सूत्र—

### आलार कालाम माथि प्रसन्नता

(पुक्कुस मल्लवत्थु<sup>१</sup>)

त्यसबखत पुक्कुस मङ्गपुत्र<sup>२</sup> आळार काळामका<sup>३</sup> शिष्य थिए र कुशीनगरबाट पावा जाने बाटो लागि गइरहेका थिए । अनि पुक्कुस मङ्गपुत्रले भगवान्तलाई एक रुखमनि बसिरहनु भएको देखे । देखेर उनी भगवान्तकहाँ गए । त्यहाँ गएर भगवान्तलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका पुक्कुस मङ्गपुत्रले भगवान्सँग यस्तो भने—

१. दी. नि. II. पृ. १००: महापरिनिव्वानसुत्तंबाट, अ. क. II.  
पृ. २७६.

२. यी मल्ल राजकुमारहरू पालो पालो गरी राज्य गर्दैन् । राज्य नगर्न बेलामा व्यापार गर्दैन् । यिनो पनि व्यापारमा लागेका थिए र पाँचशय गाडाहरू लिई कुशीनगरबाट यात्राको लागि जाँदै थिए । भनिन्छ कि गाडा लैजाँदा अगाडिबाट बतास चलेको छ भने आफू अगाडि बसेर जान्छन् । पछाडिबाट बतास लागेको छ

“आश्रयहो भन्ते ! अद्भूतहो भन्ते ! जसरी प्रवजितहरू मान्त-  
पूर्वक बस्थन् त्यसरी न तपाइँ पनि बस्नुभएको छ । भन्ते ! एकदिन  
आढार कालाम बाटो हिंडिरहेको बेलामा बाटोबाट एक छेउमा लागि  
दिवाविहारको निमित्त एक रुखमनि बस्नुभयो । अनि पाँचशय गाडाहरू  
बहाँको नजिकबाट गए । भन्ते ! अनि ती गाडाहरूको पछि पछि.  
हिंडिरहेको एक पुरुषले आढार कालामकहाँ गई यस्तो भन्यो—

‘भन्ते ! यहाँबाट पाँचशय गाडाहरू गएको देख्नुभयो ?’

‘आबुसो ! देखिन ।’

‘भन्ते ! केही आवाज पनि सुन्नुभएन ?’

‘आबुसो ! केही आवाज पनि सुनिन ।’

‘भन्ते ! के तपाइँ निदाउनु भएको थियो ?’

‘आबुसो ! म निदाएको थिइन ।’

‘भन्ते ! के तपाइँमा होस थियो त ?’

भने आफू पछाडि बसी गाडिवानलाई अगाडि बसाल्छन् । दी. नि.

अ. क. II. पृ. २७६. महापरिनिब्बानसुत्तवण्णना ।

३. यी ‘आलार कालाम’ उहाँ हुन् । जसकहाँ सिद्धार्थ कुमार बुद्ध  
हुनुभन्दा अगाडि एक समय बस्नु भएको थियो । ‘आलार’  
भन्ने उनको नाम हो । ‘कालाम’ भन्ने उनको गोत्रको नाम हो ।  
वर्णले उनी पिङ्गलवर्णी र अग्ना थिए भनी दी. नि. अ. क. II.  
पृ. २७७: महापरिनिब्बानसुत्तवण्णनाले उल्लेख गरेको छ ।

‘आवुसो ! थियो ।’

‘भन्ते ! सो तपाइँमा होस भएर पनि पाँच पाँच शय गाडाहरू तपाइँके छेउबाट जाँदा पनि न गाडाहरू देख्नुभयो न त आवाज नै सुन्नुभयो । के तपाइँको सञ्जाटीमा धूलो लागेको छैन ?’

‘आवुसो ! लागेको छ ।’

“भन्ते ! अनि त्यो पुरुषलाई यस्तो लाग्यो—‘अहो आश्रय ! अहो अद्भूत ! यी प्रवजित कति शास्त्रपूर्वक बसिरहेको होलान् । जहाँ कि होस भएर पनि जागृत भएर पनि नजिकैबाट पाँच पाँच शय गाडाहरू जाँदा पनि न गाडाहरू देख्छन् न त आवाज नै सुन्छन्’ भन्दै आज्ञार कालाममाथि प्रसन्नता व्यक्त नरी गयो ।”

‘पुक्कुस ! यी मध्ये तिमी कुनचाहिं दुष्करतर र दुरभिसम्भवतर ठान्दछौ ? जो होस भएर पनि जागृत भएर पनि पाँचशय गाडाहरू नजिकैबाट गएको न देख्नु र न सुन्नुहो कि जो होस भएर पनि जागृत भएर पनि घनघोर मुसलधारे पानी आएको, बिजुली चम्केको र बज्जपात<sup>१</sup> भएको न देख्नु र आवाज न सुन्नु ?’

“भन्ते ! पाँचशय गाडाहरूले...सातशय गाडाहरूले...हजारौं हजार गाडाहरूले के गर्न सक्लान् र ! योभन्दा होस भएर पनि जागृत भएर पनि घनघोर मुसलधारे पानी आएको, बिजुली चम्केको र बज्जपात भएको न देख्नु र आवाज न सुन्नु नै दुष्करतर र दुरभिसम्भवतर छ ५<sup>॥</sup>

१. श्री किसिमका बज्जपातहरू हुन्छन् । दी. नि. अ. क. II. पृ.

महापरिनिवाससुज्ज्वण्णना ।

## पुक्कुस मल्लपुत्रको उपासकत्व ग्रहण

“पुक्कुस ! एकदिन म आतुमाको<sup>१</sup> दाइँ गर्ने ठाउँमा बसेको थिए । त्यसबाहत घनघोर मुसलधारे पानी पन्थो । बिजुली चम्की बज्रपातद्वारा दाइँ गर्ने ठाउँ नजिकैमा दुइजना कृषकहरू र चारवटा गोरुहरू पनि मारिए । पुक्कुस ! अनि आतुमाका मानिसहरू बाहिर आई जुन् ती दुइजना कृषकहरू र चारवटा गोरुहरू मारिए त्यहाँ आए । पुक्कुस ! त्यसबेला म दाइँ गर्ने ठाउँबाट बाहिर निस्की दाइँ गर्ने ठाउँको दैलोनिर बाहिर चंक्रमण गरिरहेको थिए । पुक्कुस ! अनि ती मानिसहरू मध्येबाट एक पुरुष मकहाँ आयो । मकहाँ आई मलाई अभिवादन गरी एक छेउमा उभियो । एक छेउमा उभिएको सो पुरुषसँग मैले यस्तो भनें—‘आवुसो ! किन यहाँ मानिसहरू भेला भएका ?’

‘भन्ते ! अहिले भरखरै घनघोर मुसलधारे पानीपर्दा बिजुली चम्किदा र बज्रपात हुँदा दुइजना कृषकहरू र चारवटा गोरुहरू मरे । स्यसैले मानिसहरू भेला भएका हुन् । भन्ते ! तपाइँ कहाँ हुनुहुन्थ्यो ?’

‘आवुसो ! म यहीं थिए ।’

‘भन्ते ! के तपाइँले देख्नु भएन ?’

‘आवुसो ! अहे, देखिन ।’

१. यो ‘आतुमा’ भन्ने स्थान कुशीनगर र श्रावस्तीको बीचमा पर्छ भनी D. P. P. I. पृ. २४४ मा र बु. का. भा. भू. पृ. २६० मा उल्लेख भएको छ ।

‘भन्ते ! के त आवाज पनि सुन्नुभएन ?’

‘आवुसो ! अहं, मैले आवाज पनि सुनिन ।’

‘भन्ते ! के तपाइँ निदाउनु भएको थियो ।’

‘आवुसो ! म निदाएको थिहन ।’

‘भन्ते ! के तपाइँ होसमा हुनुहन्थ्यो त ?’

‘आवुसो ! थिए ।’

‘भन्ते ! सो तपाइँ होसमा भएर पनि जागृत भएर पबि घनघोर मुसलधारे पानी परी बिजुली चम्किदा र बज्रपात हुँदा पनि तपाइँले देख्नु पनि भएन र आवाज पनि सुन्नु भएन ?’

‘हो, आवुसो ! सुनिन ।’

“पुक्कुस ! अनि सो पुरुषलाई यस्तो लाग्यो—अहो आश्रय ! अहो अद्भूत ! यी प्रवर्जित कति शान्तिपूर्वक बसेका होलान् । जहाँ कि होस भएर पनि जागृत हुँदा पनि घनघोर मुसलधारे पानी परी बिजुली चम्की बज्रपात हुँदा पनि यिनले न देखे न त आवाज नै सुने ! भन्दै ममाथि ठूलो प्रसन्नता व्यक्त गरी मलाई अभिवादन र प्रदक्षिणा गरी गयो ।”

यस्तो भन्नुहुँदा पुक्कुस मलपुष्टले भगवान्लाई यस्तो भने—  
“भन्ते ! जो मेरो आकार कालममाथि प्रसाद थियो त्यो अब ठूलो बतासमा छाडिदिनेछु वा वेसरी बघिरहेको नदीमा बघाइदिनेछु । धन्यहो भन्ते ! धन्यहो भन्ते ! भन्ते ! जस्तै घोप्टेकोलाई उत्तानो

पारिंदिवा, डाकेकोताई उघारिंदिवा, ब्राटो भुलेकोलाई ब्राह्मो देखाइंदिवा  
र अंध्यारोमा दियो ब्रालिंदिवा प्राँखा हुनेले रूप देख्ने हो त्यस्तै गङ्गे  
भगवान्‌ले मलाई अनेक प्रकारले धर्म प्रकाश पारिदिनुभयो । भन्ते !  
अब सो म भगवान्‌को शरणना पर्छु धर्म र भिक्षुसङ्घको पनि । आजदेखि  
नमरेसम्म भगवान्‌ले मलाई उपासक हो भनी धारण गर्नुहोस् ।”

### पुक्कुस मल्लपुत्रको वस्त्र दान

त्यसपछि पुक्कुस मल्लपुत्रले एक पुरुषलाई बोलाए—“हे पुरुष !  
तिमीले मलाई सुवर्णवर्णी (सिङ्गिवर्ण) एकजोर असल कपडा  
ल्याइदेऊ ।” “हवस् भन्ते” भनी पुक्कुस मल्लपुत्रलाई प्रत्युत्तर दिई  
सुवर्णवर्णी एकजोर असल कपडा ल्याइदियो । अनि पुक्कुस मल्लपुत्रले  
सो कपडा भगवान्‌लाई चढाए—“भन्ते ! यो सुवर्णवर्णी एकजोर असल  
कपडा हो । अनुकम्पा राखी भगवान्‌ले यो कपडा स्वीकार गर्नुहोस् ।”

“पुक्कुस ! त्यसोभए एउटा मलाई देउ र अर्को आनन्दलाई  
देऊ ।”

“हवस् भन्ते” भनी पुक्कुस मल्लपुत्रले एउटा भगवान्‌लाई  
चढाए । अर्को आयुष्मान् आनन्दलाई चढाए<sup>१</sup> । अनि भगवान्‌ले  
पुक्कुस मल्लपुत्रलाई धार्मिक कथाद्वारा सन्दर्शित, समादपित, समुत्तेजित

१. आयुष्मान् आनन्दले भगवान्‌ले दिएको कुनै वस्तु ग्रहण गर्ने छैन  
भनी उपस्थान गर्नु भएको होइन ? त्यसोभए यो कपडा वहाँले

र सम्प्रहरित पानुभयो । भगवान्‌ले धार्मिक कथाद्वारा सन्वर्शित... सम्प्रहरित भएका पुक्कुस मल्लपुत्र आसनबाट उठी भगवान्‌लाई अभिवादन र प्रदक्षिणा गरी गए ।

अनि पुक्कुस मल्लपुत्र गइसकेपछि आयुष्मान् आनन्दले सो सुवर्णवर्णी असल कपडा भगवान्‌लाई चढाउनु भयो । सो कपडा भगवान्‌लाई चढाउँदा वहाँको शरीर खरानी नभएको आगो झाँ तेजिलो देखिन थाल्यो । अनि आयुष्मान् आनन्दले भगवान्‌लाई यस्तो भन्नु भयो—

“आश्र्वयहो भन्ते ! अद्भूतहो भन्ते ! भन्ते ! तथागतको छविवर्ण कति परिशुद्ध र निर्मल देखिएको ! भन्ते ! यो सुवर्णवर्णी असल कपडा भगवान्‌लाई चढाउनेवित्तिके खरानी नभएको आगो जस्तै तेजिलो देखियो ।”

“आनन्द ! यस्तैहो । आनन्द ! यस्तैहो । दुइ अवस्थामा तथागतको शरीर अति परिशुद्ध र छविवर्ण अति निर्मल देखिन्छ । कुन दुइ अवस्थामा भने—आनन्द ! जुन रातमा तथागतले अनुपम सम्यक्सम्बोधि अवबोध गर्छ र जुन रातमा अनुपादिशेष निर्वाणधातुमा परिनिर्वाण हुन्छ । आनन्द ! यो दुइ अवस्थामा तथागतको शरीर अति

किन लिनु भएको नि भन्ने विषयमा दी. नि. अ. क. II.  
पृ. २७७: महापरिनिव्वानसुत्तवण्णनाले स्पष्टिकरण दिएको छ ।

परिशुद्ध र छविवर्ण अति निर्मल देखिन्छ<sup>१</sup> । आनन्द ! आज रातको अन्तिम याममा कुशीनगरका मल्लहरूको उपबन्धन भन्ने शास्त्राचनमा दुइवटा शालवृक्षको बोचमा तथागत परिनिर्वाण हुनेछ । अतः आनन्द ! जहाँ कक्षुधा नदी हो त्यहाँ जाओ ।”

“हवस् भन्ते !” भनी आयुष्मान आनन्दले प्रत्युत्तर दिन-भयो ।



Dhamma.Digital

१. यी दुइ अवस्थामा किन तथागतको शरीर अति परिशुद्ध देखिन्छ भन्ने विषयका कुराहू दी. नि. अ. क. II. पृ. २७८; महापरिनिब्बानसुत्तवण्णनामा उल्लेख भएको छ ।

## ६. बोधि राजकुमार

परिचय

यी बोधि राजकुमार कौशम्बीका उद्देन राजाकी बासुलदत्ता महारानीको तरफबाट जन्मेका छोरा हुन् भन्ने कुरा अर्थकथाहरूको<sup>१</sup> अध्ययन गर्दा प्रष्ठ हुन्छ ।

यी राजकुमारले भग्न देशको सुंसुमारगिरि नगरमा कोकनद्वय भन्ने एक सुन्दर तथा अद्भूत प्रासाद बनाएका थिए । यस प्रासादमा जताततै कमल फूलका आकारहरू शृण्डिएका जस्तो देखाइएको हुनाले नै यस प्रासादको नाम ‘कोकनद्वय’ रहन गएको हो<sup>२</sup> । यति मात्र होइन यो प्रासाद पृथ्वीबाट आकाशमाथि उठेको जस्तो देखिन्थ्यो । यस्तो प्रकारको अनौठो घर सुंसुमार नगरमा अरु कसाँको थिएन<sup>३</sup> ।

- 
१. म. नि. अ. क. III. पृ. २२४: बोधिराजकुमारसुत्तवण्णना; धर्म. प. अ. क. पृ. १२३: उदेनवत्थु, अत्तर्वर्ग; जा. अ. क. III.-पृ. १०६: वेनसार्ख (वैनसार्ख) जातक, नं. ३५३.
  २. म. नि. अ. क. III. पृ. २२१: बोधिराजकुमारसुत्तवण्णना ।
  ३. धर्म. प. अ. क. पृ. ५०७: बोधिराजकुमारवत्थु, अत्तर्वर्ग ।

यस्तो धेरं तथारं भएपछि बोधि राजकुमारले “यो धरं बनाउने कालीगडको अंगभंग गर्दिनुपछं नव्र यसले यस्तो धरं अन्त पनि बनाइदियो भने यस प्रासादको महत्वं रहने छैन” भन्ने सोची कालीगडको अंगभंग गर्ने वा मान्ने कुरा उनका विश्वासी प्रियसाथि सञ्जिका पुत्रलाई सुनाए । उनले यो कुरा कालीगडलाई सूचित गरे । यो कुरा सुनी गरूडाकारको विमान बनाई कालीगड भागेर गयो भन्ने कुरा धन्म. प. अ. क. पृ. ५०७ बोधिराजकुमारवत्थुले उल्लेख गरेको छ ।

जा. अ. क. III. पृ. १०६: वेनसाख वा धोनसाख जातकटु-  
कथाले चाहि कालीगडका आँखा निकिदिए भनी उल्लेख गरेको छ ।  
यंही कुरा भिक्षुहरूका बीचमा चलेपछि भगवान्‌ले “भिक्षुहो ! अहिले  
आँख यिनले यस्तो गरेका होइनन् अधि पनि यिनले धेरं राजाहरूका  
आँखाहरू निकिदिएका थिए” भन्नुहोदै उपरोक्त जातकका कुरा बताउनु  
भएको हो भनी वेनसाख जातकटुकथाले उल्लेख गरेको छ ।

त्यस समयमा भगवान् भगव देशाङ्को सुंसुमारगिरि नगरको  
भेषकढा बनमा बसिरहनु भएको थियो । बोधि राजकुमारको  
‘कोक्नद’ प्रासाद पनि भरखरं तथारं भएको थियो । अनि उनले सोचे  
भगवान्‌लाई सर्वप्रथम त्यस प्रासादमा निम्त्याई भोजन गराउन पन्यो ।  
यति सोची उनले भगवान्‌लाई निम्त्याए । त्यसबाटतसम्म बोधि  
राजकुमारले कुनै सन्तान पाएका थिएनन् । अनि उनको सन्तान यस्तो  
स्माग्यो—“यदि मैले सन्तान पाउनेछु भने भगवान्‌ले मैले बिछधाएको

कपडामाथिबाट जानुहुने छ ।” यति मनमा चिताई उनले भगवान् आउनुहुने बाटोमा सेतो कपडा बिछुधाउन लगाए<sup>१</sup> ।

भगवान् त्यस कपडामाथिबाट जानु भएन । आमन्द स्थविर-छाई संकेत दिई सो कपडा झिक्कन लगाउनु भयो । जुन कुरा अगाडि अनुदित सूत्रमा पनि उल्लेख भएको छ ।

भगवान् सहित भिक्षुसङ्घलाई भोजन गराइसकेपछि भगवान्को उपदेश सुनी बोधि राजकुमारले उपासकत्व ग्रहण गरे ।

जब बोधि राजकुमारले बिछाइएको कपडामाथिबाट भगवान् जानु नभएको कारण सोधे तब भगवान्ले बोधि राजकुमारले मनमा चिताएको कुरा सुनाउनु भयो र उनले सन्तान पाउन नसक्ने कारणहरू पनि बताउनु भयो<sup>२</sup> । यस सन्दर्भमा भगवान्ले “अत्तानब्दे पियं जठ्ठा रक्खेय तं सुरक्षितं<sup>३</sup>” भन्ने धम्मपदको गाथा पनि बताउनु भयो ।

अरू कुराहरू अगाडिका सूत्रहरूले प्रष्ट गरेका छन् ।

x

x

x

१. म. नि. अ. क. III. पृ. २२२: बोधिराजकुमार सुत्तवण्णना; धम्म. प. अ. क. पृ. ५०८: बोधिराजकुमारवत्थु ।
२. धम्म. प. अ. क. पृ. ५०८.
३. धम्म. प. गा. नं. १५७.

## विभिन्न बोधि नामहरू

- (१) बोधि राजकुमार—यो बोधि राजकुमार जा. अ. क. IV. पृ. ६० मा उल्लिखित चुल्लबोधिजातक नं. ४४३ मा आएका बोधिसत्त्व हुन् । यो जातक लेखकको जा. सं. भा-३, पृ. १२५ मा अनुवाद भएको छ ।
- (२) बोधि राजकुमार—यो चाहिं जा. अ. क. VI. पृ. ६६, नं. ५२८ मा उल्लिखित महाबोधि जातकमा आएका बोधिकुमार हुन् ।
- (३) बोधि राजकुमार—यो चाहिं कौशम्बीका राजा उद्देनका छोरा हुन् । यिनकी आमा वासुदेवता महारानी हुन् । यिनके कुरा यहाँ उल्लेख गरिएको छ ।
- (४) बोधि राजकुमारसुत्त—यो सूत्र म. नि. II. पृ. ३१८, अ. क. III. पृ. २२१ मा उल्लेख भएको छ ।
- (५) बोधि राजकुमारवत्थु—यो कथा चाहिं धर्म. प. अ. क. पृ. ५०७ अत्तवग्गमा उल्लेख भएको छ ।
- (६) बोधिराजकुमारवत्थु—यो कथा चाहिं चुल्ल. व. पा. पृ. ११६ खुद्वकवत्थु खन्धकमा उल्लेख भएको छ ।
- (७) बोधिवग्ग—यो चाहिं उदानपालिको पहिलो वर्ग हो ।

- (५) बोधिवन्दनाचरण—यो चाहिं थेर अपदानपालिको ३८ सौं वर्ग हो ।
- (६) बोधिपक्षियचरण—यो वर्ग सं. नि. IV. पृ. २०४ इन्द्रिय-संयुतं मा उल्लेख भएको पाइन्छ ।
- (७) बोधिवन्दकथेर अपदानं—यो अपदान अप. दा. पा. I. पृ. ३६२ मा उल्लेख भएको छ ।
- (८) बोधिसमज्जकथेर अपदानं—यो अपदान अप. दा. पा. II. पृ. १०१ मा उल्लेख भएको छ ।
- (९) बोधिसिञ्चकथेर अपदानं—यो अपदान अप. दा. पा. I. पृ. १५४ मा उल्लेख भएको छ ।
- (१०) बोधिउष्टुकथेर अपदानं—यो अपदान अप. दा. पा. I. पृ. २३१ मा उल्लेख भएको छ ।
- (११) बोधिघर दायकथेर अपदानं—यो अपदान अप. दा. पा. II. पृ. ३० मा उल्लेख भएको छ ।
- (१२) बोधिरुक्ष—बीधिरुक्ष भनी बोधिवृक्षताई भनिएको हो । बोधिवृक्ष भनेको पीपलकी रुख ही । पीपलको रुखमनी बसी भगवान्‌ले बुद्धत्व प्राप्त गर्नुभएकी हुनाले यसलाई पालिसाहित्यले ‘बोधिरुक्ष’ भनेको हो । त्यससंले महापदान सूत्र दी. नि. II. पृ. ३३ मा ‘बोधिरुक्ष’ भनी उल्लेख भएको हो ।
- (१३) बोधियेरी—यी येरीको नाम येरी. गा. अ. क. पृ. २०० मा

इसिदासीथेरीको अट्टकथामा उल्लेख भएको छ । यी थेरीले इसिदासी थेरीसँग छलफल गरेकी थिइन् ।

- (१७) (पठम) बोधिसुत्तं—यो सूत्र उदानपालि पृ. ६३ मा समुल्लेख भएको छ ।

यस सूत्रमा बुद्धत्व प्राप्त गरिसक्नुभएपछि भगवान्‌ले पहिलो हप्तामित्र प्रतित्यसमुत्पादलाई अनुलोम गरिरहनुभएको कुरा छ ।

- (१८) (दुतिय) बोधिसुत्तं—यो सूत्र पनि उदा. पा. पृ. ६४ मा उल्लेख भएको छ ।

यस सूत्रमा बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि दोश्रो हप्तामा प्रतित्यसमुत्पादलाई प्रतिलोम गरिरहनुभएको कुरा छ ।

- (१९) (ततिय) बोधिसुत्तं—यो सूत्रं पनि उदा. पा. पृ. ६४ मा उल्लेख भएको छ ।

यसं सूत्रमा बुद्धत्व प्राप्त गरिसकेपछि भगवान्‌ले प्रतित्यसमुत्पादलाई अनुलोमे रे प्रतिलोम गरेकी कुरा छ ।

x

x

x

**मृड सूत्र —**

## १-बोधि राजकुमारको निम्तो

(बोधिराजकुमारसुत्त<sup>१</sup>)

यस्तो मैले सुनें—

एक समय भगवान् भगा (देश) को सुंसुमारगिरि भेसकळा मृगदायमा बस्तुभएको थियो । त्यस समय बोधि<sup>२</sup> राजकुमारको कोकनद<sup>३</sup> भन्ने प्रासाद भरखरै तयार भएको थियो । त्यसमा कुनै अथमण वा ब्राह्मण अथवा कुनै मानिस बसेको थिएन ।

१. म. नि. II. पृ. ३१८; अ. क. III. पृ. २२१.

२. यी बोधि राजकुमार कौशम्बी देशका राजा उदेन (उदयन) की बासुलदत्ताको तरफबाट भएका छोरा हुन् । D. D. P. II.

पृ. ३१६.

३. 'कोकनद' भनेको कमलको फूल हो । सो प्रासादमा कमलका फूलहरू झण्डघाइएको जस्तो बुट्टा बनाएको हुँदा 'कोकनद' प्रासाद भनिएको हो भनी म. नि. अ. क. III. पृ. २२१ ले उल्लेख गरेको छ ।

अनि बोधि राजकुमारले सञ्जिकापुत्र माणवलाई बोलाए—

“हे सौम्य सञ्जिकापुत्र ! तिमी यता आऊ र जहाँ भगवान् हुनुहुन्छ त्यहाँ जाऊ । त्यहाँ गएर मेरो बचनले भगवान्को पाउमा शीरले बन्दना गर । अल्पाबाध, अल्पातङ्क, लहुट्टान बल तथा कुशल विहारको बारेमा पनि सोध र—‘भन्ते ! बोधि राजकुमार भगवान्को पाउमा शीरले बन्दना गर्छन् अल्पाबाध...तथा कुशल विहारको बारेमा पनि सोध्छन् ।’ यस्तो पनि भन—‘भन्ते ! भोलिको निमित्त भगवान्ले भिक्षुसङ्ख सहित बोधि राजकुमारको भोजन स्वीकार्नुहोस् ।’”

“भन्ते ! हवस्” भनी बोधि राजकुमारलाई जवाफ दिई सञ्जिकापुत्र माणव जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्सँग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा बसे । एक छेउमा बसेका सञ्जिकापुत्र माणवले भगवान्लाई यस्तो विन्तिगरे—

“भन्ते ! बोधि राजकुमार भगवान्को पाउमा शीरले बन्दना गर्छन् । अल्पाबाध... र कुशल विहारको बारेमा पनि सोध्छन् । यस्तो पनि भन्तन्—‘भोलिको निमित्त बोधि राजकुमारको भोजन भिक्षु-सङ्खका साथ तपाइँ गौतमले स्वीकार्नुहोस् ।’ भगवान्ले तूणीभावद्वारा स्वीकार्नुभयो ।

अनि भगवान्ले स्वीकार्नु भएको कुरा बुझी सञ्जिकापुत्र माणव आसनबाट उठी जहाँ बोधि राजकुमार थिए त्यहाँ गए । त्यहाँ पुरोपछि बोधि राजकुमारलाई यस्तो भने—

“तपाइँको बचनले भगवान्‌लाई मैले...भनें। अमग्रा गौतमले स्वीकार पनि गर्नुभयो।”

अनि बोधि राजकुमारले त्यो रात बितेपछि आफ्नो निवासमा प्रणीत खाद्य-भोज्य तथार पार्न लगाई कोकनद् प्रासादको भन्याङ्को अन्तसम्म सेतो कपडा ओल्छाउन लगाए। अनि सञ्जिकापुत्र माणव-लाई बोलाए—“हे सौम्य सञ्जिकापुत्र ! तिमी यता आऊ र जहाँ भगवान् हुनुहुन्छ त्यहाँ जाऊ। त्यहाँ गएर भगवान्‌लाई समयको सूचना देऊ—‘भन्ते ! समय भयो भोजन तथार छ’।” “भन्ते ! हवस्” भनी सञ्जिकापुत्र माणव बोधि राजकुमारलाई जवाफ दिई जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए। त्यहाँ पुगेपछि भगवान्‌लाई समयको सूचना दिए—

“भो गौतम ! समय भयो भोजन तथार छ।”

अनि पूर्वाह्नि समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी भगवान् जहाँ बोधि राजकुमारको निवासस्थानहो त्यहाँ जानुभयो। त्यसबबत बोधि राजकुमार दैलो बाहिर भगवान्‌को प्रतीक्षामा उभिइरहेका थिए। बोधि राजकुमारले टाढैबाट भगवान् आइरहनु भएको देखे। देखेपछि अधिलितर गई भगवान्‌लाई अभिवादन गरी जहाँ कोकनद् प्रासाद हो त्यहाँ लगे। अनि भगवान् भन्याङ्कनिर उभिइरहनु भयो। अनि बोधि राजकुमारले भगवान्‌लाई यस्तो विन्तिगरे—

“भन्ते ! कपडामाथि टेक्नुहोस्, भन्ते ! कपडामाथि टेक्नुहोस्। जो मेरो निमित्त धेरै दिनसम्मको लागि हितसुख हुनेछ।”

यस्तो भन्दा भगवान् चुपलाग्नुभयोः । अनि बोधि राज-  
कुमारले दोथो पटक पनि तेथो पटक पनि विन्तिगरे ।

अनि भगवान्मे आयुष्मान् आनन्दङ्गाई हेन्तुभयो । अनि  
आयुष्मान् आनन्दले बोधि राजकुमारलाई यस्तो भन्नुभयो—

“राजकुमार ! कपडा मिक्नुहोस् । भगवान् कपडामा टेक्नु हुने  
छैन । भगवान् पछि आउने भिक्षुहरू प्रति अनुकम्पा राख्नुहुन्छै ।

अनि बोधि राजकुमारले कपडा हटाउन लगाई कोकनद-  
प्रासादमाथि आसन बिठ्ठाउन लगाए । भगवान् पनि कोकनद प्रासाद-  
माथि जानुभई बिठ्ठाइराखेको आसनमा भिक्षुसङ्घका साथ बस्नुभयो ।  
अनि बोधि राजकुमारले बुद्ध सहित भिक्षुसङ्घलाई आफ्ने हातले प्रणीत  
खाद्य-भोज्य अर्पित गरे । भोजन गरिसकेपछि भगवान्मे पात्रबाट हात  
हटाइसकेपछि बोधि राजकुमार एउटा होचो आसनलिई एक छेउमा  
बसे । एक छेउमा बसेका बोधि राजकुमारले भगवान्लाई यस्तो  
विन्तिगरे—

१. त्यसबखत भगवान्मे ‘राजकुमारले किन यसरी सत्कार गरेका  
होलान् ?’ भनी विचार गरी हेन्तुभयो । अनि वहाँले पुत्रलाभको  
निमित्त हो भन्ने कुरा बुझ्नुभयो । ती राजकुमारको भने सन्तान  
थिएन । ‘बुद्ध प्रति प्रार्थना गरेमा सन्तान पाउन सकौला’ भन्ने  
विश्वासले उनले यस्तो गरेका हुन् । उनले यो पनि चिताएका

यिए के यदि मैले सन्तान पाउनेछु भने भगवान् कपडामाथिबाट जानु हुनेछ नव जानुहुने छैन । यस्तो विचार गरेर उनले कपडा बछाउन लगाएका हुन् । अनि उनले सन्तान पाउन सक्छन् कि भनी हेर्नुहुँदा उनले अधि च्याखुराका बच्चाहरू मारेर खाएको हुनाले सन्तान पाउन सक्ने छैनन् भन्ने कुरा देखुभयो । यति मात्र होइन कपडामा जाँदा उनको मनमा ‘मैले बुद्धमा प्रर्थना गरे अनुसार बुद्ध कपडामा जानुभयो अब मैले सन्तान पाउनेछु’ भन्ने कुरा सफल नभएपछि उनको मन खिन्न हुनेछ । यति मनमा राखेर बिछाइराखेको कपडामाथिबाट जाँदा सन्तान लाभ भएमा खुशी हुने र लाभ नभएमा बेखुश हुने छन् । यसबाट भविष्यमा भिक्षुहरूमाथि नचाहिंदो अपवाद हुन सक्नेछ भन्ने आदि कारणहरूलाई देखुभई वहाँ कपडामा जान नचाहनु भई चुपलागेर उभिइरहनु भएको हो भनी म. नि. अ. क. III. पृ. २२१-२२: बोधिराजकुमारसुत्त-वण्णनाले उल्लेख गरेको छ । यसै कारणलाई लिएर वहाँले पछि बिछाइएको कपडामा नटेक्नू भन्ने नियम बनाउनु भयो भन्ने कुरा पनि उहीं उल्लेख भएको छ ।

२. माथिको पादटिप्पणीमा उल्लेख भएका कारणहरू मध्येमा तल्लो कारणलाई दृष्टिगत गरी यहाँ यसो भन्नु भएको हो भनी म. नि. अ. क. III. पृ. २२२ ले उल्लेख गरेको छ ।

“भन्ते ! मलाई यस्तो लाग्छ कि सुखले सुख पाइँदैन बल्की दुःखले नं सुख पाइन्छ ।”

### बोधिसत्त्व चर्या

“राजकुमार ! सम्बुद्ध हुनुभन्दा अगाडि बोधिसत्त्व छँदा मलाई यनि यस्तो लागेको थियो—‘सुखले सुख पाइँदैन बल्की दुःखले नं सुख पाइन्छ ।’ राजकुमार ! अनि पछि तनेरी छँदा छँदै, कालो केश छँदा छँदै, भद्र यौवनको अवस्थामै, आयुको प्रथम चरणमै, अमा बाबुको इच्छा विना उनीहरूलाई रुवाउँदा रुवाउँदै केश दाही छचौर गरी तथा काषायबस्त्र धारण गरी घरबार छाडी म प्रवर्जित भएँ ।

### आलार कालामकहाँ

“सो म प्रवर्जित भई किकुशल गवेशी भई अनुत्तर शान्तिपदको गवेषण गर्दै जहाँ आळार कालाम थिए त्यहाँ गएँ । त्यहाँ पुगेपछि आलार कालामलाई यस्तो भनें—‘आवुसो कालाम ! म यो धर्मविनयमा

१. किन राजकुमारले यस्तो भनेका होलान् भन्ने बारेमा म. नि. अ. क. III. पृ. २२२: बोधिराजकुमारसुत्तवण्णनाले यस्तो उल्लेख गरेको छ—‘काम सुखमा अल्जी बसेर बुद्धले सम्यक्बुद्धत्व पाउनु भएको होइन बल्की त्याग गरेर पाउनु भएको हो । अतः म पनि शास्त्रासँग समान विचार राख्ने हुनुपन्थ्यो ।’

ब्रह्मचर्यवास गर्न चाहन्छु ।’ त्यसोभन्दा आलार काळामले मलाई यस्तो भने—‘बस आयुष्मान् ! यो धर्म त्यस्तो छ जहाँ विज्ञपुरुष चाँडै नै आफ्नो आचार्यको धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्नसकछ ।’ राजकुमार ! अनि मैले चाँडै नै त्यो (उनको) धर्म अध्ययन गरें । उनले ओठ चलाउने वित्तिकै परस्पर कुराकानी गर्ने वित्तिकै ‘त्यो ज्ञान जाने, त्यसमा स्थिर भएँ, बुझेँ र देखेँ’ भनी मैले पनि अरूपले पनि ज्ञापन गन्थ्यों । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘आलार कालामले यो धर्म न केवल श्रद्धाले मात्र साक्षात्कार गरी बसेकोहै भनी भन्दछन् । अवश्य पनि यो धर्म जानी बुझी आलाद कालाम बसेका होलान् ।’

“राजकुमार ! अनि म जहाँ आलार कालाम थिए त्यहाँ गएँ । त्यहाँ गएर आलार कालामलाई यस्तो भने—‘आवुसो कालाम ! कतिसम्ममा यस धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेको भनी भन्तुहन्तु ?’ राजकुमार ! यस्तोभन्दा आलार कालामले आकिञ्चन्यायतन सम्बन्धी कुरा बताए । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘आलार कालाममा मात्र श्रद्धा भएको होइन ममा पनि श्रद्धा छ । आलार कालाममा मात्र वीर्य भएको होइन ममा पनि

१. थेरीगाथा अटुकथाको निदानकथाले (पृ. २) बोधिसत्त्व राजगृह-बाट भगवस्साराममा गई त्यहाँ उनको धर्म अध्ययन गरी त्यसपछि आलार कालामकहाँ जानुभएको थियो भनी उल्लेख गरेको छ ।

बीर्यं छ । आलार कालाममा मात्र स्मृतिः...समाधिः...र प्रज्ञा भएको होइन ममा पनि स्मृतिः...समाधिः...र प्रज्ञा छ । अतः जुन धर्म आलार कालामले स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेकोछु भनी भन्दछन् त्यस धर्मलाई मैले पनि साक्षात्कार गर्नको निमित्त कोशिस गर्नुपन्थ्यो ।' राजकुमार ! अनि चिरकाल नवित्वे चाँडे नै त्यस धर्मलाई अभिज्ञाद्वारा साक्षात्कार गरी बसें । राजकुमार ! अनि म जहाँ आलार कालाम थिए त्यहाँ गएँ । त्यहाँ गएर आलार कालामलाई अस्तो भनें—‘आवुसो कालाम ! यत्तिकैले यो धर्मलाई स्वयं अभिज्ञा-द्वारा साक्षात्कार गरी बसेको छु भनी भन्नुहुन्छ ?'

‘आवुसो ! हो । यत्तिकैले यो धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेको हुँ भनी भन्दछु ।'

‘आवुसो ! यत्तिकैले म पनि यो धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेको छु ।'

‘आवुसो ! हाम्रो निमित्त यो लाभ हो र सुलाभ हो ! आवुसो ! जो कि तिमी जस्ता सबैह्यचारीलाई देखनपाथ्यो । जुन धर्म स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी म बताउँछु त्यो धर्म स्वयं अभिज्ञा-द्वारा साक्षात्कार गरी तिमी पनि बसेकाछौ । जुन धर्म स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी तिमी बसेकाछौ त्यो धर्म मैले पनि स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बताएकोछु । यसरी जुन धर्म म जान्दछु त्यो धर्म तिमी पनि जान्दछौ । अतः जुन धर्म तिमी जान्दछौ त्यो धर्म म पनि जान्दछु । जस्तो म छु त्यस्तै तिमी छौ । जस्तो तिमी छौ त्यस्तै

म छु । आवुसो ! अब आऊ, हामी दुबै मिली यो शिष्यमण्डलको (गण) हेरचाह गरौं ।' राजकुमार ! यसरी आलार कालाम भेरा आचार्य भएर पनि आफनो शिष्य भएको मलाई आफू समान राखे र भेरो ठूलो पूजा र सम्मान पनि गरे । राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—'यो धर्मले निवेदमा, विरागमा, निरोधमा, उपशममा, अभिज्ञानमा, सम्बोधिमा र निर्वाणमा पुन्याउन सक्दैन । यसले त केवल आकिञ्चन्यायतन लोकमा मात्र पुन्याउने छ । राजकुमार ! अनि सो म त्यो धर्म अपर्याप्त ठानी त्यस धर्मबाट विरक्तिएर गएँ' ।

### उद्दक रामपुत्रकहाँ

"राजकुमार ! अनि म किंकुशल गवेशी भई अनुत्तर शान्ति-पदको खोजी गर्दै जहाँ उद्दक रामपुत्र यिए त्यहाँ गएँ । त्यहाँ पुगेपछि उद्दक रामपुत्रलाई यस्तो भनें—'आवुसो ! म यो धर्मविनयमा ब्रह्मचर्य-वास गर्न चाहन्दू ।' राजकुमार ! यस्तोभन्दा उद्दक रामपुत्रले मलाई यस्तो भने—'आयुष्मान ! बस । यो धर्म त्यस्तो छ जहाँ विज्ञपुरुष चाँडै न आफनो आचार्यको धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी

१ पं. सू. IV. पृ. ८१: बहुधातुकसुत्तवणनाले बोधिसत्त्वले आलार कालामकहाँ पञ्चाभिज्ञा र सप्त समापत्तिहरू प्राप्त गरी नैवसंज्ञाना-संज्ञायतन समाप्तिको परिकर्म सोधदा उनले 'म जान्दिन' भनी भनेपछि बोधिसत्त्व उद्दक रामपुत्रकहाँ गएका यिए भनी उल्लेख गरेको छ ।

बस्नसकछ ।' राजकुमार ! अनि मैले चाँडे ने त्यो (उनको) धर्म अध्ययन गरें । उनले ओठ चलाउने वित्तिके परस्पर कुराकानी गर्ने वित्तिके 'त्यो ज्ञान जानें, त्यसमा स्थिर भएं, बुझें र देखें' भनी मैले पनि अरुले पनि ज्ञापन गर्न्थौं । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—'रामले यो धर्म न केवल अद्वाले मात्र साक्षात्कार गरी बसेको हुँ भनी भन्दछन् । अवश्य पनि यो धर्म जानी बुझी राम बसेका होलान् ।'

"राजकुमार ! अनि म जहाँ उद्दक रामपुत्र थिए त्यहाँ गएँ । त्यहाँ पुगेर उद्दक रामपुत्रलाई यस्तो भनें—'आवुसो ! कतिसम्ममा यस धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेको भनी भन्तु-हुन्छ ?' राजकुमार ! यस्तोभन्दा उद्दक रामपुत्रले नैवसंज्ञानासंज्ञा-यतनको सम्बन्धमा कुरा बताए । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—'राममा मात्र अद्वा भएको होइन ममा पनि अद्वा छ । राममा मात्र वीर्य भएको होइन ममा पनि वीर्य छ । राममा मात्र स्मृति...समाधि...र प्रज्ञा छ । अतः जुन धर्म रामले स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेकोछु भनी भन्दछन् त्यस धर्मलाई म पनि साक्षात्कार गर्नको निमित्त कोशिस गर्नेछु ।' राजकुमार ! अनि चिरकाल नवितदे चाँडे ने त्यस धर्मलाई अभिज्ञाद्वारा साक्षात्कार गरी म बसें ।

"राजकुमार ! अनि जहाँ उद्दक रामपुत्र थिए त्यहाँ म गएँ । त्यहाँ पुगेर उद्दक रामपुत्रलाई यस्तो भनें—'आवुसो राम ! यत्तिकैले

यो धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेकोछु भनी भन्नुहुन्छ ?'

'आवुसो ! हो । यत्तिकले यो धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसेकोछु भनी भन्दछु ।'

'आवुसो ! यत्तिकले यो धर्मलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी म पनि बसेको छु ।'

'आवुसो ! हाम्रो निमित्त यो लाभ हो र सुलाभ हो ! आवुसो ! जो कि तिमी जस्ता सब्रह्मचारीलाई देख्नपायौँ । जुन धर्म स्वयं रामले अभिज्ञाद्वारा साक्षात्कार गरी बताउँछन् त्यो धर्म स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी तिमी पनि बसेकाछौ । जुन धर्म स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी तिमी बसेकाछौ त्यो धर्म स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी राम पनि बताउँछन् । यसरी जुन धर्म राम जान्दछन् त्यो धर्म तिमी पनि जान्दछौ । जुन धर्म तिमी जान्दछौ त्यो धर्म राम पनि जान्दछन् । जस्तो राम छन् त्यस्तै तिमीछौ । जस्तो तिमीछौ त्यस्तै राम छन् । आवुसो ! अब आऊ, यो शिष्यकाउन्नको (गण) हेरचाह तिमी गर ।' राजकुमार ! यसरी उहक रामपुत्रले सब्रह्मचारी भएको मलाई आचार्य स्थानमा राखे र ठूलो पूजा सम्मान पनि गरे । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—'यो धर्मले निर्विदमा, विरागमा, निरोधमा, उपशान्तमा, अभिज्ञानमा, सम्बोधिमा र निर्वाणमा पुन्याउन सक्दैन । यसले त केवल नैवसंज्ञानासंज्ञायतन

खोकमा मात्र पुन्याउने छ । राजकुमार ! अनि सो मत्यो धर्म अपर्याप्त ठानी त्यस धर्मबाट विरक्तिएर गएै ।

## उरुवेलमा

“राजकुमार ! अनि म किंकुशल गवेशी भई अनुत्तर शान्तपदको खोजीको निमित्त मगधदेशमा चारिका गर्दै क्रमशः जहाँ उरुवेलको सेनानी भन्ने गाउँ हो त्यहाँ गएै । त्यहाँ भैले एक रमणीय भूमिभाग देखें । जहाँ रमाइलो बनखण्ड थियो, निर्मल पानी बगिरहेको गहिरो नदी (नेरञ्जरा) र चारैंतिर रमणीय गोचर गाउँहरू थिए । राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘यो भूमिभाग रमणीय छ, निर्मल पानी बगिरहेको गहिरो नदी पनि छ र चारैंतिर रमणीय गोचर गाउँहरू पनि छन् । कुनै तपस्या गर्न चाहने कुलपुवलाई तपस्या गर्नको निमित्त यो स्थान असल छ ।’ राजकुमार ! अनि सो म ‘तपस्याको निमित्त यहीं असल छ’ भनी त्यहीं बसें । राजकुमार ! अनि त्यसबेला पहिले नमुनेका तीनवटा उपमाहरू भेरो मनमा आए—

१. उद्क रामपुत्रकहाँ गई बोधिसत्त्वले आफूले प्राप्त गरेका धर्महरूसँग तुलना गर्दै उनीसँग नैवसंज्ञानासंज्ञायतनको परिकर्म विषयमा प्रश्न गर्नुभयो र उनले दिएको उत्तरलाई चाँडै नै सिक्नु भएको थियो भनी परं. सू. IV. पृ. ८१: बहुधातुकसुत्तवण्णनाले उल्लेख गरेको छ ।

## पहिले नसुनेका उपमाहरू

१—“राजकुमार ! जस्तै पानीमा भिजेको र चीसो पानीमा फालिराखेका काठलाई कुनै पुरुषले अरणीघर्षणद्वारा त्यसबाट ‘आगो निकाल्छु’ भनी कोशिस गच्छो भने के उसले त्यसबाट आगो निकाल्न सक्ला ?”

“भन्ते ! सकदैन ।”

“किन नि ?”

“भन्ते ! त्यो काठ पानीमा पयाकिराखेको र चीसो छ । जति मेहनत गरे पनि त्यसको मेहनत खेर जानेछ र उ थाक्ने छ ।”

“राजकुमार ! त्यस्तै गरी जुन श्रमणब्रह्मणहरू कायले पनि चित्तले पनि कामविषयलाई नत्यागी कामविषयमा लिप्त भई बस्छन्; जो कामविषयको कामच्छन्द हो, कामस्नेह हो, काममूर्ढ हो, काम-पिपासा हो र कामपरिडाह हो ती पनि उनको भित्री मनबाट हटेका हुन्नन् शान्त भएका हुन्नन् । यदथपि उनीहरू पराक्रम (योगाभ्यास) गर्दै तीव्र, खरो, कटु र दुःखवेदना अनुभव गर्दैन् सहन गर्दैन् तथापि तिनीहरूले ज्ञानदर्शन अनुत्तर सम्बोधि प्राप्त गर्न सकदैनन् । त्यस्तो पराक्रम गरी तीव्र, खरो, कटु र दुःखवेदना अनुभव नगरे पनि उनीहरूले ज्ञानदर्शन अनुत्तर सम्बोधि प्राप्त गर्न सकदैनन् । राजकुमार ! यो पहिलो उपमा हो जो मेरो मनमा आएको थियो र जो मैले अधि सुनेको थिइन् ।

२—“राजकुमार ! अर्कों दोश्रो उपमा मेरो मनमा आयो जो मैले अधि सुनेको थिइन । राजकुमार ! जस्तै—पानीमा भिजेको र चीसो तर पानीबाट अलग स्थलमा प्याकिराखेको काठलाई कुनै पुरुषले अरणीघर्षणद्वारा त्यसबाट ‘आगो निकाल्छु’ भनी कोशिस गन्यो भने के उसले त्यसबाट आगो निकालन सकला ?”

“भन्ते ! सकदैन ।”

“किन नि ?”

“भन्ते ! त्यो काठ पानीबाट अलग स्थलमा रहेता पनि पानीमा भिजेको र चीसो भएको हुनाले आगो निकालन सकदैन । बहु त्यसको मेहमत खेर जानेछ र उ थाक्नेछ ।”

“राजकुमार ! त्यस्तै गरी जुन श्रमणब्राह्मणहरू काथले र चित्तले कामविषयलाई हटाई बस्छन् । तर जो उनीहरूको कामविषयको कामच्छन्द हो, कामस्तेह हो, काममूर्छा हो, कामपिपासा हो र कामपरिडाह हो ती भने भित्रबाट हटेका हुन्नन् शान्त भएका हुन्नन् । उनीहरू पराक्रम गर्दै तीज़,...दुःखवेदना अनुभव गर्दैन् । तर तिनीहरूले ज्ञानदर्शन अनुत्तर सम्बोधि प्राप्त गर्न सकदैनन् । त्यस्तो पराक्रम गरी तीज़,...दुःखवेदना अनुभव नगरे पनि उनीहरूले ज्ञानदर्शन अनुत्तर सम्बोधि प्राप्त गर्न सकदैनन् । राजकुमार ! यो दोश्रो उपमा हो जो मेरो मनमा आएको थियो र जो मैले अधि सुनेको थिइन ।

३—“राजकुमार ! अर्कों तेश्रो उपमा मेरो मनमा आयो जो मैले अधि सुनेको थिइन । राजकुमार ! जस्तै—सुकेको र मुरेको काठ पानी-

बाट अलग स्थलमा पयाकेको हुन्छ । अनि कुनै पुरुष आयी अरणीघर्षण-द्वारा त्यसबाट ‘आगो निकालछु’ भनी कोशिस गरेमा के उसले त्यसबाट ‘आगो निकालन सक्ता ?’

“भन्ते ! सक्छ ।”

“किन ति ?”

“भन्ते ! त्यो काठ सुकेको र क्षुरेंको छ । फेरि पानीबाट अलग स्थलमा फालेको छ ।”

“राजकुमार ! त्यस्तैगरी जुन श्रमणब्राह्मणहरू कायले र चित्तले कामविषयलाई हटाई बस्छन् तथा उनीहरूको कामविषयको कामच्छन्द हो, कामस्तेह हो, कामसूर्छा हो, कामपिपासा हो र कामपरिडाह हो ती पनि भित्रबाट (अज्ञत्त) हटेका हुन्छन् शान्त भएका हुन्छन् । उनी पराक्रम गर्दै तीव्र,...दुःखवेदना अनुभव गर्छन् । उनीहरू ज्ञानदर्शन अनुत्तर सम्बोधि प्राप्तिको निमित्त समर्थ हुन्छन् । त्यस्तो...तीव्र...दुःखवेदना अनुभव नगरेता पनि ज्ञानदर्शन अनुत्तर सम्बोधि प्राप्तिको निमित्त समर्थ हुन्छन् । राजकुमार ! यो तेश्रो उपमा हो जो मेरो मनमा आएको थियो र जो मैले अधि सुनेको थिइन । राजकुमार ! यी नै तीन उपमाहरू हुन् जो मैले अधि सुनेको थिइन ।

### दुष्करचर्या

“राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘किन म दैत बाँधी तालुमा जिझो पुन्याई चित्तले (=कुशल चित्तले) चित्तलाई

(=अकुशल चित्तलाई) निग्रह गरी पेली सन्तप्त नगरूँ ?' राजकुमार ! अनि मैले दाँत बाँधी तालुमा जिभ्रो पुन्याई चित्तले चित्तलाई निग्रह गर्दै पेल्दै सन्ताप गर्न थालैं । त्यस्तोगरी बस्दा मेरा दुबै काखीबाट पसिना निस्कन्थ्यो । राजकुमार ! जस्तै – कुनै बलबान् पुरुषले निर्बल पुरुषलाई टाउकोमा वा काँधमा समाती थिच्छ, पेत्छ र सन्तप्त पार्छ त्यस्तैगरी राजकुमार ! दाँत बाँधी तालुमा जिभ्रो पुन्याउंदा चित्तले चित्तलाई निग्रह गर्दा, पेल्दा र सन्तप्त गर्दा मेरा दुबै काखीबाट पसिना निस्कन्थ्यो । राजकुमार ! त्यसबखत मेरो वीर्य बलियो नै थियो र अलछी हुन्थ्यो, स्मृति थातमै थियो तर यो शरीरमा पीडा हुन्थ्यो र अशान्ति—सोही दुष्करचर्याको कटुताको कारणले गर्दा ।

### अप्राणक ध्यान

१—“राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘किन म अप्राणक (=श्वास रोक्ने=कुम्भक) ध्यान मात्र नगरूँ’ ! राजकुमार ! अनि मैले मुखबाट पनि नाकबाट पनि श्वास प्रश्वास थुनैं । राजकुमार ! अनि सो मैले मुखबाट र नाकबाट श्वास प्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज अधिक हुन्थ्यो । जस्तै कालीगढले बाँसको ढुङ्गो फुकदा आवाज आउने हो त्यस्तैगरी नाक र मुखबाट श्वास प्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज अधिक हुन्थ्यो । राजकुमार ! त्यसबखत मेरो वीर्य बलियो नै थियो र अलछी हुन्थ्यो, स्मृति थातमै थियो तर यो शरीरमा पीडा हुन्थ्यो अनि अशान्ति — सोही दुष्करचर्याको कटुताको कारणले गर्दा ।

२—“राजकुमार ! अनि सो मलाई यस्तो लाभ्यो—‘किन म अप्राणक ध्यान नै नगरू’।” राजकुमार ! अनि मैले मुख, नाक र कानबाट पनि श्वास प्रश्वास थुनें। राजकुमार ! अनि मुख-नाक-कान-बाट श्वास प्रश्वास थुन्दा अधिकतम वायु मेरो शीरमा थुप्रिन्थ्यो र हान्थ्यो। जस्तै—कुनै बलवान् पुरुषले धार भएको तरबारको टुप्पोले शीरमा घोच्ने हो त्यस्तंगरी...मेरो शीरमा अधिकतम वायु थुप्रिन्थ्यो र घोच्न्यो। राजकुमार ! त्यसबछत मेरो वीर्य बलियो नै थियो...तर यो शरीरमा पीडा हुन्थ्यो अनि अशान्ति—सोही दुष्करचर्चयाको कटुताको कारणले गर्दा।

३—“राजकुमार ! अनि सो मलाई यस्तो लाभ्यो—‘किन म अप्राणक ध्यान नै नगरू’।” राजकुमार ! अनि मैले मुख-नाक-कानबाट पनि श्वास प्रश्वास थुनें। राजकुमार ! मुख-नाक-कानबाट श्वास प्रश्वास थुन्दा मलाई अधिकतम टाउको दुख्न थाल्यो। जस्तै—कुनै बलवान् पुरुषले बलियो ढोरीले टाउकोमा बेसरी बेरिदिन्ठ त्यस्तंगरी मलाई...अधिकतम टाउको दुख्नथाल्यो। राजकुमार ! त्यसबछत मेरो वीर्य बलियो नै थियो...तर यो शरीरमा पीडा हुन्थ्यो अनि अशान्ति—सोही दुष्करचर्चयाको कटुताको कारणले गर्दा।

४—“राजकुमार ! अनि सो मलाई यस्तो लाभ्यो—‘किन म अप्राणक ध्यान नै नगरू’।” राजकुमार ! अनि मैले मुख-नाक-कानबाट श्वास प्रश्वास थुनें। राजकुमार ! अनि सो मलाई—मुख-नाक-कानबाट श्वास प्रश्वास थुन्दा अधिकतम वायुले पेटमा शोला हान्थ्यो। जस्तै—कुनै

सिपालु गोघातक वा उसको अन्तेवासिकले धार भएको चूपीले पेट काट्छ त्यस्तंगरी...पेटमा शोला हान्थ्यो । राजकुमार ! त्यसबखत मेरो बीर्य बलियो नै थियो...तर यो शरीरमा पीडा हुन्थ्यो अनि अशान्ति—सोही दुष्करचर्याको कटुताको कारणले गर्दा ।

५—“राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘किन म अप्राणक ध्यान नै नगरू’ । राजकुमार ! अनि मैले मुख-नाक-कानबाट श्वास प्रश्वास थुनें । राजकुमार ! अनि सो मलाई—मुख-कान-नाकबाट श्वास प्रश्वास थुन्दा अधिकतम शरीरमा डाह हुन्थ्यो । राजकुमार ! जस्तै—बुइजना बलयान् पुरुषहरूले दुर्बल पुरुषलाई हातखुट्टा समाती भुङ्ग्रोमा वल्टाई पल्टाई पिल्स्याउँछन् त्यस्तंगरी मैले मुख-नाक-कानबाट श्वास प्रश्वास थुन्दा अधिकतम शरीरमा डाह हुन्थ्यो । राजकुमार ! त्यसबखत मेरो बीर्य बलियो नै थियो...तर यो शरीरमा पीडा हुन्थ्यो अनि अशान्ति—सोही दुष्करचर्याको कटुताको कारणले गर्दा । राजकुमार ! अनि मलाई देवताहरूले देखो यस्तो भने—‘अमणगौतम मृत्युभयो’ ।’ कुनै देवताहरूले यस्तो भने—‘अमणगौतम मरेको होइन

१. देवताहरूले यस्तो किन भनेका होलान् भन्ने विषयमा पप. सू. II.

पृ. २४१: महासच्चकसुत्तवण्णनाले यस्तो उल्लेख गरेको छ—‘बोधिसत्त्व चंक्रमण गर्न स्थानको अन्त तिर बास गर्न देवताहरू थिए । त्यसबखत बोधिसत्त्वको शरीरमा अत्यधिक डाह भएको थियो । चंक्रमण स्थलमा बस्दाबस्दै वहाँ लङ्घनुभयो । त्यसैले पी देवताहरूले यस्तो भनेका हुन् ।’

किन्तु मर्न लागिरहेको हो ।’ कुनै देवताहरूले यस्तो भने—‘श्रमणगौतम न मरे न मर्दैछन् किन्तु श्रमणगौतम अरहन्त हुन् । अरहन्तहरूको बस्ने स्वभाव नै यस्तै हुन्छ ।’

### अल्पाहारता

“राजकुमार ! सो मलाई यस्तो लाग्यो—‘किन म सबै आहारहरू त्याग्ने मार्ग न अपनाऊँ ।’ राजकुमार ! अनि मकहाँ आई देवताहरूले यस्तो भने—‘मारिष ! सबै आहारहरू त्याग्ने मार्गतिर तपाइँ न लाग्नुहोस् । मारिष ! यदि सबै आहारहरू त्याग्ने मार्गमा तपाइँ लाग्नुहुन्छ भने हामी रोमकूपबाट दिव्यओज (Vitality, प्राण शक्ति) हालिदिने छौं । त्यसले तपाइँको यापन हुनेछ ।’ राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘यदि म कुनै आहार ग्रहण गर्दिन भनूँ भने यी देवताहरूले मेरो रोमकूपबाट दिव्यओज हालिदिने छन् । त्यसबाट मेरो यापन हुनेछ । यो मेरो निमित्त झूठो हुनेछ ।’ राजकुमार ! अनि मैले ती देवताहरूलाई भइहाल्यो यसो नगर भनी भनें ।

१—“राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘त्यसोभए किन म अलि अलि आहार ग्रहण नगरूँ । जस्तै—एक एक अङ्गुली मुगीको रस, गहजातिको रस (कुलतथयूसं), केराउ कोसाको रस (कलाययूसं) अथवा मटर जातिको रस (हरेणुकयूसं) ।’ राजकुमार ! अनि मैले अलि अलि आहार ग्रहण गर्न थालें । जस्तै—एक एक अङ्गुली मुगीको रस...अथवा मटर जातिको रस । राजकुमार ! त्यसरी अलि

अलि आहार ग्रहण गर्दा अँजुली अँजुली मुगीको रस...अथवा मटर जातिको रस ग्रहण गर्दा मेरो शरीर अन्तिम सिमाना पार गरी अत्यन्त दुब्लो भयो । जस्तै—असी वर्षको बुढोको शरीरको अथवा कालवृक्षको जोर्नी गाँठो झें मेरो शरीरको अंगप्रत्यंग हुनथाल्यो—सोही अल्पाहारता-को कारणले गर्दा । जस्तै—उँटको पैताला हो त्यस्तै मेरो आनिसद (=मलहार) गहिरो थियो—सोही अल्पाहारताको कारणले गर्दा । जस्तै—डोरी बाटिएको हो त्यस्तै मेरो पिठ्यौंका हाडहरू माथि तल देखिन्थे—सोही अल्पाहारताको कारणले गर्दा । जस्तै—अतिजीर्ण भएको घरका दलिनहरू हल्लिएका हुन्छन् त्यस्तै मेरा करड्हरू हल्लिन्थे—सोही अल्पाहारताको कारणले गर्दा । जस्तै—“हिरो पानी भएको कुवामा ताराहरूको छाया धेरै गहिरो देखिन्छ त्यस्तै मेरा आँखाका ताराहरू गहिरा देखिन्थे—सोही अल्पाहारताको कारणले गर्दा । जस्तै—हरीयो तित्ककलाबु (लौका विशेष) काटी घाम र बतासमा राख्दा चाउरिन्छ त्यस्तै मेरो टाउकोको छाला चाउरिएको थियो—सोही अल्पाहारताको कारणले गर्दा ।

२—“राजकुमार ! सो मैले पेटको छाला सुम्मुम्याउँदा पिठ्यौंको हाड ने छुन्ये । पिठ्यौंको हाड सुम्मुम्याउँदा पेटको छाला नै छुन्ये । राजकुमार ! मेरो पेटको छाला पिठ्यौंको हाडमा टाँसिएको हुन्थ्यो—सोही अल्पाहारताको कारणले गर्दा ।

३—“राजकुमार ! सो म ज्ञाडा वा पिसाव गर्दूभन्दा उहों घोष्टोपरी लड्थ्ये—सोही अल्पाहारताको कारणले गर्दा ।

४—“राजकुमार ! सो मैले यही शरीरलाई अश्वासन दिवं हातले शरीर सुम्मुम्याउंदा कुहिसकेका रोमहरू शरीरबाट झर्दये—सोही अल्पाहारताको कारणले गर्दा ।

५—“राजकुमार ! मलाई देखेर माणिसहरू यस्तो भन्दये—‘श्रमण गौतम कालो छ, श्रमण गौतम हरीयो छ ।’ केही मानिसहरू यस्तो भन्दये—‘श्रमण गौतम कालो छैन, श्रमण गौतम हरीयो छ ।’ केही मानिसहरू यस्तो भन्दये—‘श्रमण गौतम न कालो छ न हरीयो; श्रमण गौतम भंगुर माछाको (=कालो पनि हरीयो पनि नभएको) छाला जस्तो छ ।’ राजकुमार ! त्यति रास्तो परिशुद्ध उज्यालो मेरो छवियर्ण कुरुप भएको थियो— सोही अल्पाहारताको कारणले गर्दा ।

### यसले सम्बोधि प्राप्त गर्न सकिन्न

“राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘अतीत समयमा उपक्रम गर्ने (तपस्या गर्ने) जुन श्रमणब्राह्मणहरूले तीव्र, खरो, कटु, दुःखवेदना अनुभव गरे त्योभन्दा यही नै उत्कृष्ट छ, योभन्दा बढी छैन । अनागत समयमा उपक्रम गर्ने जुन श्रमणब्राह्मणहरूले तीव्र, खरो, कटु, दुःखवेदना अनुभव गर्नेछन् त्योभन्दा यही नै उत्कृष्ट छ, योभन्दा बढी हुने छैन । वर्तमान समयमा उपक्रम गर्ने जुन श्रमणब्राह्मणहरू तीव्र, खरो, कटु, दुःखवेदना अनुभव गर्नेन् त्योभन्दा यही नै उत्कृष्ट छ, योभन्दा बढी छैन । यो कटु दुष्करचर्चाद्वारा उत्तरीय मनुष्यधर्म र आर्यज्ञान विशेषतालाई प्राप्त गर्न सकिने छैन । सम्बोधिको निमित्त अर्को मार्ग छ के ?’

## बालक कालको सम्झना०

“राजकुमार ! सो मलाई यस्तो लाग्यो—‘मलाई आहाल कि ऐरा पिता हलो जोतिरहँदा म जमुनाको शीतल छायामा बसी काम-विषयबाट निवृत्त भई, अकुशलबाट निवृत्त भई, वितर्क विचार एकान्तबास (=ध्यान) बाट उत्पन्न प्रीतिसुख भएको प्रथम ध्यानमा बसेको कुरा । शायद यसे मार्गद्वारा बोधिलाभ हुन सक्ला कि ।’ राजकुमार ! अनि सो मलाई स्मरणको साथसाथै ज्ञानभयो—‘यही बोधिमार्ग हो ।’ राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘के त जुन सुख कामविषयबाट रहित छ, अकुशलबाट रहित छ, त्यस्तो सुखबाट म डराउँछु त ?’ राजकुमार ! अनि केरि मलाई यस्तो लाग्यो—‘म त्यस्तो सुखबाट डराउँदिन ।’

Dhamma.Digital

## सम्बोधि लाभ

“राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘यस्तो पराकाष्ठामा पुरेको शरीरले त्यो (ध्यानमय) सुख प्राप्त गर्न सजिलो छैन । अतः किन म भात र दाल आदि जस्ता मोटा आहार ग्रहण नगरु ।’ राजकुमार ! अनि मैले भात र दाल जस्ता मोटा आहार ग्रहण गर्न थालें । राजकुमार ! त्यसबाहत पञ्चवर्गीय भिक्षुहरूले ‘जुन धर्म अभ्यन्न गौतमले अवबोध गर्नेछन् त्यो धर्म हामीलाई बताउनेछन्’ भन्ने धारणाले मेरो सेवा ठहल गर्दैथे । राजकुमार ! जब मैले भात र दाल

जस्ता मोटा आहार ग्रहण गर्न थालें तब ‘श्रमण गौतम धेरे बस्तुहरू चाहने, तपस्याबाट भ्रष्ट हुने र रसास्वादमा आशा राख्ने’ भन्दै ती पञ्चवर्गीय भिन्नहरू विरक्तिएर गए<sup>१</sup> ।

“राजकुमार ! अनि सो भैले मोटा आहार ग्रहण गरी शरीर बलियो पारी कामविषयबाट अलग्ग भई...<sup>२</sup> प्रथमध्यान प्राप्त गरेँ । वितर्क विचारलाई शान्त गरी दुतियध्यान...<sup>३</sup> तृतीयध्यान...<sup>४</sup> र चतुर्थध्यान प्राप्त गरी बसेँ ।

१—“यसरी समाहित चित्त भएपछि, परिशुद्ध भएपछि, निर्मल भएपछि, क्लेश दूर भएपछि, मृदु भएपछि तथा कर्मण्य भई निश्चल भए-पछि पूर्वेनिवासानुसृतिज्ञानातर चित्त झुकाएँ । अनि अनेक प्रकारका पूर्वजन्मका कुराहरू अनुस्मरण गरेँ । जस्तै—एक जन्म, दुइ जन्म... साकार सउदेश्य अनेक प्रकारका पूर्वजन्मका कुराहरू अनुस्मरण गरेँ । राजकुमार ! अनि अप्रमत्त भई क्लेश सन्तप्त गरिरहेवा रातको प्रथम

१. यस्तै प्रकारका आत्मकथा भगवान्ले म. नि. I. को पासरासिसुत्तंमा, म. नि. I. को महासच्चकसुत्तंमा; म. नि. II. को सङ्घारवसुत्तंमा र म. नि. I. को महासीहनादसुत्तंमा पनि बताउनु भएको छ ।
२. यहाँका बाँकी कुराहरू लेखकका बुद्धकालीन ब्राह्मण भाग-२ को पृ. १७०, बुद्धकालीन परिब्राजकहरू भाग-१ को पृ. २८६ मा र बुद्धकालीन गृहस्थीहरू भाग-३ को पृ. ११ मा हेतुॽ ।

याममा यो प्रथम विद्या प्राप्त गरें । जसबाट अविद्या नाश भयो, विद्या उत्पन्न भयो र तमः नाश भई आलोक उत्पन्न भयो ।

२—“यसरी समाहित चित्त भएपछि, परिशुद्ध भएपछि,...कर्मण्य भई निश्चल भएपछि सत्त्वहरू (=प्राणीहरू) व्यूत र उत्पन्न हुने ज्ञानतिर चित्त द्युकाएँ । अनि मनुष्य चक्षुभन्दा टाढा पुग्नसक्ने विशुद्ध दिव्यचक्षुद्वारा च्यूत र उत्पन्न भएको तथा आ-आफ्ना कर्मानुसार हीन-प्रणीत, सुवर्ण-दुर्वर्ण, सुगति-दुर्गतिमा गइरहेका प्राणीहरू देखद्यु र जान्दछु । राजकुमार ! अनि अप्रमत्त भई ब्लेश सन्तप्त गरिरहेदा रातको दोश्रो याममा यो दोश्रो विद्या प्राप्त गरें । जसबाट अविद्या नाश भयो, विद्या उत्पन्न भयो र तमः नाश भई आलोक उत्पन्न भयो ।

३—“यसरी समाहित चित्त भएपछि, परिशुद्ध भएपछि,...कर्मण्य भई निश्चल भएपछि आस्त्रवक्षय ज्ञानमा चित्त द्युकाएँ । अनि ‘यो दुःख हो’ भनी यथार्थतः बुझें, ‘यो दुःखसमुदय हो’ भनी यथार्थतः बुझें, ‘यो दुःखनिरोध हो’ भनी यथार्थतः बुझें र ‘यो दुःखनिरोध हुने मार्ग हो’ भनी यथार्थतः बुझें । ‘यो आल्लवहरू हुन्’ भनी यथार्थतः बुझें ‘यो आल्लवसमुदय हुन्’ भनी यथार्थतः बुझें, ‘यो आल्लवनिरोध हो’ भनी यथार्थतः बुझें । यसरी बुझिसकेपछि, देखिसकेपछि, कामाल्लवबाट पनि भवाल्लवबाट पनि अविद्याल्लवबाट पनि मेरो चित्त विमुक्त भयो । विमुक्त भएपछि ‘विमुक्त भएँ भन्ने ज्ञान भयो । जन्म क्षीण भयो, ब्रह्मचर्यवास पूरा भयो, गर्नुपर्ने गरिसकै र अब उप्रान्त यहाँ आउनु पर्ने हेतु छैन’ भन्ने पनि बुझें ।

राजकुमार ! अनि अप्रमत्त भई क्लेश सन्तप्त गरिरहेदा राज्ञको तेझो याममा यो तेझो विदधा प्राप्त गरें । जसबाट अविदधा नाश भयो, विदधा उत्पन्न भयो र तमः नाश भई आलोक उत्पन्न भयो ।

### ब्रह्माको याचना

“राजकुमार ! अनि सो मलाई यस्तो लाभ्यो—‘यो धर्मलाई मैले अबबोध गरें जो गम्भीर, देख्न गाहो, बोध गर्न गाहो, शान्त, प्रणीत, अतकादिचर (=तर्कद्वारा भाव अप्राप्य), निपुण तथा पण्डित-हृष्णुदार; बोधगम्य छ । यो प्रजाहरू पञ्चकामविषय (आलय) मा आनन्दित छन्, त्यसमा रत छन् तथा त्यसमा प्रमुदित छन् । आलयमा आनन्दित हुने, आलयमा रत हुने तथा आलयमै प्रमुदित हुने प्रजाहरू—यस प्रत्ययद्वारा यो हुन्छ यस प्रत्ययको कारणबाट नै ‘प्रतित्यसमुत्पाद’ हुन्छ भन्ने—यो (प्रतित्यसमुत्पादको) कारणलाई देख्न सक्ने छैनन् । यो कारणलाई देख्नु पनि गाहो छ । जस्तै—सबै संस्कारको क्षय, सबै बन्धनहरूको उत्सर्ग, तृष्णाक्षय, विराग, निरोध तथा निर्बाण । यदि मैले धर्मदेशना गर्दा र अरुहरूले (त्यो) धर्म (कुरा) लाई बुझन सकेनन् भने—त्यो भेरो निमित्त ग्लानी<sup>१</sup> अथवा थकावट हुनेछ ।’ राजकुमार !

१. शारीरिक र वाचिक ग्लानी हुन सक्छ तर मानसिक ग्लानी होइन ।

सं. नि. अ. क. I. पृ. १५३: ब्रह्मप्राचनासुत्तवण्णना, ब्रह्मसंयुत्त ;  
म. नि. अ. क. II. पृ. १४६: पासरासिसुत्तवण्णना ।

त्यसवेला मेरो मनमा यस्तो आश्र्वयजनक गाथा आयो जुन् मैले अधि  
सुनेको थिइन ।

१. 'किञ्चेत् मे अधिगतं, हलं दानि पकासितुं ।  
रागदोसपरेते हि, नायं धर्मो सुसम्बुधो ॥

२. 'पटिसोत्तगार्मि निपुणं, गम्भीरं दुदसं अणुं ।  
रागरत्ता न दक्षव्यन्ति, तमोक्खन्धेन आवुटा'ति ॥'

**अर्थ—**

१-'बुद्धरत्तापूर्वक प्राप्त गरेको यो धर्मलाई किन म प्रकाश  
गर्दै, भइहाल्यो; राग द्वेषमा मुछिएर बस्नेहरूले यो धर्मलाई बुझन  
सजिला छन ।

Dhamma.Digital

२-'प्रतिस्रोतमा गएको' निपुण, गम्भीर, देखन नसकिने, अणु  
समान यो धर्मलाई रागरत्त भई तमस्कन्धद्वारा आवृत्त भएकाहरूले  
देख्न सक्ने छनन् ।'

"राजकुमार ! यस्तो विचार गरिरहेदा मेरो मन अल्पोत्सुकता-  
क्तिर ढल्किन्थ्यो र धर्मदेशनातिर होइन ।

१. नित्य भन्नेलाई अनित्य, सुख भन्नेलाई दुःख, आत्म भन्नेलाई  
अनात्म र सुभ भन्नेलाई असुभ भन्नु नै 'प्रतिस्रोत' हो ।  
यी तै चार सत्यमा जानेलाई 'प्रतिस्रोतमा गएको' भनिएको हो ।  
सं. नि. अ. क. I. पृ. १५४: ब्रह्मयाचनासुत्तवण्णना, ब्रह्मसंयुत्त ।

“राजकुमार ! अनि सहम्पति ब्रह्माले<sup>१</sup> मेरो चित्तमा भइरहेको सोचाइलाई जानेपछि उनलाई यस्तो लाग्यो—‘यो लोक नाश हुनेछ र यो लोक विनाश हुनेछ । जहाँ तथागत अरहत् सम्यक्सम्बुद्धको मन धर्मदेशनामा नलागी अल्पोत्सुकतातिर लागेको छ ।’ राजकुमार ! अनि जस्तै कुनै बलावान् पुरुषले खुम्चेको हातलाई पसार्छ र पसारेको हातलाई खुम्च्याउँछ त्यस्तैगरी ब्रह्मलोकमा अन्तरधान भई मेरो अगाडि सहम्पति ब्रह्मा प्रकट भए । राजकुमार ! अनि उत्तरासङ्गलाई एकांश पारी दाहिने घुँडाले पृथ्वीमा टेकी हात जोडी नमस्कार गरी सहम्पति ब्रह्माले मसंग यस्तो विन्तिगरे—‘भन्ते भगवान् ! धर्मदेशना गर्नुहोस् ! सुगत ! धर्मदेशना गर्नुहोस् । अल्पमल हुने सत्वहरू पनि छन् । धर्म सुन्न नपाउँदा उनीहरूको परिहानी हुन सक्छ । धर्मलाई बुझनसक्ने पनि हुन सक्छन् ।’

१. यी सहम्पति ब्रह्मा चाहिं अघि काष्यप बुद्धको पालामा सहक भन्ने भिक्षु भएका थिए । प्रथमध्यान लाभ गरी त्यसैको फलले प्रथमध्यान भूमिमा कल्प आयु हुने ब्रह्मा भएर उत्पन्न भएका थिए । यिनलाई त्यहाँ ‘सहम्पति ब्रह्मा’ भन्दथे । त्यसैले सहम्पति ब्रह्मा भनिएको हो । भगवान्लाई प्रार्थना गर्नको निमित्त आउँदा उनी दशजार ब्रह्माहरूका साथ आएका थिए भनी सं. नि. अ. क. I. पृ. १५५: ब्रह्याचनासुत्तवण्णनाले र म. नि. अ. क. II. पृ. १४८: पासरासिसुत्तवण्णनाले समुलेख गरेका छन् । म. नि. अ. क. II. पृ. २३१: चूलसच्चकसुत्तवण्णनाले चाहिं महाब्रह्माका साथ शक्त देवेन्द्र पनि आएका थिए भनी उल्लेख गरेको छ ।

“राजकुमार ! यस्तो भनेर सहस्रति ब्रह्माले फेरि यसो भने—

१. ‘पातुरहोसि मगधेसु पुब्बे,  
धर्ममो असुद्धो समलेहि चिन्तितो ।  
अपापुरेतं अमतस्स द्वारं,  
सुणन्तु धर्मं विमलेनानुबृद्धं ॥
  
२. ‘सेले यथा पब्बतमुद्धनिट्टितो,  
यथा पि पस्ते जनतं समन्ततो ।  
तथूपमं धर्ममयं सुमेध,  
पासादमारुह समन्तचक्खु ।  
सोकावतिणं जनतमपेतसोको,  
अवेक्खस्यु जातिजरभिभूतं ॥
  
३. ‘उट्टेहि वीर विजितसङ्गाम,  
सत्थवाह अणण विचर लोके ।  
देसस्सु भगवा धर्मं,  
अञ्जातारो भविस्सन्ती’ति ॥’

पर्य—

१—‘अघि मलिन चित्त हुनेहरूले चिन्तन गरेको अशुद्ध धर्म अग्रध दैशमा थियो । अमृतद्वार खोलिदिने विमल (पुरुष) ले अवबोध गरेको धर्मलाई अब यो संसारका प्राणीहरूले सुनुन् ।

२—‘शैलमय पर्वतको टुप्पोमा बसी चारेतिर सबै जनतालाई हेर्कै झै—समन्तचक्षु हुनुभएका र शोकरहित हुनुभएका तपाइँ सुमेघले पनि— शोक ग्रस्त तथा जातिजराले अभिभूत भएका प्राणीहरूलाई मुक्त गर्न धर्ममय प्रासादमा आरोहण गरी जनतातिर हेर्नुहोस् !

३—‘हे संग्रामजित ! हे वीर पुरुष ! हे अक्रहणी सार्थवाह ! उठ्नुहोस् !! विचरण गर्नुहोस् ! भगवान् ! धर्मदेशना गर्नुहोस् ! धर्म बुझनसक्ने प्राणीहरू पनि हुन सक्छन् ।’

“राजकुमार ! अनि ब्रह्माको अभिप्रायलाई बुझी प्राणीहरूको प्रति करुणाको कारणले बुद्धचक्षुद्वारा<sup>१</sup> मैले लोकमा हेरें । राजकुमार ! बुद्धचक्षुद्वारा लोकमा हेर्दा मैले अल्परज हुनेः<sup>२</sup>, महारज हुनेः<sup>३</sup>, तीक्ष्ण

१. इन्द्रिय परोपरियतिज्ञान र आशयग्रनुशय ज्ञानलाई ‘बुद्धचक्षु’ भन्दछन् भने सर्वज्ञ ज्ञानलाई ‘समन्तचक्षु’ भनी भन्दछन् । अनि तीनैवटा मार्गज्ञानलाई ‘धर्मचक्षु’ भन्दछन् । सं. नि. अ. क. I. पृ. १५५, ब्रह्माचनासुत्तवण्णना । म. नि. अ. क. II. पृ. १४६: पासरासिसुत्तवण्णना; पटि. म. पा. पृ. २७०: तथागतोसमन्त-चक्षु. इन्द्रियकथा, बुद्धचक्षु ।
२. जसमा प्रज्ञारूपी चक्षुमा रागादि रजहरू (=मलहरू) कम हुन्छन् त्यस्तालाई ‘अल्परज हुने’ भनिएको हो । श्रद्धावान् पुरुषलाई पनि ‘अल्परज हुने’ पुरुष भनिन्छ ।
३. अप्रज्ञावान् लाई ‘महारज हुने’ पुरुष भनिन्छ भने अश्रद्धालु पुरुषलाई पनि ‘महारज हुने’ पुरुष भनिन्छ ।

इन्द्रिय हुने<sup>१</sup>, मृदु इन्द्रिय हुने<sup>२</sup>, सु-आकार हुने<sup>३</sup>, दुराकार हुने<sup>४</sup>, सुविज्ञेय हुने<sup>५</sup>, दुर्विज्ञेय हुने<sup>६</sup>, केही परलोक वदध भयदर्शी भई बस्ने<sup>७</sup> र केही परलोक वदध भयदर्शी भई नबस्ने<sup>८</sup> प्राणीहरू देखें । जस्तै—कुनै उत्पल, पथ अथवा पुण्डरीक भएको पोखरीमा (१) केही उत्पल, पथ अथवा पुण्डरीक पानीमा उत्पन्न भई पानीमा संबर्धन भई पानीभन्दा माथि नउठी पानीमिकै पोषित हुन्छन् । (२) केही उत्पल,...पानीमा उत्पन्न भई पानीमा संबर्धन भई पानीको स्तरमा रहेका हुन्छन् । (३) केही उत्पल,...पानीमा उत्पन्न भई पानीमा संबर्धन भई पानीभन्दा माथि उठी पानीले छुन नसक्ने गरी रहन्छन्<sup>९</sup> । राजकुमार ! यस्तो गरी बुद्धचक्रभूद्वारा लोकमा हेर्वा मैले अल्परज हुने...केही परलोक वदध भयदर्शी भई बस्ने प्राणीहरू देखें । राजकुमार ! अनि मैले स्वाहापति ब्रह्माढाई गाथाद्वारा यस्तो भनें—

१. जसका श्रद्धा इन्द्रियहरू तीक्ष्ण हुन्छन् उसलाई 'तीक्ष्ण इन्द्रिय हुने' भन्दछन् भने श्रद्धावान् पुरुषलाई पनि 'तीक्ष्ण इन्द्रिय हुने' पुरुष भन्दछन् ।
२. जसका श्रद्धा इन्द्रियहरू तीक्ष्ण हुदैनन् उसलाई 'मृदु इन्द्रिय हुने' भन्दछन् भने अश्रद्धालु पुरुषलाई पनि 'मृदु इन्द्रिय हुने' भन्दछन् ।
३. जसको श्रद्धा सुन्दर हुन्छ उसलाई 'सु-आकार हुने' भन्दछन् भने श्रद्धावान् पुरुषलाई पनि 'सु-आकार हुने' पुरुष भनिन्छ ।
४. जसको श्रद्धा सुन्दर हुन्छ उसलाई 'दुराकार हुने' भन्दछन् भने अश्रद्धालु पुरुषलाई पनि 'दुराकार हुने' पुरुष भनिन्छ ।

५. जसले भनेको कारणलाई सरलतापूर्वक बुझ्न सक्छ वा जसलाई बुझाउन सजिलो हुन्छ उसलाई 'सुविज्ञेय हुने' भन्दछन् भने श्रद्धालु पुरुषलाई पनि 'सुविज्ञेय हुने' पुरुष भन्दछन् ।
६. जसले भनेको कुरालाई सरलतापूर्वक बुझ्न सक्तैन वा जसलाई बुझाउन गाहो पर्छ उसलाई 'दुर्विज्ञेय हुने' भन्दछन् भने अश्रद्धालु पुरुषलाई पनि 'दुर्विज्ञेय हुने' पुरुष भन्दछन् ।
७. जसले परलोकलाई दोष र भयको दृष्टिले हेच्छं उसलाई 'परलोक वदय भयदर्शी' भनी भन्दछन् भने श्रद्धालु पुरुषलाई पनि 'परलोक वदय भयदर्शी' भन्दछन् ।
८. जसले परलोकलाई दोष र भयको दृष्टिले हेदैन उसलाई 'परलोक वदय भयदर्शी भई नबस्ने' भन्दछन् भने अश्रद्धालु पुरुषलाई पनि 'परलोक वदय भयदर्शी भई नबस्ने' भन्दछन् । म. नि. अ. क. II. पृ. १४६: पासरासिसुत्तवण्णना; सं. नि. अ. क. I. पृ. १५६: ब्रह्मायाचनासुत्तवण्णना; पटि. म. पा. पृ. १३४, १७० र विभं. पा. पृ. ४०४: मातिकानिहेसो ।
९. यहाँ पानीभित्रै रहने, पानीको स्तरमा रहने र पानीभन्दा माथि रहने कमलका फूलहरूको उपमा देखाइएको छ । यस सम्बन्धमा अर्थकथाले अर्को पनि यीटा उपमा दिएको छ । त्यो हो पानीभित्रै रहने कहिले पनि विकसित नहुने कछुवा र माछाहरूले खाएर

सिद्धिने । यो चाहिं मूल सूत्रमा नभए तापनि दर्शाउनु पर्ने कारण अर्थकथाहरूले उल्लेख गरेका छन् ।

चार प्रकारका फूलहरू भए जस्तै चार प्रकारका व्यक्तिहरू छन् । जस्तै—(१) उग्घाटितञ्जू (२) विपचितञ्जू (३) नेय्यो र (४) पदपरम भन्ने ।

त्यहाँ जुन पुरुषले भन्ने बित्तिकै धर्मलाई बोध गर्छ त्यस्तालाई 'उग्घाटितञ्जू' भन्दछन् । जुन पुरुषले संक्षिप्तमा भनेको कुरालाई विस्तृत गर्दा धर्मलाई बोध गर्छ त्यस्तालाई 'विपचितञ्जू' भन्दछन् । जुन पुरुषले पढाएको कुरालाई प्रश्नोत्तर गरी ध्यानपूर्वक विचार गरी कल्याणमित्रहरूको सत्संगतद्वारा धर्मलाई बोध गर्छ त्यस्तालाई 'नेय्य' भन्दछन् । जुन पुरुषले जति सुने पनि जति सुनाए पनि जति पढे पनि जति जाने पनि त्यसद्वारा धर्मलाई बोध गर्न सक्दैन त्यस्तालाई 'पदपरम' भन्दछन् ।

फूलै फूलले भरिएका दश सहस्री लोकधातुमा आजै फुले फूल जस्तै पुरुषलाई 'उग्घाटितञ्जू' पुरुष, भोलि फुले फूल जस्तै पुरुषलाई 'विपचितञ्जू' पुरुष, पसि फुले फूल जस्तै पुरुषलाई 'नेय्य' पुरुष र कछुवा माछाहरूले खाएर सिद्धिने फूल जस्तै पुरुषलाई 'पदपरम' भनिन्छ । भगवान्नले यी सबै प्रकारका पुरुषहरूलाई देखुभयो ।

यसरी देखु हुँदा वहाँले तीमध्ये अल्परज हुने र महारज हुनेहरूलाई पनि देखुभयो । अनि उपरोक्त उग्घाटितञ्जु आदि तीन पुरुषहरूले यसै जीवनमा धर्माविबोध गर्न सक्ने छन् र ‘पदपरम’ पुरुषको निमित्त चाहिं भविष्यको निमित्त वासना हुनेछ भन्ने कुरा पनि बुझुभयो र देखुभयो ।

यसरी बुझु भएपछि ती चारै प्रकारका पुरुषहरूलाई धर्मदेशनाद्वारा हित हुनेछ भन्ने मनमा लागेपछि धर्मदेशना गर्न निश्चय गर्नुभयो । त्यसपछि पुनः यी तीनै लोकका प्राणीहरूलाई ‘भव्य’ र ‘अभव्य’ को रूपमा ‘दुइ भागमा राख्नुभयो ।

(१) कम्मावरण, (२) किलेसावरण र (३) विपाकावरण हुने पुरुषलाई ‘अभव्य’ भनिन्थन् । त्यस्तो नहुने ‘भव्य’ पुरुष हो । यीमध्ये अभव्य पुरुषहरूलाई छाडी भव्य पुरुषहरूलाई मात्र ज्ञानद्वारा हेरी उनीहरूमध्ये पनि यति रागचरितका, यति द्वे षष्ठिरितका, यति मोहचरितका, यति वितर्कचरितका, यति श्रद्धाचरितका र यति बुद्धिचरितका छन् भनी छ चरितमा राख्नुभयो । यसपछि धर्मदेशना गर्नेछु भनी निश्चय गरी ब्रह्मालाई वचन दिनुभयो र ‘अपारूता तेस’ भन्ने गाथा भन्नुभएको हो भनी म. नि. अ. क. II. पृ. १५०-५१: पासरासिसुत्तवण्णना र सं. नि. अ. क. I. पृ. १५७-५८: ब्रह्मायाचनासुत्तवण्णनाले समुल्लेख गरेका छन् ।

‘अपारुता तेसं अमतस्स द्वारा,  
ये सोतवन्तो पमुच्चन्तु सद्ध’ ।  
विहिससञ्ची पगुणं न भासि,  
धर्मं पणीतं मनुजेसु ब्रह्मे’ति ॥’

### अर्थ—

‘हे ब्रह्मे ! प्रगुण भए पनि कष्ट हुन्छ भन्ने विचारले जनतालाई प्रणीत धर्मदेशना नगर्ने विचार भएको थियो । परन्तु अब सुन्न चाहनेले आफ्नो अद्वालाई अघि बढाई सुन । उनीहरूको निमित्त अमृतद्वार खोलियो ।’

“राजकुमार ! अनि ‘भगवानुबाट धर्मदेशना गर्ने वचन पाएँ’ भनी मलाई अभिवादन र प्रदक्षिणा गरी सहम्पति ब्रह्मा उही अन्तरधान भए ।

### धर्मचक्र प्रवर्तनको लागि प्रस्थान

१—“राजकुमार ! अनि सो मलाई यस्तो लाग्यो—‘कसलाई सर्वप्रथम मध्ये धर्मेपदेश गर्नु’ ? कसले यो धर्मलाई चाँडै बुझ्न सक्ला ?’ राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘यी आङ्कार काढाम पण्डित व्यक्त र मेधावी छन् । धेरै दिनदेखि यिनी अल्परज स्वभावका हुन् । अतः किन म आलार कालामलाई प्रथम धर्मदेशना नगर्नु’ । उनले यो धर्मलाई चाँडै बुझ्नेछन् ।’

“राजकुमार ! अनि मकहाँ एक देवता आई यस्तो भने—‘भन्ते ! आलार कालामको मृत्यु भएको एकसाता भइसकयो ।’ अनि ‘आलार कालाम मृत्यु भएको एकसाता भइसकयो’ भन्ने ज्ञान मलाई पनि भयो । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘आलार कालामको ठूलो हानी भयो । यदि उनले यो धर्म सुन्न पाएका भए चाँडे ने उनले बुझ्नेथिए होलान् ।’

२—“राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘म कसलाई प्रथम धर्मोपदेश गरू ? कसले यो धर्मलाई चाँडे बुझ्न सक्ला ?’ राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘यी उहक रामपुत्र पण्डित व्यक्त र मेधावी छन् । धेरै दिनदेखि यिनी अल्परज स्वभावका हुन् । अतः किन म उहक रामपुत्रलाई प्रथम धर्मदेशना नगरू ?’ उनले यो धर्मलाई चाँडे बुझ्नेछन् ।’ राजकुमार ! अनि मकहाँ एक देवता आई यस्तो भने—‘भन्ते ! उहक रामपुत्रको मृत्यु हिजो राती भयो ।’

१. देवताले भनेको कुरामा मात्र भर नपरी स्वयं आफूले पनि हैर्नु-भयो । यसरी हेर्दा भगवान्ले आलार कालामको मृत्यु भएको एकसाता भइसकेको कुरा मात्र थाहा पाउनु भएको होइन अरन्तु उनी ‘आकिञ्चन्यायतन’ लोकमा उत्पन्न भएको कुरा पनि थाहा पाउनु भयो । म. नि. अ. क. II. पृ. १५५: पासरासिसुत्त-वर्णना ।

अनि ‘उद्दक रामपुत्रको मृत्यु हिजो राती भयो’ भन्ने ज्ञान पनि मलाई भयो । राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘उद्दक रामपुत्रको ठूलो हानी भयो । यदि उनले यो धर्म सुन्न पाएका भए उनले चाँडे नै बुझ्ने थिए होलान् ।’

३—“राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘म कसलाई प्रथम धर्मोपदेश गरूँ ? कसले यो धर्मलाई चाँडे बुझ्न सक्ला ?’ राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘यी पञ्चवर्गीय भिक्षुहरू मेरा बहुपकारी हुन् । जसले तपस्या गरिरहेको बेलामा मेरो उपस्थान गरेका थिए<sup>१</sup> । अतः किन म पञ्चवर्गीय भिक्षुहरूलाई प्रथम धर्मोपदेश नगरूँ ?’ राजकुमार ! अनि मलाई यस्तो लाग्यो—‘यी पञ्चवर्गीय भिक्षुहरू अहिले कहाँ बसिरहेका रहेछन् ?’ राजकुमार ! अनि मैले अमानुषीय विशुद्ध दिव्यचक्षुद्वारा पञ्चवर्गीय भिक्षुहरू बाराणशी स्थित श्रविष्टतन<sup>२</sup> मृगदायमा<sup>३</sup> बसिरहेकाछन् भन्ने कुरा देखें । अनि उहवेलमा इच्छानुसार विहार गरी जहाँ बाराणशी हो त्यहाँ म गए ।

“राजकुमार ! अनि मलाई उपक आजीबकले गया र बोधिको बीच<sup>४</sup> बाटोमा गइरहेको देखे । देखेर मलाई यस्तो भने—‘आवुसो ! तिन्ना इन्द्रियहरू अति परिशुद्ध छन्, तिन्नो छविवर्ण अति

---

१. देवताको कुरामा मात्र भर नपरी स्वयं आफ्नो सर्वज्ञ ज्ञानले हेर्नु हुँदा वहाँले उद्दक रामपुत्र हिजो मध्यरातमा मृत्यु भएको कुरा मात्र होइन उनी ‘नैवसंज्ञानासंज्ञायतन’ लोकमा उत्पन्न भएको

कुरा पनि थाहा पाउनुभयो । म. नि. अ. क. II. पृ. १५५:  
पासरासिसुत्तवण्णना ।

२. सिद्धार्थ कुमार बोधिसत्त्व उरुवेल वनमा छ वर्षसम्म तपस्या गरिरहेको बेलामा यिनीहरूले वहाँ बस्ने ठाउँमा बढादथे । चीवर वस्त्रलिई वहाँको पछि पछि लागदथे । मुखधुने पानी दिन्ये र दतीवन पनि दिन्ये ।

यी पञ्चवर्गीय भनेका को हुन् भन्ने बारेमा पपं. सू. II.  
पृ. १५५: पासरासिसुत्तवण्णना अनुसार — यिनीहरू सिद्धार्थ कुमार जन्मिसकेपछि वहाँको शारीरको लक्षण हेरी भविष्यवाणी गर्न आठजना पुरोहित ब्राह्मणहरूमध्ये पाँचजना हुन् । आठजनामध्ये तीनजनाले 'घरमा बसे चक्रवर्ती राजा र घर छाडेमा बुद्ध हुने छन्' भनी दुइवटा कुरा बताएका थिए । बाँकी पाँचजनाले चाहिं ठोकेर नै 'बुद्ध नै हुने छन्' भनी एउटै मात्र कुराको भविष्यवाणी गरेका थिए । यी नै पाँचजनालाई 'पञ्चवर्गीय' भनेका हुन् ।

यिनीहरू उमेरमा तरुण भए ता पनि यिनीहरू वेद आदि शास्त्रमा पारज्ञत थिए । त्यसैले यिनीहरू पनि राजा शुद्धोदनका राजदरबारिया पुरोहित थिए । 'गृहवन्धनम् बाँधिएपछि गृहत्याग गर्न गाहो हुनेछ' भन्ने कुरालाई ध्यानमा राखी 'सिद्धार्थ बोधिसत्त्व कदाचित गृहस्थमा रहने छैनन् । अवश्य पनि घरछाडी बुद्ध हुने छन्' भन्ने कुरामा अडिग भई बोधिसत्त्वकै उद्देश्य लिई

उनीहरूले पछि घर त्यागेका थिए । यसरी युवावस्थामै साधु भेष तिई रमणीय आश्रम आदिमा बस्दं विचरण गर्नथाले । यसरी विचरण गरिरहँदा समय समयमा सिद्धार्थ बोधिसत्त्वले घर छाडे कि छाडेका छैन् भन्ने कुराको खबर यिनीहरूले लिने गर्थे । पछि सिद्धार्थ कुमार गृहत्यागी उरुवेल वनमा बसेका छन् भन्ने सुनी उहीं गई यिनीहरूले वहाँको उपस्थान गरिरहेका थिए । त्यसैले माथि सूत्रमा बुद्धले उनीहरूलाई 'बहुपकारी' भनी उल्लेख गर्नुभएको हो ।

यिनीहरूको नाम – कौण्डन्य, वर्ण, भद्रीय, महानाम र अश्वजित् हो ।

३. बुद्ध जन्मिनु अगाडि प्रत्येक बुद्धहरू गङ्धमादान पर्वतमा भएको समापत्तिबाट उठी आकाश मार्गद्वारा ऋषिपतनमा आउने र त्यहाँ-बाट आकाश मार्गद्वारा पर्वतमा जाने भएको हुँदा, ऋषिहरू आउने र जाने ठाउँ भन्ने अर्थले सो स्थानलाई 'ऋषिपतन' भनिएको हो भनी परं. सू. II. पृ. १५७: पासरासिसुत्तवण्णनाले उल्लेख गरेको छ । हाल यस स्थानलाई सारनाथ भनिन्छ र यो स्थान भारतको वनारस नजिक छ ।
४. 'मृगदाय' भनी मृगहरूलाई अभय दिइराखेको ठाउँलाई भनिएको ह्ये ।
५. गया र हाल बुद्धगयाको बीच ।

चम्किलो छ । आवुसो ! कसको उद्देश्य लिएर तिमी प्रदर्जित भएकह  
ह्वौ ? तिन्हा गुरु को हुन् ? कसको धर्म तिमी रुचाउँछौ ?' राजकुमार !  
यस्तो सोध्दा मैले उपक आजीवकलाई गाथाद्वारा यस्तो भनें—

१. 'सब्बाभिभू सब्बविद्वहमस्मि,  
सब्बेसु धम्मेसु अनूपलित्तो ।  
सब्बञ्जहो तण्हक्खये विमुक्तो,  
सयं अभिज्ञाय कमुदिसेयं ॥
२. 'न मे आचरियो अतिथि; सदिसो मे न विज्जति ।  
सदेवकर्त्त्वं लोकस्मि, नतिथि मे पठिपुगलो ॥
३. 'अहं हि अरहा लोके, अहं सत्था अनुत्तरो ।  
एकोम्हि सम्मासम्बुद्धो, सीतिभूतोस्मि निष्वुतो ॥
४. 'धम्मचक्रं पवत्तेतुं, गच्छामि कासिनं पुरं ।  
अन्धभूतस्मि लोकस्मि, अहञ्च अमतदुन्दुर्भि ॥'

### आर्थ—

१—'सबै वैभूमिक धर्महरूलाई जितेर, सबै चातुर्मोऽमिक  
धर्महरूलाई जानेर, सबै वैभूमिक धर्ममा अलिप्त भई, सबै वैभूमिक  
धर्महरूलाई त्यागी, तृष्णा, क्षय गरी विमुक्त भई—सबै चातुर्मोऽमिक  
धर्महरूलाई स्वयं जानी— कसलाई (यी मेरा आचार्य हुन् भनी) उद्देश्य  
गरू ?

२—‘मेरो आचार्य छैन, न त म समान अरु कुनै छन् । देवसहित लोकमा म समान अरु कोही पुरुष छैनन् ।

३—‘म नै यो लोकमा अरहन्त हुँ, म नै अनुपम शास्ता हुँ, क्लेश-रूपी आगोलाई निवृत्त गरी शीतल भएको सम्यक्सम्बुद्ध म नै एकलो हुँ ।

४—‘धर्मचक्र प्रवर्तन गर्नको निमित्त काशी देशमा जाँदै छु । अन्धकारमय यस लोकमा अमृतभेरी बजाउने छु ।’

‘आवुसो ! उस्तो तिमी भन्दछौ तथो सुन्दा त तिमी ‘अनन्त जिन’ नै हुनसक्छौ ।’

‘मादिसा वे जिना होन्ति, ये पत्ता आसवक्खयं ।

जिता मे पापका धर्मा, तस्माहमुपक जिनो’ति ॥’

**अर्थ—**

Dhamma.Digital

‘म जस्ता नै ‘अनन्त जिन’ हुन सक्छन् । जसले आत्मव (=चित्तमल) क्षय गरी निर्वाण प्राप्त गरिसकेको छ । मैले पापधर्महरू-लाई जिति सकेको छु । हे उपक ! त्यसेले म ‘जिन हुँ’ ।’

“राजकुमार ! यस्तोभन्दा ‘हुनसक्छ’ भन्दै टाउको हल्लाउँदै उपक आजीवक” छेउको बाटो लागी हिँडे ।

१. उपक आजीवक एक नाङ्गा साधु थिए । त्यहाँबाट उनी वङ्घहार जनपदमा गई एक व्याधाहरूको गाउँमा बसे । व्याधाका नायकले देखेर ‘अहो ! कस्ता श्रमण होलान् जो वस्त्र पनि लगाउनन् !

यी त अवश्यमेव कुनै अरहन्त होलान् !’ भनी उनलाई एक ठाउँमा बसाली हेरचाह गयो । सो व्याधाकी एउटी सुन्दरी जवा (चापा) भन्ने छोरी थिई ।

एकदिन व्याधा टाढा जाँदा आफ्नी छोरीलाई “सो श्रमणको राम्ररी हेरचाह गर्न” भनी अहाएर गयो । उपक उसको घरमा मिक्षा लिन जाँदा उसकी सुन्दरी छोरीलाई देखेर आकर्षित भई खाना नखाई डेरामा फर्के । पछि सो व्याधा फर्केपछि श्रमणको बारेमा सोधपुछ गर्दा जवाले ‘एकदिन आएर त्यसपछि आएको छैन’ भनी भनेको सुनी व्याधा तुरन्त उपक बस्ने ठाउँमा गई खुट्टा मिच्दै ‘के भयो कसो भयो’ भनी सोधदा उनले ‘जवालाई पाएमा बाँच्नेछु नत्र यहीं मर्नेछु’ भनी भने । यो सुनी व्याधाले ‘भन्ते ! तपाईँ केही काम गर्न जानुहुन्छ त ?’ भनी सोध्यो ।

‘म केही जान्दिन ’

‘भन्ते ! केही काम गर्न नजानेलाई गृहस्थमा बस्नु गाहो पर्छ ।’

‘म केही काम गर्न जान्दिन । तिम्रो मासु ल्याउने काम चाहिं गर्न सक्छु र मासु बेच्ने काम पनि गर्न सक्छु ।’

यो सुनेर व्याधाले ‘ठीक छ’ भनी आफ्नी छोरी उनलाई दियो ।

केही समय पछि उपकले एक छोरा पाए । उसको सुभद्र भन्ने नाम राखिएको थियो । बालक रुँदा उनकी स्वास्ती

जवाले उपकलाई ब्यङ्ग सुनाउँदै बालक फुल्याउँथी । यसैबाट उपक विरक्तिएर मेरा 'अनन्त जिन' भन्ने साथी श्रावस्तीमा छन् भन्दै उनी त्यहाँबाट श्रावस्तीमा गए ।

उता श्रावस्तीमा भगवान्‌ले भिक्षुहरूलाई 'भिक्षुहो ! यदि यहाँ 'अनन्त जिन' भन्ने कहाँ छन् भनी सोध्दै कुनै पुरुष आए भने उनलाई मकहाँ पठाउनु' भनी निर्देशन दिनुभयो । नभन्दै उपक श्रावस्तीमा पुगी जेतवन विहार भित्र गई 'अनन्त जिन' भन्ने कहाँछन् ? भनी सोधेपछि उनलाई बुद्धकहाँ लगे । अनि भगवान्‌लाई देखेर 'मलाई चिन्नु हुन्छ के ?' भनी उपकले सोधेपछि भगवान्‌ले 'चिन्दछु, आजकल कहाँ बस्दछौ ?' भनी सोध्नुभयो । 'वज्ञहार जनपदमा' भनी उपकले जवाफ दिएपछि भगवान्‌ले 'उपक ! तिमी त बुढा भए जस्ता छौं । के तिमी प्रवर्जित हुन सक्छौ ?' भनी सोध्नुहुँदा 'भन्ते ! सक्छु' भनी जवाफ दिएपछि भगवान्‌ले उनलाई प्रवर्जित गराई 'कर्मस्थान' भावना सिकाउनु भयो । अनि कर्मस्थान भावना बढाउँदै जाँदा उपकले अनागामी फल प्राप्त गरे । मृत्युपछि उनी अविहा ब्रह्मलोकमा उत्पन्न भए । अविहा ब्रह्मलोकमा उत्पन्न हुने वित्तिकै उनी अरहत् भए । अविहामा पुग्ने वित्तिकै अरहत् हुनेहरू सातजना छन् भनी पं. सू. II. पृ. १५८-५९ पासरासिसुत्तवण्णना, सुत्त. नि. अ. क. I. पृ. ३२७-२८: मुनिसुत्तवण्णना र थेरी. गा. अ. क. पृ- १७२-७३ चापाथेरीगाथा अटुकथाहरूले उल्लेख गरेका छन् ।

“राजकुमार ! अनि म क्रमशः चारिका गद्दे जहाँ बाराणशी स्थित भूषिषतन मृगदाय हो, जहाँ पञ्चवर्गीय भिक्षुहरू थिए त्यहाँ गए । राजकुमार ! अनि पञ्चवर्गीय भिक्षुहरूले मलाई टाढ़बाट देखे । देखेर (उनीहरूले) परस्पर करार गरे—‘आवुसो ! यी श्रमण गौतम आउँदैछन् जो बहुलताको कारणले गर्दा तपश्चर्यबाट भ्रष्ट भई बाहुल्यतामा आर्वाति छन् । उनलाई न आसन दिने, न आसनबाट उठने, न त उनको पात्र-चीवर मागेर नै लिने । केवल आसन राखिदिने, चाहन्छन् भने बस्नेछन् ।’ राजकुमार ! जति जति म पञ्चवर्गीय भिक्षुहरूको नगिचमा पुगें त्यति त्यति पञ्चवर्गीय भिक्षुहरू आफना कुरामा बस्न सकेनन् । अनि केहीले श्रगाडि आई भेरा पात्र-चीवर लिए । केहीले आसन बिचछाए । केहीले १०८ पखाल्ने पानी राखे । त्यसबखत उनीहरूले मलाई नाम लिएर आवुसो भन्दे कुरा गरे । राजकुमार ! अनि भैले पञ्चवर्गीय भिक्षुहरूलाई यस्तो भने—‘भिक्षुहो ! तथागत-

१. भनाइको मतलब ‘गौतम’ पनि भन्नथाले ‘आवुसो’ पनि भन्नथाले भनी भनिएको हो । यति मात्र होइन ‘आवुसो गौतम ! हामीहरू उख्वेलमा तपस्या गरिरहेको बेलामा हामीले तपाइँको पात्र-चीवर लिएर हिँडध्यौं । मुख धुने पानी र दतीवन पनि दियौं । तपाइँ बस्ने ठाउँमा बढान्यौं पनि । अनि पछि कसले तपाइँको हेरचाह गरे त । हामी गए भनेर तपाइँले चिन्ता मात्र पनि लिनु भएन भनी कुरा सुनाए भन्ने अर्थ हो । म. नि. अ. क. II. पृ. १५६: पासरासिसुत्तवण्णना ।

स्लाई नाम लिएर आवुसो भनी कुरा नगर । भिक्षुहो ! तथागत, अरहत् सम्यक्सम्बुद्ध हुन् । भिक्षुहो ! कान थाप । मैले अमृत पाइसकेको छु । म अनुशासन गर्नेछु । म धर्मदेशना गर्नेछु । सुने अनुसार आचरण गरेमा चिरकाल नवित्द—जसको निमित्त कुलपुत्रहरू सम्यक्रूपले घरबार छाडी अनगारिक भई प्रवर्जित हुन्छन्—त्यो अनुत्तर ब्रह्मचर्यवास अवसान गरी यसै जीवनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्नेछौ ।'

“राजकुमार ! यस्तोभन्दा पञ्चवर्गीय भिक्षुहरूले मलाई यस्तो भने—‘आवुसो गौतम ! त्यस चर्याद्वारा पनि त्यस प्रतिपदाद्वारा पनि त्यस दुष्करचर्याद्वारा पनि तपाईंले उत्तरीय मनुष्यधर्म तथा आर्यज्ञानदर्शनको विशेषता जान्न सक्ने ज्ञान प्राप्त गर्न सक्नु भएन भने अहिले अब बाहुलिक भई तपश्रव्याबाट भ्रष्ट भई बाहुल्यतामा आर्वातित भई अहिले के तपाईंले उत्तरीय मनुष्यधर्म तथा आर्यज्ञानदर्शनको विशेषता जान्न सक्ने ज्ञान प्राप्त गर्न सक्नु होला !’

“राजकुमार ! यस्तोभन्दा मैले पञ्चवर्गीय भिक्षुहरूलाई यस्तो भने—‘तथागत बाहुलिक होइनन्, न तपश्रव्याबाट भ्रष्ट भएका हुन्, न त बाहुल्यतामा आर्वातित छन् । भिक्षुहो ! तथागत, सम्यक्सम्बुद्ध हुन् । भिक्षुहो ! कान थाप । मैले अमृत पाइसकेको छु । म अनुशासन गर्नेछु । म धर्मदेशना गर्नेछु । सुने अनुसार आचरण गरेमा चिरकाल नवित्द—जसको निमित्त कुलपुत्रहरू सम्यक्रूपले घरबार छाडी अनगारिक भई प्रवर्जित हुन्छन्—त्यो अनुत्तर ब्रह्मचर्यवास अवसान गरी यसै जीवनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्नेछौ ।’

“राजकुमार ! दोश्रो पटक पनि पञ्चवर्गीय भिक्षुहरूले मलाई यस्तो भने—‘आवुसो गौतम ! त्यस चर्याद्वारा पनि...तपाइँले उत्तरीय मनुष्यधर्म...प्राप्त गर्न सक्नु भएन भने अहिले अब बाहुलिक भई...के तपाइँले उत्तरीय मनुष्यधर्म तथा आर्यज्ञानदर्शनको विशेषता जान्न सक्ने ज्ञान प्राप्त गर्न सक्नु होला !’

“राजकुमार ! दोश्रो पटक पनि मैले पञ्चवर्गीय भिक्षुहरूलाई यसो भनें—‘तथागत बाहुलिक होइनन्, न तपश्चर्याबाट भ्रष्ट भएका हुन्...। भिक्षुहो ! कान थाप ! मैले अमृत पाइसकेको छु । म अनुशासन गर्नेछु ।...सुने अनुसार आचरण गरेमा विरकाल नबित्दै...यसे जीवनमा स्वधं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्नेछौ ।’

“राजकुमार ! तेश्रो पटक पनि पञ्चवर्गीय भिक्षुहरूले मलाई यस्तो भने—‘आवुसो गौतम ! त्यस चर्याद्वारा पनि...तपाइँले उत्तरीय मनुष्यधर्म...प्राप्त गर्न सक्नु भएन भने अहिले अब बाहुलिक भई...के तपाइँले उत्तरीय मनुष्यधर्म तथा आर्यज्ञानदर्शनको विशेषता जान्न सक्ने ज्ञान प्राप्त गर्न सक्नु होला !’

“राजकुमार ! यस्तोभन्दा मैले पञ्चवर्गीय भिक्षुहरूलाई यसो भनें—‘भिक्षुहो ! यसभन्दा अघि मैले तिमीहरूलाई यस्तो कुरा भनेको थाहाछ के ?’

‘भन्ते ! थाहाछैन ।’

१. भनाइको मतलब- यसभन्दा अघि उरुवेलमा बसिरहँदा मैले यस्तो कुनै वचन भनेको कुरा तिमीहरूलाई थाहाछ के ? भनी भनिएको हो । यति मात्र होइन उरुवेलमा तपस्या गरिरहेको बेलामा तिमी-

‘भिक्षुहो ! तथागत, अरहत् सम्यक्सम्बुद्ध हुन् । भिक्षुहो ! कान थाप । मैले अमृत पाइसकेको छु । म अनुशासन गर्नेछु । म धर्म-देशना गर्नेछु । सुने अनुसार आचरण गरेमा चिरकाल नवित्वं...यसै जीवनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्नेछौ ।’

“राजकुमार ! अनि मैले पञ्चवर्गीय भिक्षुहरूलाई सम्माउन सकै । राजकुमार ! अनि मैले दुइजना भिक्षुहरूलाई उपदेश गरै ।

हरूलाई खुशी पार्न अथवा तिमीहरू उत्कण्ठित होउला भनी रात वा दिनमा तिमीहरूकहाँ आएर ‘आवुसो ! उत्कण्ठित हुनु पर्दै चिन्ता लिनु पर्दै ज्योति देखेको छु अथवा निमित्त दर्शन पाएको छु’ आदि भनी कुनै कुरा मैले तिमीहरूलाई भनेको छु ? यति भन्ने वित्तिकै उनीहरूमा होस आयो र ‘अवश्य पनि बुद्ध हुनुहुन्छ’ भन्ने मनमा लागेपछि उनीहरूको मनमा श्रद्धा उत्पन्न भयो । ‘त्यस्तो कुरा सुनाउनु भएको हामीलाई थाहाछैन’ भन्ने कुरा पनि उनीहरूले भने । म. नि. अ. क. II. पृ. १५६-६०: पासरासिसुत्तवण्णना ।

१. भनाइको मतलब—पञ्चवर्गीय भिक्षुहरूलाई ‘बुद्धहो’ भन्ने कुरा विश्वास दिलाउन सकै भनी भनिएको हो । म. नि. अ. क. II. पृ. १६०: पासरासिसुत्तवण्णना ।
२. ‘दुइजना भिक्षुहरूलाई उपदेश गरै’ भनेको पञ्चवर्गीय भिक्षुहरूमध्ये वप्प र भद्रियलाई उपदेश गरै भनिएको हो र कौण्डिन्य, महानाम र अस्सजि भिक्षुहरू भिक्षाटन् जान्ये भनिएको हो । यो श्रावण कृष्णपक्ष प्रतिपदाको दिन थियो ।

तीनजना भिक्षुहरू भिक्षाटन् जान्ये । तीनजना भिक्षुहरूले भिक्षाटन् गरी त्याएको जुन भोजन हो त्यो हामी छ जनाले यापन गर्थ्यौ । राजकुमार ! तीनजना भिक्षुहरूलाई उपदेश गर्थ्यै । दुइजना भिक्षुहरू भिक्षाटन् जान्ये । दुइजना भिक्षुहरूले भिक्षाटन् गरी त्याएको जुन भोजन हो त्यो हामी छ जनाले यापन गर्थ्यै ।

“राजकुमार ! यसरी मैले उपदेश गरेको र अनुशासन गरेको सुनेर पञ्चवर्गीय भिक्षुहरूले चाँडै न—जसको निमित्त कुलपुन्नहरू सम्यक्रूपले घरबार छाडी अनगारिक भई प्रवर्जित हुन्छन्—त्यो अनुपम ब्रह्मचर्यवास श्रवसान गरी यसै जीवनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बसे ।”

“यस्तो भन्तुहुँदा बोधि राजकुमारले भगवान्त्वाई यस्तो विन्तिगरे—

- ‘तीनजना भिक्षुहरूलाई उपदेश गर्थ्यै’ भनेको भृद्य, महानाम र अस्सजिलाई उपदेश गर्थ्यै भनिएको हो र कौण्डन्य र वप्प भिक्षाटन् जान्ये भनिएको हो । यो चाहिं श्रावण कृष्णपक्षको द्वितीयाको दिन हो ।
- भगवान् ऋषिपतन मृगदायमा आषाढको पूर्णमाको दिन अर्थात् उपोसथको दिनमा आइपुग्नु भएको थियो । अनि आफू ‘बुद्धह्वौ’ भन्ने कुरा सम्झाउन सक्नु भएपछि कौण्डन्य स्थविरलाई कायसाक्षि (कायसाक्षि भनेको कस्तो हो भन्ने कुरा बुझनको निमित्त लेखकको बुद्धकालीन गृहस्थीहरू भाग-१ को पृ. ३३५-३६

मा हेनूं) गराई धर्मचक्र प्रवर्तन सूत्र देशना गर्नुभयो । यो सूत्र देशनाको अन्त्यमा अठार कोटी ब्रह्माहरूसँग कौण्डिन्य स्थविर स्रोतापत्तिफलमा प्रतिष्ठित भए । सूर्य छँदा छँदै देशना समाप्त भएको थियो । त्यसपछि भगवान् उहीं वर्षावास बस्नुभएको थियो । प्रतिपदाको दिनदेखि भगवान् भिक्षाटन्को निमित्त गाउँमा जानुभएको थिएन भन्ने कुरा दर्शाउनको निमित्त माथि सूत्रमा ‘दुइजना भिक्षुहरूलाई उपदेश गर्दु’ भनिएको हो भनी पासरासिसुत्तवण्णनाले उल्लेख गरेको छ । त्यहाँ बसेर ध्यान गरिरहेका भिक्षुहरूमा कुनै शंका उत्पन्न हुँदा त्यसलाई हटाइदिनको निमित्त भगवान् उहीं बस्नुभएको थियो । शंका लागे लागेका कुरा भगवान्का छेउमा गई भिक्षुहरूले सोष्ठदथे । भगवान् पनि भिक्षुहरू बसेको ठाउँमा गई शंका निवारण गरिदिनु हुन्थयो ।

अनि उनीहरूले त्याएको भोजन गर्नुहुँदै उपदेश दिइरहनु भएको बेलामा कृष्णपक्षको प्रतिपदाको दिन वप्पथेर स्रोतापन्न भएका थिए । भद्रिय थेर दुतियाको दिनमा, महानाम थेर तृतीयाको दिनमा र अस्सजि थेर चौथीको दिनमा स्रोतापन्न भएका थिए । अनि कृष्णपक्षको पञ्चमीको दिन ती पाँचेजनालाई एकत्रित गराई अनत्तलक्खण (=अनात्मलक्षण) सूत्र देशना गर्नुभएको थियो । सूत्र देशनाको अवसानमा सबै पाँचेजना अरहत् फलमा प्रतिष्ठित भएका थिए भनी परं. सू. II. पृ. १६०: पासरासिसुत्तवण्णनाले उल्लेख गरेको छ ।

“भन्ते ! कतिसम्ममा भिक्षुले तथागतको नेतृत्व पाई—जसको निमित्त कुलपुवहरू सम्यक्रूपले घरबारं छाडी अनगारिक भई प्रवर्जित हुन्छन्—त्यो अनुपम ब्रह्मचर्यवास अवसान गरी यसै जीवनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्छ ?”

### पञ्च प्रधानीय अङ्गहरू

१—“राजकुमार ! त्यसोभए तिमीसँगं सोधनेछु । जस्तो तिमी-लाई लाग्छ त्यस्तो भन । राजकुमार ! के तिमी अंकुश समाती हात्ती चढने विद्यामा सिपालुछौ ?”

“भन्ते ! सिपालु छु ।

“राजकुमार ! यहाँ कुनै भानिस ‘बोधि राजकुमार अंकुश समाती हात्ती चढने विद्यामा सिपालु छन् । म हात्ती चढने विद्या

१. यी बोधि राजकुमार कौशम्बी देशका उदेन (=उदयन) राजाका वासुलदत्ता महारानीका तरफबाट भएका छोरा हुन् । कसरी यिनले हात्ती चढने विद्या सिके भन्ने विषयमा पपं. सू. III. पृ. २२२-२४: बोधिराजकुमारसुत्तवण्णनाले उनकै बाबु उदेन राजासँग सिकेका थिए भनी उल्लेख गरेको छ । त्यसैले सूत्रमा ‘सिपालु छु’ भनी बोधि राजकुमारले उल्लेख गरेका हुन् । यी उदेन राजाका कुरा मिक्तु अनुरुद्ध स्थविरले अनुदित नेवारी ‘धर्मपदटुकथा’ भाग-२, पृ. ४ मा उल्लेख भएको पाइन्छ । लेखकको बु. रा. भा-१, पृ. ४९६ मा पनि उल्लेख भएको छ ।

उनीसेंग सिक्नेछु' भनी आउँछ । (१) त्यो चाहिं श्रद्धालु हुन्छ । जति श्रद्धाले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्दैन । (२) त्यो रोगी हुन्छ । जति निरोगीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्दैन । (३) त्यो सठी र छली हुन्छ । जति असठी र अछलीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्दैन । (४) त्यो अल्छी हुन्छ । जति निरालसीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्दैन । (५) त्यो निर्बुद्धि हुन्छ । जति बुद्धिमानीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्दैन । राजकुमार ! के त उसले तिमीकहाँ अंकुश समाती हात्ती चढने विद्या सिक्न सक्ला त ? यसमा तिमी के भन्छौ ?”

“भन्ते ! एक अंगले युक्त भए पनि सो पुरुषले मसँग हात्ती चढने विद्या सिक्न सक्दैन भने पाँच अंगले युक्त हुनेको त के कुरा !”

२—“राजकुमार ! यहाँ कुनै मानिस ‘बोधि राजकुमार अंकुश समाती हात्ती चढने विद्यामा सिपालु छन् । म हात्ती चढने विद्या उनीसेंग सिक्नेछु’ भनी आउँछ । (१) त्यो चाहिं श्रद्धालु हुन्छ । जति श्रद्धालुले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्छ । (२) त्यो चाहिं निरोगी हुन्छ । जति निरोगीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्छ । (३) त्यो चाहिं असठी र अछली हुन्छ । जति असठी र अछलीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्छ । (४) त्यो चाहिं निरालसी हुन्छ । जति निरालसीले प्राप्त गर्नुपर्ने हो त्यति उसले प्राप्त गर्न सक्छ । (५) त्यो चाहिं बुद्धिमानी हुन्छ । जति बुद्धिमानीले

प्राप्त गर्नुपन हो त्यति उसले प्राप्त गर्न सकछ । राजकुमार ! के त उसले तिमीकहाँ अंकुश समाती हाती चढने विद्या सिक्षन सकला त ? यसमा तिमी के भन्छौ ?”

“भन्ते ! एक अंगले युक्त भए पनि सो पुरुषले मसेंग हात्ती चढने विद्या सिक्षन सकछ भने पाँच अंगले युक्त हुनेलाई त के भन्ते र !”

३—“राजकुमार ! यसरी नै यी पाँच प्रधानीय (=साधनका) अंगहरू हुन् । कुन पाँच ? राजकुमार ! (१) भिक्षु श्रद्धावान्<sup>१</sup> हुन्छ । तथागतको बोधिलाई<sup>२</sup> विश्वास गर्छ—‘वहाँ भगवान् अरहत् सम्यक्-

१. श्रद्धा चार प्रकारका छन्—(१) आगमन श्रद्धा, (२) अधिगमन श्रद्धा, (३) ओक्कप्पन श्रद्धा र (४) प्रसाद श्रद्धा ।

त्यहाँ सर्वज्ञ बुद्धत्वको प्रार्थना गरेदेखि सर्वज्ञ बुद्धत्व प्राप्त नहुनु जेलसम्म रहेको बोधिसत्त्वको श्रद्धालाई ‘आगमन श्रद्धा’ भनिन्छ । प्रतिवेध गरी प्राप्त भएको आर्यश्रावकहरूको श्रद्धालाई ‘अधिगमन श्रद्धा’ भनिन्छ । बुद्ध, धर्म, सङ्घ भन्ने बित्तिकै अकम्पितरूपले मनमा हुने श्रद्धालाई ‘ओक्कप्पन श्रद्धा’ भनिन्छ । प्रसन्नताको कारणले उत्पन्न हुने श्रद्धालाई ‘प्रसाद श्रद्धा’ भनिन्छ । यहाँ चाहिं ओक्कप्पन श्रद्धालाई ‘श्रद्धा’ भनिएको हो भनी पपं. सू. III. पृ. २२४: बोधिराजकुमारसुत्तवण्णनाले उल्लेख गरेको छ ।

२. यहाँ ‘बोधि’ भनी चार मार्गज्ञानलाई भनिएको हो । त्यसलाई भगवान्‌ले राम्ररी बोध गर्नुभएको छ भनी श्रद्धा राख्छ । पपं. सू. III. पृ. २२४.

सम्बुद्ध, विद्याचरण सम्पन्न, सुगत लोकविद्, अनुपम पुरुषदम्य सारथी,  
देवमनुष्यका शास्ता तथा बुद्ध भगवान् हुनुहुन्छ ।’ (२) सो निरोगी र  
अल्पातङ्की हुन्छ र समविपाकिनी अग्निधातु भएका, न अतिशीत, न अति  
उष्ण स्वभावका र मध्यम मार्गद्वारा साधनाको निमित्त योग्य हुन्छ ।  
(३) असठी र अछली हुन्छ यथार्थरूपले आफ्नो दोषलाई शास्ता,  
विज्ञपुरुष वा सब्बह्यचारीहरूका समक्ष प्रकाश पार्छ । (४) अकुशल  
धर्महरू हटाउन र कुशल धर्महरू उत्पादन गर्नको निमित्त वीर्यवान्  
बलसम्पन्न बूढ पराक्रमी भई कुशल धर्महरूमा उत्साहित हुन्छ ।  
(५) उदयब्यय गामिनी ज्ञानले युक्त आर्द्धनिर्वेद हुने सम्यक्-रूपले दुःख  
क्षय हुने प्रजाले युक्त हुन्छ । राजकुमार ! यही प्रधानीय पाँच अंगहरू  
हुन् ।

“राजकुमार ! यी पाँच प्रधानीय अंगहरूले युक्त मिक्तुले  
तथागतको नेतृत्व पाएपछि— जसको निमित्त कुलयुवहरू सम्यक्-रूपले  
घरबार छाडी अनगारिक भई प्रवर्जित हुन्टन्—त्यो ब्रह्मचर्यवास अवसान  
गरी उनी यसं जीवनमा सात वर्षमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी  
बस्न सक्छन् । राजकुमार ! सात वर्षको कुरा छाडिबेझ । यी पाँच  
प्रधानीय अंगले युक्त मिक्तुले तथागतको नेतृत्व पाएपछि—...छ वर्षमा  
स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्छन्...पाँच वर्षमा...चार  
वर्षमा...तीन वर्षमा...दुइ वर्षमा...एक वर्षमा स्वयं अभिज्ञाद्वारा  
साक्षात्कार गरी बस्न सक्छन् । राजकुमार ! एक वर्षको कुरा छाडिबेझ ।  
यी पाँच प्रधानीय अंगहरूले युक्त मिक्तुले तथागतको नेतृत्व पाएपछि—

...सात महीनामा...छ महीनामा...चार महीनामा...तीन महीनामा...  
 दुइ महीनामा...एक महीनामा...आधा महीनामा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्छन् । राजकुमार ! आधा महीनामा कुरा छाडिदेउ । यो पाँच प्रधानीय अंगहरूले युक्त भिक्षुले तथागतको नेतृत्व पाएपछि—...सात दिन रातमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्छन् । यो पाँच प्रधानीय अंगहरूले युक्त भिक्षुले तथागतको नेतृत्व पाएपछि—...छ रात दिनमा...पाँच रात दिनमा...चार रात दिनमा...  
 तीन रात दिनमा...दुइ रात दिनमा...एक रात दिनमा स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बस्न सक्छन् । राजकुमार ! एक रात दिनको कुरा छाडिदेउ । यो पाँच प्रधानीय अंगहरूले युक्त भिक्षुले तथागतको नेतृत्व पाएपछि—...संध्या समयमा अनुशासन गरी प्रातः कालमा विशेषता पाउन सक्छन् । प्रातः कालमा अनुशासन गरी संध्यासमयमा विशेषता पाउन सक्छन् ।”

१. यहाँ नेय्य पुरुषको हिसाबले यो कुरा भनिएका हुन् । नेय्य पुरुष भन्ने कस्ता हुन् भन्ने कुरा माथि ब्रह्माचना भन्ने शीर्षकको पृ. १२३: को पादटिप्पणीमा उल्लेख भएको छ ।

(१) ढीलो प्रज्ञा हुने नेय्य पुरुषले सात वर्षमा धर्मविबोध गर्छ भने (२) तीक्ष्ण प्रज्ञा हुने पुरुषले बिहान सुनेर साँझपख धर्मविबोध गर्न सक्छ र (३) अरु बाँकी मध्यम प्रज्ञा हुने नेय्य पुरुष भनी जानुपर्छ भनी पं. सू. III. पृ. २२५: बोधिराजकुमार सुन्नवण्णनाले उल्लेख गरेको छ ।

## बोधि राजकुमारको उपासकत्व ग्रहण

यस्तो भन्नुहुँदा बोधि राजकुमारले भगवान्‌लाई यस्तो विन्दि-  
गरे—“अहो बुद्ध ! अहो धर्म ! अहो धर्मको सुआख्यातता !! जहाँ  
कि संध्यासमयमा अनुशासन गर्दा प्रातः कालमा विशेषता पाइन्छ ।  
प्रातः कालमा अनुशासन गर्दा संध्या समयमा विशेषता पाइन्छ !!”

यस्तोभन्दा सज्जिकापुत्र माणवले बोधि राजकुमारलाई यस्तो  
भने—“यस्तै हो तपाइँ बोधि ‘अहो बुद्ध ! अहो धर्म ! अहो धर्मको  
सुआख्यातता !!’ भनी भन्नुहुँठ । तर तपाइँ बुद्ध, धर्म र भिक्षुसङ्घको  
शरणमा जानुहुन्न !”

“हे सौम्य सञ्जिजकापुत्र ! यस्तो नभन । हे सौम्य सञ्जिजका-  
पुत्र ! यस्तो नभन । सौम्य सञ्जिजकापुत्र ! मैले मेरी आमाबाट यस्तो  
सुनेको छु र ग्रहण पनि गरेको छु—

“सौम्य सञ्जिजकापुत्र ! एक समय भगवान् कौशल्यीको  
घोषिताराममा बसिरहनुभएको थियो । अनि मेरी गरिणी आमा  
जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गई भगवान्‌लाई अभिवादन गरी एक  
छेउमा बसिन् । एक छेउमा बसेकी मेरी आमाले भगवान्‌लाई यस्तो  
भनिन्—‘भन्ते ! मेरो पेटमा भएको छोरा वा छोरी भगवान्‌को  
शरणमा जान्छ धर्म र भिक्षुसङ्घको पनि । भगवान्‌ले उसलाई नमरेसम्म  
शरणमा गएको उपासक भनी धारण गर्नुहोस् ।’ सौम्य सञ्जिजकापुत्र !  
अर्को एक समय भगवान् यही भगवैशको सुंसुमारगिरि भेसकला

[ १४६ ]

बुद्धकालीन राजपरिवार-३

मृगदायमा बसिरहनुभएको थिथो । अनि मलाई धाइले बोकेर भगवान्‌कहाँ लगो । भगवान्‌कहाँ गई भगवान्‌लाई अभिवादन गरी एक छेउमा बसी । एक छेउमा बसेकी सो धाइले भगवान्‌लाई यस्तो भनी—‘भन्ते ! यी बोधि राजकुमार भगवान्‌को शरणमा जान्छन् धर्म र भिक्षुसंघको पनि । भगवान्‌ले उनलाई नमरेसम्म शरणमा आएका उपासक हुन् भनी धारण गर्नुहोस् ।’ सौम्य सञ्जिकापुत्र ! सो म तेथो पटक पनि भगवान्‌को शरणमा जान्छु धर्म र भिक्षुसङ्घको पनि । भगवान्‌ले मलाई नमरेसम्म शरणमा आएको उपासक हो भनी धारण गर्नुहोस् ।”

×

■

×

मूळ पाठि—

## २-बोधि राजकुमार कथा (बोधिराजकुमारवत्यु<sup>१</sup>)

अनि भगवान् वैशालीमा इच्छानुसार विहार गरी जहाँ भग्ग  
(देश) हो त्यहाँ चारिकार्थ जानुभयो । क्रमशः चारिका गर्दै जहाँ भग्ग  
(देश) हो त्यहाँ पुग्नुभयो । त्यहाँ भग्ग देशको सुंसुमारगिरि  
भेसकलाबन मृगादायमा भगवान् बस्नुभयो । त्यसब्खत बोधि  
राजकुमारले भरखरै तयार पारेको कोकनद भन्ने प्रात्साद थियो ।  
त्यसमा कुनै श्वरण ब्राह्मण वा मानिस बसेका थिएनन् । अनि बोधि  
राजकुमारले सखिकापुत्र माणवलाई बोलाए—“हे सौम्य सठिजका-  
पुत्र ! तिमी यहाँ आऊ र जहाँ भगवान् हुग्नहुन्छ त्यहाँ जाऊ । त्यहाँ  
गएर मेरो बचनले भगवान्को पाउमा शीरले बन्दना गर ।...<sup>२</sup> यस्तो  
पनि भन—‘भन्ते ! भोलिको निमित्त भगवान्ले भिक्षुसङ्गः संहित बोचिँ

१. चुल्ल. व. पा. पृ. २१६: खुद्दकवत्युक्खन्धकं ।

२. यहाँका बाँकी कुराहरू माथि बोधिराजकुमारसूत (पृ. ६३) मा  
उल्लेख भए क्षै दोहन्याई पढ्नू ।

राजकुमारको भोजन स्वीकार्नुहोस् ।” “हवस् भन्ते” भनी बोधि राजकुमारलाई जवाक दिई सञ्जिकापुत्र माणव जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए ।...<sup>१</sup> ।

अनि बोधि राजकुमारले त्यो रात बितेपछि आपनो निवासमा प्रणीत खाद्य-भोज्य तयार पार्न लगाई कोकनद प्रासादको भन्याङ्को अन्तसम्म सेतो कपडा बछाउन लगाए । अनि सञ्जिकापुत्र माणवलाई बोलाए—“हे सौम्य सञ्जिकापुत्र ! तिमी यता आऊ र जहाँ भगवान् हुनुहुन्छ त्यहाँ जाऊ । त्यहाँ गएर भगवान्लाई समयको सूचना देऊ...<sup>२</sup> ।

अनि पूर्वाह्नि समयमा चीवर पहिरी पात्र-चीवर लिई भगवान् जहाँ बोधि राजकुमारको निवासस्थान हो त्यहाँ जानुभयो । त्यसबछत दैलो बाहिर भगवान्को प्रतीक्षामा बोधि राजकुमार उभिइरहेका थिए । बोधि राजकुमारले टाढैबाट भगवान् आइरहनु भएको देखे । देखेपछि अधिलितर गई भगवान्लाई अभिवादन गरी जहाँ कोकनद प्रासाद हो त्यहाँ लगे । अनि भगवान् भन्याङ्किर उभिइरहनुभयो । अनि बोधि राजकुमारले भगवान्लाई पस्तो विन्तिगरे—

“भन्ते ! कपडामाथिबाट जानुहोस् । भन्ते ! कपडामाथिबाट जानुहोस् । जो मेरो निमित्त धेरैदिनसम्मको लागि हितसुख हुनेछ ।”

- 
१. यहाँका बाँकी कुराहरू माथि पृ. ६३ मा उलेख भए जस्तै दोहन्याई पढ्नू ।
  २. पहाँका बाँकी कुरा माथि पृ. ६४ मा उलेख भए जस्तै दोहन्याई पढ्नू ।

यस्तोभन्दा भगवान् चुपलाग्नुभयो । अनि बोधि राजकुमारले  
दोशो पटक पनि तेशो पटक पनि विन्ति गरे ।

अनि भगवान् ले आयुष्मान् आनन्दलाई हेर्नभयो । अनि  
आयुष्मान् आनन्दले बोधि राजकुमारलाई यस्तो भनुभयो—

“राजकुमार ! कपडा मिक्तुहोस् । भगवान् कपडामाथिबाट  
जानुहुने छैन । भगवान् पछि आउने भिक्षुहरू प्रति अनुकम्पा राख्नुहुन्छ ।”

अनि बोधि राजकुमारले कपडा हटाउन लगाई कोकनद  
प्रासादमाथि आसन विछाउन लगाए । भगवान् पनि कोकनद  
प्रासादमाथि जानुभई विछाइराखेको आसनमा भिक्षुसङ्घका साथ  
बस्नुभयो । अनि बोधि राजकुमारले बुद्ध सहित भिक्षुसङ्घलाई आपनं  
हातले प्रणीत खाद्य-भोज्य अप्रित गरे । भोजन गरिसकेपछि भगवान् ले

१. कपडा जिक्कन लगाएको किन भन्ने सम्बन्धमा माथि पृ. ६५ को  
पादटिप्पणीमा उल्लेख भइ नै सकेको छ । यहाँको प्रसंगमा चाहिं  
यदि भगवान् कपडामाथिबाट जानु भएर पनि सन्तान नपाउँदा बोधि  
राजकुमारको मनमा “यिनी सर्वज्ञ” रहेनछन् भन्ने हुन सक्छ भन्ने  
पनि कारण हो भनी सम. पा. III. पृ. १२६१ ले उल्लेख गरेको  
छ । यो हो कपडामाथिबाट नजानुको कारण । यदि कुनै अनजान  
भिक्षुहरू कपडामाथिबाट जाँदा भिक्षुहरूलाई गृहस्थीहरूले निन्दा गर्न  
सक्छन् । अतः यस कारणलाई निवारण गर्ने विचारले भगवान् ले  
शिक्षापद (=नियम) बनाइदिनु भएको हो भनी सम. पा. III.-  
पृ. १२६१ ले उल्लेख गरेको हो ।

पान्नबाट हात हटाइसकेपछि बोधि राजकुमार एउटा होच्चो आसन लिई एक छेउमा बसे । एक छेउमा बसेका बोधि राजकुमारलाई धार्मिक कथाद्वारा सन्दर्शित, समादपित, समुत्तेजित र सम्प्रहर्षित पार्नुभई भगवान् आसनबाट उठी जानुभयो ।


अनि भगवान्ले यसै कारणमा यसै प्रसंगमा धार्मिक कथा सुनाई भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—“भिक्षुहो ! कपडामाथिबाट जान हुन्न । जो जान्छ उसलाई दुष्कृत्य आपत्ति लान्नेछौ ।”

त्यसब्बित कुनै एक प्रसव भइसकेकी स्त्रीले भिक्षुहरूलाई निम्त्याई कपडा विच्छिन्नाई यस्तो भनी—“भन्ते ! कपडामाथिबाट जानुहोसु ।” सन्देहले गर्दा भिक्षुहरू जान्नये । “भन्ते ! मंगलको निमित्त कपडा विच्छिन्नाएको हुँ ।” सन्देहले गर्दा भिक्षुहरू जान्नये । अनि सो स्त्री कराउन थाली, खिन्न हुन थाली र धिक्कार्न थाली—“यी आर्यहरू कस्ता हुनुहुन्छ । मंगलको निमित्त कपडा विच्छिन्नाइएको भन्दा पनि जानुहुन्न !” सो स्त्री कराइरहेकी, खिन्न भइरहेकी र धिक्कारिरहेकी श्रिक्षुहरूले सुने । अनि ती भिक्षुहरूले यो कुरा भगवान्लाई सुनाए । (अनि भगवान्ले यस्तो भनुभयो)—

“भिक्षुहो ! गृहस्थीहरू मंगलकासी हुन्छन् । भिक्षुहो ! गृहस्थीहरूको मंगलको निमित्त प्रार्थना गर्दा कपडामाथिबाट जाने अनुमति दिन्छ ।”

१. “न भिक्खवे, चेलप्पटिका अक्कमितब्बा । यो अतिक्कमेघ्य, आपत्ति दुर्कटस्स ।” चुल्ल. व. पा. पृ. २१८: बोधिराजकुमारवत्थ, खुद्कवत्थुक्खन्धक ।

त्यसबखत भिक्षुहरू खुट्टा धोएर (कपडामाथि) जान सन्देह  
गर्ये । यो कुरा भगवान्दलाई सुनाए । (अति भगवान्दले भन्तुभयो)—  
“भिक्षुहो ! खुट्टा धोएर (कपडामाथिबाट) जाने अनुमति दिन्छु ।”



Dhamma.Digital

## ७. भद्रीय लिच्छवी

परिचय

यी भद्रीय (भद्रिय) लिच्छवी वैशालीवासी हुन् । भगवान् वैशालीको कूटागार शालामा बसिरहनुभएको बेलामा एकदिन बिहानको खाना खाइसकेपछि हातमा फूल मालाहरू लिई भगवान्को दर्शन गर्नेछु भनी यिनी भगवान्कहाँ गए ।

भगवान्कहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसेका यिनले भगवान्लाई यस्तो भने—

“भन्ते ! मैले सुनेकोछु कि भगवान् जादूगर जस्तै हुनुहुन्छ र मोहित पानै मन्त्रद्वारा मानिसहरूलाई मोहित पानु हुन्छ । के यो कुरा सत्य हो ?”

यो सुनी भगवान्ले भद्रीय लिच्छवीलाई “भद्रीय ! कसैले भन्दैमा वा मैले भन्दैमा यो सत्य हो भनी कुनै कुराको विश्वास गर्नुहुम्स । बर के कुशल हो र के अकुशल हो भन्ने कुरा आफैले यथार्थ-रूपले बुझेपछि मात्र विश्वास गर्नु बेश हुनेछ” भनी भन्नुभयो ।

यस प्रकारको स्वतन्त्र विचारको उपदेश सुनेर प्रसन्न भई भद्रीय लिङ्गवीले उहीं बुद्धको शरणमा परी उपासकत्व ग्रहण गरे । जब उनले उपासकत्व ग्रहण गरे तब उनलाई भगवान्नले यसो भन्नुभयो—

“भद्रीय ! के मैले तिमीलाई मेरो शरणमा पर र मेरो शिष्य बन आदि भनेको छु ?”

“भन्ते ! भन्नुभएको छैन ।”

यति कुरा सुनी भगवान्को उपदेशद्वारा भद्रीय लिङ्गवीले स्वोताप्तिफल प्राप्त गरी फर्के ।




---

१. अं. अ. क. II. पृ. ५५८: भद्रीयसुत्तवण्णना, महावग्गो ।

## शूल सूत्र—

### अमण गौतम जादूगर हुन् (भद्रियमुत्तं१)

एक समय भगवान् वैशाछी स्थित महावनको कृटागार शालामा बसिरहनुभएको थियो । अनि भद्रीय लिङ्घक्षी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका भद्रीय लिङ्घक्षीले भगवान्-लाई यस्तो भने—

“भन्ते ! भैले यस्तो सुनेको छु—‘अमण गौतम जादूगर हुन् र मोहित पानै विदधा जान्दछन् । जसद्वारा अन्यतीर्थियहरूका श्रावकहरू-लाई मोहित पाठ्नैन् ।’ भन्ते ! जसले यस्तो भन्दछन्...के उनीहरू भगवान्ले भने जस्तै भन्दछन् ? के उनीहरूले धर्मानुकूल भन्दछन् ? कुनै सहधर्मीसँग वादानुपातमा पारी निन्दनीय त प्राप्त हुन्न ? भन्ते ! हास्यी भगवान्लाई झूटो आरोप लगाउन चाहन्नौ ।’”

१. अं. नि-४, पृ. २०३: महावग्गो; अ. क. II, पृ. ५५८.

(क) “आऊ भद्रीय ! तिमीहरूले अनुश्रुतिको आधारमा मात्र, परम्पराको आधारमा मात्र, यस्ते कारणले यस्तो हो भन्देमा मात्र, हान्त्रो धर्मग्रन्थ (पिटक) सेंग मिल्दछ भन्देमा मात्र, तर्कको आधारमा मात्र, तरीकाको आधारमा मात्र (नय हेतु), आकार परिवितर्कनाको आधारमा मात्र, हान्त्रो विचारसेंग मिल्दछ भन्देमा मात्र, भव्यताको आधारमा मात्र तथा यी असण ठूला छन् भन्देमा मात्र ग्रहण गर्नु पर्दैन । भद्रीय ! जब तिमीहरू आफैले जानेछौं कि ‘यी धर्महरू अकृत्याल हुन्, यी धर्महरू सावदध हुन्, यी धर्महरू विजद्वारा निवित छन् र यी धर्महरू परिपूर्णरूपले ग्रहण गर्दा अहित र दुःख आउँछ’ तब भद्रीय ! तिमीहरूले (त्यसलाई) छाडिदिन् ।

“भद्रीय ! पुरुषको मनमा लोभ उत्पन्न भएमा त्यसले हित हुन्छ कि अहित ? यसमा तिमी के भन्दौं त ?”

“भन्ते ! अहित ।”

“भद्रीय ! सुधू पुरुषले लोभको बबाउमा परी लोभको वशमा परी प्राणी हिसा पनि गर्छ । नदिएको पनि लिन्छ । परदार पनि गमन गर्न्छ । झूटो प्रनि कोल्छ र झङ्गलाई पनि त्यस्तो काममा सङ्केन गराउँछ जो उसको लागि धेरे दिनसम्मको निमित्त अहित र दुःख हुन्छ ।”

“भन्ते ! हो ।”

“भद्रीय ! पुश्पको सत्रमा द्वेष...मोह...वैरभाव उत्पन्न खुएमर ह्यसबे हित हुच्छ कि अहित ? यसमा तिमी के भन्दौं त ?”

“भन्ते ! अहित ।”

“भद्रीय ! वैरपुरुषले वैरभावको दबाउमा परी वैरभावको वशमा परी प्राणी हिसा पनि गर्छ,...अरुलाई पनि त्यस्तो काममा संलग्न गराउँछ जो उसको लागि धेरै दिनसम्मको निमित्त अहित र दुःख हुन्छ ।”

“भन्ते ! हो ।”

“भद्रीय ! यी धर्महरू कुशल हुन् कि अकुशल ? यसमा तिमी के भन्छौ ?”

“भन्ते ! अकुशल हुन् ।”

“सावदय हुन् कि निरवदय हुन् ?”

“भन्ते ! सावदय हुन् ।”

“विजद्वारा निन्दित छन् कि प्रशसित ?”

“भन्ते ! विजद्वारा निन्दित छन् ।”

“(यी धर्महरूलाई) पूर्णरूपले ग्रहण गर्दा अहित र दुःख हुन्छ वा हुँदैन ? यहाँ तिमीलाई कस्तो लाग्छ ?”

“भन्ते ! यहाँ मलाई यस्तो लाग्छ—(यी धर्महरूलाई) पूर्णरूपले ग्रहण गर्दा अहित र दुःख हुन्छ ।”

“भद्रीय ! जो त्यो मैले तिमीलाई ‘आऊ भद्रीय ! तिमीहरूले अनुभुतिको आधारमा मात्र...ग्रहण गर्नु पर्दैन । भद्रीय ! जब तिमीहरू आफै जान्नेछौ कि यी धर्महरू अकुशल हुन्...तब भद्रीय ! तिमीहरूले (त्यसलाई) छाडिदिनू’ भनी भनें त्यो यसै कारणले भनेको हुँ ।”

(ख) “आऊ भद्रीय ! तिमीहरूले अनुश्रुतिको आधारमा मात्र ... प्रहण गर्नु चाहेन । भद्रीय ! जब तिमीहरू आफै जानेछौं कि ‘यी धर्महरू कुशल हुन्, यी धर्महरू निरवद्य हुन्, यी धर्महरू विजद्वारा प्रशंसित छन् र यी धर्महरू परिपूर्णरूपले प्रहण गर्दा हित र सुख आउँछ तब भद्रीय ! तिमीहरूले (त्यसलाई) प्रहण गरी बस्न् ।

“भद्रीय ! पुरुषको मनमा अलोभ उत्पन्न भएमा त्यसले हित हुन्छ कि अहित ? यसमा तिमी के भन्छौं त ?”

“भन्ते ! हित ।”

“भद्रीय ! अलुब्ध पुरुष लोभको दबाउमा नपरी लोभको वशमा नपरी प्राणी हिसा पनि गर्दैन । नदिएको पनि लिन्न । परदार पनि गमन गर्दैन । क्षटो पनि बोल्दैन । अरूलाई पनि त्यस्तो काममा संलग्न गराउँछ जो उसको लागि धेरै दिनसम्मको निमित्त हित र सुख हुन्छ ।”

“भन्ते ! हो ।”

“भद्रीय ! पुरुषको मनमा अद्वेष...अमोह...अवैरभाव उत्पन्न भएमा त्यसले हित हुन्छ कि अहित ? यसमा तिमी के भन्छौं त ?”

“भन्ते ! हित ।”

“भद्रीय ! अवैरभाव पुरुष वैरभावको दबाउमा नपरी वैरभावको वशमा नपरी प्राणी हिसा पनि गर्दैन,...जो उसको लागि धेरै दिन-सम्मको निमित्त हित र सुख हुन्छ ।”

“भन्ते ! हो ।”

“भद्रीय ! यसमा तिमी के भन्छो त ? यी धर्महरू कुशल हुन् कि अकुशल ?”

“भन्ते ! कुशल हुन् ।”

“सावदथ हुन् कि निरवदथ ?”

“भन्ते ! निरवदथ हुन् ।”

“विज्ञपुरुषद्वारा निन्दित छन् कि प्रशंसित ?”

“भन्ते ! विज्ञपुरुषद्वारा प्रशंसित छन् ।”

“(यी धर्महरूलाई) पूर्णरूपले ग्रहण गर्दा हित र सुखको लागि हुन्छ कि हुन्देन ? यहाँ तिमीलाई कस्तो लाग्छ ?”

“भन्ते ! यहाँ मलाई यस्तो लाग्छ—(यी धर्महरूलाई) पूर्णरूपले ग्रहण गर्दा हित र सुख हुन्छ ।”

“भद्रीय ! जो त्यो मैले तिमीलाई ‘आऊ भद्रीय ! तिमीहरूले अनुश्रुतिको आधारमा मात्र,...तथा यी श्रमण ठूला छन् भन्देमा मात्र ग्रहण गर्नु पर्दैन । जब तिमीहरू आफैले जानेछौं कि यी धर्महरू कुशल हुन्...तब भद्रीय ! तिमीहरूले (त्यसलाई) ग्रहण गरी बस्न्’ भनी भनें त्यो यसे कारणले भनेको हुँ ।”

“भद्रीय ! यो लोकमा जो सन्तसत्पुरुषहरू छन् तिनाँहरू आफ्ना श्रावकहरू यस्तो ग्रहण गर्न लगाउँछन्—‘हे पुरुष ! यता आऊ, लोभ हटाउनको निमित्त बस । लोभलाई हटाएर बस्दा काय, बचन र मन्नले लोभ सहितको कार्य गर्ने छैनौ । द्वेष हटाउनको निमित्त बस । द्वेषलाई

हटाएर बस्दा काय वचन मनले द्वेष सहितको कार्य गर्ने छैनौ । मोह हटाउनको निमित्त बस । मोह हटाएर बस्दा काय, वचन र मनले मोह सहितको कार्य गर्ने छैनौ । वैरभाव हटाउनको निमित्त बस । वैरभाव हटाएर बस्दा काय, वचन र मनले वैरभाव सहितको कार्य गर्ने छैनौ’ ।”

यस्तो भनुहुँदा भद्रीय लिङ्गबीछे भगवान्‌लाई यस्तो विन्ति-गरे—“धन्यहो भन्ते ! धन्यहो भन्ते ! भन्ते ! जस्तै घोटेकोलाई उत्तानो पारिंदिवा, ढाकेकोलाई उघारिंदिवा, बाटो भुलेकोलाई बाटो देखाइंदिवा श्रथवा अँध्यारोमा दियो बालिंदिवा आँखा हुनेले रूप देल्ने हो त्यस्तैरंगी भगवान्‌ले मलाई अनेक प्रकारले धर्म प्रकाश पार्नुभयो । भन्ते ! अब म भगवान्‌को शरणमा पर्नु धर्म र भिक्षुसङ्गको पनि । आजदेखि मलाई भगवान्‌ले नमरेसम्म शरणमा आएको उपासक हो भनी विश्वास गर्नुहोस् ।”

“भद्रीय ! के मैले तिमीलाई ‘भद्रीय ! आऊ, मेरो श्रावक बन मे तिओ शास्ता बन्नेछु’ भनी भनेकोछु ?”

“भन्ते ! भनुभएको छैन ।”

“भद्रीय ! यसरी कुरा गर्ने मलाई केही अमण ब्राह्मणहरू ‘अमण गौतम जादूगर हुन् र मोहित पानैं विद्या जान्दछन् जसद्वारा अन्यतीर्थयहरूका श्रावकहरूलाई मोहित पार्नेन्’ भनी असत्य, तुच्छ र मृषा कुरा गरी झूटो आरोप लगाउँछन् ।”

“भन्ते ! यो मोहित पानैं विद्या राम्र हो । भन्ते ! यो मोहित पानैं विद्या कल्याणकारी नं छ । भन्ते ! मेरा प्रिय ज्ञातिबन्धुहरू

यो मोहित पानें विद्याद्वारा मोहित भए पनि हुन्छ । जसबाट भेरा प्रिय ज्ञातिबन्धुहरूको दीर्घकालिक हित सुख हुनेछ । भन्ते ! सबै क्षत्रीहरूलाई यो मोहित पानें विद्याद्वारा मोहित पारे पनि हुन्छ । जसबाट उनीहरूको दीर्घकालिक हित सुख हुनेछ । भन्ते ! सबै ब्राह्मणहरूलाई... सबै वैश्यहरूलाई... सबै शूद्रहरूलाई यो मोहित पानें विद्याद्वारा मोहित पारे पनि हुन्छ । जसबाट उनीहरूको दीर्घकालिक हित सुख हुनेछ ।”

“भद्रीय ! यस्ते हो, भद्रीय ! यस्ते हो । भद्रीय ! अकुशल हटाउनको निमित्त र कुशल धर्म सम्पादन गर्नको निमित्त सबै क्षत्रीहरू यो मोहित पानें विद्याद्वारा मोहित भए पनि हुन्छ । जसबाट सबै क्षत्रीहरूको दीर्घकालिक हित सुख हुनेछ । भद्रीय !... सबै ब्राह्मणहरू... सबै वैश्यहरू... सबै शूद्रहरू... भद्रीय ! अकुशल हटाउनको निमित्त र कुशल धर्म सम्पादन गर्नको निमित्त देव सहित, मार सहित, श्रमण ब्राह्मण सहित प्रजा तथा देवमनुष्यहरू यो मोहित पानें विद्याद्वारा मोहित भए पनि हुन्छ । जसबाट उनीहरूको दीर्घकालिक हित सुख हुनेछ । भद्रीय ! अकुशल हटाउनको निमित्त र कुशल धर्म सम्पादन गर्नको निमित्त यी महाशालवृक्षहरू पनि यो मोहित पानें विद्याद्वारा मोहित भए पनि हुन्छ । जसबाट यी महाशालवृक्षहरूको हित सुख हुनेछ ।”

## ८. भद्रीय शाक्य

### परिचय

कपिलवस्तु नगर, शाक्यहरूको जमघट भइरहने ठाउँ हो । त्यहाँ धेरै क्षत्री शाक्य परिवारहरू बस्थन् । तीमध्ये यी भद्रीय (भद्रिय) शाक्य पनि एक उच्चकुलीन क्षत्री शाक्य परिवारका राजा हुन् । यिनकी आमाको नाम ‘गोध शाक्य’ हो । यी शाक्यनी काली थिइन् । काली भएकीले यिनलाई पालिसाहित्यले ‘काली गोधा’ नामले चिनाएको छ । यी काली गोधा शाक्य कपिलवस्तुमा सद्बन्दा जेठी थिइन् । यिनी आर्यमार्ग लाभिनी हुन् । यिनको कुरा लेखकको बु. म. भा-२, पृ. ३० मा उल्लेख भएको छ ।

भद्रीय शाक्यको जन्म कपिलवस्तु नगरकी क्षत्री कुलकी काली गोधा शाक्यको कोखबाट भएको हो । नामकरणको दिनमा यिनलाई ‘भद्रीय’ भन्ने नाम राखेका थिए<sup>१</sup> । बालक कालमा एकदिन किञ्चित्त, भद्रीय तथा अनुरुद्ध क्षत्री कुमारहरूका बीच यस्तो कुरा भयो—

१. अ. अ. क. I. पृ. ११०: एककनिपातवण्णना ।

“भात कहाँ पाइन्छ ?”

यस्तोभन्दा किम्बिड कुमारले “भात भकारीमा पाइन्छ” भनी भने । अनि उनलाई भद्रीय कुमारले “तिमीलाई भात पाउने ठाउँ थाहा छैन । भात भनेको कसौंडीमा पाइन्छ” भनी भने । अनि अनुरुद्ध कुमारले भने “तिमीहरू दुबैजनालाई थाहा छैन । भात भनेको सुवर्णमय थालमा पाइन्छ ।”

यो तीनजना राजकुमारहरूमध्ये एकदिन किम्बिडले भकारीबाट धान मिकिरहेको देखेका थिए । भद्रीयले कसौंडीबाट भात मिकिरहेको देखेका थिए । अनुरुद्धले चाहिं थालमा भात पस्केको मात्र देख्ये । त्यसैले उनीहरूले यस्तो भनेका हुन्<sup>१</sup> ।

भद्रीय राजा चाहिं शरीरद्वारा पनि सुन्दर तथा वर्णनीय थिए । त्यसैले यिनलाई भद्रीय भनिएको हो भनी अपदानटुकथा पृ. ३१३ ले उल्लेख गरेको छ । पालिसाहित्यले यिनलाई काढी गोधाका छोरा भद्रीय शाक्य राजा पनि भनेकोछ<sup>२</sup> ।

१. धम्म. प. अ. क. पृ. ८४-८५: देवदत्तवत्थु, यमकर्वग । यस सम्बन्धका विस्तृत कुरा लेखकको संक्षिप्त धम्मपद भाग-१, पृ. ८२ मा अथवा लेखककै नेवारी धम्मपदटुकथा भा-१, पृ. १८४ ‘देवदत्तया ख’ भन्ने शीर्षकमा हेर्नू ।

२. अ. नि. अ. क. I. पृ. १०६: एककनिपातवण्णना; अप. दा. अ. क. पृ. ३१३: भद्रिय कालीगोधापुत्तथेरस्स अपदानटुकथा ।

यिनले शाक्यहरूको राज्यमा राज्य गर्दथे भन्ने कुरा चुल्ल. व.  
पा. पृ. २८० छसक्य पञ्चजनकथामा “तेन खों पन समयेन भद्रियो  
सक्यराजा सक्यानं रज्जं करोति” भन्ने वाक्यबाट पुष्टि हुन्छ । यसरी  
राज्य गरिरहेको बेलामा उनको राजदरबारको भित्र बाहिर सबै ठाउँ-  
हरूमा पालो पहरा राखिएको थियो । तैपनि उनी जहिले पनि सशंकित  
तथा चित्तमा ब्रास लिई बसिरहेको कुरा उदानटुकथा बाट प्रष्ट  
हुन्छ ।

भद्रीय शाक्य राजाको बारेमा जुन सूत्र मैले अगाडि अनुवाद  
गरी प्रस्तुत गरेको छु त्यसको अध्ययन गर्दा यो निश्चय हुन्छ कि यी  
भद्रीय शाक्यले भगवान्‌संग गृहत्याग गर्नुभन्दा अगाडि पनि  
भेटेका रहेछन् । यो अगाडिको सूत्र चाहिं भद्रीय शाक्यले गृहत्याग  
गर्नुभन्दा अगाडिको हो भन्ने कुरा सूत्रबाट प्रष्टसंग बुझिन्छ ।

बुद्धत्व प्राप्त गरिसक्नु भएपछि सबभन्दा पहिलो पटक कपिल-  
बस्तुमा आउनुहुंदा वहाँले नम्ह र राहुङ्क कुमारलाई प्रदर्जित गराउनु  
भएको थियो<sup>१</sup> । त्यसपछि वहाँ कपिलबस्तुबाट क्रमशः मल्ल राज्यको  
अनुप्रिय (अनुपिय) भन्ने आम्रवनमा जानु भएको थियो भन्ने कुरा

१. पृ. ११३: भद्रियसुत्तवण्णना, मुचलिन्दवग्गो ।

२. जा. अ. क. I-II. पृ. ७५: सन्तिकेनिदान । लेखकको संक्षिप्त  
बुद्धजीवनी पृ. १०३ मा पनि यस कुराको उल्लेख भएको छ ।

अपदानटुकथा पृ. २२६ः अनुरुद्धत्येर अपदानटुकथाले उल्लेख गरेको छ ।  
यस्तैरी अरु अटुकथाहरूले पनि उल्लेख गरेका छन् ।

त्यसबखत कपिलवस्तुका सङ्कोदन<sup>३</sup> (शक्रोदन) शाक्य कुलबाट  
कुनै राजकुमार प्रवर्जित भएका थिएनन् । शङ्कोदन शाक्यका महानाम  
‘अनुरुद्ध’ भन्ने दुइ छोराहरू थिए ।

एकदिन महानाम र अनुरुद्ध दुइ दाजुभाइ शाक्यहरूको बीचमा  
को प्रवर्जित हुने भन्ने विवरणा कुरा चल्यो । अनि दुइ दाजुभाइहरूको  
बीचमा अनेक छलफल पछि आफू प्रवर्जित हुने निश्चय अनुरुद्ध शाक्यले  
गरे । त्यसपछि आफती आमाकहाँ गई प्रवर्जित हुनको निमित्त  
उनले अनुमति मागे । यों सुनेर आमां चाहिले वचन दिइनन् तर यस्तो  
सोचिन्—

### Dhamma Digital

१. अं. नि. अ. क. I. पृ. १०८ः एकनिपातवण्णना, अनुरुद्ध; धम्म.  
प. अ. क. पृ. ८३ः देवदत्तवत्थु, यमकवग्यो; जा. अ. क. I-II.  
पृ. ११०ः सुखविहारजातकं, नं. १० तथा थेर. गा. अ. क. II.  
पृ. ६७ः अनुरुद्धत्येरगाथा अटुकथा ।
२. थेर. गा. अ. क. II. पृ. ६६ः अनुरुद्धत्येरगाथा अटुकथाले चाहि  
‘अमितोदन’ भनी उल्लेख गरेको छ ।
३. म. नि. अ. क. II पृ. ५०ः चूलदुखखबरन्धसुत्तवण्णना । हेनू  
लेखकको Kings of Buddha's Time पृ. २५ अथवा  
बु. गू. भा-१, पृ. २१५ मा ।

“यो भद्रीय शाक्य राजा पिनका अति विश्वासी साथी हुन् ।  
अवश्य पनि भद्रीय प्रवर्जित हुन सक्ने छैनन् ।”

यति सोची उनले अनुरुद्धराई यस्तो भनिन्—

“यदि भद्रीय शाक्य प्रवर्जित हुन्छन् भने तिमी पनि उनीसँग प्रवर्जित होऊ ।”

अनि अनुरुद्ध शाक्य भद्रीय राजाकहाँ गई उनलाई प्रवर्ज्या हुनको निमित्त भन्दा उनले “म प्रवर्जित हुन सकिदन” भनी भनेपछि अनुरुद्धले आफ्नी आमाले भनेको कुरा सबै सुनाई “यदि तिमी प्रवर्जित हुन्नौ भने मेरो प्रवर्ज्यामा पनि बाधा हुनेछ” भनी भने । यो सुनेर भद्रीयले “त्यसोभए म सात वर्षपछि प्रवर्जित हुनेछु त्यतिज्जेल पर्ख” भनी भने ।

*Dhamma.Digital*  
“सात वर्ष भनेको त सारै लामो समय हो” भनी अनुरुद्धले भनेपछि “त्यसोभए छ वर्ष पछ..., पाँच वर्ष पछ..., चार वर्ष पछ..., तीन वर्ष पछ..., दुइ वर्ष पछ..., एक वर्ष पछ” भनी भन्दा अनुरुद्धले “एक वर्ष भनेको पनि लामो हो” भनी जोड गरेपछि भद्रीयले “हुन्छ त त्यसोभए छ महीनापछि हुनेछु” भन्दा पनि अनुरुद्धले “छ महीना भनेको पनि लामै हो” भनी फेरि जोड गरेपछि “हुन्छ त त्यसोभए एकहप्ता पर्ख । त्यतिज्जेलसम्ममा म आफ्ना भाइहरू-

१. चुल्ल. व. पा. पृ. २७६: छसक्यपब्जजाकथा, संघभेदक्षब्धक;  
धम्म. प. अ. क. पृ. ८३-८४: देवदत्तवत्थु, यमकवग्गो ।

लाई राज्यको जिम्मा लगाउनेछु” भनेपछि अनुरुद्धले “एकहस्ता भनेको त तथतिसारो लामो समय होइन” भनी स्वीकारे ।

त्यसपछि भद्रीय शाक्य राजा, अनुरुद्ध, अमृतोदन (अमितोदन) शाक्यका छोरा<sup>१</sup> आनन्द, भगु शाक्य कुमार, किमिल<sup>२</sup>, सुप्पबुद्ध (सुप्रबुद्ध) का छोरा देवदत्त<sup>३</sup> शाक्य तथा यिनीहरूका नाऊ उपाळी समेत सातजना मल्ल राज्यको अनुप्रिय (अनुप्रिय) आन्नवनमा गई प्रवर्जित भए<sup>४</sup> ।

यसरी भद्रीय शाक्य राजा प्रवर्जित भएका थिए ।

१. चुल. व. पा. पृ. २७६-८१: छसक्य पब्बज्जाकथा, संघभेद-खबन्धक; धम्म. प. अ. क. पृ. ८४-८५: देवदत्तवत्थ, यमकवग्गो । यी अनुरुद्धादि छ शाक्यहरूको प्रवर्ज्या सम्बन्धी कुराहरू प्रत्येक अर्थकथाहरूमा अलि अलि फरक देखिए तापनि सारांशमा केही फरक छैन ।
२. म. नि. अ. क. II. पृ. ५०: चूलदुक्खखबन्धसुत्तवण्णना ।
३. यिनलाई ‘किम्बिल वा किमिल’ पनि भन्दछन् ।
४. अं. अ. क. I. पृ. २०४: भट्टकच्चान, एककनिपातवण्णना; धम्म. प. अ. क. पृ. ४५४: सुप्पबुद्धसक्कवत्थ, पापवग्गो ।
५. चुल. व. पा. पृ. २८१: छसक्यपब्बज्जाकथा, सङ्घभेदखबन्धक; धम्म. प. अ. क. पृ. ८५-८६: देवदत्तवत्थ, यमकवग्गो; धम्म. प. अ. क. पृ. ४८-४९

भद्रीय शाक्य राजा प्रवर्जित भएको कुरा सुनी उनका सोण भन्ने सेनापति पनि प्रवर्जित भएको कुरा थेर. गा. अ. क. I. पृ. ३१७: सोणसेट्टिपुत्त थेरगाथा अटुकथाले उल्लेख गरेको छ । यी सोणसेट्टिपुत्त-लाई डा० मल्लसेकरले D. P. P. II. पृ. ३५८ मा ‘सोणपोतरिय-पुत्त’ भनी उल्लेख गरेका छन् ।

### भद्रीय शाक्यको भिक्षु जीवन

यसरी भिक्षु भइसकेपछि भद्रीय स्थबिर सोही वर्षावास भित्र अरहन्त हुनुभयो । अनुरुद्ध स्थबिरले दिव्यचक्षु ज्ञान प्राप्त गर्नुभयो । देवदृष्टि स्थबिरले अष्टसमाप्ति ध्यान लाभ गर्नुभयो । आनन्द स्थबिरले खोतापत्तिफल पाउनुभयो । भगु र किञ्चिल स्थबिरहरूले पछि अरहत्व लाभ गर्नुभयो<sup>१</sup> । उपाल्ली स्थबिर चाहिं भगवान्सँगै बसेर विपश्यना बढाई अरहन्त हुनुभयो<sup>२</sup> ।

अरहत् हुनु भएपछि जहाँ गए पनि जहाँ बसे पनि भद्रीय स्थबिरले “अहो सुख ! अहो सुख<sup>३</sup> !!” भनी भन्ने । यसबाट भिक्षुहरूको मनमा शंका उठ्यो कि भद्रीय स्थबिरले आफ्नो श्रद्धिको राज्य

१. अ. अ. क. I. पृ. १०८: एककनिपातवण्णनां, अनुरुद्ध; चुल्ल. व. पा. पृ. २८२: छसक्यपबज्जाकथा, सङ्घभेदविवन्धक; जा. अ. क. I-II. पृ. ११०. सुखविहारी जातक, न. १०.
२. थेर. गा. अ. क. I. पृ. ३६१: उपालिथेरगाथा अटुकथा ।
३. उदा. पा. पृ. ८३: भद्रियसुत्त, मुचलिन्दवग्नो; अ. क. पृ. १११.

सुख समझेर यस्तो भनेका हुन् । पछि उनीहरूले यो कुरा भगवान्तलाई विन्तिगरे । यो सुनेर भगवान्तले भद्रीय स्थविरलाई बोलाउन पठाउनु भयो । अनि भगवान्तले उनीसँग “भद्रीय ! के तिमीले अहो सुख ! अहो सुख !! भनी भनिरहेको साँच्चै हो ?” भनी सोध्नुभयो ।

“साँच्चै हो भन्ते” भनी भद्रीय स्थविरले भनेपछि भगवान्तले “भद्रीय ! के कारणले यस्तो भनेका ह्वौ त ?” भनी सोध्दा स्थविरले “भन्ते ! अधि म राजदरबारमा बसी राज्य गरिरहेको बेलामा मेरो दरबारको भित्र बाहिर जताततै पालोपहरा हुँदा पनि मेरो मनमा हरसमय त्राश र आशंका हुँन्थ्यो । अब आजकल जंगलमा बसे पनि शून्यागारमा बसे पनि जहाँ बसे पनि मेरो मनमा भय र त्राश भनेको कति पनि छैन । म निःशंकी भई शान्तपूर्वक बस्छु । यसैले मैले अहो सुख ! अहो सुख !! भनी भनेको हैँ” भनी उत्तर दिए ।

त्यसैले थेर. गा. पा. पृ. ३५४ः कालिगोधायपुत्त भद्रियत्थेर गाथाले यस्तो उल्लेख गरेको हो—

“सोज्ज भद्रो अनुत्तासी, पहीनभय भेरवो ।

ज्ञायति वनमोगव्यह, पुत्तो गोधाय भद्रियो ॥”

वहाँको भिक्षु जीवन बडो हल्का तथा अल्पेच्छी थियो । वहाँले सबै धूताङ्गशीलहरू पालन गर्नु भएको कुरा थेरगाथापालि पृ. ३५४ः कालिगोधायपुत्तो भद्रियत्थेर गाथाले प्रष्ठ पारेको छ ।

१. उदा. पा. पृ. ८४-८५ः भद्रियसुत्तं, मुचलिन्दवग्गो ।

भगवान् आवस्तीको जेतवनाराममा बसिरहनु भएको बेलामा  
एकदिन वहाँले कालीगोषाको पुत्र भद्रीय स्थविरजाई उच्च कुलीन-  
मध्येमा श्रेष्ठ हुन् भनी घोषणा गर्नुभएको थियो ।

×                    ×                    ×




---

१. अं. नि-१, पृ. २३: एतदगवग्गो, अ. क. I. पृ. ११०.

## विभिन्न भद्रीय (भद्रिय) चामहरू

- (१) भद्रीय—यो भद्रीय (भद्रिय) चाहिं जा. पा. I. पृ. २५३: चन्द्रकुमार जातक, नं. ५४४ मा उल्लिखित एक राजाको पुष्फवती नगरका चारजना साहुमहाजनहरूमध्ये एकजना हुन् । अट्टकथाले चाहिं यस जातकलाई ‘खण्डहाल’ भनी उल्लेख गरेको छ । जा. अ. क. VII. पृ. ११६, नं. ५४२ मा देवदत्तले बुद्ध-लाई हत्या गर्ने प्रयत्न गरेको कारणमा यो जातक बताइएको हो ।
- (२) भद्रीय (स्थविर)—यो स्थविर उनी हुन् जो पञ्चभद्र वर्गीयहरू मध्येका एक हुन् । महा. व. पा. पृ. १५: धर्मचक्रपवत्तनं, महाखन्धकं ।
- (३) भद्रीय (स्थविर)—यो स्थविरको नाम सं. नि. I. पृ. ३३ र ५८: घटिकारसुत्तं, देवतासंयुत्तं र देवपुत्तसंयुत्तंमा र थेरी. गा. अ. क. पृ. १७४: चापाथेरीगाथट्टकथाहरूले उल्लेख गरेका छन् ।
- Digitized by srujanika@gmail.com
- यो स्थविर पनि श्रवण छजना भिक्षुहरू जस्तै अविद्या ब्रह्माकोकमा उत्पन्न हुनासाथ परिनिर्वाण भएका थिए । सं. नि. अ. क. I. पृ. ७२: घटिकारसुत्तवण्णना, आवित्तवग्गो ।

- (४) भद्रीय (भिक्षु)—यो तो भिक्षु हुन् जो भद्रीय नगरको जातीय बनमा भगवान् बसिरहनुभएको बेलामा खुट्टाले लगाउने

अनेक प्रकारका चप्पलहरू सजाइरहन्ते । धम्म. प. अ. क.  
पृ. ६६८ः भद्रियभिक्खुवत्थु, पकिण्णकवग्गो ।

- (५) भद्रीय (कालिगोधापुत्ता)—यो भद्रीय चाहिं कपिलवस्तुकी कालिगोधाका छोरा हुन् । जसको कुरा यहाँ उल्लेख भएको छ ।
- (६) भद्रीय (लिच्छवी)—यो भद्रीय लिच्छवी ती हुन् जो एकदिन वैशालीको कूटागारशालामा बसिरहनुभएका भगवान्नकहाँ गई ‘भगवान् जाह्नवर हुन्’ भनी भन्छन् भनी भनेका थिए । यिनको कुरा अगाडि उल्लेख भएको छ ।
- (७) भद्रीय (नगर)—यो एक नगरको नाम हो । यस नगरमा भगवान् बुद्ध समय समयमा जानुभएको कुरा त्रिपिटकमा उल्लेख भएको पाइन्छ । महा. व. पा. पृ. २०६ः कट्टपादुकादि पटिक्खेप, चम्पबखन्धकं । अ. नि-४, पृ. ३०३ः उगगहसुत्तं, सुमनवग्गो; अ. क. II. पृ. ५६७; धम्म. प. अ. क. पृ. २३५ः विसाखा-वत्थु, पुष्फवग्गो । धम्म. प. अ. क. पृ. ६६८ः भद्रियभिक्खुवत्थु, पकिण्णकवग्गो । जा. अ. क. I-II. पृ. ५६६ः महापनादजातकं, नं. २६४.
- (८) भद्रिय (सुत्तं)—यो सूत्र अ. नि-४, पृ. २०३ः महावग्गोमा उल्लेख भएको छ । अ. क. II. पृ. ५५८ः यसमा भद्रीय

लिङ्गवी भगवान् कहाँ गएको कुरा उल्लेख भएको छ तथा सुनेको भरमा विश्वास नगर्नु भन्ने कुरा पनि उल्लेख भएको छ ।

- (६) भद्रिय (सुत्तं)—यो सूत्र सं. नि. IV. पृ. ३४५ः सोतापत्ति-संयुतमा उल्लेख भएको छ । यो सूत्र भद्रीय शाक्यलाई बताउनु भएको हो । यसको अनुवाद अगाडि गरिएको छु । त्रिपिटक सूची पृ. ६३ मा चाहिं यसलाई ‘भद्रिय सक्कसुत्तं’ भनी उल्लेख भएको छ ।
- (१०) भद्रिय (सुत्तं)—यो सूत्र उदा. पा. पृ. ८३ः मुचलिन्दवगोमा उल्लेख भएको छ । अ. क. पृ. १११ः यस सूत्रमा भद्रीय स्थविरले ‘अहो सुख ! अहो सुख !!’ भनेको कुरा छ ।
- (११) भद्रिय (बगो)—यो चाहिं अपदानपालिको पचपन्नाँ वर्ण हो ।
- (१२) (लकुण्टक) भद्रिय—यी लकुण्टक भद्रिय थेरको कुरा उदा. पा. पृ. १५४ र १५५ः पठम र दुतिय लकुण्टक भद्रियसुत्तं, चूलवगोमा उल्लेख भएको छ; उदा. अ. क. पृ. २५३, २५५.
- (१३) (लकुण्टक) भद्रियसुत्तं—यो सूत्र सं. नि. II. पृ. २३२ः खन्धसंयुतं मा उल्लेख भएको छ । यस सूत्रमा लकुण्टक भद्रियले नगरेको समाधि कुनै छैन भन्ने कुरा उल्लेख भएको छ ।
- (१४) (कालिगोधापुत) भद्रियत्थेरगाथा—यो गाथा थेर. गा. पा. पृ. २५३ः वीसतिनिपातमा उल्लेख भएको छ; अ. क. II. पृ. ५४.

- (१५) (कालिगोधापुत्त) भद्रीयत्थेर अपदानं—यो अपदान अप. दा. पा. I. पृ. ११४ः उपालिवग्नोमा उल्लेख भएको छ; अ. क. पृ. ३१३.
- (१६) (कालिगोधापुत्त) भद्रीयसुत्तं—यो सूत्र अ. नि-१, पृ. २३ः एतदग्नवग्नोमा उल्लेख भएको छ । यस सूत्रमा कालिगोधापुत्त भद्रीय स्थविरलाई अग्रस्थान दिएको कुरा उल्लेख भएको छ ।



## मूल सूत्र—

### चार अङ्गले युक्त स्रोतापन्न हुन्छ (भद्रियसुत्<sup>१</sup>)

एक समय भगवान् शाक्य जनपद स्थित कपिळवस्तुको न्यपोषाराममा बस्नुभएको थियो । अनि भद्रीय (भद्रिय) शाक्य जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुरोपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका भद्रीय शाक्यलाई भगवान्ले भन्नुभयो—

“भद्रीय ! चार धर्मले युक्त हुने आर्यशावक स्रोतापन्न हुन्छ जो अविनिपाती तथा निश्चिन्त बोधिपरायण हुन्छ ।

“कुन चार भने ? भद्रीय ! यहाँ आर्यशावक (१) बुद्ध प्रति अचल प्रसन्नताले सम्पन्न हुन्छ—‘वहाँ भगवान् अरहत हुनुहुन्छ,...<sup>२</sup> ।

१. सं. नि. IV. पृ. ३४५: स्रोतापत्तिसंयुत ।

२. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, पृ. ४४१ नन्दीय शाक्यको ‘बुद्धगुण’ भने ठाउँमा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

(२) धर्म प्रति अचल प्रसन्नताले सम्पन्न हुन्छ—‘भगवान्‌को धर्म सु-आख्यात छ,...’। (३) सङ्ख प्रति अचल प्रसन्नताले सम्पन्न हुन्छ—‘भगवान्‌को शावकसङ्ख सु-प्रतिपन्न छ,...’। (४) आर्यकात् शीलले सुसम्पन्न भएको हुन्छ। अर्थात् उसको शील अखण्ड, अछिद्र...<sup>१</sup> समाधि-संवर्तनिक हुन्छ। भद्रीय ! यी नं चार धर्महरूले युक्त हुने आर्यधावक स्रोतापन्न हुन्छ जो अविनिपत्ति तथा निश्चिन्त बोधिपरायण हुन्छ।”



Dhamma.Digital

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, पृ. ४४१ नन्दीय शाक्यको ‘धर्मगुण’ भन्ने ठाउँमा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
२. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, पृ. ४४२ नन्दीय शाक्यको ‘सङ्खगुण’ भन्ने ठाउँमा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।
३. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, पृ. ४४३ नन्दीय शाक्यको ‘आर्यशील’ भन्ने ठाउँमा उल्लेख भए जस्तै दोहन्याई पढ्नू ।

## ६. रोज मळ्ळ

### परिचय

यी रोज मळ्ळ कुशीनगरवासी हुन् । यिनी ख्यातिप्राप्त तथा निष्कै धनधान्य शाली हुन् । यिनी बुद्धधर्म माथि त्यतिसारो प्रसन्न थिएनन् । किन्तु यिनी चाहिं आनन्द स्थविरका गृहस्थीकालका साथी थिए<sup>१</sup> ।

एकदिन भगवान् आपणबाट कुशीनगरतिर जानुभयो । जब कुशीनगरका मल्लहरूले भगवान् कुशीनगरमा आउंदै हुनुहुन्छ भन्ने खबर सुने तब उनीहरूले भगवान्को बाटो हेर्न जाने निश्चय गरे । यो पनि उनीहरूले घोषणा गरे कि जुन् मल्ल कुमार भगवान्को बाटो हेर्न जाने छैन उसलाई दाँचशय (५००) जरिवाना लाएछेछ । अनि जरिवानाको डरले रोज मळ्ळ पनि भगवान्को बाटो हेर्न गए । पछि उनी आनन्द स्थविरलाई भेट्न गए । जब स्थविरले उनलाई “तिमी आएको रास्र हो” भनी भने तब उनले “न म भगवान् प्रति अद्वाले आएको हुँ” ।

१. जा. अ. क. I-II. पृ. ५३४: वच्छनखजातक, नं. २३५.

२. सम. पा. III. पृ. ११६८: रोजमल्लादिवत्थुकथा, भेसज्जकखन्धकं ।

म त जरिवानाको भयले गएको हुँ । किनभने कुशीनगरका मल्लहरूले भगवान्को बाटो हेर्न नजाने मझहरूङ्गाई पाँचशत (५००) जरिवाना लाग्नेछ भन्ने घोषणा गरेका थिए” भनी भने । जुन कुरा अगाडिको मूलपालिमा पनि उल्लेख भएको छ ।

यो सुनेर आनन्द स्थविरङ्गाई सारं दुःख लाग्यो र भगवान्-कहाँ गई रोज मझ जस्ता नामी तथा ख्याति प्राप्त पुरुषलाई बुद्ध धर्ममा प्रसन्न गराउँदा ठूलो हित हुने थियो भनी स्थविरले विन्तिगरे ।

अनि भगवान्ले रोज मझमाथि मैत्री चित्त फेलाउनु भयो । जसको प्रभावले गर्दा रोज मझ भगवान् बस्ने ठाउँ खोजदै भगवान्कहाँ गए ।

जब रोज मझ भगवान्कहाँ आए तब भगवान्ले उनलाई मैत्री-पूर्वक धर्मोपदेश सुनाउनुभयो । जसको प्रभावद्वारा धर्मावबोध गरी उनी शंक्ष पुरुष भए<sup>१</sup> ।

त्यसपछि उनले भगवान्सँग “भन्ते ! भिक्षुहरूले मेरै मात्र भिक्षा-भोजन गरून्” भनी प्रार्थना गरे । किन्तु भगवान्ले यस कुरालाई स्वीकार्नु भएन । किनभने भिक्षुहरू सबैका निमित्त हुन् । सबै शंक्षहरू यस्तै भन्न सक्छन् ।

त्यसब्बत कुशीनगरमा पालो पालो गरी भगवान्लाई भोजन गराउने प्रबन्ध मिलाइएको थियो । रोज मझले भोजन गराउने पालो पाउन सकेनन् । अनि उनी भोजनालयमा गई हेर्दा त्यहाँ सागसबजी र

१. महा. व. पा. पृ. २६१: रोजमल्लवत्थु, भेसज्जक्खन्धक ।

रोटीहरू देखेनन् । अनि उनी आनन्द स्थविरकहाँ गई “यदि मैले भोजनालयमा नभएका पदार्थहरू तयार गराएँ भने के भगवान्‌ले स्वीकार गर्नु हुने छ ?” भनी सोधेपछि स्थविरले भगवान्‌को वचन लिई “हुन्छ” भनी भनुभयो । अनि रोज मल्लको त्यस्तै गरी भगवान् सहित भिक्षुसञ्चलाई प्रदान गरे ।

आनन्द स्थविरको गृहस्थीदेखिको साथी भएकाले एकदिन रोज मल्लको स्थविर एकजनालाई निम्तो गरी घरमा लगे । अनि उनले आफ्नो श्रीसम्पत्तिबाट आधा भाग दिने प्रलोभन देखाई स्थविरलाई गृहस्थी हुने कुरा भनेका थिए<sup>१</sup> । जब आनन्दले यो कुरा भगवानुलाई सुनाए तब भगवान्‌ले “आनन्द ! अहिले मात्र यिनले प्रलोभन देखाएका होइनन् अघि पनि देखाएकै थिए” भनी वच्छनख जातकका कुरा सुनाउनुभयो<sup>२</sup> ।

एकदिन यिनले आनन्द स्थविरलाई आफूसेंग भएको एक असल तकिया राख्न दिएका थिए । जसको खाँचो स्थविरलाई पनि भएको थियो<sup>३</sup> ।

x

x

x

१. जा. अ. क. I-II. पृ. ५३४: वच्छनखजातक, नं. २३५.

२. जा. अ. क. I-II. पृ. ५३४.

३. महा. श. पा. पृ. ३१२: निसीदनादिग्रनुजानना, चीवरकखन्धक ।

### केही रोज नामहरू

- (१) रोज—यी रोज दो. नि. पा. II. पृ. १६४ महासमय सूत्रमा उल्लिखित एक देवताको नाम हो ।
- (२) रोज—यिनी चार्हि सुमं. वि. I. पृ. २८४ः अम्बट्टसूत्रमा उल्लिखित महासम्मत राजाका छोराको नाम हो । यो चार्हि लेखकको बु. रा. भा-१, पृ. ११७ मा पनि उल्लेख भएको छ ।
- (३) रोज—यिनी चार्हि कुशीनगरवासी तथा आनन्द स्थविरका गृही साथी हुन् । यिनके कुरा यहाँ उल्लेख भएको छ ।

x

x

x

## मूळ पाठि—

### १-मैत्रीको प्रभाव (रोजमल्लवत्थु')

अनि भगवान् आपणमा इच्छानुसार बसी साँढे बाहुशय महान  
भिक्षुसङ्घका साथ जहाँ कुशीनगर हो त्यहाँ चारिकार्थ जानुभयो ।  
“साँढे बाहुशय महान् भिक्षुसङ्घका साथ भगवान् कुशीनगरमा  
आडेदैछन्” भन्ने कुरा कुशीनगरका मङ्गहरूले सुने । अनि उनीहरूले  
“जो भगवान्को बाटो हेर्न जाने छैन उसलाई पाँचशय जरिवाना हुनेछ”  
भन्ने कुरा निर्णय गरे ।

त्यसबखत रोज मङ्ग आयुष्मान् आनन्दको साथो थिए । अनि  
भगवान् चारिका गर्दै क्रमशः कुशीनगरमा पुग्नुभयो । अनि कुशीनगरका  
मङ्गहरू भगवान्को बाटो हेर्न गए । अनि भगवान्को बाटो हेरी जहाँ  
आयुष्मान् आनन्द हुग्नुहुन्थ्यो त्यहाँ रोज मङ्ग गए । त्यहाँ पुगेपछि  
आयुष्मान् आनन्दकाई अभिवादन गरी एक छेउमा उभिए । एक  
छेउमा उभिएका रोज मङ्गलाई आयुष्मान् आनन्दले यस्तो भन्नुभयो

१. महा. व. पा. पृ. २६०: भेसज्जक्खन्धकं, अ. क. III. पृ. ११६८.

— “आवुसो रोज ! तिमीले यो रास्रं गन्यौ जो तिमी भगवान्को बाटो हेनं गयो ।” भन्ते आनन्द ! म बुद्ध, धर्म तथा सङ्ख प्रति प्रसन्न भएर गएको होइन । किन्तु नातेदारहरूले “जो भगवान्को बाटो हेनं जाँदैन उसलाई पाँचशय दण्ड हुनेछ” भनी निर्णय गरेका थिए । भन्ते आनन्द ! सो म दण्डको भयले यसरी भगवान्को बाटो हेनं गएको हुँ । अनि आयुष्मान् आनन्द “कसरी रोज मझ यस्तो भन्दछन्” भनी असन्तुष्ट हुनुभयो । अनि आयुष्मान् आनन्द जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् आनन्दले भगवान्लाई यस्तो विनिंगर्नुभयो—“भन्ते ! यी रोज मझ नामी तथा ख्याति प्राप्त हुन् । यस्ता ख्याति प्राप्त मानिसहरूलाई यो धर्मविनयमा प्रसन्न पार्नु ठूलो हित हुने थियो । भन्ते ! भगवान्ले जसो गर्दा रोज मझ यो धर्मविनयमा प्रसन्न हुने हुन् त्यसो गर्नुभए बेश हुने थियो ।” “आनन्द ! तथागतलाई यो कुनै मुश्किल पनें कुरो होइन ।”

अनि रोज मङ्गमाथि मैत्री चित्त फेलाउनु भई आसनबाट उठी भगवान् विहारभिव जानुभयो । अनि रोज मङ्ग भगवान्को मैत्री चित्त-द्वारा स्पर्शित भई जसरी तरुण बाला (आमाको पछाडि लाग्छन्) त्यस्तंगरी विहारबाट विहार, परिवेणबाट परिवेणमा गई उनले मिक्षुहरूसँग सोधनथाले—“अहिले वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध कहाँ बस्नुभएको छ ? हामी वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्धको दर्शन गर्न चाहन्छौं ।”

“रोज ! यो त्यो विहार हो जसको दैलो बन्दछ । अतः निःशब्द

भई त्यहाँ गई हडबड नगरी, बरेण्डाभित्र गई खोक र खापा ढकढक्याए । भगवान्‌ले दैलो खोलनु हुनेछ ।” अनि रोज मङ्ग जहाँ त्यो बन्द गरेको विहार हो त्यहाँ निःशब्दतापूर्वक गई हडबड नगरी बरेण्डाभित्र गई खोकी खापा ढकढक्याए । भगवान्‌ले दैलो उघाडनु भयो । अनि विहारभित्र पसी भगवान्‌लाई अभिवादन गरी रोज मङ्ग एक छेउमा बसे । एक छेउमा बसेका रोज मङ्गलाई भगवान्‌ले आनुपूर्वीकथा सुनाउनु भयो । जस्तै—दानकथा, शीलकथा, स्वर्गकथा, कामविषयको दुष्परिणामकथा, तुच्छता, संकिलण्टता तथा नैष्कर्म्यको आनृशंस (=गुण) प्रकाश पार्नु भयो । जब भगवान्‌ले रोज मङ्गको चित्त उपयुक्त, मृडु, नीवरण रहित, हसित तथा प्रसन्न भयो भनी जानुभयो तब वहाँले स्वयं प्राप्त गर्नु भएको जुन धर्म हो त्यो धर्म प्रकाश पार्नु भयो—‘यो दुःख हो, यो समुदय हो, यो निरोध हो तथा यो मार्ग हो ।’ जस्तै मैलो नपरेको शुद्ध वस्त्रमा राम्ररी रङ्गले समात्छ त्यस्तै गरी रोज मङ्गलाई त्यसै आसनमा विरज, बीतमल र धर्मचक्रु उत्पन्न भयो—‘जे जति समुदय धर्महरू हुन् ती सबै निरोध धर्म हुन् ।’ अनि रोज मङ्ग दृष्टधर्मी, प्राप्तधर्मी, विदितधर्मी भई धर्मको गहिराइलाई बुझी, शंकारहित, निश्चिन्त, वैशारदच तथा शास्त्राको धर्मलाई अवबोध गर्नको निमित्त कसैको आश्रय नचाहिने भएपछि उनले भगवान्‌संग यस्तो विन्तिगरे—

“भन्ते ! ग्रार्यहरूले मेरो मात्र चीवर, पिण्डपात्र, शयनासन, अलानप्रत्यय र भैषज्यं परिष्कारहरू ग्रहण गर्नुहोस् अरुको होइन ।”

“रोज ! जसले शैक्षज्ञानद्वारा, शैक्षदर्शनद्वारा धर्म देख्छ—जस्तै

तिमी र अरुहरूलाई पनि यस्तो लाग्छ—‘अहो आर्यहरूले हात्रो मात्र चीवर, पिण्डपात्र, शयनासन, ग्लानप्रत्यय र भैषज्यं परिष्कारहरू ग्रहण गर्नु अर्काको होइन ।’ रोज ! त्यसोभए तित्रो पनि ग्रहण गर्नेछु र अर्काको पनि ।’

त्यसबाहत कुशीनगरमा प्रणीत आहारहरू प्रदान गर्ने पालो लगाइएको थियो । अनि रोज मल्लले पालो पाउन नसकी उनको मनमा यस्तो लाग्यो—“भोजनालयमा हेरेर त्यहाँ जे छैनन् ती तयार पार्नु-पन्यो ।” अनि रोज मल्लले भोजनालयमा हेर्दा सागपात र पीठाका रोटीहरू देखेनन् । अनि रोज मल्ल जहाँ आयुष्मान् आनन्द हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् आनन्दक्षाई यस्तो निवेदन गरे—“भन्ते ! यहाँ मैले पालो नपाउँदा मेरो मनमा यस्तो लाग्यो—‘भोजनालयमा हेरेर त्यहाँ जे छैनन् ती तयार गर्नुपन्यो ।’ अनि भन्ते आनन्द ! भोजनालयमा हेर्दा मैले दुइ पदार्थहरू देखिन । सागपात र पीठाका रोटीहरू । भन्ते आनन्द ! यदि मैले सागपात र पीठाका रोटीहरू बनाएँ भने भगवान्‌ले ग्रहण गर्नु हुनेछ के ?” रोज ! त्यसोभए म भगवान्‌संग सोध्नेछु । अनि आयुष्मान् आनन्दले भगवान्‌लाई यो कुरा विनिंगर्नु भयो । आनन्द ! त्यसोभए तयार गर्नु । रोज ! त्यसोभए तयार गर । अनि रोज मल्लले त्यस रात बितेपछि पर्याप्त मात्रामा सागपात र पीठाका रोटीहरू तयार पार्न लगाई भगवान्‌लाई “भन्ते ! यो मैले तयार गरेका सागपात र पीठाका रोटीहरू ग्रहण गर्नुहोस्” भनी अर्पित गरे । रोज ! त्यसोभए भिक्षुहरूलाई प्रदान गर । अनि रोज मल्लले भिक्षुहरूले सन्देह गरी ग्रहण गरेनन् ।

[१८४]

बुद्धकालीन राजवरिवार-३

भिक्षुहो ! प्रहण गर, खाऊ । अनि बुद्ध सहित भिक्षुसङ्गलाई प्रशस्त मात्रामा सागपात र पीठाका रोटीहरू आपने हातले प्रदान गरे । अनि भगवान्‌ले हात धोएर पात्र एक छेउमा राखेपछि रोज मल्ल एक छेउमा बसे । एक छेउमा बसेका रोज मल्लाई धार्मिक कथाद्वारा सन्दर्शित, समादपित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभई भगवान् आसनबाट उठी जानुभयो । अनि यसै सन्दर्भमा यसै प्रसंगमा धार्मिक कथा सुनाई भिक्षुहरूलाई आमन्त्रण गर्नुभई भगवान्‌ले यसो भन्नुभयो—“भिक्षुहो ! सबै प्रकारका सागपातहरू र पीठाका रोटीहरू खाने अनुमति दिन्छु ।”

x

x

x

## मूळ पाठि—

### २-विश्वासपूर्वक लिने (निसीदनादि अनुजानना<sup>१</sup>)

त्यसबाहुत रोज मल्ल आयुष्मान् आनन्दको साथी थिए । रोजको रेसमको तकिया आयुष्मान् आनन्दलाई दिइएको थियो । आयुष्मान् आनन्दलाई पनि रेसमको तकिया चाहिएको थियो । भगवानुलाई यो कुरा सुनाए<sup>२</sup> । भिक्षुहो ! पाँच अङ्गले युक्त विश्वासीको लिने अनुमति दिन्छु—देखेको हुन्छ, भेटेको हुन्छ, बोलेको हुन्छ, जीवित रहन्छ र लिएको खाडमा खुशी पनि हुनेछ भन्ने पनि जान्दछ । भिक्षुहो ! यी पाँच अङ्गले युक्त हुनेसंग विश्वासपूर्वक लिने अनुमति दिन्छु ।

१. महा. व. पा. पृ. ३१२: चीवरक्खन्धक; अ. क. III. पृ. ११६७.
२. भनाइको मतलब के भने—रोजले राख्न दिएको तकिया आफूलाई पनि चाहिएको हुनाले सो राख्न दिएको तकिया लिन हुन्छ कि हुन्न भनी सोध्दा भगवान्ले पाँच अङ्गले युक्त साथी हो भने विश्वासपूर्वक लिन हुन्छ भनी भन्नुभएको थियो ।

## १०. लिच्छवीहरू

परिचय

लिच्छवीहरू भग्नाले सामुहिक नाम हो भन्ने कुरा बुझाउँछ । सबैजसो लिच्छवीहरू बड्गी (वृजी) राज्यको वैशालीमा बस्दछन् । वैशालीको महावनको कूटागारशाळा भन्ने विहार थियो । भगवान् वैशालीमा जाँदाखेरि यसै कूटागार शाळामा बस्नुहुन्छ ।

वैशाली नजिक सारन्दद चैत्य भन्ने एक प्रसिद्ध ठाउँ थियो । यसै ठाउँमा बसी लिच्छवीहरू समय समयमा भेला भई कुराकानी गर्थे । एकदिन सारन्दद चैत्य स्थानमा बसी यी लिच्छवीहरू कुरा गरिरहेका थिए । त्यसबखत यिनीहरूका बीच पञ्चरत्न सम्बन्धी कुरा चल्यो । अनि यिनीहरूले एक पुरुषलाई राखी भगवान्को बाटोमा हेर्न लगाए । भगवान् आएपछि सो पुरुषले लिच्छवीहरूलाई भने । अनि उनीहरूले भगवान्लाई सारन्दद चैत्य स्थानमा आमन्वण गरे । भगवान् वहाँ गई विछाइराखेको आसनमा बस्नुभयो र लिच्छवीहरूसँग के कुरा गर्वं बसेका थियो भनी सोध्नुभयो । उनीहरूले आफूहरूले गरिरहेको कुरा सुनाए । अनि यसै सन्दर्भमा भगवान्ले उनीहरूलाई

पाँच दुर्लभको कुरा सुनाउनुभयो । जुन कुरा अगाडि अनुदित पहिलो सूत्रमा उल्लेख भएको छ ।

अर्को एक समय भगवान् सारन्दद चैत्य स्थानमा बसिरहन्तु-भएको बेलामा लिच्छवीहरू त्यहाँ गए । अनि भगवान्‌ले उनीहरूलाई सप्त अपरिहानीय धर्मको विषयमा उपदेश गर्नुभयो र बूजीहरूको अभिवृद्धिको कुरा सुनाउनु भयो । यो सूत्रको कुरा पनि अगाडिको दोश्रो सूत्रमा उल्लेख भएको छ ।

अर्को एक समय भगवान् वैशालीको कोटिप्राममा बसिरहन्तु भएको थियो । जब लिच्छवीहरूले यो खबर सुने तब उनीहरू केही नीला, केही पहेला, केही राता तथा केही सेता आदि रंगीविरंगी कपडा लगाई भगवान्कहाँ गए । यो देखेर भगवान्‌ले त्रयस्त्रिश देवताहरू नदेखेका भिक्षुहरूले यी लिच्छवीहरू हेरून् भनी लिच्छवीहरूको प्रशंसा गर्नुभयो ।

Dhamma.Digital

यसै बछत वैशालीकी अम्बपाली गणिकाले भोलिको निमित्त भगवान्लाई निम्त्याएकी थिइन् । अम्बपालीको निम्तो आफूले लिने विचार गरी लिच्छवीहरूले अम्बपालीलाई अनेक धन दिई लोभ्याउने कुरा गरेता पनि अम्बपालीले आफूले दिएको निम्तो (को पालो) उनीहरू-

१. दी. नि. पा. II. पृ. ७७: महापरिनिब्बानसुत्त; महा. व. पा.

पृ. २४६: लिच्छवीवत्थु, भेसज्जकवन्धक ।

२. यी अम्बपालीका कुरा लेखकको बु. म. भा-२, पृ. १ मा उल्लेख भएको छ ।

लाई दिइनन् । यसबाट लिच्छवीहरूले आफूहरू पराजित भएको सम्झेका थिए । यो कुरा पनि अगाडिको तेश्रो सूत्रमै उल्लेख भएको छ ।

एक अर्को समयमा भगवान्ले लिच्छवीहरूको कुरा सुनाई भिक्षु-हरूलाई सम्बोधन गर्नु हुँदै जब लिच्छवीहरू सुकुमार र सौखिन हुने छन् तब उनीहरूको हानी हुनेछ भन्ने कुरा बताउनु भएको थियो' ।

एकदिन आनन्द महास्थविरले यी लिच्छवी कुमारहरू सन्थागारमा शिल्प अभ्यास गरिरहेको देख्नुभयो । अनि वहाँले यी लिच्छवीहरू कति दक्ष र सुशिक्षित छन् जो कि तालपत्रको स्थानो प्वालबाट पनि बाँण छिराउन सक्छन् भनी भन्नुभयो' ।

यतिज्जेलसम्म यी लिच्छवीहरू बडो मेहनती तथा उदयमी थिए । यिनीहरू पठन-पाठन कार्यमा खूब मेहनती थिए । त्यसेले यिनीहरूले घोडाको पुच्छरको रौलाई समेत बाणले हान्न सक्छन् भनी अट्टकथाले उल्लेख गरेको छ' । यी लिच्छवीहरूका बानी बेहोरा तथा एक मेलताको बारेमा सबै कुराहरू लेखकको बु. रा. भा-१, पृ. ३५७ देखि ३८४ सम्म महालिच्छवीको परिचयमा उल्लेख भइसकेका छन् । जान्न चाहनेले उहाँ हेन् ।

एकदिन लिच्छवीहरू रंगेबिरंगी पोसाक पहिरो कूटागार शालामा भगवान्सँग सत्संगत गरिरहेका थिए । त्यसबछत पिङ्गियामी

१. सं. नि. II. पृ. २२२: कलिङ्गरसुत्तं, ओपम्मसंयुत्तं ।

२. सं. नि. II. पृ. १६८: कलिङ्गरसुत्तवण्णना, ओपम्मसंयुत्तं ।

३. सं. नि. IV. पृ. ३८७: वालसुत्तं, सच्चसंयुत्तं ।

आषाणके भगवान्को अगाडि यिनीहरूको खुब प्रशंसा गरे । यो सुनेर प्रसन्न भएका लिच्छवीहरूले उनलाई पाँचशयथान पछधौराहरू दिएका थिए । यो कुरा लेखकको द्रु. ब्रा. भा-१, पृ. ११० मा उल्लेख भएको छ ।

एक चाडको दिन भगवान् वैशालीमा भिक्षाटनार्थ जानुहुँदा लिच्छवीहरू एकसे एक अपूर्व रंगीबिरंगी लुगा लगाई नगर बाहिर गइरहेको देखेर भगवान्ले भिक्षुहरूलाई त्रयस्त्रिश देवताहरू नदेखेका भिक्षुहरूले यी लिच्छवीहरूलाई हेर भनी नगरभित्र जानुभयो ।

उनीहरू उदयानमा गई रसरंग गरिरहेको बेलमा साथमा लगेकी एक गणिकाको कारणमा परस्पर झगडा पर्दा रगतको नदी बहे जस्तै भयो । अनि घाइते भएका लिच्छवीहरूलाई खाटमा राख्दै बोक्दै नगरमा आइरहेका लिच्छवीहरूलाई भिक्षुहरूले देखे । देखेर भिक्षुहरूले भगवान्लाई “भन्ते ! बिहान पछ रंगीबिरंगी अपूर्व लुगा लगाई गएका लिच्छवीहरू अहिले चाहिए एक गणिकाको कारणमा झगडा गरी रगताम्मे भएकालाई खाटमा राखी बोकेर ल्याए” भनी वित्तिगरे । अनि भगवान्ले “कुनै शोक वा भय हुन्छ भने सो रागरतिकै कारणले हुन्छ” भनुहुँदै धम्मपदमा “रतिया जायती सोको, रतिया जायती भयं” भन्ने गाथा सुनाउनुभयो ।

**धम्मपद अर्थकथानुसार<sup>१०</sup>** एक समय वैशालीमा दूरभिक्षको

१०. धम्म. प. अ. क. पृ. ५६७: लिच्छवीनंवत्थु, पियवग्गो ।

२. पृ. ६६०: गङ्गारोहनवत्थु, पकिण्णकवग्गो ।

कारणद्वारा अमनुष्य भय तथा उपद्रव हुँदा वैशालीका लिङ्गबीहरूले भगवान्‌लाई निस्त्याउने निर्णय गरे । अनि भगवान् गंगानदीबाट डुँगामा बसी वैशाली आइपुग्नु हुँदा गर्धनसम्म पानी आउने ठाउँसम्म गई लिच्छवीहरूले वहाँको स्वागत गरे । वैशालीमा आई भगवान्‌ले रतन सूत्रको देशना गरी रोग तथा भय शान्त पारिदिनुभयो । त्यसबखत लिङ्गबीहरूले भगवान्‌को ठूलो स्वागत र सम्मान गरेका थिए । यिनीहरूले अरहन्त आदि भिक्षुहरूको पनि रास्ररी हेरचाह गर्छन् भन्ने कुरा दी । नि. पा. II. पृ. ६०: महापरिनिब्बानसूत्रले उल्लेख गरेको छ ।

यो लिङ्गबीहरू पनि क्षत्री नै थिए भन्ने कुरा भगवान् परिनिर्वाण भएपछि भगवान्‌को शरीरधातु मान पठाएबाट प्रष्ट हुन्छ । भगवान्‌को शरीरधातु मान पठाउँदा यिनीहरूले “भगवा पि खत्तियो मयं पि खत्तियो” अर्थात् हामी पनि क्षत्री ह्वौ भगवान् पनि क्षत्री हुनुहुन्छ भनी महापरिरिब्बान सूत्रमा<sup>१</sup> उल्लेख भएको छ ।

x

x

x

## केही लिच्छवी नामहरू

- (१) लिच्छविसन्थागारसुत्तं—यो सूत्रको नाम त्रिपिटक सूची पृ. ६५ मा उल्लेख भएको छ । यस सूत्रलाई सं. नि. IV. पृ. ३८७ मा ‘बालसुत्तं’ भनी उल्लेख भएको छ ।
- (२) लिच्छविकुमारसुत्तं—यो सूत्र अं. नि-५, पृ. ३३८ मा उल्लेख भएको छ । यसको अनुवाद लेखकको बु. रा. भा-१, पृ. ३६७ मा उल्लेख भएको छ ।
- (३) लिच्छवि भाणवार—यो भाणवार (खण्ड) महा. व. पा. पृ. २४८ भेसज्जकखन्धकमा उल्लेख भएको छ ।
- (४) (नन्दन) लिच्छविसुत्तं—यो सूत्र सं. नि. IV. पृ. ३३३ सोतापत्तिसंयुत्तमा उल्लेख भएको छ ।

x

x

x

## मूल सूत्र—

### १-पञ्चरत्नहरू (सारन्ददसुत्तं\*)

एक समय भगवान् वैशाली स्थित महावनको कूटागार-शालामा बस्नुभएको थियो । अनि भगवान् पूर्वाह्नि समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी वैशालीमा भिक्षाटन् जानुभयो । त्यसबछत सारन्दद चैत्यमा भेला भई बसिरहेका पाँचशय लिङ्छबी-हरूका बीच यस्तो कुरा चल्यो—“यो लोकमा पाँच प्रकारका रत्नहरू प्रादुर्भाव हुन दुर्लभ छ । कुन पाँच भने ? (१) यो लोकमा हस्तीरत्न प्रादुर्भाव हुन दुर्लभ छ । (२) अश्वरत्न प्रादुर्भाव हुन दुर्लभ छ । (३) मणिरत्न प्रादुर्भाव हुन दुर्लभ छ । (४) स्त्रीरत्न प्रादुर्भाव हुन दुर्लभ छ । (५) गृहपतिरत्न प्रादुर्भाव हुन दुर्लभ छ । यो लोकमा यी पाँचप्रकारका रत्नहरू प्रादुर्भाव हुन दुर्लभ छ ।”

अनि ती लिङ्छबीहरूले “हे पुरुष ! जब तिमीले भगवान् आएको देख्नेछौं तब हामीलाई भन” भनी एक पुरुषलाई बाटोमा कुर्न राखे ।

१. अ. नि-५, पृ. ४१६: तिकण्डकीवग्गो, अ. क. II पृ. ६२३.

अनि उसले टाढ़बाट भगवान् आइहुभएको देख्यो । देखेर जहाँ ती लिंच्छवीहरू थिए त्यहाँ गयो । त्यहाँ पुगेपछि लिंच्छवीहरूलाई यस्तो भन्यो—“भन्ते ! सो भगवान् अरहत् सम्यक्सम्बुद्ध आउँदै हुनुहुन्छ । अब तपाइँहरू जस्तो उचित ठान्नुहुन्छ त्यस्तै गर्नुहोस् ।”

अनि ती लिंच्छवीहरू जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका ती लिंच्छवीहरूले भगवान्लाई यस्तो विन्तिगरे—“भन्ते ! अनुकम्पाराखो जहाँ सारन्दद चैत्य हो त्यहाँ जानुभए बेश हुने थियो ।” तूष्णीभावद्वारा भगवान्ले स्वीकार्नु भयो । अनि जहाँ सारन्दद चैत्य हो त्यहाँ भगवान् जानुभयो । त्यहाँ पुगेपछि विछाइराखेको आसनमा बस्नुभयो । आसनमा बसी भगवान्ले ती लिंच्छवीहरूलाई यस्तो भन्नुभयो—“लिंच्छदो हो ! के कुरा गरी तिमीहरू यहाँ बसिरहेका थियो ? के कुरा गर्दै थियो ?”

“भन्ते ! यहाँ बसिरहेका हामीहरूको बीच यस्तो कुरा चलिरहेको थियो—‘यो लोकमा पाँच प्रकारका रत्नहरू प्रादुर्भाव हुनु दुर्लभ छन् । कुन पाँच भने ? हस्तीरत्न, अश्वरत्न, मणिरत्न, स्त्रीरत्न र गृहपति-रत्न ।’”

“कामविषयमा निमग्न हुने तिमी लिंच्छवीहरूका बीच कामकै विषयमा कुरा चल्यो । लिंच्छवी हो ! लोकमा पाँच प्रकारका रत्नहरू प्रादुर्भाव हुनु दुर्लभ छन् । कुन पाँच भने ? (१) लोकमा तथागत अरहत् सम्यक्सम्बुद्धको प्रादुर्भाव हुनु दुर्लभ छ । (२) तथागतले

[१६४]

बुद्धकालीन राजपरिवार-३

देशना गरेको धर्मलाई देशना गर्ने पुरुष दुर्लभ छ । (३) तथागतले देशना गरेको धर्मविनयलाई देशना गर्दा त्यसलाई बुझ्ने पुरुष दुर्लभ छ । (४) तथागतले देशना गरेको धर्मविनयलाई देशना गर्दा त्यसलाई बुझी धर्मानुकूल प्रतिपक्ष हुने पुरुष दुर्लभ छ र (५) कृतज्ञ र कृतवेदी हुने पुरुष दुर्लभ छ । लिच्छवी हो ! यी पाँच रत्नहरू लोकमा दुर्लभ छन् ।”

X

X

X

मूल सूत्र—

## २-सात अपरिहानीय धर्महरू (सारन्ददसुत्त<sup>१</sup>)

यस्तो मैले सुनें—

एक समय भगवान् वैशालीको सारन्दद चैत्यमा<sup>२</sup> बस्नुभएको थियो । अनि केही लिङ्गबीहरू जहाँ भगवान् हुनुहुन्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्तलाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका ती लिङ्गबीहरूलाई भगवान्ले यसो भन्नुभयो—“लिङ्गबी हो ! सात अपरिहानीय धर्महरूको बारेमा उपदेश गर्नेछु । त्यसलाई सुन र

१. अं. नि-७, पृ. १६३: वज्जिसत्तकवग्गो, अ. क. II. पृ. ७०१.
२. ‘सारन्दद चैत्य’ भनेको त्यस्तो विहारको नाम हो जहाँ भगवान् जन्म हुनुभन्दा अगाडि त्यहाँ ‘सारन्दद’ भन्ने यक्ष बस्ने ठाउँ थियो । पछि त्यहाँनिर विहार बनाइयो र त्यसलाई ‘सारन्दद विहार’ भनियो भनी अं. नि. अ. क. II. पृ. ७०१: सारन्ददसुत्त-वण्णनाले उल्लेख गरेको छ ।

मनमा राख । भन्नेछु ।” “हवस् भन्ते” भनी ती लिङ्गवीहरूठे भगवान्‌लाई प्रत्युत्तर दिए । अनि भगवान्‌ले यसो भन्नुभयो—

१—“लिच्छवी हो ! सात अपरिहानीय धर्म भनेका के हुन ? लिच्छवी हो ! जबसम्म वृजीहरू नित्य भेला<sup>१</sup> हुनेछन् बहुलतर भेला<sup>२</sup> हुनेछन् तबसम्म लिच्छवी हो ! वृजीहरूको वृद्धिके आशा राख्नुपर्छ । परिहानी होइन<sup>३</sup> ।

२—“लिच्छवी हो ! जबसम्म वृजोहरू भेलमिलाप भई<sup>४</sup> भेला हुनेछन् भेलमिलाप भई उठ्नेछन्<sup>५</sup> भेलमिलाप भई वृजीहरूले गर्नुपर्ने कामकाज<sup>६</sup> गर्ने छन् । लिच्छवीहो ! तबसम्म वृजीहरूको वृद्धिके आशा राख्नुपर्छ । परिहार्वो होइन ।

१. दिनकी तीने पट्टकेसम्म पनि भेला हुनेलाई र बीच बीचमा भेला हुनेलाई यहाँ ‘नित्यभेला’ भनिएको हो भनी अं. नि. अ. क. II. पृ. ७०१ः सारन्ददमुत्तवण्णनाले उल्लेख गरेको छ ।
२. ‘हिजो मातै भेला भएको थिएँ । अविल्लो दिनमा मातै भेला भएको थिएँ । फेरि आज किन भेला हुनु’ भनी निरुत्साह नहुनेलाई यहाँ ‘बहुलतर भेला’ भनिएको हो । अं. नि. अ. क. II. पृ. ७०१.
३. नित्य भेला नहुनाले दिशाविदिशाबाट आएका खबरहरू सुन्न पाइन्नन् । यसबाट फलाना गाउँ सीमामा र फलाना निगम सीमामा

गोलमाल भइरहेको छ । फलाना ठाउँमा चोरहरूले दुःख दिइरहेका  
छन् भन्ने कुरा थाहा पाउन सकिन्ना । चोरहरूले पनि ‘राजाहरू  
प्रमत्त छन्’ भन्ने थाहापाई गाउँ-निगममा लुटपीट गरी जनपदहरू  
विनाश पार्छन् । यसप्रकार राजाहरूको परिहानी हुन्छ । नित्य  
भेला हुँदा त्यो प्रवृत्ति तुरन्त सुन्न पाइन्छ र तुरन्तातुरन्त सैन्यहरू  
पठाई शत्रुहरूको दमनकार्य गर्न सकिन्छ । यसरी शत्रुहरूको दमन-  
कार्य देखेर चोरहरू पनि ‘राजाहरू सतर्क छन् । हामी समूह समूह  
भएर हिड्न सक्दैनौं’ भनी जमात छाडी भागेर जान्छन् । यसरी  
राजाहरूको अभिवृद्धि हुन्छ । त्यसले माथि सूतमा ‘वृद्धिकै आशा  
राख्नुपर्छ परिहानी होइन’ भनी उल्लेख भएको हो । अ. नि. अ.  
क. II. पृ. ७०१-०२ सारन्ददसुत्तवण्णना ।

Dhamma.Digital

४. भेला हुने बिगुल बजेको सुनी ‘आज मेरो काम छ, मझल छ बा  
संचोछैन’ भन्ने आदि बहाना राखी बिगुलको वास्ता नराखेलाई  
‘मेलमिलाप भई भेला नहुने’ भनिएको हो । बिगुलको आवाज  
सुन्नेबित्तिकै खाइरहेको खाना छाडेर भए पनि आधा मात्र खाएर  
भए पनि, लगाइरहेको लुगा राम्ररी लगाउन नभ्याए पनि भेला  
हुन जानेलाई ‘मेलमिलाप भई भेला हुने’ भनिएको हो । अ. नि.  
अ. क. II. पृ. ७०२.

५. भेला भइरहेको बेलामा राम्ररी सल्लाह-साहुति गरी विचार  
आदान-प्रदान गरी गर्नुपर्ने कर्तव्य पालन गरी एकै साथ उठेर

नजानेलाई 'मेलमिलाप भई नउठेको' भनिन्छ । जसरी पहिले उठेर जानेहरूको मनमा 'हामीले बाहिरी कुरा मात्र सुन्यों तर निश्चित-रूपले भित्री कुरा भने सुनेनौं' भनी भन्न पर्ने हुन्छ । त्यसैले एकसाथ उठेर जाँदा त्यस्तो कुरा भन्न पर्ने अवस्था हुन्न र एकसाथ उठेर जानेलाई 'मेलमिलाप भई उठ्ने' भनिएको हो । अमुक गाउँ सीमामा वा निगम सीमामा गोलमाल भएको छ, चोरहरूले दुःख दिएका छन् भन्ने सुनेर त्यसलाई शान्त पार्नको निमित्त 'को जाने ?' भनी भन्दा 'म जानेछु, म जानेछु' भनी अगाडि उठेर जानेलाई पनि 'मेलमिलाप भई उठ्ने' भनी भनिन्छ । अं. अ. क. II. पृ. ७०२.

६. कुनै सदस्यले कुनै काममा ढिला-सुस्ति गरेको खण्डमा बाँकी सदस्य-राजाहरूले आ-आफ्ना छोराहरू वा दाजुभाइहरूलाई पठाई उसलाई उत्साहित पार्न लगाउँछन् । कुनै अभ्यागत राजाहरू आउँदा 'फलानाको घरमा जानुहोस्, फलानाको घरमा जानुहोस्' भनी नभनी सबै एक साथ मिलिजुली संग्रह गर्छन् । कसैको मञ्जल कार्यमा वा रोगब्याधि हुँदा अथवा अरु कुनै त्यस्तै सुख दुःख हुँदा पनि सबै त्यहाँ गई सहभागी भई हेरविचार गर्न जाने आदि काम-हरूलाई 'मेलमिलाप भई वृजीहरूले गर्नुपर्ने कामकाज गरेको' भनिएको हो । अ. नि. अ. क. II. पृ. ७०२: सारन्ददसुत्तवण्णना, सत्तकनिपात, वज्जिसत्तकवग्गो ।

३—“लिच्छवी हो ! जबसम्म वृजीहरू प्रज्ञापन नगरेकालाई ‘प्रज्ञापन गर्देनन्, प्रज्ञापन गरेकालाई समुच्छेदन’ गर्देनन् र पुरानाहरूले प्रज्ञापन गरेका वृजिधर्महरूलाई मर्यादा राखी पालन गर्नेछन्” तबसम्म लिच्छवी हो ! वृजीहरूको वृद्धिक आशा राख्नुपर्छ । परिहानी होइन ।

१. ‘प्रज्ञापन नगरेकालाई प्रज्ञापन गर्देनन्’ आदि भनेको पहिले नलगाएको कर, भन्सार अथवा दण्ड नलगाउनेलाई भनिएको हो ।
२. पुराना परम्परानुसार भन्सार, कर तथा दण्डा दिलाई मात्र लिनेलाई ‘प्रज्ञापन गरेकालाई समुच्छेदन गर्देनन्’ भनिएको हो ।
३. चोर भनी समाती देखाएको व्यक्तिको बारेमा राम्ररी छानबीन नगरी छेदघ-भेदघ गर्न लगाउनेलाई ‘पुरानाहरूले प्रज्ञापन गरेका वृजिधर्महरूलाई मर्यादा राखी पालन नगर्न’ भनिन्छ ।

पहिले नलगाएका भन्सार, कर तथा दण्डादि लगाउँदा त्यसबाट पीडित भई मानिसहरू ‘यस्ताका राज्यमा के बस्ने ?’ भन्दै प्रत्यन्तमा गई चोर भएर वा चोरहरूको सहायक भई जनपदमा दुःख दिन्छन् ।

पहिले प्रज्ञापन गरेकोलाई उच्छिन्न गर्नाले परम्पराबाट लिइरहेको भन्सार र कर आदि नलिनाले कोष घट्छ र कोष घटेबाट नित्य दिइरहेको वेतनहरू दिन नसकी हात्ती, घोडा तथा सैन्य शक्तिमा कमजोरी हुन आउँछ । नित्य वेतन नदिनाले सैन्यशक्ति कमजोर भएबाट उनीहरू युद्ध-क्षम पनि हुँदैनन् र परिचर्याक्षम पनि हुँदैनन् ।

पुराना वज्जीधर्महरूको मर्यादा राखी पालन नगरले राज्यका मानिसहरूले 'हाम्रा पिता, पुत्र र भ्राताहरू चोर नभइकन पनि चोर भनी छेदन आदि गराउन लगाए' भन्दै रिसाई प्रत्यन्तमा गई चोर भएर वा चोरहरूको सहायक भई जनपदमा दुःख दिन्छन् । यसरी राजाहरूको परिहानी हुन्छ ।

अप्रज्ञापितलाई प्रज्ञापित नगरले राजाहरू परम्परा बमोजिम काम गर्दैन् भन्दै मानिसहरू खुशी तथा सन्तुष्ट भई आ-आफ्ना कृषीवाणिज्य आदि कामहरूमा उत्साहित भई मन दिई कार्य सम्पादन गर्दैन् ।

प्रज्ञापन गरेकोलाई हरण नगरी परम्परागत कार्य गर्ने-हरूबाट आएको भन्सार र कर आदिको आम्दानीमा वृद्धि हुन्छ । त्यसबाट सदा ज्ञै नित्य-वेतन पाउनाले र हाती, घोडा तथा सैन्य-बल बलियो हुने हुँदा युद्ध-क्षम र परिचर्या-क्षम पनि हुन्छ ।

पुराना वज्जीधर्महरूलाई मर्यादा राखी पालन गर्दा मानिसहरू कराउँदैनन् । राजाहरू पुराना परम्परानुसार काम गर्दैन् । अष्टकुलिक, सेनापति, उपराजाहरूले परिवृत्त भई राजाले स्वयं पनि परीक्षा गरी परम्पराबाट आएको ऐन कानूनका पुस्तक पलटाई विनिश्चय गरी दण्डादि दिन्छन् । यिनीहरूको दोष छैन हाम्रै दोष हो भन्दै अप्रमादी भई कामकाज गर्दैन् । यसरी राजाको अभिवृद्धि हुन्छ । अ. अ. क. II. पृ. ७०३.

पुराना वज्जीधर्महरू भनेका कस्ता हुन् भन्ने विषयमा लेखकको बु. ब्रा. भा-३, पृ. २४५ को पादटिप्पणीमा हेनूं ।

४—“लिच्छवी हो ! जबसम्म वृजीहरूले वृजीहरूका भीत्रका वयोवृद्धहरूलाई सत्कार, गौरव, मान पूजा तथा उनीहरूका कुरा सुन्नुपर्छ भन्ने ठान्नेछन्<sup>१</sup> लिच्छवी हो ! तबसम्म वृजीहरूको बृद्धिकं आशा राख्नुपर्छ । परिहानी होइन ।

५—“लिच्छवी हो ! जबसम्म वृजीहरू जो ती कुलस्त्रीहरू र कुलकुमारीहरू हुन् तिनीहरूलाई जबर्जस्ती<sup>२</sup> हरेर लगी आफ्नो घरमा राख्दैनन्, लिच्छवी हो ! तबसम्म वृजीहरूको बृद्धिकं आशा राख्नुपर्छ । परिहानी होइन ।

६—“लिच्छवी हो ! जबसम्म वृजीहरूले जो ती वृजीहरूका (नगर) भित्रका तथा (नगर) बाहिरका चैत्य स्थानहरू (=पूज्य स्थानहरू, देवस्थानहरू) हुन् तिनीहरूको सत्कार गौरव मान पूजा गर्नेछन् तिनीहरूलाई अघि दिइराखेको धार्मिक बली (=पूजा) लाई लोप गर्ने छनन्<sup>३</sup>, लिच्छवीहो ! तबसम्म वृजीहरूको बृद्धिकं आशा राख्नुपर्छ । परिहानी होइन ।

१. ‘कुरा सुन्नुपर्छ भन्ने ठान्नेछन्’ भनेको मतलब दिनको दुइ तीन पटकसम्म जेठापाका राजाहरूकहाँ गई उपस्थान गरी उनीहरूका कुराहरू सुन्न सक्नुपर्छ भनी भनिएको हो । जसले जेठापाका राजाहरूकहाँ गई यसरी कुरा सुन्ने इच्छा गर्दैनन्, सत्कार गर्दैनन् अथवा उनीहरूकहाँ गई अर्ति बुद्धि सुन्ने इच्छा गर्दैनन्, उनीहरू तिनीहरूको अर्ति बुद्धिबाट वच्चित भई क्रीडामा व्यस्त हुन्छन् र राज्यबाट परिहानी हुन्छन् । जो उपस्थानमा जान्छन् उनीहरूलाई

जेठापाका राजाहरूले 'यस्तो गर्नुपर्छ यस्तो गर्नु हुन्न' भनी पुराना कुराहरू सुनाउँछन् । संग्राममा जाँदा पनि यसरी जानुपर्छ र यसरी निस्कनुपर्छ भनी उपायका कुराहरू सुनाउँछन् । यसरी दिइएका अति बुद्धि सुनेर उनीहरू राज्यको परम्परा कायम गर्न समर्थ हुन्छन् । त्यसैले माथि सूक्तमा 'बृद्धिकै आशा राख्नुपर्छ' भनी भनिएको हो भनी अ. नि. अ. क. II. पृ. ७०३ ले उल्लेख गरेको हो ।

२. यसरी जबर्जस्ती अर्काङ्का छोरीबेटी हरण गर्दा त्यस राज्यका मानिसहरूले यस्तो भन्छन्—“हाम्रा घरका हाम्रा छोरीबेटीहरू-लाई जसलाई हामीले नाकबाट सिंगान पुळी हुकाई राखेका थियौं त्यस्ता छोरीहरूलाई पनि जबर्जस्ती गरी लगी घरमा राख्छन्” भन्दै रिसाई उनीहरू प्रत्यन्तमा गई चोर भएर वा चोरहरूका सहायक भई जनपदलाई दुःख दिन्छन् । यस्तो नगर्नेहरूको राज्यका मानिसहरू निःशंकी भई शान्तपूर्वक बसेर काम गर्छन् र यसबाट राजकोषको अभिवृद्धि हुन्छ । अ. नि. अ. क. II. पृ. ७०४.

३. धार्मिक पूजा आदि नगर्नेलाई देवताहरूले आरक्षा गर्दैनन् । यदचपि देवताहरूले उत्पन्न नभएको सुखलाई उत्पन्न गराउन सक्दैनन् न त उत्पन्न भएको काय रोग, शीर्ष रोगलाई वा संग्राममा जानेको सहायक बन्न सक्छन् । धार्मिक पूजादिलाई नहटाउनाले आरक्षा गर्न सक्छन् । उत्पन्न नभएको सुखलाई उत्पन्न गराउन नसकेता पनि उत्पन्न भएको काय रोग र शीर्ष रोगलाई कम गराउन सक्छन् ।

७—“लिच्छवी हो ! जबसम्म वृजीहरू अरहन्तहरू प्रति धार्मिक-रूपले आरक्षा, आवरण तथा गोप्यताको’ निमित्त संविधान गर्नेछन् र नग्राएका अरहन्तहरू राज्यमा आउलान् र आएका अरहन्तहरू राज्यमा कुशलपूर्वक कसरी बस्लान् भन्ने विचार गर्ने छन् तबसम्म लिच्छवी हो ! वृजीहरूको बृद्धिके आशा राख्नुपर्छ । परिहानी होइन ।

लिच्छवी हो ! जबसम्म यी सात अपरिहानीय धर्महरू वृजी-हरूमा रहनेछन्, जबसम्म वृजीहरू यी सात अपरिहानीय धर्महरूमा देखिनेछन् तबसम्म लिच्छवी हो ! वृजीहरूको बृद्धिके आशा गर्नुपर्छ । परिहानी होइन ।”



X

X

X

१. यहाँ आरक्षा गर्नु नै ‘आरक्षा’ हो । जसो गर्दा अनिच्छित घटनाहरू नघटने हुन् त्यसको निमित्त आवरण गर्नु नै ‘आवरण’ हो । अनिच्छित ढंगले बिरुवा आदि वस्तुहरू नाश हुन नदिनको लागि गरिने उपायलाई ‘गोप्यताको निमित्त’ भनिएको हो ।

त्यहाँ सेनाद्वारा घेरा लगाई आरक्षा आदि गर्नु प्रव्रजित-हरूको लागि धार्मिक आरक्षा भनिदैन । जस्तो गर्दा विहारको उपवनमा भएका रुखहरू कार्टिदैनन्, तलाउ आदि बिगार्दैनन्, त्यसमा भएका माछाहरू नमारिने व्यवस्था गर्नु नै प्रव्रजितहरूको निमित्त धार्मिक आरक्षा र आवरण आदि भनिएको हो ।  
अं. अ. क. II. पृ. ७०४.

## मूल पाठि—

### ३-लिच्छवीहरूको निम्तो (लिच्छवीबत्थु<sup>१</sup>)

“भगवान् कोटिग्राममा<sup>२</sup> आइपुग्नु भयो” भन्ने खबर वैशाली-का लिच्छवीहरूले सुने । अनि असल असल रथमा बसी लिच्छवीहरू भगवान्-को दर्शनार्थ वैशालीमा गए । योमध्ये केही नीलो लेप, नीला वस्त्रहरू, नीला आभूषणहरू लगाएका केही लिच्छवीहरू नीला नीला देखिन्थे । योमध्ये केही पहेलो लेप, पहेला वस्त्रहरू, पहेला आभूषणहरू लगाएका केही लिच्छवीहरू पहेला पहेला देखिन्थे । योमध्ये केही रातो लेप, राता वस्त्रहरू, राता आभूषणहरू लगाएका केही लिच्छवीहरू राता राता देखिन्थे । योमध्ये केही सेतो लेप, सेता वस्त्रहरू, सेता आभूषणहरू लगाएका केही लिच्छवीहरू सेता सेता देखिन्थे । अनि अम्बपाली गणिकाले तरुना तरुना लिच्छवीहरूको रथलाई आफ्नो

१. महा. व. पा. पृ. २४६: भेसज्जवन्धकं, अ. क. III. पृ. ११६१.
२. दी. नि. पा. II. पृ. ७६: महापरिनिवानमुत्तको अम्बपालिगणिका भन्ने शीर्षकमा चाहि ‘वैशालीमा आइपुगे’ भन्ने उल्लेख भएको छ ।

रथले, रथको अविधावयलाई रथको अविधावयले, चक्रकालाई चक्रकाले र जुंबालाई जुंबाले ठक्कर खाइन् । अनि तो लिंच्छवीहरूले अम्बपाली-गणिकालाई यस्तो भने—“हे अम्बपाली ! किन तरना तरना लिंच्छवी-हरूको रथलाई ठक्कर खाएकी ?”

“आर्यपुत्र हो ! त्यस्तंगरी मैले भगवान्लाई भिक्षुसङ्घ सहित भोलिको भोजनद्वारा निस्तो गरेकी छु ।”

“हे अम्बपाली ! त्यो भोजन हामीलाई एक लाखले देऊ ।”

“आर्यपुत्र हो ! जनपद सहित यो वैशाली नगर मलाई दिए अनि यो भोजन म दिने छैन ।”

अनि तो लिंच्छवीहरू “यो अम्बकाय (=स्त्री) ले हामीलाई जितो । यो अम्बकायले हामीलाई पराजित गरी” भन्दै आँला भाँच्न थाले । अनि तो लिंच्छवीहरू जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । भगवान्ले टाढैबाट ती लिंच्छवीहरू आइरहेका देखुभयो । देखेर भिक्षु-हरूलाई श्रामन्वण गरुभयो—“भिक्षु हो ! जति भिक्षुले त्रयस्त्विश (देवताहरू) देखेका छैनौं उतिले यो लिंच्छवी परिषद् हेर ! भिक्षु हो ! लिंच्छवी परिषद्लाई त्रयस्त्विश (देवपरिषद्) झैं सम्झेर लेऊ (उपसंहरथ) ।” अनि तो लिंच्छवीहरू जहाँसम्म रथबाट जानसक्ने हो त्यहाँसम्म रथमा गई (त्यसपछि) रथबाट ओलर्ही जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ पैदल नै गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका तो लिंच्छवीहरूलाई भगवान्ले धार्मिक कथाद्वारा सन्दर्शित, समादपित, समुत्तेजित तथा सम्प्रहर्षित

पानुभयो । अनि भगवान्‌को धार्मिक कथाद्वारा सन्दर्शित, समावपित, समुत्तेजित तथा सम्प्रहरित भएका ती लिङ्गबीहरूले भगवान्‌संग यस्तो विनिंगरे—“भन्ते ! भिक्षुसङ्ग सहित भगवान्‌ले भोलिको भोजन स्वीकार गर्नुहोस् ।”

“लिङ्गबी हो ! भोलिको निमित्त मैले अस्वपाढीको भोजन स्वीकार गरिसको ।”

अनि ती लिङ्गबीहरूले “अस्वकायले जिती । अस्वकायले पराजित गरी” भन्दै ओँला भाँच्न थाले । अनि भगवान्‌को भाषणलाई अभिनन्दन र अनुमोदन गरी आसनबाट उठी भगवान्‌लाई अभिवादन र प्रदक्षिणा गरी ती लिङ्गबीहरू गए ।

भगवान् पनि कोटिप्राममा इच्छानुसार बस्नुभई जहाँ नातिका हो त्यहाँ जानुभयो ।

X

X

X

**पृष्ठ सूत्र—**

## ४-लिच्छवीहरू सुकुमार हुनेछन् (कलिङ्गरसुत्त\*)

यस्तो मैले सुनें ।

एक समय भगवान् वैशाली स्थित महाबनको कूटागार-  
शालामा बस्नुभएको थियो । त्यहाँ भगवान्‌ले भिक्षुहरूलाई “भिक्षु हो !”  
भनी सम्बोधन गर्नुभयो । “भदत्त” भनी भिक्षुहरूले भगवान्‌लाई  
प्रत्युत्तर दिए । भगवान्‌ले यस्तो भन्नुभयो—

“भिक्षु हो ! अहिले लिच्छवीहरू काठ वा भूसको सिरान राखी  
शिल्प सिक्नमा अप्रमत्त र आतप्तयुक्त भई बस्तुन् । मगध राजा  
वंदेहीपुत्र अज्ञातशत्रुले उनीहरूको मौका र कारण पाउने छन् । भिक्षु  
हो ! भविष्यमा लिच्छवीहरू सुकुमार हुँदैजाँदा उनीहरूका हातखुट्टा  
नरम हुनेछन् । उनीहरू नरम बछानमा कपासको सिरान राखी सूर्योदय  
हुने बेलासम्म सुनेछन् । अनि मगध राजा वंदेहीपुत्र अज्ञातशत्रुले  
उनीहरूको मौका र कारण पाउने छन् ।

१. स. नि. II. पृ. २२२: ओपम्मसंयुत्त, अ. क. II. पृ. १६८.

〔२०८〕

बुद्धकालीन राजपरिवार-३

“भिक्षु हो ! अहिले भिक्षुहरू काठ वा भूसको सिरान राखी गर्नपनें काममा अप्रमत्त र आत्मतयुक्त भई बस्थन् । पापी मारले उनीहरूको मौका र कारण पाउनेछौं । भिक्षुहो ! भविष्यमा भिक्षुहरू सुकुमार हुँदैजाँदा उनीहरूका हातखृद्वा नरम हुनेछन् । उनीहरू नरम बछधानमा कपासको सिरान राखी सूर्योदय हुने बेलासम्म सुलेछन् । अनि पापी मारले उनीहरूको मौका र कारण पाउनेछ । भिक्षुहो ! त्यसैले तिमीहरूले यस्तो सिक्कनुपर्छ—‘काठ वा भूसको सिरान राखी गर्नुपनें काममा अप्रमत्त र आत्मतयुक्त भई बस्नेछौं । भिक्षु हो ! यसरी तिमीहरूले सिक्कनुपर्छ ।’”

---

## ११. बड्ड लिच्छवी

परिचय

यो बड्ड लिच्छवी वैशालीका एक राजपरिवारका एक पुरुष हुन् भन्ने कुरा येरगाथा अटुकथाले उल्लेख गरेको छ । यिनी वैशालीवासी हुन् । यिनी बडोभक्त तथा संघोपस्थान गर्ने एक दानपति थिए ।

यिनी चार्ह मेत्तिय भुम्भज्जक भिक्षुहरूका विश्वासी साथी थिए । त्यसैले एकदिन यिनी राजगृहमा छोंदा मेत्तिय भुम्भज्जक भिक्षुहरूको कुरा सुनी अन्धविश्वासमा परी यिनले भिक्षुत्वबाट च्युत गराउने निराधार दोषारोपण दृढ़ भल्पुत्र भिक्षुलाई लगाएका थिए । जब यिनलाई यस अपराधको बारेमा भिक्षुसङ्गले यिनको भिक्षापात्र बन्द गरिदिए अर्थात् यिनको भिक्षा भोजन ग्रहण नगर्ने र यिनीसँग सम्पर्क नराउने भन्ने निर्णय गरे तब यिनले त्यसबाट अत्यन्त पश्चात्ताप गरेका थिए ।

यसे कारणबाट होला शायद यिनी पछि भिक्षु भएका । यद्यपि यिनी प्रवृजित भएको कुरा प्रष्ट छैन तंपनि येरगाथा अटुकथा पृ. १०६ः

[२१०]

बुद्धकालीन राजपरिवार-३

बड्डमान स्थविरको कुराको आधारमा अनुमान गर्न सकिन्छ कि यिनी प्रव्रजित भएका थिए । किनभने बड्डमान स्थविरको कुरामा पात्र ढाकिदिएको कारणबाट अर्थात् उनको भिक्षा भोजन प्रतिक्षेप गरेको कारणबाट उनलाई पश्चात्ताप लागेको थियो र भिक्षुसङ्घसंग उनले क्षमा पनि मारेका थिए भन्ने कुरा उल्लेख भएको छ । त्यसपछि उनी प्रव्रजित भएका थिए । त्यसेँले बड्डमान स्थविर भन्ने बड्ड लिङ्गबी नै हुन् भन्ने अनुमान लगाउन सकिन्छ । डा० मलक्कसेकरले आफ्नो D. P. P. II. पृ. ८२० मा पनि यस्तै कुरा उल्लेख गरेका छन् । यी बड्डमान स्थविरले अरहत्व पाएको कुरा भने उपर्युक्त अर्थकथामा कतै उल्लेख भएको पाइँदैन ।

यी बड्ड लिङ्गबीले दब्ब मल्लपुत्र भिक्षुको बारेमा निराधार दोषारोपण आदि गरेका कुरा अगाडि अनुदित मूलपालिमा प्रष्टसंगे उल्लेख भएको छ ।

x

¤

x

## केही बड्ड नामहरू

- (१) बड्ड लिच्छवी—यी बड्ड लिच्छवी वैशाखीवासी हुन् । यिनी राजगृहमा हुँदा एकदिन यिनले मेत्तिय भुम्भञ्जक भिक्षुहरूको कुरा सुनी दब्द ललपुत्र भिक्षुलाई निराधार दोषारोपण गरेका थिए । यिनके कुरा यहाँ उल्लेख भएको छ ।
- (२) बड्डथेर—यी स्थविर भाहकच्छ नगरमा एक कुलगृहमा जन्मेका थिए । यिनको आमा भिक्षुणी भएर जाँदा यिनलाई ज्ञातिहक्कहाँ राखी गएकी थिइन् । पछि यिनी पनि बेलुदन्त स्थविरकहाँ प्रवर्जित भएका थिए । थेर. गा. पा. पृ. २६४, अ. क. I. पृ. ४१३: बड्डथेरगाथा अटुकथा ।
- (३) बड्डमानथेर—यी स्थविरको कुरा थेर. गा. अ. क. I. पृ. १०६ मा उल्लेख भएको छ । यी स्थविर चाहिं बड्ड लिच्छवी नं हुन् भन्ने अनुमान गरिएको छ । जुन कुरा माथि परिचयमा पनि उल्लेख गरिसकेको छु । यिनके कुरा अगाडि उल्लेख भएको छ ।
- (४) बड्डमान—D. P. P. II. पृ. ८२१ अनुसार यो एक स्थानको नाउँ हो जुन स्थान भविष्यमा मेत्तेय बुद्धले परिभोग गर्ने छन् ।

[२१२]

बुद्धकालीन राजपरिवार-३

- (५) बड्डसुत्तं—D. P. P. II. पृ. ८२१ मा यसलाई 'बड्डसूत्र' भनी लेखे तापनि सं. नि. III. पृ. २२२ मातुगामसंयुतमा चाहिं 'बड्डीसुत्तं' भन्ने उल्लेख भएको छ ।
- (६) बड्डकीसूकर जातकं—यो जातक जा. अ. क. I-II. पृ. ६४५, नं. २८३ मा उल्लेख भएको छ ।

यो जातक धनुग्रहतिस्स स्थविरको कारणमा बताइएको हो । यसमा प्रसेनजित कोशलक्षणे अजातशत्रृलाई पराजित गरिसके पछि उनलाई आफ्नी छोरी बजिर कुमारी दिएको कुरा पनि उल्लेख भएको छ ।

- (७) बड्डमाता थेरी—यी स्थविरा भारकच्छ नगरमा एक कुलगृहमा जन्मेकी थिइन् । पतिकुलमा गएपछि यिनले एक बड्ड भन्ने छोरा पाएकी थिइन् । पछि छोरालाई ज्ञातिहरूकहाँ राखी आफू भिक्षुणी भएकी थिइन् । थेरी. गा. अ. क. पृ. १३५: बड्डमाता थेरीगाथा अट्टकथा ।


×

×

×

मूल पालि—

बड्ड लिच्छवीको दुस्साहस  
(बड्डलिच्छविवत्थु')



त्यसबाहत बड्ड लिच्छवी मेत्तिय भुम्मज्जक<sup>१</sup> (मेत्तिय र भुम्मज्जक) भिक्षुहरूको साथी थिए । अनि बड्ड लिच्छवी मेत्तिय भुम्मज्जक भिक्षुहरूकहाँ गए । अनि उनले मेत्तिय भुम्मज्जक भिक्षुहरूलाई यस्तो भने—“आर्यंहो ! बन्दना गर्थु ।” यस्तो भन्दा मेत्तिय भुम्मज्जक भिक्षुहरू केही बोलेनन् । दोश्रो पटक पनि बड्ड लिच्छवीले मेत्तिय भुम्मज्जक भिक्षुहरूलाई यसो भने—“आर्यंहो ! बन्दना गर्थु ।” दोश्रो पटक पनि मेत्तिय भुम्मज्जक भिक्षुहरू केही

१. महा. व. पा. पृ. २१३: खुदकवत्थुखन्धकं, अ. क. III.  
पृ. १२६१.

२. यिनीहरूलाई ‘मेत्तिय भूमिजक’ पनी भन्दछन् । यी मेत्तिय भुम्मज्जक भिक्षुहरू छवर्गीय भिक्षुहरूमध्येका हुन् । छवर्गीय भिक्षुहरू अग्रशावककहाँ प्रव्रजित भएका थिए । यी छवर्गीय

बोलेनन् । तेथो पटक पनि वड्ड लिंच्छवीले मेत्तिय भुम्मज्जक भिक्षुहरूलाई यसो भने—“आर्यंहो ! वन्दना गर्छु ।” तेथो पटक पनि मेत्तिय भुम्मज्जक भिक्षुहरू केही बोलेनन् ।

“आर्यहरूमाथि मैले के अपराध गरें र ! किन आर्यहरू मसँग बोल्नु नभएको ?”

“आवुसो वड्ड ! दृष्ट भज्ञपुत्र भिक्षुले हामीलाई हेला गरी कछट दिवा पनि तिमी चुप लागेर बसेकाछौ ।”

“आर्यहो ! त्यसोभए मैले के गर्नुपन्यो त ?”

भिक्षुहरूमध्ये पण्डुक र लोहित भन्ने दुइजना भिक्षुहरू श्रावस्तीमा बस्दथे । मेत्तिय र भुम्मज्जक भन्ने दुइजना भिक्षुहरू राजगृहमा बस्दथे । अस्सजि र पुनब्बसु भन्ने दुइजना भिक्षुहरू कीटागिरिमा बस्दथे । सम. पा. III. पृ. ६१७-१८: तेरसंघादिसेसो, खुद्क-वत्थुक्खन्धक ।

कीटागिरिमा बस्ने भिक्षुहरूको बारेमा केही कुरा लेखकको बु. श्रा. च. भा-२, पृ. २३ मा र बु. श्रा. च. भा-३; पृ. ५८ मा हेर्नू ।

१. मेत्तिय भुम्मज्जक भिक्षुहरूले किन यसो भनेका होलान् भन्ने कुरा बुझनको निमित्त लेखकको बु. गृ. भा-२, पृ. १५२ मा उल्लिखित ‘असल भोजन प्रदान गर्ने गृहपति’ शीर्षकको कुरा हेरेमा कारण प्रष्ट हुनेछ ।

“यदि तिमी चाहन्छो भने आयुष्मान् दब्ब मल्लपुत्रलाई भगवान्‌ले आजै नाश गर्ने<sup>१</sup> काम गर्न सक्छौ ।”

“आर्यहो ! कसरी त्यसो गर्न सकूँला र ! कहिले त्यसो गर्न सकूँला र !!”

“आवुसो बड्ड ! यता आऊ । तिमी जहाँ भगवान् हुनुहुन्छ त्यहाँ गई यस्तो भन—‘भन्ते ! यो रहस्य होइन । यो रास्तो होइन । भन्ते जुन दिशामा भव छैन, बिघ्न छैन तथा उपद्रव छैन आज सो दिशा भय सहित, बिघ्न सहित तथा उपद्रव सहित छ । जहाँ बतास छैन त्यहाँ बतास छ । लाग्छ कि पानी बल्दैछ । आर्य दब्ब मल्लपुत्रले मेरी प्रजापतिलाई बिगारे’ ।”

“हवस् आर्य” भनी मेत्तिय भुम्मञ्जक भिक्षुहरूको कुरा सुनी बड्ड लिच्छवी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका बड्ड लिच्छवीले भगवान्सँग यस्तो विन्तिगरे—

“भन्ते ! यो रहस्य होइन । यो रास्तो होइन । भन्ते ! जुन दिशामा भय छैन, बिघ्न छैन तथा उपद्रव छैन आज सो दिशा भय

१. कुनै भिक्षु जब पाराजिका हुन्छ तब सो भिक्षुलाई नाश गरिन्छ । अर्थात् भिक्षुत्बाट हटाइन्छ । त्यसैले तिमीले दब्ब मल्लपुत्रलाई पाराजिकाको दोषारोपण गर ता कि भगवान्‌ले उनलाई नाश गर्ने छन् भनी सिकाएका हुन् ।

सहित, बिघ्न सहित तथा उपद्रव सहित छ । जहाँ बतास छेन त्यहाँ बतास छ । लाठ कि पानी बल्दैछ । आर्य दब्ब मल्लपुत्रहो भेरी प्रजापतिलाई बिगारे ।”

अनि भगवान्‌ले यसे कारणमा यसे सन्दर्भमा भिक्षुसङ्खलाई एकत्रित पारी आयुष्मान् दब्ब मल्लपुत्रसँग यस्तो सोधनुभयो—

“दब्ब ! तिमी सम्झन्छौ के त्यस्तो गरेको जस्तो यी बड्ढ भन्दछन् ?”

“भन्ते ! मलाई जसरी भगवान् चिन्नुहुन्छ ।”

तेश्रो पटक पनि भगवान्‌ले आयुष्मान् दब्ब मल्लपुत्रसँग सोधनुभयो—“दब्ब ! तिमी सम्झन्छौ के त्यस्तो कुरा जस्तो यी बड्ढ भन्दछन् ?”

Dhamma.Digital

“भन्ते ! मलाई जसरी भगवान् चिन्नुहुन्छ ।”

तेश्रो पटक पनि भगवान्‌ले आयुष्मान् दब्ब मल्लपुत्रसँग सोधनुभयो—“दब्ब ! तिमी सम्झन्छौ के त्यस्तो गरेको जस्तो यी बड्ढ भन्दछन् ?”

“भन्ते ! मलाई जसरी भगवान् चिन्नुहुन्छ ।”

“दब्ब ! दब्बहो यसरी निम्न्याएर कुरा गर्नुहुन्न । यदि तिमीले गरेकाछौ भने गरेकोछु भनी भन यदि गरेका छनौ भने गरेको छन् भनी भन ।”

“भन्ते ! जब म जन्में तबदेखि मैले स्वप्नमा पनि भैयुन गरेको कुरा मलाई याहा छैन भने विपनाको कुरा त परं जाओस् ।”

अनि भगवान्ले भिक्षुसङ्घलाई सम्बोधन गर्नुभयो—

“भिक्षु हो ! त्यसोभए सङ्घले वड्ड लिच्छवीको पात्र ढाकी देअ । सङ्घद्वारा वड्डलाई असम्भोग्य गर ।

“भिक्षु हो ! आठ कारणले युक्त हुने उपासकको पात्र ढाक्नुपर्छ । अर्थात् उनको भिक्षा लिनहुन्न । कुन आठ भने ?—(१) भिक्षुहरूको अलाभको निमित्त कोशिस गर्छ, (२) भिक्षुहरूको अनर्थको निमित्त कोशिस गर्छ, (३) भिक्षुहरूलाई नरालनको निमित्त कोशिस गर्छ, (४) भिक्षुहरूलाई गाली अपवाद गर्छ, (५) भिक्षु भिक्षुहरूको बीचमा भेद गर्छ, (६) बुद्धको अपवाद गर्छ, (७) धर्मको अपवाद गर्छ तथा (८) सङ्घको अपवाद गर्छ । भिक्षु हो ! यी आठ कारणले युक्त हुने उपासकको पात्र ढाक्ने अनुमति दिन्छ । भिक्षु हो ! यसरी पात्र

१. भनाइको मतलब अब उप्रान्त वड्ड लिच्छवीको घरमा गई वा उनले दिएको भिक्षा कसैले पनि ग्रहण नगर्नु भनिएको हो । यति मात्र होइन वड्ड लिच्छवीको भिक्षा नलिनू भन्ने कुरा प्रत्येक विहारलाई सूचित पनि गर्नुपर्छ भनी सम. पा. III. पृ. १२६१ ले उल्लेख गरेको छ । ‘असंभोग्य गर’ भनी वड्डसँगको सम्पर्क राख्न छाडिदेअ भनी भनिएको हो । वड्डसँग सम्पर्क राख्न योग्य छैन भनिएको हो ।

दाकनुपर्छ । व्यक्त तथा सबल भिक्षुले सङ्घलाई यसरी ज्ञापन (=सूचित) गर्नुपर्छ—

“भन्ते सङ्घ ! मेरो कुरा सुन्नुहोस् । बड्ड लिच्छवी आयुष्मान् दब्ब मल्लपुत्रलाई शीलबाट च्युत हुने निराधार कुराको दोषारोपण गर्नन् । यदि सङ्घले उचित ठान्दछ भने सङ्घले बड्ड लिच्छवीको पात्र ढाकी सङ्घद्वारा असम्भोग्य गरियोस् । यो हो ज्ञप्ति (=प्रस्तावना) ।

“भन्ते सङ्घ ! मेरो कुरा सुन्नुहोस् । बड्ड लिच्छवी आयुष्मान् दब्ब मल्लपुत्रलाई शीलबाट च्युत हुने निराधार कुराको दोषारोपण गर्नन् । सङ्घ, बड्ड लिच्छवीको पात्र ढाकी सङ्घद्वारा असम्भोग्य गर्न । बड्ड लिच्छवीको पात्र ढाकी सङ्घद्वारा असम्भोग्य गर्ने बारेमा जो आयुष्मान्‌को चित्तबुझ्छ सो चूप हुनू र जसको चित्तबुझ्दैन सो बोलुन् ।

“सङ्घले बड्ड लिच्छवीको पात्र ढाकी सङ्घद्वारा असम्भोग्य गर्न । सङ्घलाई चित्तबुझ्छ त्यसले सङ्घ चूप छ । यस्तो धारण म गर्दू ।”

अनि पूर्वाह्नि समयमा आयुष्मान् आनन्द चौबर पहिरी पात्र-चौबर ग्रहण गरी जहाँ बड्ड लिच्छवीको घर हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि बड्ड लिच्छवीलाई यस्तो भन्नुभयो—

“आवूसो बड्ड ! सङ्घले तिन्नो पात्र ढाकिसक्यो । संघले तिमीलाई असम्भोग्य गरिसक्यो ।”

अनि सञ्जले मेरो पाव ढाकीदियो र सञ्जद्वारा मलाई असम्भोग्य गन्यो भन्दै बड्ड लिच्छवी उहों मूक्षर्पिरी लडे । अनि बड्ड लिच्छवीका ज्ञातिबन्धु, नातेदार तथा इष्टमित्रहरूले बड्ड तिच्छयीलाई यस्तो भने—

“बड्ड ! भइहात्यो शोक नगर र विलाप नगर । हामी भगवान्-लाई र भिक्षुसञ्जलाई प्रसन्न पानेछौं ।”

त्यसपछि बड्ड लिच्छवी स्वास्नी छोराछोरी सहित, नातेदार इष्टमित्र, ज्ञातिबन्धुहरू सहित भिजेको वस्त्र र भिजेको केश सहित जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्को पाउमा शीरले ढोगी यस्तो विन्तिगरे—

“भन्ते ! जस्तै कुनै मूर्ख, विमूढ र अकुशल पुरुषले अपराध गर्ने हो त्यस्तैगरी मैले पनि अपराध गर्दै । जो कि मैले आर्य दृढ़ भज्जपुत्र-काई शीलबाट च्युत हुने निराधार कुराको दोषारोपण गर्दै । भन्ते ! सो म दोषलाई दोष भनी स्वीकार गरी भविष्यमा संयम गर्नेछु । मलाई क्षमा गर्नुहोस् ।”

“आवुसो बड्ड ! रात्रै हो, जो कि तिमीले कुनै मूर्खले, विमूढले र अकुशल पुरुषले जस्तै अपराध गरी दृढ़ भज्जपुत्रकाई शीलबाट च्युत हुने निराधार कुराको दोषारोपण गन्यौ । आवुसो बड्ड ! जब कि तिमीले दोषलाई दोष भनी स्वीकारी धर्मानुकूल क्षमा प्रार्थना गन्यौ त्यो हामी स्वीकार गर्छौं । आवुसो बड्ड ! आर्यविनयमा यो अभिवृद्धि नै हो

जसले दोषलाई दोष भनी स्वीकारी धर्मानुकूल प्रतिकार गरी भविष्यमा संयम गर्छ ।”

अनि भगवान्‌ले भिक्षुहरूलाई सम्बोधन गर्नुभयो—

“भिक्षुहो ! त्यसोभए सङ्घले बड्ड छिच्छबीको पात्र उघारि देश्रो र सङ्घद्वारा सम्मोग्य गर ।

“भिक्षुहो ! आठ कारणले युक्त हुने उपासकको पात्र उघारि दिनुपर्छ—(१) भिक्षुहरूको अलाभको निमित्त कोशिस गर्दैन, (२) भिक्षुहरूको अनर्थको निमित्त कोशिस गर्दैन, (३) भिक्षुहरूलाई नरालूनको निमित्त कोशिस गर्दैन, (४) भिक्षुहरूलाई गाली र अपवाद गर्दैन, (५) भिक्षु भिक्षुहरूमा भेद गराउन, (६) बुद्धको अपवाद गर्दैन, (७) धर्मको अपवाद गर्दैन तथा (८) सङ्घको अपवाद गर्दैन। भिक्षुहो ! यी आठ कारणले युक्त हुने उपासकको पात्र उघारि दिने अनुमति दिन्छु । भिक्षुहो ! यसरी उघारि दिनुपर्छ । भिक्षुहो ! सो बड्ड छिच्छबीते सङ्घकहाँ गई एकांश पछ्योरा गरी भिक्षुहरूको पाउमा बन्दना गरी टुक्रुक बसी दुइहात जोरी यस्तो भन्नुपर्छ—

“भन्ते ! सङ्घले मेरो पात्र ढाकेको छ, सङ्घद्वारा मलाई असम्मोग्य गरेको छ । अब सो म रास्रो व्यवहार गर्नेछु । अनुकूल आचरण गर्नेछु । निर्दोषपूर्ण काम गर्नेछु । मेरो पात्र उघारि दिनुहुन म सङ्घसँग प्रार्थना गर्नेछु ।”

दोश्रो पटक पनि तेश्रो पटक पनि यसरी प्रार्थना गर्नुपर्छ । त्यसपछि व्यक्त तथा सबल भिक्षुले सङ्घलाई ज्ञापन गर्नुपर्छ—

“मन्ते सङ्घ ! मेरो कुरा सुनुहोस् । सङ्घले बड्ड लिच्छवीको पात्र ढाकेको छ । सङ्घद्वारा असम्भोग्य गरेको छ । अब उनी रास्त्रो व्यवहार गर्नेछन्, अनुकूल आचरण गर्नेछन् र निर्दोषपूर्ण काम गर्नेछन् । पात्र उघारि दिन उनी सङ्घसंग प्रार्थना गर्नेन् । यदि सङ्घलाई चित्त बुझ भने सङ्घले बड्ड लिच्छवीको पात्र उघारि देअस् र सङ्घद्वारा सम्भोग्य गरीअस् । यो जप्ति (=प्रस्तावना) हो ।

“मन्ते सङ्घ ! मेरो कुरा सुनुहोस् । सङ्घले बड्ड लिच्छवीको पात्र ढाकेको छ, सङ्घद्वारा असम्भोग्य गरिएको छ । अब उनी रास्त्रो व्यवहार गर्नेछन्, अनुकूल आचरण गर्नेछन् र निर्दोषपूर्ण काम गर्नेछन् । पात्र उघारि दिन उनी सङ्घसंग प्रार्थना गर्नेन् । सङ्घले बड्ड लिच्छवीको पात्र उघारि दिन्छ र संघले सम्भोग्य गर्ने । बड्ड लिच्छवीको पात्र उघारि दिने बारेमा जो आयुष्मानको चित्त बुझ तो सो चूपरहुन् र जसको चित्त बुझदैन सो बोलुन् ।

“सङ्घले बड्ड लिच्छवीको पात्र उघारि दिन्छ र संघले सम्भोग्य गर्ने । सङ्घलाई चित्त बुझ त्यसैले सङ्घ चूपछ । यस्तो मधारण गर्नु ।”

---

## १२. वर्ष प्रश्ना शाकय

### परिचय

यी वर्ष प्रश्ना शाकय भगवान् बुद्धका काका हुन् । यिनी कपिलबस्तुवासी हुन् । अं. अ. क. II. पृ. ५५६ चतुर्कनिपातवण्णनाले यिनीलाई शाकय राजा पनि हुन् भन्ने कुरा उल्लेख गरेको छ ।

वैशालीवासी सैह सेनापति र नालन्दावासी उपाधि गृहपति जस्तै यिनी पनि निगण्ठ-नाटपुत्रका उपस्थाक तथा शिष्य थिए<sup>१</sup> ।

एकदिन कपिलबस्तुमा यिनी महामौद्रगत्यायन महास्थविरसंग कुरा गर्दै थिए । त्यसबाहत भगवान् पनि त्यहाँ आइपुग्नुभयो । अन्न भगवान्‌ले वर्ष प्रश्ना शाकयलाई धर्मोपदेश गर्नुभयो । उपदेश सुनेपछि वर्ष प्रश्ना शाकयले निगण्ठको धर्मभन्दा बुद्धको धर्म उत्कृष्ट ठानी उनी बुद्धको शरणमा गई उनले उपासकत्व ग्रहण गरे । यति मात्र होइन उपदेश

१. अं. अ. क. II. पृ. ५५६: वर्षप्रश्ना शाकय, चतुर्कनिपात, महावग्गो ।

बप्प शाक्य

[२२३]

सुनेपछि उनी स्लोतापन्न भएको कुरा अं. अ. क. II. पृ. ५६१ चतुष्क-  
निपातवण्णनाले उल्लेख गरेको छ । जुन कुरा अगाडि उल्लिखित बप्प  
सूत्रको अनुवादले प्रष्ट गरेको छ ।

बप्प शाक्यको बारेमा केही कुरा लेखकको बु. रा. मा-१,  
पृ. १४० मा पनि उल्लेख भएको छ ।



### केही वर्षप नामहरू

- (१) वर्षपथेर—यो वर्षप स्थविर पञ्चभद्रवर्गीय भिक्षुहरूमध्येका एकजना हुन् । यिनका पिता कपिलवस्तुवासी वा सेटु ब्राह्मण हुन् भन्ने कुरा थेर. गा. अ. क. I. पृ. १४०ः वर्षपत्थेर गाथहू-कथाले उल्लेख गरेको छ । यो स्थविरसम्बन्धी अरु कुरा लेखकको बु. था. च. भा-१, पृ. १०, १६२ र बु. म. भा-१, पृ. ८६ मा; महा. व. पा. पृ. १५ः धर्मचक्रपवत्तनंमा; अं. नि. अ. क. I. पृ. ८४ः एकनिपातवर्णनामा तथा पर्ण. सू. II. पृ. १६०ः पासरासिसुत्तवर्णनामा हर्न सक्नुहुन्छ ।
- (२) वर्षप शाक्य—यो शाक्य भगवान्का काका र शाक्य राजा हुन् । यिनके कुरा यहाँ उल्लेख गरेको छु ।
- (३) वर्षपसुत्तं—यो सूत्र अं. नि-४, पृ. २१० महावग्गोमा उल्लेख भएको छ । यसको अनुवाद अगाडि उल्लेख भएको छ ।

x

x

x

भूल सूत्र—

वर्षसँग छलफल  
(वर्षसुत्तं१)

एक समय, शाक्य जनपद स्थित कपिलवस्तुको न्यग्रोधा-  
राममा भगवान् बस्नुभएको थियो । अनि निगण्ठ आवक वर्ष  
शाक्य<sup>२</sup> जहाँ महामौद्रगल्यायन हुनुहुन्थो त्यहाँ गए । त्यहाँ पुरोपठि  
आयुष्मान् महामौद्रगल्यायनलाई अभिवादन गरी एक छेउमा बसे ।  
एक छेउमा बसेका निगण्ठ आवक वर्ष शाक्यलाई आयुष्मान् महा-  
मौद्रगल्यायनले यस्तो भन्तुभयो—

“वर्ष ! यहाँ कायद्वारा संयत हुँदा, वचनद्वारा संयत हुँदा र  
मनःद्वारा संयत हुँदा अविद्याको नाश भई विद्या उत्पन्न हुन्छ ।

१. अ. नि-४, पृ. २१०: महावग्गो, अ. क. II. पृ. ५५६.

२. यी वर्ष शाक्य तथागतका काँचावाबु हुनुहुन्छ । यी शाक्यराजा  
वैशालीका सीह सेनापति र नालन्दाका उपालि गृहपति जस्तै  
निगण्ठ-नाटपुत्रका उपस्थाक थिए । अ. नि. अ. क. II. पृ. ५५६  
चतुक्कनिपातवण्णना, वर्षसुत्तं१ ।

(यसो भएपछि) वप्प ! तिमी त्यस्तो ठाउं देखदछौ के जुन ठाउंबाट  
दुःखवेदनीय आत्मवहरू अर्कों आत्मभावमा आउंछन् ?”

“भन्ते ! म त्यो ठाउं देखदछु । भन्ते ! अधि गरेको पापकर्म  
बाँकी हुन्छ र जसको विपाक भोगिएको हुन्न । त्यसको कारणले पुरुषको  
दुःखवेदनीय आत्मवहरू अर्कों आत्मभावमा आउंछन् ।”

यही कुरा निगण्ठ श्रावक वप्प शाक्य र आयुष्मान् महामौदूगल्यायनका बीच भइरहेको थियो । अनि सन्ध्या समयमा  
ध्यानबाट उठी भगवान् जहाँ उपस्थानशाला हो त्यहाँ जानुभयो । त्यहाँ  
पुरोपछि बिच्छच्छाइराखेको आसनमा बस्नुभयो । अनि भगवान्ले आयुष्मान्  
महामौदूगल्यायनसँग यस्तो सोधनुभयो—

“मौदूगल्यायन ! के कुरा गरी यहाँ बसिरहेका ह्वौ ? तिमी-  
हरूको बीचमा के कुरा चलिरहेको थियो ?”

“भन्ते ! यहाँ मैले निगण्ठ श्रावक वप्प शाक्यलाई यस्तो  
भने—‘वप्प ! यहाँ कायद्वारा संयत हुँदा, वचनद्वारा संयत हुँदा र  
मनःद्वारा संयत हुँदा अविद्याको नाश भई विद्या उत्पन्न हुन्छ ।  
(त्यसो भएपछि) वप्प ! तिमी त्यस्तो ठाउं देखदछौ के जुन ठाउंबाट  
दुःखवेदनीय आत्मवहरू अर्कों आत्मभावमा आउंछन् ?’ भन्ते ! यस्तोभन्दा  
निगण्ठ श्रावक वप्प शाक्यले यस्तो भने—‘भन्ते ! म त्यस्तो ठाउं  
देखदछु । भन्ते ! अधि गरेको पापकर्म बाँकी हुँछ र जसको विपाक  
भोगिएको हुन्न । त्यसको कारणले पुरुषकी दुःखवेदनीय आत्मवहरू अर्कों

आत्मभावमा आउँछन् ।' भन्ते ! यही कुरा गर्दै निगण्ठ शावक वप्पसँग बसिरहेका थिए र हामीहरूका बीच यही कुरा भइरहेको थियो अनि भगवान् आइपुग्नुभयो ।"

अनि भगवान्‌ले निगण्ठ शावक वप्प शाक्यलाई यस्तो भन्तुभयो—“वप्प ! यदि तिमी वचन दिन्छौ र अनुमति दिन्छौ भने विरोध गर्नुपर्ने ठाउंमा विरोध पनि गर्नेछौ र मैले भनेको कुराको अर्थ बुझदैनो भने ‘भन्ते ! यो कस्तो हो र यसको के अर्थ हो ?’ भनी मसेंग सोधनेछौ” भने (तिमीसँग) यहाँ केही कुरा हुनेछ ।”

“भन्ते ! म वचन दिन्छु र अनुमति पनि दिन्छु । विरोध जनाउन पर्ने ठाउंमा विरोध पनि जनाउनेछु । भगवान्‌ले भन्तुभएको कुराको अर्थ बुझन सकिन भने ‘भन्ते ! यो कस्तो हो र यसको के अर्थ हो ?’ भनी भगवान्‌सँग सोझ्नेछु । यहाँ केही कुरा होस् ।”

“वप्प ! जुन कायकर्मको कारणबाट उत्पन्न हुने दुःखपीडा हो त्यो कायकर्मबाट अलगा भएपछि त्यो आलब दुःखपीडा हुने छैन । उसले नयाँ कर्म पनि गर्दैन र पुरानो कर्म पनि भोग गरी गरी क्षीण गर्छ । यो सांदृष्टिक हो, यो निर्जरता हो, यो अकालिक हो, यसलाई आऊ हेर भनी भन्न सकिन्छ र यसले निर्बाणमा पुन्याउँछ, यसलाई प्रत्येक विज्ञपुरुषले बुझन सक्छ । वप्प ! तिमीले यहाँ त्यस्तो ठाउं बेलन सेकछो के जसबाट दुःखवेदनीय आलबहरू अर्को आत्मभावमा आउँछन् ? यसमा तिमी के भन्छो ?”

“भन्ते ! आउँदैनन् ।”

“वर्ष ! जुन वचीकर्म र मनः कर्मको कारणबाट उत्पन्न हुने दुःखपीडा हो त्यो कायकर्म र मनः कर्मबाट अलग्ग भएपछि त्यो आत्मव दुःखवेदनीय पीडा हुने छैन । उसले नयाँ कर्म पनि गर्दैन र पुरानो कर्म पनि भोग गरी गरी क्षीण गर्छ । यो सांदृष्टिक हो, यो निर्जरता हो, यो अकालिक हो र यसलाई आऊ हेर भनी भग्न सकिन्छ र यसले निर्वाणमा पुन्याउंछ । यसलाई प्रत्येक विज्ञपुरुषले बुझ्न सक्छ । वर्ष ! तिमीले यहाँ त्यस्तो ठाउं देख्नसक्छौ के जसबाट दुःखवेदनीय आत्मवहरू शर्को आत्मभावमा आउँछन् ? यसमा तिमी के भन्छौ ?”

“भन्ते ! आउँदैनन् ।”

“वर्ष ! जुन अविद्याको कारणबाट उत्पन्न हुने दुःखपीडा हो त्यो अविद्याबाट अलग्ग भएपछि त्यो आत्मव दुःखवेदनीय पीडा हुने छैन । उसले नयाँ कर्म पनि गर्दैन र पुरानो कर्म पनि भोग गरी गरी क्षीण गर्छ । यो सांदृष्टिक हो,...यसलाई प्रत्येक विज्ञपुरुषले बुझ्नसक्छ । वर्ष ! तिमीले यहाँ त्यस्तो ठाउं देख्नसक्छौ के जसबाट दुःखवेदनीय आत्मवहरू शर्को आत्मभावमा आउँछन् ? यसमा तिमी के भन्छौ ?”

“भन्ते ! आउनेछैनन् ।”

“वर्ष ! यसरी सम्यक्रूपले चित्तविमुक्त हुने मिक्षुको छ सतत-विहार (=नित्य विहार) हुन्छन्—(१) चक्षुले रूप देखी उ न सुमन हुन्छ, न दुर्मन । बल्कि स्मृति-सम्प्रजन्य भई उपेक्षी भई बस्थ, (२) श्रोतुले शब्द सुनी... (३) द्राणले गन्ध सुँधी... (४) जिह्वाले रस चाखी... (५) कायले स्पर्श गरी... र (६) मनले धर्म जानी उ न सुमन हुन्छ,

न दुर्मन । बल्कि स्मृति-सम्प्रजन्य भई उपेक्षी भई बस्तु । जहाँसम्म पञ्चेन्द्रियद्वारा (कायपरियन्तिकं) जानिने वेदना हो त्यहाँसम्म उसले पञ्चेन्द्रियद्वारा जानिने वेदनालाई वेदना हो भनी जान्दछ । जहाँसम्म भनेन्द्रियद्वारा (जीवितपरियन्तिकं) जानिने वेदना हो त्यहाँसम्म भनेन्द्रियद्वारा जानिने वेदनालाई वेदना हो भनी जान्दछ । उसले ‘भरणपछि अर्कों जीवन ग्रहण गर्नुभन्दा अगाडि सबै प्रकारका सुख दुःख वेदनाहरू यहीं शीतल हुनेछन्’ भन्ने पनि जान्दछ ।

“वर्ष ! जस्तै रुखको कारणले छाया देखिन्छ । अनि पुरुष बञ्चरो र डाली लिई आउँछ । उसले यो रुखको जरो काट्छ । काटिसकेपछि चारैतिर खन्छ । चारैतिर खनेर जरोलाई निकाल्छ । यहाँसम्म कि जरोका स्याना स्याना मूललाई पनि निकाल्छ । त्यो जरोलाई उसले टुक्रा टुक्रा पार्छ । टुक्रा टुक्रा पारिसकेपछि चीर्छ । यसरी चिरेकोलाई झुरा झुरा पार्छ । झुरा झुरालाई घाम र बतासमा सुकाउँछ । घाम र बतासमा सुकाएकोलाई अगो लगाउँछ । अगो लगाएपछि खरानी बनाउँछ । खरानी बनाएर ठूलो बतासमा वा वेगले बगेको नदोमा बगाइदिन्छ । वर्ष ! यसरी जुन त्यो रुखको कारणले भएको छाया हो त्यो विनाश हुन्छ, तालबृक्ष काटे जैं हुन्छ र फेरि हुने सम्भव हुँदैन ।

“वर्ष ! यस्तंगरी सम्यक्रूपले विमुक्तचित्त हुने भिक्षुको छ सततविहार हुन्छन्—(१) चक्षुले रूप देखी उ न सुमन हुन्छ, न दुर्मन । बल्कि स्मृति-सम्प्रजन्य भई उपेक्षी भई बस्तु...र (६) मनले धर्म जानी

उ न सुमन हुन्छ, न दुर्मन । बल्कि स्मृति-सम्प्रजन्य भई उपेक्षी भई बस्छ । जहाँसम्म पञ्चेन्द्रियद्वारा जानिने वेदना हो त्यहाँसम्म उसले पञ्चेन्द्रियद्वारा जानिने वेदनालाई वेदना हो भनी जान्दछ । जहाँसम्म मनेन्द्रियद्वारा जानिने वेदना हो त्यहाँसम्म मनेन्द्रियद्वारा जानिने वेदना-लाई वेदना हो भनी जान्दछ । उसले 'मरणपछि अर्कों जीवन ग्रहण गर्नुभन्दा अगाडि सबै प्रकारका सुख दुःख वेदनाहरू यहाँ शीतल हुनेछन्' भन्ने पनि जान्दछ ।

यस्तो भन्नुहुँदा निगण्ठ श्रावक वप्प शाक्यले भगवान्लाई यस्तो भने—“भन्ते ! जस्तै कुनै बृद्धि चाहने पुरुषले घोडाका बच्चाहरू पाल्छ । उसको अभिबृद्धि पनि हुन्न बल्कि उत्तरोत्तर दुःखपीडा भोग गर्छ । भन्ते ! त्यस्तंगरी बृद्धि चाहने मैले मूखं निगण्ठको सत्संगत गरे । जसले गर्दा मेरो अभिबृद्धि पनि भएन बर उत्तरोत्तर दुःखपीडा

Dhamma.Digital

#### १. यो त्यसबखतको एक उक्ति हो ।

एक पुरुषले पाँचशय घोडाका बच्चाहरू किनी पछि बेच्नेछु भनी पाल्छ । हजारौं रुपैयाँ पाल्नको लागि खर्च गर्छ । अनि एकदिन एकै दिनको बेथाले ती घोडाका बच्चाहरू जम्मै मर्छन् । त्यसबाट उसको अर्थलाभ हुनुको सट्टा घरकै धनमाल नासिन जान्छ । उसले त्यसबाट केही पाउन नसके झौं मैले पनि निगण्ठको सत्संगतबाट केही पाउन सकिन भनी वप्प शाक्य भन्दछन् । अं. नि. अ. क. II. पृ. ५६१: चतुर्कनिपातबण्णना, वप्पसुत्त ।

भोग गदं जानुपन्थो । भन्ते ! अब म आजदेखि मूर्खं निराण्ठमाभि जो  
मेरो प्रसाद थियो त्यसलाई ठूलो बतासमा फालिदिन्छु वा बेगले बगेको  
नदीमा बगाइदिन्छु । धन्यहो भन्ते ! धन्यहो भन्ते !!.....भन्ते !  
भगवान्ते मलाई नमरेसम्म शरणमा आएको उपासकहो भनी स्वीकार  
गर्नुहोस् ।”



Dhamma.Digital

## १३. सालह लिङ्गवी

परिचय

यो सालह लिङ्गवी बैशालीवासी हुन् । भगवान् वैशालीको कूटागारशालामा असिरहनुभएको बेलामा यिनी अभय लिङ्गवीका साथ एकदिन त्यहाँ गएका थिए । भगवान् कहाँ पुगेपछि यिनले भगवान् संग “मन्ते ! केही श्रमणहरू शीलविशुद्धिद्वारा र तपज्ञुगुप्तसाद्वारा शुद्धि हुइन्छ भनी मन्दछन् । यस विषयमा भगवान् के मनुहुन्छ ?” भनी प्रश्न सोधेका थिए ।

यो सुनेर भगवान् ले उनलाई शीलविशुद्धि भनेको शामर्थ्यफल प्राप्त गर्ने एक अङ्ग हो । किन्तु तपज्ञुगुप्तसाद्वारा संसाररूपी बाढीबाट उत्तीर्ण हुन सर्किदैन भनी मनुभयो । जुन कुरा अगाडि अनुवित सूत्रमा प्रष्टसंग उल्लेख भएको छ ।

सालह लिङ्गवीको बारेमा यसभन्दा अधिक त्रिपिटक साहित्य-मा उल्लेख भएको पाइँदैन ।

विविध सालह नामका सूची लेखकको बु. गृ. भा-३, पृ. ३२७ मा उल्लेख भइसकेको छ ।

x

x

x

मूल सूत्र—

### तपश्चर्याद्वारा संसारतने

(सालहसुत्त<sup>१</sup>)

एक समय, भगवान् वैशालीको महावन स्थित कूटागार-  
शालामा बसिरहनुभएको थियो । अनि सालह लिङ्गवी र अभय  
लिङ्गवी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्-  
लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका सालह  
लिङ्गवीले भगवान्लाई यस्तो भने —

“भन्ते ! यहाँ केही श्रमण ब्राह्मणहरू दुइ अङ्गले संसाररूपी  
बाढीबाट तर्ने कुरा बताउँछन् — शीलविशुद्धिद्वारा र तपजुगुप्साद्वारा ।  
भन्ते ! यहाँ भगवान् के भन्नुहुन्छ ?”

“सालह ! शीलविशुद्धिलाई चार्हि श्रामण्यफल प्राप्त गर्ने एक  
अङ्ग हो भनी म भन्दछु । सालह ! जो ती श्रमण ब्राह्मणहरू तपजुगुप्सा-  
वादी हुन्, तपजुगुप्सा सार हो भन्छन् र तपजुगुप्सामा तल्लीन भई  
बस्थन् उनीहरू संसाररूपी बाढीबाट उत्तीर्ण हुन सक्दैनन् । सालह !

१. अ. नि-४, पृ. २१३: महावग्गो, अ. क. II. पृ. ५६२.

जो ती अपरिशुद्ध कायकर्म, अपरिशुद्ध वचीकर्म, अपरिशुद्ध मनःकर्म र अपरिशुद्ध आजीविकाका श्रमण ब्राह्मणहरू हुन् तिनीहरूले अनुत्तर सम्बोधि हुने ज्ञान दर्शन प्राप्त गर्न सक्दैनन् ।”

“साल्ह ! जस्तै नदी तर्न चाहने कुनै पुरुष धार भएको बच्चरो लिई बनमा जान्छ । उसले त्यहाँ ठूलो, नौलो र सीधापरेको शालको रुख देख्छ । अनि उसले त्यसको फेद काट्छ । फेद काटी टुप्पो काट्छ । टुप्पो काटेपछि हाँगाँविगा काटी सफा गर्दछ । हाँगाँविगा काटी बच्चरोले ताछ्छ । बच्चरोले ताष्ठेकोलाई बसिलाले ताछ्छ । बसिलाले ताष्ठेपछि लेखनीले लेख्छ (=सूतको चिन्हो लगाउँछ) । लेखनीले लेखेपछि हुँगाको डल्लोले घोट्छ । हुँगाको डल्लोले घोटेपछि नदीमा लंजान्छ । साल्ह ! यसमा तिमी के भन्छौ ? के त्यसले नदी पारतर्न सक्छ ?”

“भन्ते ! सक्दैन ।”

“किन नि ?”

“भन्ते ! त्यो सालको काठ बाहिरबाट राम्ररी ताष्ठेको भएता पनि भिन्न अशुद्ध छ (ताष्ठेको छैन) । अतः उसले यो आशा राख्नुपर्छ कि सालको काठ डुबने छ र मानिसलाई विपत्ति हुनेछ ।”

“साल्ह ! यस्तै जो ती श्रमण ब्राह्मणहरू तपज्जुगुप्सावादी हुन्, तपज्जुगुप्सा सार हो भन्ने हुन् र तपज्जुगुप्सामा तल्लीन भई बस्थन्

१. यहाँ माथि देखाइएको उपमालाई यसरी हेर्न सक्नुपर्छ—

शालको रुख झाँ यो ग्रात्मभाव हो भनी जान्नुपर्छ ।  
नदीको स्रोत जस्तै संसारको स्रोत र पार जान चाहने पुरुष झाँ ६२

उनीहरू संसाररूपी बाढीबाट तर्न असमर्थ हुन्छन् । साल्ह ! जो ती अपरिशुद्ध कायकर्म, अपरिशुद्ध वचीकर्म, अपरिशुद्ध मनःकर्म र अपरिशुद्ध आजीविकाका श्रमण ब्राह्मणहरू हुन् तिनीहरू अनुत्तर सम्बोधि हुने ज्ञान दर्शन प्राप्त गर्न असमर्थ हुन्छन् ।”

“साल्ह ! जो ती श्रमण ब्राह्मणहरू तपज्जुग्प्सावादी हुन्नन्, तपज्जुग्प्सालाई सार हो भनी भन्दैनन्, तपज्जुग्प्सामा तल्लीन भई बस्दैनन् तिनीहरू नै संसाररूपी बाढीबाट तर्न समर्थ हुन्छन् । साल्ह ! जो ती श्रमण ब्राह्मणहरू परिशुद्ध कायकर्म, परिशुद्ध वचीकर्म, परिशुद्ध मनःकर्म र परिशुद्ध आजीविकाका हुन्छन् तिनीहरू अनुत्तर सम्बोधि हुने ज्ञान दर्शन प्राप्त गर्न समर्थ हुन्छन् ।

“साल्ह ! जस्तै नदी तर्न चाहने कुनै पुरुष धार भएको बच्चरो लिई बन्मा जान्छ । त्यसले त्यहाँ ठूलो, नौलो र सीधा परेको रुख देख्छ । अनि उसले त्यसको फेद काट्छ । फेद काटी टुप्पो काट्छ । टुप्पो काटेपछि हाँगार्विंगा काटी सफा पार्छ । हाँगार्विंगा काटी बच्चरोले

दृष्टिहरूमध्ये कुनै दृष्टिग्राही भई बस्ने व्यक्ति । शालको काठलाई बाहिरबाट सफा गर्ने जस्तै बाहिरी तपश्चर्यालाई बलियो गरी ग्रहन गर्ने समय । काठको भित्र सफा नभएको जस्तै शीलद्वारा भित्री शुद्ध नभएको अवस्था । शालको काठ नदीमा डुब्दै तलतिर जाने जस्तै मिथ्यादृष्टिक हुने पुरुष संसारको नदीमा डुब्दै जान्छ भन्ने कुरा बुझ्नुपर्छ । अं. नि. ग्र. क. II. पृ. ५६२: साल्हमुत्त-वण्णना, चतुक्कनिपात ।

ताछ्छ । बञ्चरोले तथेकोलाई बसिलाले ताछ्छ । बसिलाले तथेको-  
लाई खन्तीले भिन्न सफा पार्छ । भिन्न सफा पारेकोलाई लेखनीले लेखउ-  
(=सूतको चिन्हो लगाउंछ) । लेखनीले लेखेकोलाई ढुँगाको डल्लोले  
घोट्छ । ढुँगाको डल्लोले घोटेकोलाई ढुँगा बनाउंछ । ढुँगा बनाई  
कपडा टाँगछ । कपडा टाँगी नदी तर्थ । साल्ह ! यसभा तिमी के  
मन्थो ? के त्यसले नदी पार तर्न सकछ ?”

“भन्ते ! सकछ ।”

“किन नि ?”

“भन्ते ! त्यो शालको काठलाई बाहिर र भिन्न शुद्ध गरी ढुँगा  
बनाई कपडा पनि टाँगेको हुँदा । अतः उसले यो आशा राख्नुपर्छ कि  
ढुँगा डुब्लेछैन मानिस कुशलपूर्वक पार जानेछ ।”

“साल्ह ! त्यस्तैगरी’ जो ती श्रमण ब्राह्मणहरू तपजुगुप्सावादी  
हुभन्, तपजुगुप्सालाई सार हो भनी भन्दैनन्, तपजुगुप्सामा तल्लीन भई

१. यहाँ माथि देखाइएको उपमालाई यसरी अर्थ मिलाई बुझ्नुपर्छ—

शालको काठ झैं यो आत्मभाव । नदीको स्रोत जस्तै  
संसारको स्रोत । पार जाने पुरुष जस्तै योगावचर पुरुष । बाहिर  
सफा गरेको जस्तै छद्वारमा संवर गर्ने अवस्था । भिन्न सफा गरेको  
झैं भिन्न शीलशुद्धि भएको । कपडा टाँगेको झैं कायिक र चैतसिक-  
द्वारा वीर्य गर्ने । कुशलपूर्वक पारि तर्ने झैं क्रमशः शील, समाधि  
र प्रज्ञा पूरा गरी निवर्णिमा पुन्ने सम्झनुपर्छ । अं. नि. अ. क. II.  
पृ. ५६२: चतुक्कनिपातवण्णना, साल्हसुत्त ।

असदेनन् तीनीहरू संसाररूपी बाढीबाट तर्न समर्थ हुन्छन् । साल्ह ! जो ती श्रमण ब्राह्मणहरू परिशुद्ध कायकर्म, परिशुद्ध वचीकर्म, परिशुद्ध मनःकर्म र परिशुद्ध आजीविकाका हुन् तिनीहरू अनुत्तर सम्बोधि हुने ज्ञान दर्शन प्राप्त गर्न समर्थ हुन्छन् ।

“साल्ह ! जस्तै कुनै योद्धा बाँणद्वारा गर्नुपर्ने अनेकों काम जान्दछ” । परन्तु उ तीन कारणले मात्र राजाको योग्य हुन्छ, राजाको योग्य हुन्छ र राजाको अङ्ग जस्तै हुन्छ । कुन तीन भने ? टाढासम्म बाँण पुन्याउन सक्छ । तुरन्तै निशानामा लगाउँछ र ठूल-ठूला पदार्थ पनि छेदन गर्छ ।

“साल्ह ! जस्तै योद्धाले टाढासम्म बाँण पुन्याउन सक्छ त्यस्तै सम्यक्समाधि हो । साल्ह ! सम्यक्समाधिले युक्त हुने आर्यश्वावकले जुनसुकै अतीतानागत वर्तमानका भित्री, बाहिरी, सूक्ष्म, हीन, प्रणीत, टाढाका, नजिकका रूपहरू<sup>१</sup> हुन् ती सबैलाई ‘त्यो मेरो होइन, त्यो म होइन र त्यो मेरो आत्मा होइन’ भनी यथार्थतः सम्यक्प्रज्ञाले हेर्छ । जे जति वेदनाहरू...जे जति संज्ञाहरू...जे जति संस्कारहरू...जे जति

१. बाँणद्वारा गरिने कार्यहरूमध्ये सररज्जु, सरप्रासाद आदि बाँणको विचित्रताको बारेमा लेखको जा. सं. भा-४ को पृ. १७० देखि सरभञ्ज जातकमा हेर्नू ।
२. यहाँ जे जति भित्री बाहिरी आदि रूपहरू भनिएका छन् ती सबैको पष्टिकरण लेखको बु शा. च. भा-१, पृ. २०६ को पादटिप्पणी-मा उल्लेख भएका छन् । अतः त्यहाँ हेर्नू ।

[ २३८ ]

बुद्धकालीन राजपरिवार-३

विज्ञानहरू अतीतानागत वर्तमानका भित्री, बाहिरी,...नजिकका विज्ञान-हरू हुन ती सबैलाई 'त्यो मेरो होइन, त्यो म होइन र त्यो मेरो आत्मा होइन' भनी यथार्थतः सम्यक्प्रज्ञाले हेँ ।

"साल्ह ! जस्तै योद्धाले तुरन्तै निशानामा लगाउँछ त्यस्तै सम्यक्‌षृष्टि हो । साल्ह ! सम्यक्‌षृष्टिले युक्त हुने आर्यशावकले 'यो दुःख हो' भनी यथार्थतः जान्दछ,...'यो दुःख निरोध हुने मार्ग हो' भनी यथार्थतः जान्दछ ।

Dhamma.Digital  
"साल्ह ! जस्तै योद्धाले ठूल-ठूला पदार्थ छेदन गर्छ त्यस्तै साल्ह ! आर्यशावकको सम्यक्‌चिमुक्ति हो । साल्ह ! सम्यक्विमुक्तिले युक्त आर्यशावकले ठूल-ठूला अविदघास्कन्धलाई छेदन गर्छ ।"

---

## १४. सीह सेनापति

### परिचय

यो सीह सेनापति वैशालीवासी एक छिद्धवी राजा हुन् ।

वैशाली नगरमा ७ हजार ७ शय र ७ जना लिच्छवी राजाहरु थिए भन्ने कुरा अर्थकथाहरूले<sup>१</sup> उल्लेख गरेका छन् । त्यस-बखतको चलन अनुसार राजकाजका प्रमुखहरूलाई पनि राजा भनिन्थ्यो<sup>२</sup> । वैशाली<sup>३</sup> नगर चाहिं लिच्छवी गणतन्त्रको राजधानी हो ।

एकदिन यो सबै राजाहरू भेला भई ‘कसलाई सेनापति चुन्ने हो’ भन्ने विषयमा छलफल भयो । अनि भेलाभएका सबै राजाहरू एकमत भई “यो सीहले सबैलाई चित्त बुझाई राष्ट्रको व्यवस्था राम्ररी गर्न सक्नेछन्” भन्ने निर्णय गरे । अनि सीह राजालाई रातो मणिवर्णको

१. अ. नि. अ. क. II. पृ. ७५१: सीहसुत्तवण्णना, अट्टकनिपात; सुत्त.

नि. अ. क. II. पृ. ६: रतनसुत्तवण्णना ।

२. D. P. P. II. पृ. ७८१.

३. हाल मुजफ्फरपुर जिल्ला, बसाढ गाउँ ।

सेनापतिको छन् दिई सेनापतिको पदमा नियुक्ति गरे । त्यसैले यो सीह राजालाई 'सीह सेनापति' भनिएको हो भनी अं. अ. क. II. पृ. ७५१ः सीहसुत्तवण्णना, अटुकनिपातले उल्लेख गरेको हो ।

यो सीह सेनापति चाहिं निगण्ठ-नाटपुत्रका परम भक्त तथा उपस्थाक थिए ।

त्यसबछत जम्बुद्वीपमा निगण्ठका प्रमुख प्रत्यय दायक उपस्थाक-हरू तीनजना थिए । (१) नालन्दावासी उपाली गृहपति, (२) कपिलवस्तुवासी वृष्प शाक्य र (३) यो सीह सेनापति ।

एक समय भगवान् वैशालीको महावन स्थित कूटागार-शालामा बसिरहनुभएको थियो । त्यसबछत वैशालीका नामी नामी अनेक लिङ्घवीहरू सन्थागारमा बसिरहेका थिए ।

त्यसबछतको भाषाले सन्थागार भनी महाजनहरूको विश्राम-गृहलाई भनिएको हो । यो विश्रामगृहमा आई मानिसहरू विश्राम गर्छन् । यो विश्रामगृह चाहिं वैशाली नगरको बीचमा थियो । भनिन्छ कि यो विश्रामगृह वैशालीको चारैतिरबाट रास्तोसँग देखिन्छ । यो पनि भनिन्छ कि चारैतिरबाट आएका मानिसहरू पहिले यहाँ आएर विश्राम गरिसकेपछि आ-आफू जानुपनें ठाउँमा जान्छन् ।

यो घर राजाहरूको राज्य सम्बन्धी कामकाज गर्नको निमित्त बनाइएको हो पनि भन्दछन् । यसै घरमा बसी लिङ्घवी राजाहरू

आ-आपनो राज्यको संचालन गर्छन् र यहीं बसी राज्यको कामकाजको बारेमा विचार विमर्श पनि गर्छन् ।

यस सन्थागारमा लिच्छवी राजाहरू र सेनापतिको निमित्त भव्य आसनहरू विठ्ठाइराखेका छन् र राजाहरूका छवहरू पनि राखिएका छन्<sup>१</sup> ।

यहीं संस्थागारमा माथि उल्लेख भएना नामी नामी लिच्छवी राजाहरू भेला भई बसेका थिए ।

यी नामी नामी लिच्छवीहरू एकसेएक पण्डित, विद्वान, बुद्धिमानी, श्रद्धा हुने र प्रसन्न चित्त हुनेहरू थिए । यिनीहरूमध्ये स्रोतापन्न, सङ्क्षिप्तागामी तथा अनागामी फलमा पुगेका आर्यश्रावकहरू पनि थिए । त्यसबाट यिनीहरू आपनो राज्यको कामकाजको विषयमा विमर्श गर्दै बुद्धको लोकार्थचर्या बारे पनि प्रशंसा गरी बुद्धको गुण वर्णना गर्दै । लौकिक जटालाई चुँडालेका आर्यहरूले चाहिं बुद्धादि तीने रत्नहरूको वर्णना गर्दै ।

गुण वर्णना तीनप्रकारका हुन्छन्—

(१) चर्या वर्णना, (२) शरीर वर्णना र (३) गुण वर्णना ।

यी मध्ये यी राजाहरूले बुद्धको चर्याको बारे वर्णन गरेका थिए । अहो ! वहाँ सम्यक्सम्बुद्धले एकलाख असंख्य कल्प अधिक चार असंख्य

---

१. अं. अ. क. II. पृ. ७५०: अटुकनिपातवण्णना ।

कल्पसम्म दश पारमी, दश उपपारमी र दश परमार्थ पारमी गरी जम्मा तीस पारमी पूरा गर्नुभयो । ज्ञातिहितको चर्या, लोकहितको चर्या र बुद्धचर्या पूरा गरी पञ्चमहापरित्याग<sup>१</sup> पूरा गरी ५५० जातकका कुराहरु सुसम्पन्न गरी बोधिसत्त्व तुषितभुवनमा जानुभयो भन्दै बुद्धको वर्णन गरे ।

धर्मको वर्णना गर्दै—बहाँ भगवान्‌ले धर्मदेशना गर्नुभयो । जो निकायको हिसाबले पाँच निकाय छन् । पिटकको हिसाबले तीन पिटक छन् । अङ्गको हिसाबले नौ अङ्गहरु<sup>२</sup> छन् र स्कन्धको हिसाबले ८४ हजार छन् भन्दै धर्मकोट्टासको रूपले वर्णन गरे ।

सङ्घको वर्णना गर्दै—शास्त्राको धर्मोपदेश मुनी श्रद्धा लाभ गरी कुलपुत्रहरु भोगसम्पत्तिहरु त्यागी, ज्ञाति परिवारहरु त्यागी, स्वेतछन्नहरु त्यागी, उपराज पवहरु त्यागी, सेनापति पवहरु त्यागी, भाण्डागारिक तथा श्रेष्ठी पवहरु त्यागी घरबार छाडी शास्त्राको अनुपम शासनमा प्रचारित हुन्छन् ।

१. ‘पञ्चमहापरित्याग’ भनेको—धन परित्याग, अङ्ग परित्याग, जीवन परित्याग, पुत्र परित्याग तथा भार्या परित्याग हो । जा. अ. क. VII. पृ. ४ दः महावेस्सन्तरजातक, नं. ५४७; चरि. पि. अ. क. पृ. ७६: अकित्तिजातक ।
२. धर्मका नौ अङ्गहरु भनेका कुन कुन हुन भन्ने बारेमा लेखकको बु. ब्रा. भा-३, पृ. १५४ र पृ. ३०१ मा ‘सुत्त गैय्य’ भन्ने शीर्षकमा हेतू ।

स्वेतछव्र त्यागी प्रवजित भएकाहरूमध्ये भद्रीय शाक्य राजा, महाकपिन राजा तथा पुक्कुसाति आदि राजाहरू हुन् । यस्ता प्रवजित हुनेहरू मात्र बुद्ध शासनमा असी हजार जति छन् । अनेक कोटि धनहरू परित्याग गरी प्रवजित भएका यश कुलपुत्र, श्रोण श्रेष्ठपुत्र तथा राष्ट्रपति कुलपुत्रहरू जस्ताको त गित्ति नै छैन । यस्ता यस्ता कुलपुत्रहरू बुद्ध शासनमा प्रवजित हुन्छन् भन्दे सङ्घको वर्णन गरे ।

त्यसबाहत सन्थागारका ठाउँ ठाउँमा राजाहरूको निमित्त र बीचमा चाहिं सेनापतिको भव्य आसन राखिएको थियो । अतः सीह (=सिंह) सेनापति उक्त सभामा आफ्नो आसनमा बसी यी लिङ्गवी राजाहरूका कुराहरू सुनीरहेका थिए ।

यो सुन्दा सुन्दे उनको मनमा यस्तो लायो—“यी राजाहरू यसरी बुद्धको वर्णन गर्दैछन् । अवश्य पनि वहाँ मगवान् सम्यक्सम्बुद्ध हुनुहुन्छ होला । नव यस्तो किसिमले यी राजाहरूले भन्दैनन् । म पनि मगवान् कहाँ जानुपन्यो ।”

यस्तो मनमा लागेपछि उनको मनमा ठूलो प्रीति उत्पन्न भयो । यसको साथसाथै निगण्ठ-नाटपुत्रले आफूलाई अघि अघि भनेको कुराको पनि संस्मरण भयो ।

निगण्ठ-नाटपुत्रले यदि यी सीह सेनापति कसंबाट थमण गौतमको वर्णन सुनी थमण गौतमकहाँ गए भने भेरो परिहानी हुनेछ । यस्तो सोची उनले सीह सेनापतिलाई यस्तो भनेका थिए—

“हे सीह ! यो लोकमा म बुद्ध हुँ भन्दै हिंड्ने श्रमणहरू धेरै छन् । त्यसैले यदि तिमी कसंकहाँ जान चाहेमा मसौंग सोधेर जाने गर । म तिमीलाई योग्य पुरुषकहाँ पठाई अयोग्य पुरुषकहाँ जानबाट रोक्नेछु ।”

यति कुरा सम्झेर उनले ठाने कि निगण्ठकहाँ गई पहिले सोधनेछु, पठाएमा जानेछु र नपठाएमा जाने छैन । यस्तो विचार गरेर उनी निगण्ठकहाँ गए ।

यो कुरा सुनेर निगण्ठलाई पर्वतले थिचे जस्तो भई बडो चिन्ता हुनथाल्यो । अनि सोचे—“जसकहाँ म पठाउन चाहन्न उनैकहाँ यो जान चाहन्छन् । अब भने मेरो नाश हुनेछ ।” यसपछि उनले बुद्धकहाँ नपठाउने विचार गरी “सीह ! त्यस्ता अक्रियावादीकहाँ तिमी किन जान्छौ” भनी भने । त्यसैले तत्र उल्लिखित सूत्रमा “हे सीह ! के तिमी क्रियावादी भएर अक्रियावादी श्रमण गौतमको दर्शनार्थ जान्छौ ?” भनी उल्लेख भएको हो ।

यत्तिकैमा गोरुलाई लौरोले हिर्काए झाँ, बलिरहेका बत्ती निभाए झाँ र भात भएको भाँडो ढाकिदिए झाँ उनको मनमा उत्पन्न भएको प्रीति बिलाएर गयो ।

दोश्रो पटक पनि लिच्छवी राजाहरूले बुद्धको वर्णन गरी सन्थागारमा बसिरहेका थिए । दोश्रो पटक पनि सीह सेनापति उनीहरूको कुरा सुनी सन्थागारमा बसिरहेका थिए । यसपाति पनि उनको मनभा बुद्धको दर्शनार्थ जाने इच्छा भयो ।

यस पटक बुद्धको वर्णन गर्ने ती लिच्छवीहरूले तुषितभवन-बाट बोधिसत्थ बोधिमण्डपमा पुगेको, दशबलको<sup>१</sup> शरीरको बत्तीस (३२) महापुरुष लक्षणहरू<sup>२</sup>, असीत्यानुव्यञ्जन<sup>३</sup> र व्यामप्रभाको<sup>४</sup> हिसाबले बुद्धको शरीरको वर्णन गरे ।

धर्मको वर्णन गर्दै—एउटा पदमा पनि एउटा व्यञ्जनमा पनि कुनै त्रुटी छैन भन्दै धर्मदेशनाको हिसाबले धर्मको वर्णन गरे ।

सङ्घको वर्णन गर्दै—यसरी धशश्री आदि त्यागी प्रदर्जित हुनेहरू अल्ली स्वभावका हुन्नन् । उनीहरू तेह धुताङ्गशील पालन गर्छन्, अशुभ भावना आदि गर्छन् र अठतीस आरम्भण विभक्तिहरू सेवन गर्छन्, भनी प्रतिपत्तिको हिसाबले सङ्घगुणको वर्णन गरे ।

उपरोक्त गुण वर्णन सुनेर दोश्रो पटक पनि सीह सेनापतिको मनमा बुद्धको दर्शन गर्न जाने विचार भयो र फेरि निगण्ठसंग सोच्न

१. बुद्धलाई 'दशबल' पनि भन्दछन् । दशबल भनेको केहो भन्ने कुरा लेखकको बु. शा. च. भा-३, पृ. २६६ मा 'तथागतका दशबलहरू' भन्ने शीर्षकमा हेतू<sup>५</sup> ।
२. यो महापुरुष लक्षणहरूको बारेमा लेखकको बु. ब्रा. भा-१, पृ. १६८ मा हेतू<sup>६</sup> ।
३. 'असीत्यानुव्यञ्जन' भनेको केहो भन्ने सम्बन्धमा लेखकको बु. श्रावि. च. भा-१, पृ. ४७६ मा हेतू<sup>७</sup> ।
४. 'व्यामप्रभा' भनेको शरीरको चारैतिर चार चार हातसम्म देखिने रझमीलाई भनिएको हो ।

गए । दोश्रो पटक पनि निगणठले उनलाई नपठाउने विचार गरी उनको मनको श्रद्धालाई कुल्चिदिए ।

यहाँनिर मलाई—

“यो अत्थं पुच्छितो सन्तो, अनत्थमनुसासति ।  
पटिच्छन्नेन मन्तेति, तं जञ्च वसलो इति॑ ॥”

अर्थात्—“जसले अर्थको कुरा सोधा अनर्थको कुरा भन्छ र गोप्य कुरा गर्दै त्यस्तालाई वसल भनी जानुपर्दै” भन्ने कुरा सम्मना हुम्छ ।

तेश्रो पटक बुद्धगुण वर्णना गर्ने लिङ्गबी राजाहरूले सूत्रपिटक अनुसार ‘इति पि सो भगवा अरहं सम्मासम्बुद्धो’ भनी बुद्धको वर्णन गरे । धर्मको वर्णना गर्दै ‘स्वाक्षातो भगवता धर्मो’ भनी धर्मको वर्णन गरे तथा सङ्ख्यको वर्णना गर्दै ‘सुपटिपन्नो भगवतो सावकसङ्ख्यो’ भनी भने ।

यी कुरा सुनिरहेका सीह सेनापतिको मनमा केरि यस्तो लाग्यो—“यी लिङ्गबी राजाहरूले तीन तीन दिनसम्म बुद्धगुण दर्शन गर्दा पनि यिनीहरूको मुख बन्द भएको छैन । अवश्य पनि वहाँ भगवान् अनुपम गुणले युक्त सम्यक्सम्बुद्ध हुनुहुन्छ । अतः वहाँ भगवान् बुद्धको कारणमा उत्पन्न भएको यो मेरो प्रीतिलाई बिलाउन नदिई अवश्य पनि आज म वहाँ सम्यक्सम्बुद्धको दर्शनार्थ जानेछु ।”

१. मुत्त. नि. पृ. २८८: वसलमुत्त, उरगवग्गो ।

यति अठोट गरी उनले यस्तो सोचे—“यी निगण्ठसँग सोधेर यनि के नसोधे पनि के । यसले मेरो के बिघ्ने छ र ! उनीसँग सोधेर जाँदा मेरा यानवाहन बढ्ने होइनन् न त मेरो यशश्वी न बढ्ने हो । सोधेर नजाँदा पनि मेरो यशश्वी नघट्ने हो । अतः उनीसँग सोधिरहनु व्यर्थ हो ।”

यति सोचेर उनी वैशालीबाट भगवान् बसेको ठाउँमा गए ।

जस्तै गृष्म समयमा वर्षादि हुँदा पानी बगेर खोलामा पुगी केहीछिन बगी पानी रोकिने हो त्यस्तै पहिलो दिनमा सीह सेनापतिको मनमा उत्पन्न भएको प्रीतिलाई निगण्ठले रोकिदिएको ठान्नुपर्छ ।

दोश्रो दिनमा पानी पर्दा पानी बगेर खोलामा पुगी केहीछिन यष्ठि बालुवाको थुप्रोले पानी रोकिने हो त्यस्तैगरी दोश्रो दिनमा पनि उत्पन्न भएको सीह सेनापतिको प्रीतिलाई निगण्ठले रोकेको ठान्नुपर्छ ।

तेश्रो दिनमा आउने पानी चाहिं नदीमा पुगी त्यहाँ भएका कोहर कसिगर बगाई बालुवाको थुप्रोलाई समेत काटी समुद्रतीरतिर पानी जाने हो त्यस्तै तेश्रो दिनमा सुनेको बुद्धगुणको कारणले उनको मनमा उठेको प्रीतिले गर्दा “निगण्ठसँग सोधिरहनु व्यर्थ हो, यसले मलाई के गर्छ र !” भन्दै जानको लागि तथार गराई बुद्धको दर्शनार्थ गएको ठान्नुपर्छ ।

यात्राको तथारी कसरी गराए भने—

उनले विचार गरे कि धेरै दिनदेखि म बुद्धको दर्शनार्थ जान चाहन्थ्यै । अतः अप्रकट रूपले जानु ठीक छैन । प्रकट रूपले नै जानुपर्छ । यति मनमा राखी “जो जो मसंग बुद्धकहाँ जान चाहन्छन् उनीहरू मसंग आउन्” भनी घोषणा गरी पाँचशय रथहरू तयार पार्न लगाई मुख्य रथमा आफू बसी फूलमालाहरू र मुगन्धित धूप लिई विशाल परिषद्का साथ मध्याण्ह समयपछि सीह सेनापति भगवान्कहाँ गए<sup>१</sup> ।

जब उनी रथबाट ओलहीं आरामभित्र जानलागे तब उनले टाढैबाट भगवान्को असीत्यानुब्यञ्जन, व्यामप्रभा र बत्तीस महापुरुष लक्षणहरू सहित छवर्ण रश्मीको पुञ्ज पनि देखे । अनि उनले “यस्ता महापुरुष यति नगीचमा बसेर पनि मैले आजसम्म व्याप्ति हर्षन गर्न सकिन । यो मेरो लागि अलाभ नै हो” भन्दे महानिधी देखदा जसरी दरीद्र पुरुषको मनमा प्रीति प्रामोद्य उत्पन्न हुने हो त्यसरी नै मनमा प्रीति प्रामोद्य लिई उनी भगवान्को अगाडि गए ।

भगवान्को अगाडि पुगेपछि निगण्ठले भनेका कुरा मनमा राखी “भन्ते ! मैले सुनेकोछु कि भगवान् आक्रियावादी हुनुहुन्छ । के यो कुरा सत्य हो ?” भनी प्रश्न सोधेः<sup>२</sup> । भगवान्ले उनलाई उत्तर दिनुहुँदै अष्टाङ्गयुक्त धर्मोपदेश गर्नुभयो । जुन कुरा अगाडि अनुदित सूत्रमै प्रष्टसंग उल्लेख भएको छ ।

१. अं. नि. अ. क. II. पृ. ७५१-५३: सीहसुत्तवण्णना, अटुकनिपात ४

२. अं. अ. क. II. पृ. ७५३.

उपदेशको अन्त्यमा जब सीह सेनापतिले आफू आजीवनसम्म बुद्धको शरणमा आएको कुरा प्रकट गरे तब भगवान्‌ले उनलाई समझाई बुझाई सोब विचार गरी काम गर्ने सल्लाह दिनुभयो । भगवान्‌ले उनलाई यो पनि भन्नुभयो कि—सीह ! मलाई देखेर मेरो शरणमा आउँदा मानिसहरूले अपवाह गर्न सक्छन् कि यी सीह सेनापति जो जो देखे उसैको शरणमा पर्छन् । यता निगण्ठको शरणमा पनि पर्छन् भने उता बुद्धको पनि शरणमा पर्छन् । त्यसैले तिमी जस्ता ख्याति प्राप्त पुरुषले अलि होसराखो काम गर्नु वेश हुने छ<sup>१</sup> । यस वचनद्वारा सीह सेनापति ज्ञन् प्रफुल्लित भएका थिए भन्ने कुरा अगाडिको सूत्रमै प्रष्ट भएको छ ।

जब सीह सेनापतिले बुद्धको शरण जानेमा आफनो दृढता व्यक्त गरे तब भगवान्‌ले उनलाई यो कुराको पनि सम्झना दिलाउनुभयो । सीह ! बुद्धको शरणमा गए भनेर तिमीकहाँ सधैं आउने निगण्ठहरूलाई दान नदिनु उचित छन् ।

जब भगवान्‌को यो अर्ति सुने तब त सीह सेनापति ज्ञन् चकित भए र भन्नथाले कि भन्ते ! निगण्ठहरूबाट मैले सुनेको थिएँ कि श्रमण गौतम आफूलाई मात्र दान देउ अर्कालाई दान नदेउ भन्दछन् । परन्तु भगवान् चाहिं भेरो घरमा आउने निगण्ठहरूलाई दानदिनुबाट रोकनुहुन्न भनी अर्ति दिनुहान्छ । यस विषयमा चाहिं म नै जान्नेछु भनी सीह सेनापतिले भन्ते<sup>२</sup> ।

१. अं. अ. क. II. पृ. ७५३.

२. अं. अ. क. II. पृ. ७५३-५४.

अङ्गगुत्तरअट्टुकथाको<sup>१</sup> भनाइ अनुसार उपवेशको अन्तमा सीह सेनापतिले स्रोतापत्तिकल पनि प्राप्त गरेका थिए ।

एकदिन सीह सेनापति भगवान्कहाँ गई यसै जीवनमा दानको फल पाउन सकिन्छ के ? भनी सोध्दा भगवान्‌ले उनलाई पाँच कारणले युक्त धर्मोपदेश गर्नुभएको थियो । अनि सीह सेनापतिले चार कारण-लाई त आफूले स्वयं यसै जीवनमा जानेको तर पाँचौ स्वर्गजाने कुरा भने आफूलाई थाहानभएको तर भगवान् प्रतिको श्रद्धाले स्वीकार्णु भनी भनेका थिए ।

त्यस्तैगरी एक अर्को समयमा भगवान्कहाँ यिनले दान सम्बन्धी प्रश्न सोधेका थिए । यसबछत चाहिं भगवान्‌ले उनलाई सात कारणले युक्त धर्मोपदेश गर्नुभएको थियो । यसबछत पनि सीह सेनापतिले स्वर्ग जाने कुराको विषयमा चाहिं भगवान्को विश्वासबाट ग्रहण गर्नु भन्ने कुरा व्यक्त गरेका थिए । यी दुबैं सूत्रहरूको अनुवाद अगाडि प्रस्तुत गरेको छु ।

सीह सेनापतिकी एक बहिनीकी छोरी सीहा भन्ने थिइन् भन्ने कुरा थेरी. गा. अ. क. पृ. ६२: सीहाथेरीगाथट्टुकथाबाट बुझिन्छ ।

एकदिन भगवान्‌ले सीह सेनापतिलाई उपवेश गरिरहेको सुनी यी सीहा प्रसन्न भई आमा बाबुको अनुमति लिई प्रव्रजित भएकी थिइन् ।

प्रव्रजित भएको सात वर्षसम्म पनि यिनले आफ्नो मनलाई थातमा राख्न नसकी “यस्तो जीवनले के गर्ने !” भन्दै ढोरी ल्याई

१. अं. अ. क. II. पृ. ७५५: सीहसुत्तवण्णना, अट्टुकनिपात, महावग्गो ।

गर्धनमा बाँधी आत्महत्या गर्ने विचार गरिन् । त्यसंबखत उनलाई विदर्शना भावनाको संस्मरण भई उनी अरहत् भइन् ।

सीह सेनापतिले बुद्धको शरण लिइसकेपछि बुद्ध सहित मिक्षुसङ्घलाई निम्तो गरी मांस सहित भोजन प्रदान गरेका थिए । यस कुरालाई लिएर निर्गण्ठ शिष्यहरूले बुद्धको निन्दा गरेका थिए । पछि मिक्षुहरूको बीचमा यो कुरा चलदा भगवान्‌ले तेजोवाद् जातकको कुरा बताउनु भएको थियो<sup>१</sup> ।




---

१. जा. अ. क. I-II. पृ. ५५४: तेजोवाद जातक, नं. २४६.

## विभिन्न सीह नामहरू

- (१) सीह—यिनी सोभित बुद्धकी मणिला भन्ने पत्नीको तरफबाट जन्मेका स्त्रोभित बुद्धका पुत्र हुन् । बु. वं. पृ. ३३४: सोभित-बुद्धवंसो ।
- (२) सीह—यी चाहिं अनागतमा मेत्तेय बुद्धका उपस्थाक हुने सीह हुन् । D. P. P. II. दृ. ११६६.
- (३) सीह (थेर)—यी थेर मल्ल देशका हुन् । मल्ल देशको मल्ल राजकुलमा जन्मेपछि यिनलाई ‘सीह’ भन्ने नाम राखिएको थियो ।

एकदिन भगवान्मलाई अल्ल देशमा देखी बन्दना गरी यिनी एक छेउमा बसेका थिए । त्यसबब्धत भगवान्‌ले यिनको मनोभावलाई बुझी यिनलाई उपदेश गर्नुभयो । यसबाट प्रभावित भई यिनी पछि भिक्षु भएर गए ।

भिक्षु भएर मनलाई थातमा राहन नसकी अलमलिइ रहेको बुझनुभई भगवान्‌ले यिनलाई “सीहृष्पमत्तो विहर...” भन्ने गाथाद्वारा उपदेश दिनुभएपछि यिनी अरहत् भएका थिए । थेर. गा. अ. क. I. पृ. १७६: सीहृष्पथेरगाथहुकथा ।

- (४) सीह (समणुद्देस)—यी अमणोदेशको नाम दी. नि. I. ‘पृ. १२६ को महालि सूक्तमा उल्लेख भएको पाइन्छ ।

यी सीह नागित स्थविरका भाज्जा हुन् र नागित कै उपाध्यायत्वमा ७ वर्षको उमेरमा श्रामणेर भएका थिए । दी. नि. अ. क. II. पृ. २००: महालिसुत्तवण्णना । यी सीह समगुदेसको कुरा लेखकको बु. रा. भा-१, पृ. ४०७ मा महालिसूत्रको अनुवादमा उल्लेख भएको छ ।

- (५) **सीह (सेनापति)**—यी सेनापति वैशालीवासी एक राजा हुन् । पछि यिनी लिच्छवी राज्यको सेनापति भएका थिए । त्यसैले यिनलाई ‘सीह सेनापति’ भनिएको हो । यिनी निगणठ-नाटपुत्रका शिष्य पनि थिए । यिनकी बहिनीकी सीहा भन्ने छोरी थिइन् । पछि यिनी बृद्धको अनुयायी बनिन् । यी नं सीह सेनापतिका कुरा यहाँ उल्लेख गरेको छु ।
- (६) **सीह (सेनापतिसुत्तं)**—यो सूत्र—अं. नि-५, पृ. ३०४ मा उल्लेख भएको छ । यस सूत्रलाई D. P. P. II. पृ. ११६६ मा ‘सीहसुत्तं’ भनी उल्लेख भएको छ । यस सूत्रको अनुवाद अगाडि दोश्रो सूत्रमा उल्लेख गरेको छु ।
- (७) **सीह (सेनापतिसुत्तं)**—यो सूत्र—अं. नि-७, पृ. २१३ अब्या-कतवग्गोमा उल्लेख भएको छ । यसलाई D. P. P. II. पृ. ११६७ ले ‘सीहसुत्तं’ भनी उल्लेख गरेको छ । यसको अनुवाद अगाडिको तेश्रो सूत्रमा उल्लेख गरेको छु ।
- (८) **सीह (कोथुकज्ञातकं)**—यो जातक—जा. अ. क. I-II. पृ. ४५२, नं. १८८ मा उल्लेख भएको छ ।

यो जातक—कोकाळिक भिक्षुको कारणमा बताइएको हो । यसमा उनले उपदेश गर्ने दुष्प्रयास गरेका थिए । भिक्षुहरूले धर्मोपदेश गरिरहेको देखेर यिनले पनि धर्मोपदेश गर्ने मांग गरे । जब यिनलाई उपदेश गर्ने मौका दिइएको थियो तब यिनले केही बोल्न नसकेका मात्र होइनन् जिउभरी पसिना बगाउँदै धर्मासनबाट उठेर गए ।

(६) सीह (चम्पजातक)—यो जातक— जा. अ. क. I-II. पृ. ४५३, नं. १८६ मा उल्लेख भएको छ ।

यो जातक पनि कोकाळिक भिक्षुकै कारणमा बताइएको हो । यसमा पनि उनले धर्मोपदेश गर्ने दुष्प्रयास गरेका थिए ।

(१०) सीह (सुत्तं)—यो सूत्र—अं. नि-५, पृ. ३७८ ककुधवर्गमा उल्लेख भएको छ ।

भगवान्‌ले ‘सिंह’ भनी तथागतलाई नै भनिएको हो भन्ने कुरा यस सूत्रमा उल्लेख भएको छ र सिंहको उपमा देखाउनु भएको छ । जुन परिवद्लाई तथागतले धर्मोपदेश गर्छन् सो देशना तथागतको सिंहनाद नै हुन्छ भन्ने कुरा पनि उल्लेख भएको छ । पालिमा ‘सीह’ भनि सिंहलाई भनिन्छ ।

(११) सीह (सुत्तं)—यो सूत्र—अं. नि-८, पृ. २६३ महाबग्गोमा उल्लेख भएको छ ।

यसको अनुवाद अगाडिको चौथो सूत्रमा उल्लेख भएको छ । त्रिपिटक सूची पृ. ११३ मा चाहिं यसलाई ‘सीह-सेनापतिसुत्तं’ भनी उल्लेख भएको छ ।

- (१२) **सीह (सुत्तं)**—यो सूत्र—सं. नि. I. पृ. १०६ मारसंयुत्तमा ‘किन्नुसीहसुत्तं’ भनी उल्लेख भएको छ ।

यस सूत्रमा भगवान् जेतवनमा बसी धेरै भिक्षुहरूसाई धर्मेष्यदेश गरिरहनुभएको बेलामा भगवान्को आँखा विनाश गर्ने विचारले पापीमार आएको कुरा समुल्लेख भएको छ ।

- (१३) **सीह (सुत्तं)**—यो सूत्र—सं. नि. II. पृ. ३१० खन्धसंयुत्तमा उल्लेख भएको छ ।

यस सूत्रमा जब तथागत लोकमा उत्पन्न हुन्छन् तब वहाँले ‘यो रूप हो, यो रूपको समुदय हो’ भन्ने आदि कुरा सुनाउनु हुन्छ भन्ने कुरा उल्लेख भएको छ । मृगराजको उपमा पनि यसमा वर्णाइएको छ ।

त्रिपीटक सूची पृ. २३ मा चाहिं यसलाई ‘सीहोपम-सुत्तं’ भनी उल्लेख भएको छ ।

- (१४) **सीहनाद (सुत्तं)**—यो सूत्र—अं. नि-४, पृ. ३६ चक्रवर्गमा उल्लेख भएको छ । यसलाई D. P. P. II. पृ. ११६६ ले ‘सीहसुत्तं’ भनी उल्लेख गरेको छ ।

यस सूत्रमा भगवान्‌ने “जब तथागत लोकमा जन्मिन्न  
तब तथागतले ‘यो सत्काय हो, यो सत्कायसमुदय हो’ भन्ने आदि  
कुराको उपदेश गर्छन्, दीर्घायु देवताहरूले पनि यो  
धर्मोपदेश सुन्छन् र उनीहरूले ‘अहो ! अनित्य रहेछ’ भन्ने  
ठान्दछन्” भन्ने कुरा उल्लेख गर्नुभएको छ ।

- (१५) सीहनाद (सुत्तं)—यो सूत्र—अं. नि-१०, पृ. १२४ महावग्गो-  
मा उल्लेख भएको छ । यसलाई D. P. P. II. पृ. ११६७ ले  
‘सीहसुत्तं’ भनी उल्लेख गरेको छ ।

यस सूत्रमा ‘सिंह’ भनी तथागतलाई नै भनिएको हो  
भन्ने कुरा र तथागतका दशबछ भनेका के के हुन् भन्ने कुराको  
व्याख्या गरिएको छ ।

- (१६) सीहनाद (सुत्तं)—यो सूत्र—अं. नि-६, पृ. १२१ महावग्गोमा  
उल्लेख भएको छ ।

यस सूत्रमा तथागतका छ आसभवद्वहरू भनेका  
के के हुन् भन्ने कुराको व्याख्या भएको छ ।

- (१७) सीहनाद (बग्गो)—यो वर्ग—म. नि. मूलपण्णासको दोश्रो  
वर्ग हो । म. नि. I. पृ. १६३.

- (१८) सीहनाद (बग्गो)—यो वर्ग—अं. नि-६, पृ. २० मा उल्लेख  
भएको छ । यो नवकनिपातको दोश्रो वर्ग हो ।

- (१६) (चूल) सीहनादसुत्तं—यो सूत्र—म. नि. I. पृ. ६० मा  
उल्लेख भएको छ ।

यस सूत्रमा पहिला, दोशा, तेशा तथा चौथा श्रमणहरू  
बुद्धशासनमा बाहेक बाहिरी शासनमा छन् भन्ने कुराको  
सिंहनाद गरिएको छ ।

- (२०) (महा) सीहनादसुत्तं—यो सूत्र—म. नि. I. पृ. ६६ मा  
उल्लेख भएको छ ।

यस सूत्रमा सुनक्षत्त लिङ्गवी पुत्रले चोवर  
छाडेको र सारिपुत्र स्थविरले तथागतको दशबल आदि बारे  
च्याल्या गर्नुभएको छ । यसको अनुवाद लेखकको बु. श्रा. च.  
भा-३, पृ. २६४ मा उल्लेख भएको छ ।

- (२१) (महा) सीहनादसुत्तं—यो सूत्र—दी. नि. I. पृ. १३८ मा  
उल्लेख भएको छ ।

यस सूत्रमा भगवान् उहुव्याको कण्णकत्थलमा  
बसिरहनुभएको बेलामा अचेत कश्यप आई “भो गौतम !  
तपाइँले सबै प्रकारका तपस्यालाई निन्दा गर्नुहुन्छ रे भन्ने कुरा  
सुनेको छु के यो कुरा सत्य हो ?” भनी सोधा भगवान्ले  
“होइन” भनी भन्नुभएको आदि कुरा उल्लेख भएको छ ।

- (२२) (चक्रवर्ति) सीहनादसुत्तं—यो सूत्रलाई दी. नि. III.  
पृ. ४६ ले केवल ‘चक्रवर्तिसुत्तं’ भनी उल्लेख गरेको छ ।

यस सूत्रमा चक्रवर्ती राजाङ्गे दरिद्रपन हटाउने  
प्रयास गरेको कुरा उल्लेख भएको छ ।

- (२३) सीहघोस—यो सीहघोस चाहिं पझोत्तर बुद्धको पालाका एक विशिष्ट भिक्षु हुन् । यो भिक्षु महापरिवार सम्पन्न थिए । यिनलाई देखेर नै उरुवेल कश्यपले भविष्यमा म पनि परिवार सम्पन्न भिक्षु हुनसकू भनी प्रार्थना गरेका थिए । अप. दा. पा. II. पृ. १२६ः उरुवेलकस्सपत्थेर अपदानं ।
- (२४) सीहपुर—यो चाहिं एक नगरको नाम हो । जा. अ. क. III. पृ. ३२६ः चेतियजातक, नं. ४२२.
- (२५) सीहपपात—यो सीहपपात (सिंह प्रपात) चाहिं सातवटा दहरूमध्ये एक दहको नाम हो । सुत्त. नि. अ. क. II. पृ. २३४ः पूरलासमुत्तवण्णना (सुन्दरिक भारद्वाज सुत्तवण्णना), महावरगो । यो कुरा लेखकको बु. ब्र. भा-१, पृ. ३८४ मा पनि उल्लेख भएको छ ।
- (२६) सीहमुख—यो चाहिं अनोतत्त दहमा आउने पानीको एक मुहातको नाम हो । यसको उल्लेख लेखकको बु. ब्र. भा-१, पृ. ३८४ मा पनि भएको छ ।
- (२७) सीहहनु—यो चाहिं शुद्धोदन महाराजाका पिताको नाम हो । सुत्त. नि. अ. क. II. पृ. १७६ः सम्मापरिब्बाजनीयसुत्त (महासमयसुत्त) वण्णना, चूलवरगो । यो कुरा लेखकको बु. गृ-भा-१, पृ. २१० र २१५ मा उल्लेख भएको छ ।

x

x

x

मूल पालि —

**१—सीह सेनापतिको बुद्धसँग छलफल  
(सीहसेनापतिवत्थु')**

त्यस समय नामी नामी लिच्छवीहरू संस्थागारमा<sup>१</sup> एकत्रित भई बसी अनेक प्रकारले बुद्धको वर्णन, धर्मको वर्णन र सङ्खको वर्णन गर्दै थिए । त्यस समय निगण्ठ-थावक सीह सेनापति पनि त्यस परिषद्मा बसेका थिए । अनि सीह सेनापतिको मनमा यस्तो लाग्यो —“अबश्य पनि वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्छ । त्यसरी नै यी नामी नामी लिच्छवीहरू संस्थागारमा एकत्रित भई बसी अनेक प्रकारले बुद्धको वर्णन, धर्मको वर्णन र सङ्खको वर्णन गर्दैछन्” । अतः

- 
१. महा. व. पा. पृ. २४८: भेसउज्जकखन्धकं, अ. क. III. ११६१.
  २. नगरको सभागृह । अं. नि-द, पृ. २६३: सीहसुत्तं, महावग्गो; अ. क. II. पृ. ७५०.
  ३. वर्णन तीन प्रकारका छन्—(१) चर्या वर्णन, (२) शरीर वर्णन र (३) गुण वर्णन । यी मध्ये तिनीहरूले चर्या वर्णन गरेका थिए भनी अं. अ. क. II. पृ. ७५० सीहसुत्तवण्णनाले उल्लेख गरेको छ । विस्तृत कुराको लागि अटुकथामा हेर्नु ।

किन म वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ नजाऊँ !” अनि जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ सीह सेनापति गए । त्यहाँ पुरोपछि निगण्ठ-नाटपुत्रलाई यस्तो भने—“भन्ते ! म श्रमण गौतमको दर्शनार्थ जान चाहन्छु ।”

“हे सीह ! के तिमी क्रियावादी भएर अक्रियावादी श्रमण गौतमको दर्शनार्थ जान्छौ ? हे सीह ! श्रमण गौतम अक्रियावादी हुन् र अक्रियावादको धर्मदेशना गर्छन् तथा सोहीद्वारा श्रावकहरूलाई विनीत पार्छन् ।”

अनि जो सीह सेनापतिको मनमा भगवान्को दर्शनार्थ जाने आकांक्षा थियो त्यो बिलाएर गयो ।

दोश्रो पटक पनि नामी नामी लिच्छवीहरू संस्थागारमा एकत्रित भई बसी अनेक प्रकारले बुद्धको वर्णन, धर्मको वर्णन र सङ्ख्यको वर्णन गर्दै थिए । दोश्रो पटक पनि सीह सेनापतिको मनमा यस्तो लाग्यो—“अवश्य पनि वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्छ । त्यसरी नै यी नामी नामी लिच्छवीहरू संस्थागारमा एकत्रित भई बसी अनेक प्रकारले बुद्धको वर्णन, धर्मको वर्णन र सङ्ख्यको वर्णन गर्दैछन् । अतः किन म वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ न जाऊँ !” दोश्रो पटक पनि जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ सीह सेनापति गए । त्यहाँ पुरोपछि निगण्ठ-नाटपुत्रलाई यस्तो भने—“भन्ते ! म श्रमण गौतमको दर्शनार्थ जान चाहन्छु ।”

“हे सीह ! के तिमी क्रियावादी भएर अक्रियावादी शमण गौतमको दर्शनार्थ जान्छो ? हे सीह ! शमण गौतम अक्रियावादी हुन् र अक्रियावादको धर्मदेशना गर्छन् तथा सोहीद्वारा शावकहरूलाई विनीत पार्छन् ।”

तेश्रो पटक पनि जो सीह सेनापतिको मनमा भगवान्को दर्शनार्थ जाने आकांक्षा थियो त्यो बिलाएर गयो ।

तेश्रो पटक पनि नामी नामी लिच्छवीहरू संस्थागारमा एकवित भई बसी अनेक प्रकारले बुद्धको वर्णन, धर्मको वर्णन र सङ्घको वर्णन गर्दै थिए । तेश्रो पटक पनि सीह सेनापतिको मनमा यस्तो लाग्यो—“अवश्य पनि वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्छ । त्यसरी नै यी नामी नामी लिच्छवीहरू संस्थागारमा एकवित भई बसी अनेक प्रकारले बुद्धको वर्णन, धर्मको वर्णन र सङ्घको वर्णन गर्दैछन् । निगण्ठसँग भेट्नु वा नभेट्नाले मलाई के हुनेछ र ! अतः किन म निगण्ठसँग नभेट्किन भगवान् अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ नजाऊँ ।”

**भगवान् अक्रियावादी छन् रे !**

अनि सीह सेनापति भगवान् दर्शनार्थ पाँचशय रथद्वारा दिनको बेलैमा वैशालीबाट गए । जहाँसम्म रथबाट जान हुने हो त्यहाँसम्म रथबाट गई त्यसपछि रथबाट ओलहीं पैदल नै भगवान्कहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा

बसेका सीह सेनापतिले भगवान्ताई यस्तो भने—“भन्ते ! ऐले सुनेकोछु कि श्रमण गौतम अक्रियावादी हुन अक्रियावादको धर्मदेशना गर्छन् र सोहीद्वारा श्रावकहरूलाई विनीत पार्छन् । भन्ते ! जजसले यस्तो भन्छन् ‘श्रमण गौतम अक्रियावादी हुन...’ भन्ते ! के तिनीहरू भगवान्तुले भने जस्तै भन्दछन् ? के उनीहरू भगवान्ताई असत्यद्वारा झूटो आरोप त गर्दैनन् ? के उनीहरू धर्मानुकूल बताउँछन् ? कुनै सहधर्मासंग वादानुवाद हुँदा निन्दा त हुँदैन ? भन्ते ! हामी भगवान्ताई झूटो आरोप लगाउन चाहन्नौ ।”

“सीह ! (१) त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई अक्रियावादी श्रमण गौतम हुन, अक्रियावादको धर्म-देशना गर्छन् र सोहीद्वारा श्रावकहरूलाई विनीत पार्छन् भनी भन्न सक्छन् । (२) सीह ! त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई क्रियावादी श्रमण गौतम हुन, क्रियावादको धर्मदेशना गर्छन् र सोहीद्वारा श्रावकहरूलाई विनीत पार्छन् भनी भन्न सक्छन् । (३) सीह ! त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई उच्छ्रेदवादी श्रमण गौतम हुन...भनी भन्न सक्छन् । (४) सीह ! त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई जुगुप्ती श्रमण गौतम हुन...भनी भन्न सक्छन् । (५) सीह ! त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई वैनयिक (=विनाशकारी) श्रमण गौतम हुन...भनी भन्न सक्छन् । (६) सीह ! त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई तपस्की श्रमण गौतम हुन...भनी भन्न सक्छन् । (७) सीह ! त्यस्तो कारण छ

जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई अपर्णभ श्रमण गौतम हुन्... भनी भन्न सक्छन् । (८) सीह ! त्यस्तो कारण छ जुन कारणद्वारा सम्यक्रूपले भनेमा मलाई आश्वस्त श्रमण गौतम हुन्, आश्वस्तताको धर्मदेशना गर्छन् र सोहीद्वारा शावकहरूलाई विनीत पार्छन् भनी भन्न सक्छन् ।

(१) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्रूपले भनेमा श्रमण गौतम अक्रियावादी हुन्, अक्रियावादको धर्मदेशना गर्छन् र त्यसद्वारा शावकहरूलाई विनीत पार्छन् भनी भन्ने ? सीह ! म काय दुश्चरित, वची दुश्चरित, मनः दुश्चरित तथा अनेक प्रकारका पापक अकुशल धर्महरूलाई नगर्नु भनी भन्दछु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्रूपले भनेमा अक्रियावादी श्रमण गौतम अक्रियावादको धर्मदेशना गर्छन् र त्यसद्वारा शावकहरूलाई पनि विनीत पार्छन् भनी भन्न सकिन्छ ।

(२) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्रूपले भनेमा श्रमण गौतम क्रियावादी हुन्... भनी भन्ने ? सीह ! म काय सुचरित, वची सुचरित, मनः सुचरित तथा अनेक प्रकारका कुशल धर्महरू गर्नुपर्छ भनी भन्दछु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्रूपले श्रमण गौतम क्रियावादी हुन्... भनी भन्न सकिन्छ ।

(३) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्रूपले भनेमा श्रमण गौतम उच्छ्रेदवादी हुन्... भनी भन्ने ?

सीह ! म रागको, द्वेषको, मोहको तथा अनेक प्रकारका पापक अकुशल धर्महरूको छेदन गर्नुपर्छ भनी भन्दछु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्-रूपले श्रमण गौतम उच्छ्रेदवादी हुन्... भनी भन्न सकिन्छ ।

(४) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्-रूपले भनेमा श्रमण गौतम जुगुप्सी हुन्... भनी भन्ने ? सीह ! म काय दुश्चरितलाई... तथा सबै प्रकारका पापक अकुशल धर्महरू गर्नुलाई जुगुप्सा (=धृणा) गछु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्-रूपले श्रमण गौतम जुगुप्सी हुन् भनी भन्न सकिन्छ ।

(५) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्-रूपले भनेमा श्रमण गौतम विनाशकारी हुन्... भनी भन्ने ? सीह ! म राग, द्वेष, मोह तथा अनेक प्रकारका अकुशल धर्महरूको विनाश गर्नुपर्छ भनी भन्दछु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्-रूपले श्रमण गौतम विनाशकारी हुन्... भनी भन्न सकिन्छ ।

(६) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्-रूपले भनेमा श्रमण गौतम तपस्वी हुन्... भनी भन्ने ? सीह ! म पापक अकुशल धर्महरूलाई तप्त गर्नुपर्छ भनी भन्दछु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्-रूपले श्रमण गौतम तपस्वी हुन्... भनी भन्न सकिन्छ ।

(७) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्खूपले भनेमा श्रमण गौतम अपगर्भ हुन्...भनी भन्ने ? सीह ! भविष्यमा जसको गर्भशय्या र पुनर्भवको अस्तित्व प्रहीण भइसकेको, जरो उखेलि सकेको, काटेको ताडबृक्ष झें असम्भाव्य भइसकेको, र पुनः उत्पन्न नहुने हो त्यस्तालाई म अपगर्भ भनी भन्दछु । सीह ! तथागतको भविष्यमा गर्भशय्या र पुनर्भवको अस्तित्व प्रहीण भइसके, जरो उखेलिसके, काटेको ताडबृक्ष झें असम्भाव्य भइसके र पुनः उत्पन्न नहुने भइसके । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्खूपले श्रमण गौतम अपगर्भ हुन्...भनी भन्न सकिन्छ ।

(८) “सीह ! कुनचाहि त्यो कारण हो त जुन कारणद्वारा मलाई सम्यक्खूपले भनेमा श्रमण गौतम आश्वस्त प्राप्त हुन्...भनी भन्ने ? सीह ! मैले परम आश्वस्तताले आश्वस्त पाएकोछु । आश्वस्तताको धर्मदेशना गर्दछु र त्यसेद्वारा श्रावकहरूलाई पनि विनीत पाएरु । सीह ! यही त्यो कारण हो जुन कारणद्वारा मलाई सम्यक्खूपले श्रमण गौतम आश्वस्त पाएका हुन्...भनी भन्न सकिन्छ ।

यस्तो भन्नुहुंदा सीह सेनापतिले भगवान्नलाई यस्तो भने—“धन्यहो भन्ने ! ...आजदेखि मलाई नमरेसम्म शरणमा आएको उपासक हो भनी भगवान्नले स्वीकार्नुहोस । ‘सीह ! राघ्रोसंग सोचविचार गरी गर’ ।

१. उता निगण्ठको शरण गएका छन् यता फेरि बुद्धको पनि शरणमा जान्छन् कस्तो होला यी सीह भनी अरूपे अपवाद गर्न सक्लान् अतः अलि सोचेर गर न हडबडाऊ भनी भनेको हो । अं. अ. क. II. पृ. ७५३.

तिमी जस्ता ख्यातिप्राप्त मानिसले राष्ट्रोसेंग सोचविचार गरी गर्नु राष्ट्रो हुनेछ ।’ भन्ते ! भगवान्को यस वचनले त म ज्ञन् प्रसन्न भएँ जो कि भगवान् मलाई यस्तो भन्नुहुन्छ—‘सीह ! राष्ट्रोसेंग सोचविचार गरी गर । तिमी जस्ता ख्यातिप्राप्त मानिसले राष्ट्रोसेंग सोचविचार गरी गर्नु राष्ट्रो हुनेछ’ ।”

“भन्ते ! यदि अन्यतीर्थियहरूले मलाई श्रावक बनाउन पाएका भए ‘सीह सेनापति हाह्ना श्रावक भए !’ भन्दै उनीहरूले सारा वैशालीमा ध्वजापताका फेलाउँथे होलान् । किन्तु भगवान् मलाई यस्तो भन्नुहुन्छ—‘सीह ! राष्ट्रोसेंग सोचविचार गरी गर । तिमी जस्ता ख्यातिप्राप्त मानिसले राष्ट्रोसेंग सोचविचार गरी गर्नु राष्ट्रो हुनेछ ।’ भन्ते ! सो म दोष्रो पटक पनि भगवान्को शरणमा जान्छु धर्म र भिक्षुसङ्घको पनि । भगवान्ले मलाई नमरेसम्म शरणमा आएको उपासक हो भनी स्वीकार्नुहोस् ।”

“सीह ! धेरै समयदेखि तिम्रो घर निगण्ठहरूको कुवा जस्तो भएको छ । त्यसो हुनाले तिम्रो घरमा आउने उनीहरूलाई भिक्षा भोजन दिनुपर्छ भनी जान ।”

“भन्ते ! भगवान्को यस वचनबाट त म ज्ञन् प्रसन्न भएँ । जो कि भगवान् मलाई यस्तो भन्नुहुन्छ—‘सीह ! धेरै समयदेखि तिम्रो घर निगण्ठहरूको कुवा जस्तो भएको छ । त्यसो हुनाले तिम्रो घरमा आउने उनीहरूलाई भिक्षा भोजन दिनुपर्छ भनी जान ।”

“भन्ते ! मैले यस्तो सुनेको थिएँ कि श्रमण गौतम यस्तो भन्दछन्—‘मलाई मात्र दानदिनु पछं अरुलाई दानदिनु हुन्न । मेरा श्रावकहरूलाई मात्र दानदिनु पछं अरु श्रावकहरूलाई दानदिनु हुन्न । मलाई मात्र दिएकाको फल महत्कलदायी हुन्छ र अरुलाई दिएकाको फल महत्फलदायी हुन्न ।’ परन्तु भगवान्ले निगण्ठहरूलाई पनि दानदिनु पछं भनी मलाई भन्नुहुन्छ । भन्ते ! यस विषयमा हामी नै समय जानेछौं । भन्ते ! सो म तेश्रो पटक पनि भगवान्को शरणमा पछु धर्म र भिक्षुसङ्घको पनि । भगवान्ले मलाई नमरेसम्म शरणमा आएको उपासक हो भनी स्वीकार्नुहोस् ।”

अनि भगवान्ले सीह सेनापतिलाई आनुपूर्वीकथा भन्नुभयो — दानकथा...<sup>१</sup> आनूशंसकथा प्रकाश पार्नुभयो । जब भगवान्ले सीह सेनापतिको चित्त...<sup>२</sup> शंका रहित निश्चिन्त वैशारदव्य तथा शास्त्राको धर्मविवोध गर्नको निमित्त कसैको महत नचाहिने भयो तब उन्ले भगवान्लाई यस्तो विनिगरे — “भन्ते ! भोलिको निमित्त मेरो भोजन भगवान्ले भिक्षुसङ्घ सहित स्वीकार्नुहोस् ।” तूष्णीभावद्वारा भगवान्ले स्वीकार्नुभयो । अनि भगवान्ले निम्तो स्वीकार्नुभएको बुझी सीह सेनापति आसनबाट उठी भगवान्लाई अभिवादन र प्रदक्षिणा गरी गए ।

१. यहाँका बाँकी कुराहरू लेखकको बु. रा. भा-१, पृ. ३६ मा हेर्नू ।

यी आनुपूर्वीकथाका बरेमा अं. श्र. क. II. पृ. ७१४: सीहसुत्त-वण्णनामा विशेषरूपले व्याख्या उल्लेख भएको छ ।

२. यहाँका बाँकी कुराहरू लेखकको बु. प. भा-१, पृ. २३६ मा हेर्नू ।

अनि सीह सेनापतिले एक पुरुषलाई अहाए—“हे भणे ! तिमी गएर उचित मासु (=पवतमंस) हेर ।” अनि त्यसरात बितेपछि सीह सेनापतिले प्रणीत खादधभोज्य तथार पार्न लगाई भगवान्‌लाई समयको सूचना दिन पठाए—“भन्ते ! समय भयो, भोजन तथार भयो ।” अनि भगवान् पूर्वाह्नि समयमा चौवर पहिरी पात्र-चौवर यहण गरी जहाँ सीह सेनापतिको निवासस्थान हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि बिठ्ठाइराखेको आसनमा भिक्षुसङ्घ सहित बस्नुभयो ।

### बुद्धको निन्दा

त्यसबखत केही निगण्ठहरू बैशालीको एक सडकबाट अर्को सडक र एक चौबाटोबाट अर्को चौबाटोमा गई हातमा हात राखी रुन्ये—“आज सीह सेनापतिले श्रमण गौतमको निमित्त ठूलो पशु<sup>१</sup> मारी भोजन तथार पारे । श्रमण गौतमले पनि आपनो निमित्त<sup>२</sup> बनाएको

१. मोटो मृग, भैसी, सूगुर आदिलाई यहाँ ‘ठूलो पशु’ भनिएको हो भनी अ. नि. अ. क. II. पृ. ७५६: अटुकनिपातवण्णना, सीहसुत्तले उल्लेख गरेको छ ।
२. त्यसबखत मासु खाने र पशु मार्ने दुबैलाई उत्तिकै पाप लाग्छ भन्ने जनसाधारणको विश्वास थियो । त्यसैले मौका छोपी केही निगण्ठ-

मासु खाए ।” अनि एक पुरुष जहाँ सीह सेनापति हो त्यहाँ गयो । त्यहाँ पुगेपछि सीह सेनापतिको कानमा यसो भन्यो—“भन्ते ! जानुहोस्, यी केही निगणठहरू वैशालीको एक सडकबाट अर्कों सडक र एक चौबाटोबाट अर्कों चौबाटोमा गई हातमा हात राखी रुन्छन्—‘आज सीह सेनापतिले श्रमण गौतमको निमित्त ठूलो पशु मारी भोजन तयार पारे र श्रमण गौतमले पनि आपनो निमित्त बनाएको मासु खाए ।’

“आर्य ! भइहाल्यो; धेरै दिनदेखि ती आयुष्मानहरू बुद्धको अपवाद गर्न चाहन्छन् । धर्म र सङ्घको पनि अपवाद गर्न चाहन्छन् । भगवान्‌लाई असत्य तुच्छ मृषा तथा नभएको कुराद्वारा अपवाद गर्न ती आयुष्मानहरूले यो पचाउन सक्ने छैनन् । बाँच्नको निमित्त पनि हामी प्राणी हिंसा गर्दैन्नै ।” अनि बुद्ध सहित भिक्षुसङ्घलाई प्रणीत खाद्य-भोजयद्वारा आफ्ने हातले अर्पित गरी सन्तृप्त गराई भोजनपछि भगवान्‌ले पात्र एक छेउमा राख्नुभएपछि सीह सेनापति एक छेउमा बसे । एक छेउमा बसेका सीह सेनापतिलाई धार्मिक कथाद्वारा सन्दर्शित, समादपित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभई भगवान् आसनबाट उठी जानुभयो । त्यसपछि भगवान्‌ले यसं कारणमा यसं प्रसंगमा धार्मिक कथा सुनाउनु भई भिक्षुहरूलाई सम्बोधन गर्नुभयो—“भिक्षुहो ! जानी जानी हरूले सीह सेनापतिलाई पनि बुद्धलाई पनि उपहास गरेका हुन् । यस सम्बन्धी केही कुरा लेखकको बु. ग. भा-१, पृ. ३५६: जीवकको परिचयमा उल्लेख भएको छ ।

उहेश्य गरी बनाएको मासु खान हुन्न । जसले खानछ उसलाई दुष्कृत्या  
आपत्ति लाग्नेछ । भिक्षुहो ! त्रिकोटिपरिशुद्ध<sup>१</sup> माछा मासु खाने अनुमति  
दिन्छु—न देखेको, न सुनेको र शंका नभएको ।”

X

X

X



१. यो 'त्रिकोटिपरिशुद्ध' मासुको सम्बन्धमा लेखकको बु. ग. भा-१,  
पृ. ३६०: जीवकवैद्यको कथामा हेतु ।

## मूल सूत्र—

### २-दानको प्रत्यक्ष फल (सीहसेनापतिसुत्त<sup>१</sup>)

एक समय भगवान् वैशाली स्थित महाबनको कूटागार-शालामा बस्नुभएको थियो । अनि सीह सेनापति जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका सीह सेनापतिले भगवान्लाई यस्तो विन्तिगरे —“भन्ते ! भगवान्ले यसै जीवनमा दानको फल पाउने कुरा देखाउन सबनुहुन्छ के ?”

“सीह ! सकष्टु” भनी भगवान्ले यसो भन्नुभयो—१—‘सीह ! दायक दानपति’ धेरै मानिसहरूको मनपनें र प्रिय हुन्छ । सीह ! जो

१. अ. नि-५, पृ. ३०४: सुमनवग्गो, अ. क. II. पृ. ५६६.

२. ‘दायक’ भनेको दानदिने कार्यमा सूर हुने पुरुषलाई भनिएको हो । अर्थात् दातालाई भनिएको हो । जसले दान दिने वस्तुलाई आफूभन्दा ठूलो समझी अर्थात् आफूले खाने पिउने वस्तुहरूभन्दा राम्रा ग्रसल चीजहरू दिन्छ त्यस्तालाई ‘दानपति’ भनिन्छ ।

दायक दानपति धेरे मानिसहरूको मनपनें र प्रिय हुन्छ यो पनि यसै जीवनमा पाउने दानको फल हो ।

२—‘सीह ! फेरि दायक दानपतिसँग सन्त सत्पुरुषहरूले सेवन गर्छन् । सीह ! जो दायक दानपतिको सन्तपुरुषले सेवन गर्ने हो यो पनि यसै जीवनमा पाउने दानको फल हो ।

३—‘सीह ! फेरि दायक दानपतिको कल्याणकीर्तिशब्द फैलिन्छ । सीह ! जो दायक दानपतिको कल्याणकीर्तिशब्द फैलिने हो यो पनि यसै जीवनमा पाउने दानको फल हो ।

४—‘सीह ! फेरि दायक दानपति जुनसुकै क्षत्री, ब्राह्मण, गृहपति तथा श्रमण परिषद्मा जान्छ त्यहाँ उच्चपनलाग्ने भई विशारद भई उपस्थित हुन्छ । सीह ! जुन क्षत्री, ब्राह्मण, गृहपति वा श्रमण परिषद्मा

आफूले खाने पिउनेभन्दा कमसल खालका वस्तु दिने दातालाई ‘दानदास’ भनी भनिन्छ । आफूले दिने वस्तुलाई दास समान सम्झी दान दिने भनिएको हो । आफूले जे खान-पान गर्छ त्यस्तै अनुरूप दिनेलाई ‘दानसहायक’ भनिन्छ । भनाइको मतलब आफू समान सम्झी दान दिनेलाई भनिएको हो । आफूभन्दा ठूलो सम्झेर दान दिनेलाई ‘दानपति’, आफू समान सम्झेर दान दिनेलाई ‘दानसहायक’ र आफूभन्दा स्थानो सम्झेर दान दिनेलाई ‘दानदास’ भन्ने पनि बुझ्नुपर्छ । अं, नि. अ. क. II. पृ. ५६६: सीहसेनापति-सुत्तवण्णना ।

जांदा चुप नलागो भई विशारद भई बस्ने हो यो पनि यसं जीवनमा पाउने दानको फल हो ।

५—“सीह ! फेरि दायक दानपति शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्न हुन्छ । सीह ! जो दायक दानपति शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा जाने हो यो पनि परलोकमा पाउने दानको फल हो ।

यस्तो भन्नुहुँदा सीह सेनापतिले भगवान्‌लाई यस्तो विन्तिगरे —“भन्ते ! जुन यसं जीवनमा पाउने चारवटा दानका फलहरू भगवान्‌ले बताउनुभयो त्यो न म भगवान् प्रतिको श्रद्धाले मात्र ग्रहण गर्छ । परन्तु यो कुराहरू म पनि जान्दछु । भन्ते म दायक दानपति हुँ । मलाई धंरे मानिसहरूले मनपराउँछन् र हचाउँछन् । भन्ते ! म दायक दानपति हुँ । मलाई सन्त सत्पुरुषहरूले सेवन गर्छन् । भन्ते ! म दायक दानपति हुँ । ‘सीह सेनापति दायक, कारक र सङ्घ उपस्थाक हुन्’ भनी मेरो कल्याण-कीर्तिशब्द फैलिएको छ । भन्ते ! म दायक दानपति हुँ । जुन क्षद्री, ब्राह्मण, गृहपति र श्रमण परिषद्मा जान्छु त्यहाँ म चुप नलागो विशारद भई उपस्थित हुन्छ । भन्ते ! जुन यसं जीवनमा पाउने चार दान फलहरू भगवान्‌ले बताउनुभयो त्यो न म भगवान् प्रतिको श्रद्धाले मात्र ग्रहण गर्छ । परन्तु यो कुराहरू म पनि जान्दछु । भन्ते ! जुन कुरा मलाई ‘सीह ! दायक दानपति शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा जान्छ’ भनी भगवान्‌ले भन्नुभयो यो चाहि म जान्दिन । यो चाहि भगवान् प्रतिको श्रद्धाले म प्रहण गर्छ ।

१. “ददं पियो होति भजन्ति न बहू,  
किञ्चित् च पप्योति यसो<sup>१</sup> च<sup>२</sup> बड्ढति ।  
अमङ्कुभूतो परिसं विगाहति,  
विसारदो होति नरो अमच्छरी ॥
२. “तस्मा हि दानानि ददन्ति पण्डिता,  
विनेय्य मच्छेरमलं सुखेसिनो ।  
ते दीघरत्तं तिदिवे पतिष्ठिता,  
देवान् सहब्यगताः<sup>३</sup> रमन्ति ते<sup>४</sup> ॥
३. “कतावकासा कतकुसला इतो<sup>५</sup> चुता,  
सयंपंभा अनुबिचरन्ति नन्दनः<sup>६</sup> ।  
ते तथ्य नन्दन्ति रमन्ति मोदरे,  
समप्पिता कामगुणेहि पञ्चहि ॥
४. “कत्वान् वाक्यं असितस्स तादिनो ।  
रमन्ति सगे सुगतस्स सावकाति ॥”

१-१. स्याममा: ‘यसस्त’ ।

२. सिंहलमा: ‘सहब्यतं गता रमन्ति’ ।

३. सिंहलमा: ‘ततो’ ।

४. स्याममा: ‘नन्दने’ ।

५. स्याममा: ‘कमन्ति सब्बे’ ।

**अथ—**

१—“दिदा प्रिय हुन्छ र सबैले सेवन गर्छन् । कीर्ति प्राप्त भई यश पनि बढ्छ । परिषद्मा चुप लागेर बस्ने नभई विशारद हुन्छ जो अमात्सरी भई दानी हुन्छ—

२—“त्यसेले सुख चाहने र मात्सर्यमल हटाउने पण्डितहरू दान दिन्छन् । अनि तिनीहरू विलोकमा प्रतिष्ठित भई देवताहरूको साथ रमण गर्छन् ।

३—“कुशलकर्म गर्नको निमित्त आज्ञा लिई कुशल गर्ने पुरुषहरू यहाँबाट च्युत भई तेजिलो भई नन्दन बनमा विचरण गर्छन् । उनीहरू पञ्चकाम गुणले युक्त भई हर्षित भई प्रमुदित भई बस्थन् ।

४—“अचल गुण हुने सुगतको वचनलाई पालन गरी उनीहरू स्वर्गमा रमण गर्छन् ।”

x

x

x

## मृण सूत्र—

### ३—यसे जीवनमा दानको फल (सीहसेनापतिसुत्त<sup>१</sup>)

यस्तो मैले सुनें ।

एक समय भगवान् वैशाली स्थित महावनको कूटागार-  
शालामा बस्नुभएको थियो । अनि सीह सेनापति जहाँ भगवान्  
हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक  
छेउमा बसे । एक छेउमा बसेका सीह सेनापतिले भगवान्सँग यस्तो  
निवेदन गरे—“भन्ते ! यसे जीवनमा दानको फल देखाउन सक्नुहुन्छ  
के ?”

१—“सीह ! त्यसोभए तिमीसँग सोध्छु । जस्तो तिमीलाई लाग्छ  
त्यसो भन । सीह ! के भन्छौ त ? यहाँ दुइ पुरुषहरू छन्—एक पुरुष  
अश्रद्धालु, मात्सर्यी, कंजुस, परिभाषी र अर्को पुरुष अद्धालु दानपति र  
बार बार दान दिनेमा रमाउने । सीह ! यहाँ के भन्छौ त ? कसलाई  
सर्वप्रथम अरहन्तहरू अनुकम्पा गर्नानि ? जो त्यो अश्रद्धालु, मात्सर्यी,

---

१. अ. नि-७, पृ. २१३: अब्याकतवग्गो, अ. क. II. पृ. ७२०.

कंजुस र परिभाषी पुरुषलाई कि जो त्यो श्रद्धालु दानपति र बार बार दान दिनेमा रमाउने पुरुषलाई ? ”

“भन्ते ! जो त्यो पुरुष अश्रद्धालु, मात्सर्यी, कंजुस र परिभाषी हो के उसलाई अरहन्तहरू सर्वप्रथम अनुकम्पा गर्नान् र ! भन्ते ! जो त्यो श्रद्धालु दानपति र बार बार दान दिनेमा रमाउने पुरुष हो उसलाई सर्वप्रथम अरहन्तहरू अनुकम्पा गर्नान् । ”

२—“सोह ! यहाँ के भन्छौ त ? कसकहाँ अरहन्तहरू गएमा जानसक्लान् ? — जो त्यो अश्रद्धालु, मात्सर्यी, कंजुस र परिभाषीकहाँ हो कि जो त्यो श्रद्धालु, दानपति र बार बार दान दिनेमा रमाउने पुरुषकहाँ ? ”

“भन्ते ! जो त्यो पुरुष अश्रद्धालु...र परिभाषी हो के यहाँ अरहन्तहरू सर्वप्रथम जालान् र ! भन्ते ! जो त्यो श्रद्धालु...पुरुष हो त्यसकहाँ अरहन्तहरू सर्वप्रथम गएमा जान सक्छन् । ”

३—“सोह ! यहाँ के भन्छौ त ? कसलाई संग्रह गरेमा अरहन्त-हरूले सर्वप्रथम संग्रह गर्नान् ? जो त्यो अश्रद्धालु...र परिभाषी पुरुषलाई कि जो त्यो श्रद्धालु...पुरुषलाई ? ”

“भन्ते ! जो त्यो अश्रद्धालु...र परिभाषी पुरुष हो के त्यसलाई अरहन्तहरूले सर्वप्रथम संग्रह गर्नान् र ! भन्ते ! जो त्यो श्रद्धालु...पुरुष हो त्यसलाई अरहन्तहरूले सर्वप्रथम संग्रह गरेमा संग्रह गर्नेछन् । ”

४—“सीह ! यहाँ के भन्छो त ? कसलाई धर्मदेशना गरेमा अरहन्तहरूले सर्वप्रथम धर्मदेशना गर्लान् ? जो त्यो अश्रद्धालु...र परिभाषीलाई कि जो त्यो श्रद्धालु...पुरुषलाई ?”

“भन्ते ! जो त्यो अश्रद्धालु...र परिभाषी पुरुष हो के त्यसलाई अरहन्तहरूले सर्वप्रथम धर्मदेशना गर्लान् र ! जो त्यो श्रद्धालु...पुरुष हो त्यसलाई सर्वप्रथम अरहन्तहरूले धर्मदेशना गरेमा धर्मदेशना गर्न सक्लान् ।”

५—“सीह ! यहाँ के भन्छो त ? कसको कल्याण कीर्तिशब्द फैलिएको हुन्छ ? जो त्यो अश्रद्धालु...र परिभाषी पुरुषको कि जो त्यो श्रद्धालु...पुरुषको ?”

“भन्ते ! जो त्यो अश्रद्धालु...र परिभाषी पुरुष हो के त्यसको कल्याण कीर्तिशब्द फैलिएला र ! जो त्यो श्रद्धालु...पुरुष हो त्यसको कल्याण कीर्तिशब्द फैलिन सक्छ ।”

६—“सीह ! यहाँ के भन्छो त ? क्षत्री, ब्राह्मण, गृहपति र श्रमण-परिषद्मध्ये कुनै परिषद्मा जाँदा को चूप नलागी विशारद भई जाला ? जो त्यो अश्रद्धालु...र परिभाषी पुरुष कि जो त्यो श्रद्धालु...पुरुष ?”

“भन्ते ! जो त्यो अश्रद्धालु...र परिभाषी पुरुष हो के त्यो क्षत्री, ब्राह्मण, गृहपति र श्रमणपरिषद्मध्ये कुनै परिषद्मा जाँदा चूप नलागी विशारद भई जाला र ! जो त्यो श्रद्धालु...पुरुष हो सो क्षत्री, ब्राह्मण, गृहपति तथा श्रमणपरिषद्मध्ये जुनसुकै परिषद्मा जाँदा चूप नलागी विशारद भई जानेछ ।”

७—“सीह ! यहाँ के भन्डौत ? शरीर छाड़ी मृत्युपछि को सुगति स्वर्गलोकमा पुग्न सकला ? जो त्यो अशद्वालु...र परिभाषी पुरुष कि जो त्यो शद्वालु...पुरुष ?”

“भन्ते ! जो त्यो अशद्वालु...र परिभाषी पुरुष हो के सो शरीर छाड़ी मृत्युपछि सुगति स्वर्गलोकमा पुग्ला र ! जो त्यो शद्वालु...पुरुष हो सो शरीर छाड़ी मृत्युपछि सुगति स्वर्गलोकमा पुग्ला ।”

“भन्ते ! जुन कुरा भगवान्ले यसै जीवनमा पाउनसक्ने दान-फलको बारेमा कुरा सुनाउनुभयो त्यो भगवान् प्रतिको शद्वाले मात्र म विश्वास गर्दिन । यो कुरा म पनि जान्दछु । भन्ते ! म दायक दानपति हुँ । अनुकम्पा राख्ने अरहन्तहरू ममा पहिले अनुकम्पा राख्नुहुन्छ । भन्ते ! म दायक दानपति हुँ र मकहाँ अरहन्तहरू पहिले आउनुहुन्छ । भन्ते ! म दायक दानपति हुँ र प्रतिग्रहण गर्ने अरहन्तहरू पहिले मेरो प्रतिग्रहण गर्नुहुन्छ । भन्ते ! म दायक दानपति हुँ र धर्मदेशना गर्ने अरहन्तहरू पहिले मलाई धर्मदेशना गर्नुहुन्छ । भन्ते ! म दायक दानपति हुँ ‘सीह सेनापति दायक, कारक र सङ्घ उपस्थाक हुन्’ भनी मेरो कल्याणकीर्तिशब्द फैलिएको छ । भन्ते ! म दायक दानपति हुँ र क्षत्री, आह्यण, गूहपति तथा अमण परिषद्मध्ये जुनसुकै परिषद्मा पनि म चूप नलागो विशारद भई जान्छु । भन्ते ! जे जति यसै जीवनमा पाउनसक्ने दान-फल बारे भगवान्ले कुरा बताउनुभयो । भन्ते ! त्यो म भगवान् प्रतिको शद्वाले मात्र विश्वास गर्दिन । यो कुरा म पनि जान्दछु । भन्ते ! जुन कुरा भगवान्ले ‘सीह ! दायक दानपति शरीर छाड़ी मृत्युपछि

[२८०]

बुद्धकालीन राजपरिवार-३

सुगति स्वर्गलोकमा पुण्ठ' भनी भन्तुभयो यो भने म जान्दिन । यो भने  
भगवान् प्रतिको श्रद्धाले म विश्वास गछु ।”

“सीह ! यस्तं हो । सीह ! यस्तं हो । सीह ! दायक दानपति  
शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा पुण्ठ ।”

Dhamma.Digital

×

×

×

## मूल सूत्र—

४-सीह सेनापतिको बुद्धसँग छलफल  
 (सीहसुत्त<sup>१</sup>)

एक समय भगवान् वैशाखी स्थित महावनको कूटागार-  
 शालामा बस्नुभएको थियो । त्यसबखत नामी नामी धेरै लिङ्गबीहू  
 संस्थागारमा भेला भई अनेक प्रकारले बुद्धको, धर्मको तथा सङ्खको  
 वर्णन गरिरहेका थिए ।

त्यसबखत निगण्ठ श्रावक सीह सेनापति पनि त्यस परिषद्भा  
 बसिरहेका थिए । अनि सीह सेनापतिको मनभा यस्तो लाग्यो—  
 “अवश्य पनि वहाँ भगवान् अरहत् सम्यक्सम्बुद्ध हुनुहुन्छ होला । त्यसेले  
 नै यी नामी नामी धेरै लिङ्गबीहू संस्थागारमा भेला भई अनेक  
 प्रकारले बुद्धको, धर्मको तथा सङ्खको वर्णन गर्दैछन् । किन म वहाँ  
 भगवान् अरहत् सम्यक्सम्बुद्धको दर्शनार्थ नजाऊँ !”

यति सोची सीह सेनापति जहाँ निगण्ठ-नाटपुत्र थिए त्यहाँ

१. अं. नि-८, पृ. २६३: महावग्गो, अ. क. II. पृ. ७५०.

[ २८२ ]

बुद्धकालीन राजपरिवार- ३

गए । त्यहाँ पुरोपछि निगण्ठ-नाटपुत्रलाई यस्तो भने—“मन्ते ! म श्रमण  
गौतमको दर्शनार्थ जान चाहन्छु ।”

(यहाँदेखि उताका सबै कुराहरू माथि पृ. २६० मा उल्लेख भए  
बमोजिम पढ्नू ।)

Dhamma.Digital

---

## १५. सुनीधवस्सकार

### परिचय

यो सुनीध र वस्सकार मगध राजाका ब्राह्मण महामन्त्रीहरू हुन् ।

यो मध्ये वस्सकारको मात्र नाम अङ्गुत्तरनिकाय चतुर्वक्तनिपातको पृ. ३८ को वस्सकारसुत्तमा, पृ. १८६ को सुतसुत्तमा, पृ. १६१ को वस्सकारसुत्तमा र अङ्गुत्तरनिकाय सत्तकनिपातको पृ. १६४ को वस्सकारसुत्तमा उल्लेख भएका छन् । महावग्गपालि पृ. २४३ को भेसज्जवलन्धकमा, दीघनिकायपालिको महापरिनिव्वानसुत्तको पृ. ७० मा र उदानपालि पृ. १६८ को पाटलिगामिय सूत्रमा चाहिं सुनीध र वस्सकार (वर्षकार) दुर्बंजनाको नाम उल्लेख भएको छ ।

जे भएपनि यो दुर्बंजना अज्ञातशत्रु राजाका महामन्त्री थिए भन्ने कुरा पालिसाहित्यले प्रष्ट गरेको छ ।

वस्सकार ब्राह्मणको बारेमा लेखकको बु. आ. भा-३, पृ. २१७

[२८४]

बुद्धकालीन राजविवार-३

मा बस्सकार ब्राह्मणको परिचयमा पालिसाहित्यमा पाइने कारणहरू  
खोज गरी उल्लेख गरिसकेको छु । चाहनेले त्यहाँ हेनू ।

सुनीष ब्राह्मणको बारेमा भने मगध राजाका महामन्त्री हुन्  
मन्ने बाहेक अरु कुनै कुरा पालिसाहित्यमा पाउन सकिएको छैन ।

जुन सूत्रमा यी दुबै महामात्यहरूको नाम उल्लेख भएको छ  
त्यो सूत्र अगाडि अनुवाद गरी प्रस्तुत गरेको छु । त्यसेबाट यिनीहरूको  
कुरा प्रष्ट हुने छ ।

x

x

x

**मूळ पालि—**

## सुनीध र वस्सकारहरूको भोजनदान

(सुनीधवस्सकारवत्थु<sup>१</sup>)



त्यसबखत मगधका महामात्य सुनीधवस्सकारहरू<sup>२</sup> बृजीहरू-लाई रोकनको निमित्त पाटलीप्राममा नगर बनाउँदै थिए । राक्षीको प्रत्यूष समयमा उठनुभई भगवान्ले अमानुषीय विशुद्ध दिव्यचक्षुद्वारा केही देवताहरूले पाटलीप्राममा भूमिभाग ग्रहण गरिरहेका देखनुपर्यो । जहाँ महाप्रभावशाली देवताहरूले भूमिभाग ग्रहण गरेका छन् त्यहाँ राजाका महाप्रभावशाली राजमहामात्यहरूको घर बनाउनमा चित्त जान्ध्यो । जुन ठाउँमा मध्यम प्रभावशाली देवताहरूले भूमिभाग ग्रहण गरेका छन् त्यहाँ राजाका मध्यम प्रभावशाली राजमहामात्यहरूको घर बनाउनमा चित्त जान्ध्यो । जुन ठाउँमा हीन देवताहरूले भूमिभाग ग्रहण गरेका छन्

१. महा. व. पा. पृ. २४३: भेसज्जकखन्धकं, अ. क. III. पृ. ११५६.
२. यहाँ सुनीध र वस्सकार ब्राह्मणलाई 'सुनीध वस्सकारहरू' भनिएको हो, सम. पा. III. पृ. ११५६.

त्यहाँ राजाका हीन राजमहामात्यहरूको घर बनाउनमा चित्त जान्थ्यो । अनि भगवान्ले आमन्दलाई बोलाउनुभयो—“आनन्द ! पाटली-प्राममा कसले नगर बनाउँदै छ ?”

“भन्ते ! बृजीहरूलाई रोक्नको निमित्त सुनीधर्षस्सकार मगधमहामात्यहरू पाटलीप्राममा नगर बनाउँदै छन् ।”

“आनन्द ! मानो ब्रयस्त्रिश देवताहरूसँग सल्लाहा गरे जस्तै सुनीधर्षस्सकार मगधमहामात्यहरू बृजीहरूलाई रोक्नको निमित्त पाटलीप्राममा नगर बनाउँदै छन् । आनन्द ! यहाँ रातको प्रत्यूष समयमा उठी अमानुषीय विशुद्ध दिव्यचक्षुद्वारा मैले देखें कि केही देवताहरू पाटलीप्राममा भूमिभाग ग्रहण गर्दैछन् । जुन ठाउंमा महा-प्रभावशाली देवताहरूले भूमिभाग ग्रहण गरेका छन् त्यहाँ राजाका महाप्रभावशाली राजमहामात्यहरूको घर बनाउनमा चित्त गएको छ । जुन ठाउंमा मध्यम प्रभावशाली देवताहरूले भूमिभाग ग्रहण गरेका छन् त्यहाँ राजाका मध्यम प्रभावशाली राजमहामात्यहरूको घर बनाउनमा चित्त गएको छ । जुन ठाउंमा हीन देवताहरूले भूमिभाग ग्रहण गरेका छन् त्यहाँ राजाका हीन राजमहामात्यहरूको घर बनाउनमा चित्त गएको छ । आनन्द ! जहाँसम्म आर्यहरूको आवतजावत हुन्छ जहाँसम्म व्यापारीहरूको आवतजावत हुन्छ त्यहाँसम्म यो नगर गाँठका गाँठ मालहरू बिक्री हुने श्रेष्ठ नगर हुनेछ । आनन्द ! पाटलीप्राममा तीन प्रकारका भय हुने छन्—अग्निको भय, पानीको भय र परस्पर चुक्लीको भय ।”

अनि मगधमहामात्य सुनीधर्षस्सकार जहाँ भगवान् हुनुहुन्थ्यो

त्यहाँ गए' । त्यहाँ पुगेपछि भगवान् संग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसकेपछि एक छेउमा बसे । एक छेउमा बसेका मगध-महामात्य सुनीधवस्सकारहो भगवान् लाई यस्तो भने—“तपाईं गौतमले भिक्षुसङ्घ सहित हामीहरूको आजको भोजन स्वीकारनुहोस् ।” तृणीभाव-द्वारा भगवान् ले स्वीकार्नुभयो । अनि मगधमहामात्य भगवान् ले स्वीकार्नु

१. उपरोक्ताकारले पाटलीपुत्रको बारेमा भविष्यवाणी गरी विहान सबैरे गंगाको तीरमा गई मुखसुख धोई भिक्षाटन जाने बेलाको प्रतीक्षा गर्दै भगवान् त्यहाँ बस्नुभएको थियो । त्यसबखत सुनीधवस्सकारहरूले यस्तो विचार गर्नथाले—

“हाम्रा राजा श्रमण गौतमको परमभक्त हुनुहुन्छ । हामी राजाकहाँ जाँदा वहाँले ‘भगवान् पाटलीग्राममा आउँदा वहाँकहाँ गयो कि गएनौ ?’ भनी सोष्ठा ‘गयौं’ भनी भन्दा ‘निम्तो गच्छो कि गरेनौ ?’ भनी सोष्ठा ‘गरेनौं’ भनी भन्दा हामीलाई निन्दा गरी दोष लगाउन सक्नुहुन्छ । हामीहरू यही नयाँ नगर बसाउँदैछौं । श्रमण गौतम गएको ठाउँबाट अलच्छिना-हरू हटेर जान्छन् । हामी वहाँबाट मंगलपाठ पनि गराउनेछौं ।”

यति सोचेर उनीहरू भगवान् छेउ गई भोजनको लागि निम्तो गरेका हुन् भनी उदा. अ. क. पृ. २६४: पाटलिगामियसुत्त-वण्णनाले उल्लेख गरेको छ । त्यसैले सूत्रमा ‘अनि मगधमहामात्य सुनीधवस्सकारहरू जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए’ भनी उल्लेख भएको हो ।

भएको कुरा बुझी महामात्य सुनीधवस्सकार फर्केर गए । अनि मगध-महामात्य सुनीधवस्सकारले प्रणीत खादय-भोज्य तयार पार्न लगाई भगवान्‌लाई समयको सूचना दिन पठाए—“भो गौतम ! समय भयो, भोजन तयार छ ।”

अनि पूर्वाणि समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी जहाँ मगधमहामात्य सुनीधवस्सकारको भोजन गराउने ठाउँ हो त्यहाँ भगवान् जानुभयो । त्यहाँ पुरेषछि बिछुचाइराखेको आसनमा भिक्षु-सङ्घका साथ बस्नुभयो । अनि बुद्ध सहित भिक्षुसङ्घलाई प्रणीत खादय-भोज्यद्वारा आफाने हातले सन्तर्पित गरी सन्तृप्त गराई भोजनपछि भगवान्‌ले भिक्षापात्रबाट हात हटाउनु भएपछि मगधमहामात्य सुनीधवस्सकार एक छेउमा बसे । एक छेउमा बसेका मगधमहामात्य सुनीधवस्सकारलाई भगवान्‌ले यी गाथाहरूद्वारा अनुमोदन गर्नुभयो—

१. “यस्मि पदेसे कप्पेति वासं पण्डितजातियो ।  
सीलवन्तेत्थं भोजेत्वा सञ्जते ब्रह्मचारयो ॥
२. “या तथं देवता आसुं तासं दक्षिणमादिसे ।  
ता पूजिता पूजयन्ति मानिता मानयन्ति नं ॥
३. “ततो नं अनुकम्पन्ति माता पुत्रं व ओरसं ।  
देवतानुकम्पितो पीसो सदा भद्रानि पस्सती’ति ॥”

### अर्थ—

१—“जहाँ पण्डित पुरुषहरू वास गर्नु त्यहाँ त्यस्ता शीलवान् संयत ब्रह्मचारीहरूलाई भोजन गराउँदा—

२—“त्यहीं जुन् देवताहरू हुन्छन् उनीहरूलाई पुण्यदान दिनुपछं ।  
अनि पूजित भएका उनीहरूले पूजा गर्छन् र मानित भई मान पनि  
राख्छन् ।

३—“त्यसपछि उनीहरूले आमाले आफ्नो औरस पुल्लाई  
अनुकम्पा राखे क्षम अनुकम्पा राख्छन् । देवताहारा अनुकम्पित पुरुष सधं  
असल देखिन्छ ।”

अनि भगधमहामात्य सुनीधवस्तकारलाई यी गाथाहरूद्वारा  
अनुमोदन गर्नुभई भगवान् आसनबाट उठेर जानुभयो । त्यसबछत  
भगधमहामात्य सुनीधवस्तकार “आज जुन द्वारबाट श्रमण गौतम  
निस्कनेछन् त्यो द्वार ‘गौतमद्वार’ हुनेछ । जहाँबाट गंगानदी तरेर  
जानेछन् त्यस स्थान ‘गौतमतीर्थस्थान’ हुनेछ” भन्दे भगवान्को पछि  
पछि लागि गएका थिए । अनि जुन द्वारबाट भगवान् जानुभयो त्यस  
द्वारको नाम ‘गौतमद्वार’ रहन गयो ।

अनि भगवान् जहाँ गंगानदी हो त्यहीं जानुभयो । त्यसबछत  
गंगानदीमा टनाटन पानी भरिएको थियो । वारीबाट पारी जान चाहेने  
कुनै मानिसहरू डुँगा खोजदे थिए, कुनै नौका खोजदे थिए भने कुनै  
कुल्लुं (=बाँसको मुट्ठा) बान्दैथिए । अनि भगवान्ले वारीबाट पारी  
जान चाहेने ती मानिसहरूमध्ये कसले डुँगा खोजिरहेको र कसले नौका  
खोजिरहेको देखनुभयो । देखेर जस्तै कुनै बलबान् पुरुषले खुम्चेको बाहु  
पसार्छ र पसारेको बाहु खुम्च्याउंछ त्यस्तैगरी वारी तीरमा अन्तरधान  
भई पारी तीरमा भिक्षुसङ्घ सहित प्रकट हुनुभयो । अनि यो कारण  
जानुभई त्यसबेला भगवान्ले यो उदान प्रकट गर्नुभयो—

“ये तरन्ति अण्णवं सरं, सेतुं कत्वान् विसज्ज पल्ललानि ।  
कुलं हि जनो पबन्धति॑, तिणा मेधाविनो जना॒ति ॥”

**अर्थ—**

“कुनै पूल बनाई पानी नछोई महासागरबाट तछंन् भने कुनै  
पारतनै कुलं बाँधच्छन् । तर मेधावी हुनेहरू यो विना नं पार तछंन् ।”



आचार्य भिक्षु अमृतानन्दद्वारा संकलित  
“बुद्धकालीन राजपरिवार”

भाग-३, संग्रह २६

समाप्त

१. यस्तं कुरा उदा. पा. पृ. १७०ः पाटलिगामियसुत्तंमा र दी. नि.
- II. पृ. ७०ः महापरिनिब्बानसूत्रको पाटलिपुत्तनगरमापनंमा पनि  
उल्लेख भएका छन् ।

# नामावली

अ

अङ्गुतरनिकाय २८३

अकित्तिजातक २४२

अचिरवत १, अमणोदेश ३, ५,  
अमणोदेशको गोत्रको नाम  
हो ४, अमणोदेशलाई ३,  
५, अमणोदेशले ५, १३,  
अमणोदेशसंग ३

अचेल कथय २५७

अञ्जातशत्रु राजाका २८३

अञ्जातशत्रुलाई पराजित गरिसके-  
पछि २१२

अञ्जातशत्रुले २०७

अष्टकुलिक २००

अट्टकनिपातवण्णना २४१, २६८

अनसलक्खण (अनात्मलक्षण) सूत्र  
वेशना १३६

अग्निवेश ४

अनुपिय (अनुप्रिय) आनन्दमा

१६६

अनुप्रिय (अनुपिय) भन्ने आन्द्र-  
वनमा १६३

अनुरुद्ध १६१, १६४, १६६, १६७,  
शाकय १६५, शावयले  
१६४, कुमारले भन्ने १६२,  
भन्ने दुइ छोराहङ्ग थिए  
१६४, ले १६२, १६५,  
१६६, ले भनेपछि १६५,  
लाई यस्तो भनिन् १६५,  
स्थविरले १६७, स्थविरले  
अनुवित १४०

अनुरुद्धत्येरगाथा अट्टकंथा १६४, ले  
१६४

अनुरुद्धत्येर अपदानट्टकथाले १६४

अनोतत्त बहमा २५८

अपदानट्टकथा १६२, १६४

अम्बवाकाय २०५, ले २०५, ले जिती २०६	अश्वजित १२६ अस्सजि १३७, २१४, लाई उपदेश गर्थं भनिएको हो १३८, थेर चौधीको दिनमा १३९
अम्बपालीका कुरा १८७	
अम्बपालीको निम्तो १८७	
अम्बपालीको भोजन २०६	
अम्बपालीलाई १८७	आ
अम्बपालीले १८७	
अम्बपाली गणिकाले १८७, २०४	आतुमा द१, को द१, का मानिस-
अम्बपाली गणिकालाई यस्तो भने २०५	हरू द१
	आदित्तवर्णो १७०
अम्बट्टसूत्रवामा उल्लिखित १७६	आनन्द १६६, १८१, २१८, का
अम्बट्टसुत्तवण्णनाले ३४	साथी थिए १८५, को
अव्याकृतवरगो २७६, मा २५३	१८०, महास्थविरले
अभयलिच्छवी २३३, को साथ २३२	१८८, जहाँ भगवान् हुनु-
	हुन्थ्यो त्यहाँ जानुभयो
अमितोदन १६४	१८१, लाई अभिवादन
अमृतोदन शाक्यका छोरा १६६	गरी १८०, लाई चढाए
अग्नुर ७६	द३, लाई देऊ द३ लाई
अविहा ब्रह्मलोकमा उत्पन्न भए १३३	दिइएको थियो १८५,
	लाई बोलाउनुभयो २८६,
अविहा ब्रह्मलोकमा उत्पन्न हुने १३३	लाई यस्तो निवेदन गरे
अविहा ब्रह्मलोकमा उत्पन्न हुनासाथ १७०	१८३, लाई हेनुभयो ६५,
अविहामा पुग्नेबित्तिकं अरहत् हुने-हरू १३३	१४६, ले द४, १७८,
	बोधि राजकुमारलाई
	यस्तो भन्नुभयो १४६, ले
	भगवान्‌लाई यस्तो बिन्ति

गर्नुभयो १८१, ले यस्तो भन्नुभयो १८०, स्थविर- कहाँ गई १७८, स्थविरका १७६, १७६, स्थविरको १७८, स्थविरलाई दद, १७८, लाई भेट्न गए १७६, लाई सारे दुःख लाग्यो १७७, स्थविरले १६७, हुनुहुन्थयो १८० आपणबाट कुशीनगरतिर जानुभयो १७६	प्रसन्नता व्यक्त गरी गयो ८०, माथि प्रसाद थियो ८२
आपणमा इच्छानुसार बसी १८० आलार ७६	इन्द्रियसंयुतमा ६० इसिदासीयेरीको अट्कथामा ६१ इसिदासी येरीसँग छलफल ६१ उरगहसुत्तं १७१
आलारकालाम ७६, १००, १२५, कहाँ ६७, १००, कहाँ गई ७६, कहाँ जानु भएको थियो ६८, का शिष्य थिए, ७४, ७८, को भन्दा पनि थ्रेछ ७५, मृत्यु भएको १२६, को ठूलो हानी भयो १२६, मा मात्र ६६, मा मात्र अद्वा ६८, मा मात्र बीर्य ६८, लाई १२५, लाई यस्तो भनें ६७, ६८, ६६, ले ६८, माथि प्रसन्नता ७८, माथि	उत्तर भन्ने माणवक ७१, ७२, व्यस्त थिए ७०, लाई ७०
	उत्तर भन्ने माणव चाहिं ७२ उत्तर माणव ७१, ७३, चाहिं ३६, ले ७०, ले दान दिन्ये ३६, लाई नियुक्त गरेका थिए ३६, को कुरा सुनी ३६
	उत्तर माणवकलाई सोधे ७० उत्तर विमानकथामा उल्लेख भएको ४ ७१
	उत्तरा भन्नेले २७
	उद्धकरामपुत्र १२६, हिजो मध्य- रातमा मृत्यु भएको कुरा १२७, लाई १२६, लाई

- यस्तो भनें १००, १०१,  
ले १००, १०१, १०२,  
कहाँ १००, कहाँ गई  
१०६, कहाँ गएका थिए  
१००, को ठूलो हानी  
भयो १२७, को मृत्यु हिजो  
राती भयो १२६, १२७
- उदानपालि ६१, २८३  
उदानटुकथाबाट १६३  
उदेन राजाका कुरा १४०  
उदेन (उदयन) राजाका वासुल-  
दत्ता महारानीका तरफ-  
बाट भएका छोरा हुन्  
१४०
- उदेन राजाकी ८६, ६२  
उदेन राजासँग सिकेका थिए १४०  
उदेन भन्ने उल्लेख भएको छ २  
उदेनका छोरा हुन् ८६  
उदेनवत्यु ८६
- उपक १३२, लाई १३३, ले १३२,  
ले अनागामी फल प्राप्त  
गरे १३३, ले जवाफ दिए-  
पछि १३३, ले सोधेपछि  
१३३, बस्ने ठाउँमा गई  
१३२, विरक्तिएर १३३,
- श्रावस्तीमा पुगी १३३,  
आजीवक १३१, आजी-  
वकलाई १३०, आजीवकले  
१२७
- उपालि गृहपति २२२  
उपालि स्थविर चाहि १६७  
उपालिथेरगाथा अटुकथा १६७  
उपालिवग्गोमा उल्लेख भएको छ  
१७३
- उपाली समेत १६६  
उरुञ्जाको २५७  
उरुवेल कश्यपले २५८  
उरुवेलकस्सपत्थेर अपदानं २५८  
उरुवेलमा १०३, १२७, तपस्था  
गरिरहेको बेलामा १३४  
उरुवेलवनमा १२८, बसेका छन्  
भन्ने सुनी १२६
- मृ, ए, ओ
- ऋषिपतन भनिएको हो १२६  
ऋषिपतन मृगदायमा १२७  
ऋषिपतन मृगदाय हो १३४  
ऋषिपतनमा आउने १२६  
एककनिपातवण्णन १६१, १६२,  
१६४, १६६, १६७

एतदगगवगो	२७, मा उल्लेख	कालिगोधपुत्त	भद्रियत्थेरगाथाले
भएको	४ १७३		१६८
ओपम्मसंयुत्त	१८८, २०७	(कालिगोधपुत्त)	भद्रियत्थेर
क		अपदानं	१७३
ककुधवर्गमा	२५४	(कालिगोधपुत्त) भद्रियसुत्त	१७३
ककुधा नदी	८५	कालीगोधा	१६१
कटुपाडुकादि पटिक्सेप	१७१	कालीगोधाको पुत्र	१६६
कण्णकत्थलमा	२५७	कालीगोधापुत्र	१७३
कपिलवस्तुका	१६४	कालीगोधा शाक्य	१६१
कपिलवस्तुको	१७४, २२५	कालीगोधाका छोरा	१६२, हुन्
कपिलवस्तु नदीर	१६१		१७१
कपिलवस्तुमा	२२२, आउनु हुँदा	कालीगोधा शाक्यको कोखबाट	
१६३			भएको हो १६१
कपिलवस्तुवासी	२२४, हुन् २२२,	कालिन्द	७६
	वर्ष शाक्य	काशयप बुद्धको पालामा	११८
कलन्दक निवापको	३, १४	काशी देशमा जाँदैछु	१३१
कलिङ्गरसुत्त	१८८, २०७		
कलिङ्गरसुत्तवण्णना	१८८	फि, की	
का		किन्तुसीहसुत्त	२५५
कालाम	७६, ६६	किम्बिल	१६१, ले १६२, कुमारले
(कालिगोधपुत्त) भद्रियत्थेरगाथा	१७२		१६२, वा किमिल पनि
			भन्दछन् १६६
		किमिल	१६६
		कीटागिरिमा	२१४, बस्ने भिक्षु-
			हरूको बारेमा २१४

कु, कृ

को, कौ

कुमार कश्यप ३८, ३९, को ३८,  
को दर्शनार्थ ३९, ४०, ले  
४०, ७२, लाई ४०, लाई  
यस्तो भने ४०, संग ४०,  
संग सम्मोदन गरे ४०,  
थियो ४०, महास्थविर  
३५, महास्थविरको उपदेश  
सुनेपछि ३७

कुशीनगरका १८०, मल्लहरू ७४,  
१८०, मल्लहरूले १७७,  
मल्लहरूको उपवत्तन भन्ने  
शालवनमा ८५

कुशीनगरमा १७७, १८३, आउँदै  
हुनुहुन्छ १७६, आउँदैछन्  
१८०, पुग्नुभयो १८०  
कुशीनगरवासी १७६, हुन् १७६,  
मल्लपुत्र हुन् ७६

कुशीनगरबाट ७८

कुशीनगर र श्रावस्तीको बीचमा  
८१

कूटगारशाला १८६, मा २६, ३१,  
१५२, १७१, १८८, २०७,  
२३३, २४०, २७१, २७६,  
२८१, मा बस्नुहुन्छ १८६

कोकनद ६२, प्रासाद ८७, प्रासाद  
हो त्यहाँ लगे १४८,  
प्रासादमाथि १४६, प्रासा-  
दमाथि आसन बिच्छुचा-  
उन लगाए ६५, प्रासादको  
भन्याङ्को अन्तसम्म ६४,  
प्रासादको १४८, रहन  
गएको हो ८६, भन्ने ८६,  
भन्ने प्रासाद ६२

कोकालिक भिक्षुके कारणमा २५४

कोकालिक भिक्षुको कारणमा २५४

कोटिग्राममा २०४, २०६, बसि-  
रहनु भएको थियो १८७

कोशलका छोरा हुन् ३४, ३७

कोशल देशमा चारिका गर्दै ३८

कोशलको राज्य गर्दै थिए ३४

कौण्डन्य १२६, १३७, १३८,  
स्थविरलाई १३८, स्थविर-  
लोतापत्तिफलमा प्रतिष्ठित  
भए १३६

कौशम्बीका राजा ८६

कौशम्बीको १४५

ख, ग, घ	(चक्कवत्ति) सीहनावसुत्तं २५७ चतुर्कनिपात्तवण्णना २३०, २३६ चन्द्रकुमार जातकं १७० चम्पा वेशको २८ चम्मकखन्धकं १७१ चातुर्महाराजिक देवलोकको ७१, ७२, ७३ चापा १३२ चापाथेरीगाथटुकथाहरूले १७० चापाथेरीगाथा अटुकथाहरूले १३३ चीवरकखन्धकं १७८, १८५ चुल्लबोधि जातक ८६ चूलदुक्खखन्धसुत्तवण्णना १६४, १६६ चूलसच्चकसुत्तवण्णनाले ११८ (चूल) सीहनावसुत्तं २५७ चेतिय जातक २५८ छवर्गीय भिक्षहरूमध्ये २१३, का हुन् २१३ छसक्य पठबज्जकथामा १६३, १६५, १६६, १६७ जयसेन २, नामहरू २, राजकुमार १, ३, ५, ७, १४, १६, २०, राजकुमारको प्रश्न ३, राजकुमारको निवास-
च, छ, झ	
चक्कवरगोमा २५५	
चक्कवत्तिसुत्तं २५७	

स्थान १६, राजकुमारको	तरुण महामात्य २१, २२, २४,
घरमा गएको कुरा १,	२५, को इच्छानुसार २१,
राजकुमारको घर १४, का	को घर हो २३, को
मामा हुन् १, राजकुमार-	भोजनदान २२, लाई २२,
का मामा थिए १४, राज-	ले २२, २३, हो २३
कुमारले ३, ५, ६, १४,	तक्षशिलाका राजा हुन् ७७
१६, राजकुमारलाई	वर्यस्त्रश (देवपरिषद्) झं २०५
ढाकेको छ ७, राजकुमार-	वर्यस्त्रश देवता ४६, हरू १८७,
लाई यस्तो भनें १६,	हरू देखेका छनौ २०५,
राजकुमारसँग भएको	हरू नदेखेका भिक्षुहरूले
थियो ५	१८६, हरूसँग २८६, हरू-
जवा १३२, ले १३२, १३३, लाई	को ४७, हरूको आयु ४७
पाएमा बाच्चेछु १३२	वर्यस्त्रश देवलोक ४८, को उपमा
जातीय वनमा १७०	४७, मा उत्पन्न भए ३६,
जीवको परिचयमा २६६	७१, ७२, ७३
जीवक बैद्यको कथामा २७०	तिकण्डकीवरगां १६२
जीवकको उपस्थानशालामा ३०	त्रिपिटक सूची १७२, १६१, २५५
जेतवनमा २५५	तिरोकुड्डपेतवत्थु २
जेतवनाराममा बसिरहनुभएको	तिरोकुड्डसुत्तवण्णना २
बेलामा १६६	तुषित भवनबाट २४५
जेतवन विहार भित्र गई १३३	तुषित भुवनमा २४२
त, थ	तेलोवाद जातक २५१, को कुरा
तरुण पसम्म महामत्तवत्थु २२	२५१
(ततिय) बोधिसुत्त ६१	थेरगाथा अटुकथा २०६
	थेरगाथापालि १६८

द, घ	घम्मचकपवत्तनं १७०, मा २२४ घम्मपदट्टकथा १४०, १६२
दन्तभूमिसुत्तं ३	
दन्तभूमिसुत्तवण्णना २, ले १, ३	
दब्बमल्लपुवलाई २१५, २१८,	न
२१६	(नन्दन) लिच्छवीसुत्तं १६१
दब्बमल्लपुवले २१५, २१६	नन्द र राहुल कुमारलाई प्रव्रजित
दब्बमल्लपुव मिक्षुको बारेमा २१०	गराजनुभएको थियो
दब्बमल्लपुव मिक्षुलाई २०६,	१६३
२११	न्यग्रोधाराममा १७४, २२५
दब्बमल्लपुव मिक्षुले २१४	नन्दक २७, २८, (थेर अपदानं)
दब्बमल्लपुवसेंग सोञ्जुभयो २१६	२६, को उपदेश सुनिरहनु- भएको थियो ३०, स्थविर-
दसण्क जातक ७६	को प्रशंसा गर्दै ३०,
दीघनिकाय ३७	(थेर) २७, २८, पेतवत्थु
दीर्घायु देवताहरूले पनि २५६	अट्टकथाले २७, लिच्छवी
(दुतिय) बोधिसुत्तं ६१	२६, २६, लिच्छवी महा- मात्य ३१, लिच्छवी महा-
द्वैनिदानकथा २	मात्यलाई ३१, ३२, (लिच्छविसुत्तं) ३०, ३१,
देवदत्तवत्थु १६२, १६४, १६५,	लिच्छवी सूक्खाट २६,
१६६	मिक्षुले उपदेश सुनाउँदै
देवदत्तले १७०	थिए ३०, (यक्ष) २६,
देवदत्त स्थविरले १६७	सम्यहंसनसुत्तं २६,
देवदत्तया खो १६२	(सुत्तं) २६, सेनापति
देवतासंयुत्तं १७०, मा १७०	२७
घनुगाहतिस्स स्थविरको कारणमा	
२१२	

- |  |  |
|--|--|
| नन्दकथेरगाथा अटुकथा २८   | निगण्ठ-नाटपुत्र २६०, २८१, का<br>उपस्थाक २२२, का उप-<br>स्थाक थिए २२५, का<br>परमभक्त २४०, का शिष्य<br>पनि थिए २५३, ले २४३,<br>लाई यस्तो भने २६०,<br>लाई यस्तो भने २८२ |
| नन्दकथेरसुत्तं २८  | निगण्ठसँग भेटनु २६१  |
| नन्दीय शाकयको १७४, १७५   | निगण्ठसँग सोधिरहनु व्यर्थ हो<br>२४७  |
| नातिका २०६   | निगण्ठसँग सोधे पनि के नसोधे<br>पनि के २४७  |
| नागित स्थविरका भाऊजा २५३   | निगण्ठ आवक २२५, २२६,<br>२२७, २३०, २५६, २८१   |
| नालन्दाका उपालि गृहपति २२५   | निसीदनादि अनुजानना १७८   |
| नालन्दावासी २२२, उपाली गृहपति<br>२४०   | नेरञ्जरा १०३   |
| निगण्ठकहाँ गई २४४  | प  |
| निगण्ठकहाँ गए २४४  | पकिणकवरगो १७१, १८६   |
| निगण्ठका प्रमुख प्रत्ययदायक २४०  | पञ्चवर्गीय भनेका हुन् १२८  |
| निगण्ठको धर्मभन्दा २२२   | पञ्चवर्गीय भनेका को हुन् १२८   |
| निगण्ठको शरणमा पनि पर्छन् २४६  | पञ्चवर्गीयहरू मध्येका एक हुन्<br>१७०   |
| निगण्ठको शरण गएका हुन् २६५   | पञ्चवर्गीय भिभुहरू मध्येका २२४   |
| निगण्ठको सत्संगतबाट २३०  |  |
| निगण्ठको सत्संगत गरे २३०   |  |
| निगण्ठमाथि २३१   |  |
| निगण्ठले २४६, २४७, भनेका कुरा<br>२४८   |  |
| निगण्ठहरू २६८, २६९, बाट मैले<br>सुनेको थिए २४६, लाई<br>२६७, लाई दान नदिनु<br>२४६, लाई दानदिनुबाट<br>रोक्नु हुन्न २४६ |  |
| निगण्ठ शिष्यहरूले २५१  |  |

- पञ्चवर्गीय भिक्षुहरू १२७, लाई १२७, १३७, लाई सम्भाउन सके १३७, लाई यस्तो भने १३४, १३५, १३६, ले ११३, १३४, १३८, ले मलाई यस्तो भने १३५, १३६, विरक्तिएर गए ११४, मध्ये १३७
- (पठम) बोधिसुत्तं ६१
- पण्डुक २१४
- पद्मोत्तर बुद्धको पालाका २५८
- प्रसेनजित् कोशल ५६, ले २१२, राजाका ३५, राजाले ३५, ३८, राजाका छोरा थिए ३४
- प्रजापति गौतमीसँग प्रवर्जित ५०० जना भिक्षुणीहरूलाई २७
- प्रज्ञापारमीको सम्बन्धमा बताउनु भएको हो ८६
- पा, पि
- पाटलीश्राममा २८५, २८६
- पाटलिगामियसुत्तं मा २६०
- पाटलिगामियसुत्तवण्णनाले २८७
- पाटलिगामिय सूत्रमा २८३
- पाटलिपुत्तनगरमापनं मा २६०
- पापवग्गो १६६
- पापी शार २५५
- पाथारि राजञ्जसुत्तं ३७, ३८
- पायासिराजञ्ज सुत्तवण्णना ३८
- पायासि राजन्य ३४, ३५, ३६, ३७, ले ३५, ३६
- पायासि राजा ३६, ४०, ५६, ७१, ७३, कहाँ गई ४७, कति मूर्ख ५६, को उपासकत्व ६८, को मिथ्यादृष्टि ३८, लाई ४३, ले ३६, ४०, ६६, ७०, ले सुने ७०, ले खाले जस्तै ७०, पनि ४०, मा ३६, सँगै बस्न पाउँ ७०, हुँ ७१
- पायासि देवपुत्र ७१, सँग ७१
- पायासि नामक राजा ३८
- पायासि नामहरू ३७
- पायासि (वग्गो) ३७
- पावा जाने बाटो ७८, भई ७४
- पासरासिसुत्तं मा ११४
- पासरासिसुत्तवण्णना ११६, १२४, १२८, १३३, १३४, १३७,

मा २२४, ले ११८, १२६,	ब
१३६	
पिङ्गियानी ब्राह्मणले १८८	बनारस नजिक छ १२६
पिङ्गिल २७	बाराणशी स्थित १३४
पियवरगो १८६	बाराणशीमा ७६
पु, पू, फ	बहुधानुकसुत्तवण्णनाले १००, १०३
पुष्कुस ७६, ७७, नामहरू ७६, (पण्डित) ७६, पण्डित हुन् ७६, भन्ने पण्डितहरू थिए ७६, कुलका मानिस- हरूले ७७, मल्लपुत्र ७४, ७६, ७८, ८४, मल्लपुत्र- को वस्त्रदान ८३, मल्ल- पुत्रको उपासकत्व ग्रहण ८१, मल्लपुत्रलाई ८३, मल्लपुत्रले ७८, ८२, ८३, मल्लवत्थु ७८	बिम्बिसार राजाका छोरा हुन् १ बिम्बिसार राजाका छोरा हुन् २, ३ बुद्धगयाको बीच १२६ बोधिउपटुकत्थेर अपदानं ६० बोधि थेरी ६० बोधिपक्खियवगो ६० बोधि राजकुमार ८६, ८६, ८२, ८३, ८४, ८५, १४६, १४८, १५०, कथा १४७, वत्थु ८६, ८८, ८६, १४७, को ८७, को उपा- सकत्व ग्रहण १४५, को निम्नो ८२, को निवास- स्थान १४८, को भोजन ८३, लाई ८३, ८४, १४५, लाई यस्तो भन्ने ८३, लाई यस्तो भन्नुभयो ८५, लाई जंवार्फ दिई
पुष्कुसाति २४३	
पुनर्बसु २१४	
पुष्टकवरगो १७१	
पुष्टकवती नगरको १७०	
पूरलाससुत्तवण्णना २५८	
फुस्स बुद्धका पिता हुन् २	
फुस्सबुद्धवंसी २	

- १४८, ले ८७, ८८, ९३,  
९४, ९५, ९३८, १४५,  
१४७, १४८, १४९, ले  
उपासकत्व ग्रहण गरे ८८,  
सुत्तं ८६, ९२, सुत्तवण्णना  
८६, ८८, सुत्तवण्णनाले  
९६, ९७, १४०, १४४,  
सूत्र १४७
- बोधिरुक्ख ६०
- बोधिवरग ८६
- बोधिवन्दकत्थेर अपदानं ६०
- बोधिसत्त्व १००, छंदा १७, ले  
१०३
- बोधिसम्भजकत्थेर अपदानं ६०
- बोधिसिंचकस्थेर अपदानं ६०
- ब्रह्मसंयुतं ११६, ११७
- ब्रह्मायाचनासुत्तवण्णना ११६,  
११७, ले ११८, १२४
- भ**
- भगा देशको ८६, ८७, ९२, १४७
- भगग (देश) हो १४७
- भगवास्साराममा ६८
- भगु र किञ्चित्स स्थविरहरूले १६७
- भगु शाक्यकुमार १६६
- भद्रकच्चान १६६
- भद्रिय काली गोधापुत्तत्थेरस्स अप-  
दानटुकथा १६२
- भद्रिय १७०, थेर दुतियाको दिनमा  
१३६
- भद्रियभिक्खुवत्थु १७१
- भद्रियवग्गो १७२
- भद्रियसक्कसुत्तं १७२
- भद्रियसुत्तं १५४, १६७, १६८,  
१७१, १७२, १७४
- भद्रियसुत्तवण्णना १५३, १६३
- भद्रीय १२६, १६१, १७०, १७१,  
नगर १७१, नगरको  
१७०, स्थविर १६७,  
१७०, स्थविरलाई १६६,  
१७३, स्थविरलाई बीतो-  
उन पठाउनु भयो १६८,  
स्थविरले १६७, १६८,  
१७२, प्रव्रजित हुन सक्ने  
छैनन् १६५, ले १६२,  
१६५, कुमारले १६२,  
भन्ने नाम राखेका थिए  
१६१, (भद्रिय) नामहरू  
१७०, (कालिगोधापुत्ता)  
१७१, भनिएको हो १६२,

(भिक्ष) १७०, राजाकहाँ गई १६५, राजा चाहिं १६२, शाक्य राजा १६२, १६५, १६६, २४३, शाक्य राजाको बारेमा १६३, शाक्य राजा प्रव- जित भएको कुरा सुनी १६७, शाक्य १६१, १६५, शाक्यको जन्म १६१, शाक्यको भिक्षु जीवन १६७, शाक्यले १६३, शाक्यले गृहत्याग गर्नुभन्दा अगाडिको हो १६३, शाक्यलाई १७४, शाक्यलाई बताउनु भएको हो १७२	१६, २०, लाई १४, सेंग १४, सेंग प्रश्न १४, सुतं १४, सूक्ष्मारा १, सुत- वण्णना १४, सुतवण्णनाले १ भेसकला बनसा ८७ भेसकलावन मृगदायमा १४७ भेसकला मृगदायमा ६२ भेसजजखन्थकं २२, १७६, १७७, १८०, १८७, २०४, २२६, २८५, मा २८३, मा उल्लेख भएको ४ १६१
भद्रीय लिन्छबी १५२, १५४, १७१, ले १५३, १५४, १५६, ले स्रोतापत्ति फल प्राप्त गरी फर्के १५३, लाई १५२	मगध देशमा चारिका गर्दै १०३ मगध राजा २०७ मगधमहामात्य २८७, २८६ मगधका २८५ मणिला २५२ मद्व भन्ने राजाले ७६ मल्लकुमार १७६ मल्ल देशका हुन् २५२ मल्ल राजकुमारहरू ७८ मल्ल राज्यको १६३, १६६ मलवग्गो १७१
भरत २८, चाहिले २८	
भारकच्छ नगरमा २११, २१२ भुम्भज्जक २०६, २१३, २१४ भूमिज १, १४, १६, कहाँ आएर १४, का शास्ता १५, ले	

मललसेकरले १६७, २१०	महावनको २६, ३१, १५४, २०७,
मल्लहूले १७६, सुने १८०	२७१, २७६, २८१, कूटा-
महाउम्मग जातक ७६	गारशालामा १६२
महाकथिन राजा २४३	महावन स्थित २३३, २४०
महाखण्धक १७०	महावेस्सन्तर जातक २४२
महानाम १२६, १३७, १३८, १६४, र अनुरुद्ध १६४, थेर तृतीयाको दिनमा १३६	महासच्चकसुतंत्रा ११४ महासच्चक सुतवण्णनाले १०६ महासम्मत राजाका छोराको नाम हो ११६
महापानाद जातक १७१	महासमय सूत्रमा उल्लिखित १७६
महापरिनिब्बानसुत्तं १८७, को २८३	(महासमयसुत्त) वण्णना २५८ (महा) सीहनादसुत्तं २५७, मा ११४
महापरिनिब्बानसुत्तवण्णना ७४, ७६, ८०	मातुगामसंयुत्तमा २१२ मारसंयुत्तमा २५५
महापरिनिब्बानसुत्तबाट ७८	मिथिलामा ७६
महापरिनिब्बान सूत्रमा १६०	मिलिन्द प्रश्न २६
महापरिनिब्बान सूत्रले १६०	मिलिन्दवग्गो १६३, १६७, १६८, मा उल्लेख भएको ७
महाबोधि जातकमा ८६	१७२
महामोद्गल्यायन २२५, महास्थ- विरसंग २२२, का बीच २२६, लाई २२५, ले २२५, सँग २२६	मुजफ्फरपुर जिल्ला २३६ मुनिसुत्तवण्णना १३३
महालि लिच्छवीको परिचयमा १८८	मूलपण्णासको २५६
महालिसुत्तवण्णना २५३	मृगदाय १२६
महावग्गो १५३, १५४, २२५, मा २५६	मेणडकसेट्टिवत्यु १७१ मेतिय २०६, २१३, २१४

मेत्तिय भुम्मज्जक २११, २१३,  
भिक्षुहरू २१३, भिक्षुहरू-  
कहाँ गए २१३, भिक्षुहरू  
केही बोलेनन् २१४,  
भिक्षुहरूको कुरा सुनी  
२०६, २१५, भिक्षुहरू-  
लाई यसो भने २१४,  
भिक्षुहरूले २१४

मेत्तिय भूमिज्जक २१३

मेत्तेय्य बुद्धका उपस्थाक हुने २५२  
मेत्तेय्य बुद्धले परिभोग गर्नेछन्  
२११

य, र

यक्खपहारसुत्तं २६

यमकवागो १६४, १६५, १६६

यशकुलपुत्रहरू २४३

यशोधरा हुन् २

रतनसुत्तवण्णना २३३

रतनसूत्रको देशना गरी १६०

राजगृह स्थित ३, १४

राजगृहमा २१४, छँदा २०६

राष्ट्रपाल २४३

राम १०१, मा मात्र स्मृति १०१,  
मा मात्र और्य भएको

होइन १०१, मा मात्र-  
श्रद्धा भएको होइन १०१,  
ले १०१, १०२, ले यो-  
धर्म न केवल श्रद्धाले मात्र  
१०१

रोज १७६, नामहरू १७६  
रोजमल्ल १७६, १७७, १८०,  
१८१, १८२, १८३, १८५,  
जस्ता नामी १७७, भग-  
वानकहाँ आए १७७, गए  
१८०, पनि १७६, माथि  
१७७, १८१, को चित्त  
१८२, लाई १८०, १८२,  
लाई धार्मिक कथाद्वारा  
१८४, ले १७७, १७८,

१८३

रोजमल्लवत्थु १७७, १८०

रोजमल्लादिवत्युकथा १७६

स

(लकुण्टक) भद्रिय १७२, येरको  
कुरा १७२, ले नगरेको  
समाधि कुनै छन् १७२,  
सुत्तं १७२

लिच्छवी कुमारहरू १८८  
लिच्छवी कुमारसुत्तं १६१

लिच्छवी गणतन्त्रको राजधानी हो

२३६

लिच्छवी नामहरू १६१

लिच्छवी परिषद्‌लाई २०५

लिच्छवी परिषद्‌ हेर २०५

लिच्छवी भाणवार १६१

लिच्छवी राजा हुन् २३६

लिच्छवी राजाहरू २३६, २४०,

२४१, का कुराहरू २४३,

ले २४४, २४६

लिच्छवीवत्थु १८७, १८९

लिच्छवीसन्थागारसुत्तं १६१

लिच्छवीहरू १८६, १८८, १८९,

१९३, १९५, २०४, २०५,

२०७, २४०, २४१, २५६,

२६०, २६१, २८१, बडो

मेहनती १८८, त्यहाँ गए

१८७, गए २०६, थिए

त्यहाँ गयो १६३, हेश्न्

१८७, पनि क्षत्री नै थिए

मन्ने कुरा १६०, सेंग

१८६, का बानी बेहोरा

१८८, का बीच १६३,

का महामात्य पनि थिए

२६, को कुरा १८८, को

प्रशंसा गर्नुभयो १८७,

लाई २०५, लाई भगवान्-

ले यसो भन्नुभयो १६५,

लाई यस्तो भन्नुभयो

१६३, लाई हेर १८६, ले

१८७, १८८, १८९, १९०,

१६३, १६६, २०५, २०६,

२४५, ले स्वागत गरे

१६०, ले सुने २०४

### व

बङ्गहार जनपदमा १३३, गई  
१३१

बच्छनख जातक १७६, १७८, का  
कुरा १७८

बजिर कुमारी २१२

बज्जिसत्तकबग्गो १६५, १६८

बज्जी (बूजी) राज्यको १८६

बड्ड २१६, थेर २११, थेरगाथा  
अटुकथा २११, नामहरू

२११, मन्ने छोरा पाएको

थिइन् २१२, माता थेरो

२१२, माता थेरीगाथा

अटुकथा २१२, मान

२११, मान स्थविर २१०,

मान स्थविरको कुरा:

- २९०, मान स्थविरको  
कुराको आधारमा २९०,  
मान थेर २९१,  
लिच्छवी २०६, २११,  
२१३; २१५, २१८, २१६,  
लिच्छवीं ने हुन् २१०,  
२११, लिच्छवीको घरमा  
गई २१७, लिच्छवीको घर  
हो २१८, लिच्छवीको  
दुस्साहस २१३, लिच्छवी-  
को पात्र २१८, २२०,  
२२१, लिच्छवीको पात्र  
दाकीदेश्वरो २१७, लिच्छवी-  
को पात्र उर्ध्वारिदिन्ठि  
२२१, लिच्छवीको भिक्षा  
२१७, लिच्छवीलाई यस्तो  
मैने २१६, लिच्छवीलाई  
यस्तो भनुभयो २१८,  
लिच्छवीले २१०, २१३,  
२१४, २१५, २२०, सुत्तं  
२१२
- वड्डकीस्तूकर जातकं २१२  
वड्डी सुत्तं २१२  
वष्ण १२६, स्थविर २२४, थेर  
२२४, थेर स्तीतापन्न भए-  
का थिए १३६, नामहरू
- २२४, र भट्टियलाई उप-  
देश गरे १३७, भिक्षाटन  
जान्थे भनिएको हो १३८,  
शाक्य २२२, २२४,  
२२५, २२६, २३०,  
शाक्यको २२३, शाक्यले  
२२२, २२६, २३०,  
शाक्यलाई २२५, २२६,  
२२७, शाक्यलाई धर्मोप-  
देश गर्नुभयो २२२, संग  
२२७, संग छलफल २२५,  
सुत्तं २२४, २३०, सुत्त-  
वण्णना २२२  
वंप्पथेर गाथटुकथाले २२४  
वर्षकार २८३, ब्राह्मण २८५,  
ब्राह्मणको बारेमा २८३  
वस्तिकार २८३, ब्राह्मणको परि-  
चयमा २८४, को मात्र  
नाम २८३, सुत्तंमा २८३  
वस्त्रसुत्तं १८८, १६१, २४६  
वासुलदित्ता ८६, को तरफबाट  
भएका छोरा हुन् ६२,  
महारानी हुन् ८६  
वासेटु ब्राह्मण हुन् २२४  
विदेह भन्ने राजाले ७६

विमानवत्थुपालि ३४	बैशाली नजिक १८६
विसाखावत्थु १७१	बैशाली नगर २३६, को बीचमा
बृजीहरु १६६, १६६, २०१, २०३, को १६६, २०१, २०३, को अभिवृद्धिको कुरा सुनाउनुभयो १८७, लाई रोकनको निमित्त २५६, ले २०१	थियो २४०, मा २३६, मलाई दिए पनि २०५
वेणुवनमा १४, बस्तुभएको थियो ३	बैशालीबाट २४७, गए २६१
वेनसाख (धेनसाख) जातक ८६	बैशालीमा १८६, १६२, २६६,
वेनसाख जातकटुकथाले ८७	आहापुमे २०४, आहापुम्बु हुँदा १६०, आई भगवान्-
वेनसाख वा धेनसाख जातकटु- कथाले ८७	ले १६०, गए २०४, जाँदाखेरी १८६, बस्तछन् १८६, भिक्षाटनार्थ जानु- हुँदा १८६
वेमानिक प्रेतयोनिमा २७	बैशालीवासी २०६, २२२, २३६, हुन् १५२, २११, २३२, एक राजा हुन् २५३
वेलुदन्त २११	
बैदेहिपुत्र २०७	श
बैशालीका २०४, लिच्छवीहरूले १६०, सीहसेनापति २२५	शक्कोदन शाक्यका १६४
बैशालीको १८७, १६५, २३३, २४०, २६८, २६६, कूटागारशालामा २३२, महावनको १८६	शाक्य जनपद स्थित १७४
बैशाली स्थित २६, ३१, १५४, १६२, २०७, २७१, २७६, २८१	शाक्यराजा हुन् २२४
	शुद्धोदनका पिता २
	शुद्धोदनका राजदरबारिया पुरोहित थिए १२८
	शुद्धोदन महाराजाका पिताको नाम २५८

अमणोदेशकहाँ गएको कुरा १  
 अवस्तीमा २१४, गए १३३  
 श्रोण श्रेष्ठपुत्र २४३

## स

सक्कोदन (शक्रोदन) १६४  
 सङ्घारवसुत्तमा ११४  
 सच्चसंयुत्त १८८  
 सञ्जिजकापुत्र माणव ६३, ६४,  
     १४८, ले ६३, १४५,  
     लाई बोलाए ६३, ६४,  
     १४७, १४८  
 सञ्जिजकापुत्रलाई सुनाए ८७  
 सन्तिकेनिदान १६३  
 सन्थागारमा १८८  
 सरभङ्ग जातकमा २३७  
 सम्मापरिब्बाजनीयसुत्त २५८  
 सहक भन्ने पिक्खु भएका थिए ११८  
 सहम्पति ब्रह्मा ११८, १२५, चाहिं  
     ११८, प्रकट भए ११८.  
     भन्दथे ११८, ले ११८,  
     ११९, लाई गाथाहारा  
     यस्तो भन्ने १२१

सा सारन्दद १६५, चैत्य १८६, १६५,  
     चैत्यमा १६२, १६५,  
     चैत्य हो १६३, चैत्य  
     स्थानमा १८७, चैत्य  
     स्थानमा आमन्त्रण गरे  
     १८६, सुत्तवण्णना १६७,  
     १६८, सुत्तवण्णनाले १६५,  
     १६६, विहार १६५, सुत्त  
     १६२, १६५  
 सारनाथ भनिन्छ १२६  
 सारिपुत्र थिए ७६  
 सारिपुत्र स्थविरले २५७  
 सारिपुत्र स्थविरलाई प्रहार गरेको  
     सन्दर्भमा २६  
 साल्ह लिच्छवी २३२, २३३, को  
     बारेमा २३२, ले २३३  
 साल्ह नामका सूची २३२  
 साल्हसुत्त २३३, २३६  
 साल्ह सूत्रको उपदेश २८  
 साल्हसुत्तवण्णना २३५  
     सि, सी  
 सिद्धत्थ बुद्धका पिता हुन् २

- सिद्धार्थ कुमार ७६, १२८, गृह-  
त्यागी १२६, जन्मसके-  
पछि १२८
- सिद्धार्थ बोधिसत्त्व १२८, ले १२६  
सिसपावनमा ३६, गङ्गरहेको देखे  
३६, बस्तुभयो ३८, बसि-  
रहेका छन् ३६, बसिरहनु  
भएको छ ३६
- सिंह २५४, २५६, को उपमा  
२५४, प्रपात २५८
- संसहनु २
- सीह २५२, २५३, २५४,  
(कोत्थुक जातक) २५३,  
घोस २५८, (चम्म-  
जातक) २५४, नादसुत्तं  
२५५, २५६, नाद  
(वग्गो) २५६, नामहरू  
२५२, त्येरगाथटुकथा  
२५२, (थेर) २५२,  
प्रपात २५८, पुर २५८,  
मुख २५८, राजालाई  
२३६, २४०, ले २३६,  
सुत्तं २५३, २५४, २५५,  
२५६, २५६, सुत्तले २६८,  
समणुद्देसको कुरा २५३,  
(समणुद्देस) २५२, सुत्त-
- वण्णना २३६, २४०,  
२४८, २५०, २६७, सुत्त-  
वण्णनाले २५६
- सीहहनु २५८  
सीह सेनापति २२२, २३६, २४०,  
२४३, २४८, २४६, २५०,  
२५३, २५६, २६०, २६१,  
२६६, २६७, २६६, २७१,  
२७३, २७६, २७६, २८१,  
को बुद्धसंग छलफल २५६,  
२८१, को कानमा २६६,  
को निवासस्थान हो २६८,  
को प्रीतिलाई २४७, को  
मनमा २४५, २४६,  
२४७, २५६, २६०, २६१,  
२८१, लाई २४३, २५०,  
२६७, २६८, ले २४६,  
२५०, २५१, २६२, २६५,  
२६८, २६६, २७१, २७३,  
२७६, ले भने २४६, वर्त्यु  
२५६, सुत्तं २५३, २५५,  
२७५, २७६, सुत्तवण्णना  
२७२, की २५०
- सीहा २५०, २५३, भने थिइन्  
२५०, थेरीगाथटुकथाबाट  
२५०

सीहोपमसुत्तं २५५

सु

सुखविहार जातकं १६४

सुखविहारी जातकं १६७

सुतसुत्तं मा २८३

सुन्दरिकभारद्वाज सुत्तवण्णना २५८

सुनकछत लिच्छवी पुत्रले २५७

सुनीध २८३, २८५, वस्सकार  
२८३, २८६, २८७,

वस्सकारवत्थु २८५, वस्स-  
कारले २८८, वस्सकारहरू

२८५, ब्राह्मणको बारेमा  
२८४, र वस्सकार २८३,

र वस्सकारहरूको भोजन  
दान २८५, वर्षकार २८६

सुप्पबुद्ध (सुप्रबुद्ध) का छोरा देव-  
दत्त शाक्य १६६

सुप्पबुद्ध सक्कवत्थु १६६

सुभद्र भन्ने नाम राखिएको थियो  
१३२

सुमङ्गल विलासिनीले ७४

सुमनवण्णो १७१

सुरटु २७

सुंसुमारगिरि ६२, १४७, नगरको-

८७, नगरमा ८६, भेस-

कला १४५

सुंसुमार नगरमा ८६

से, सो, सौ

सेतब्य नगर हो ३८

सेतब्यमा आइपुगी ३६

सेतब्यमा आउनु भएको थियो ३५

सेतब्यथे ३७, ३८

सेतब्यबाट निस्के ३९

सेतब्यवासी ब्राह्मण ४०, गृहपतिहरू  
३६, हरूले ३६

सेनक ७६, बोधिसत्त्व ७६

सेरीसक विमानमा ७१, उत्पन्न  
भए ७१, ७२, ७३

सेरीसक भन्ने खालि विमानमा  
३६

सेरीसक विमानवत्थु ३४, ३५

सोणकोलिविस भिक्षु भए २८

सोणपोतरियपुत्त १६७

सोण भन्ने सेनापति १६७

सोण सेट्टिपुत थेरगाथा अट्टकथाले  
१६७

सोण सेट्टियुतलाई १६७

सोतापत्तिसंयुतं ३१, १७४, मा	सोभित बुद्धको पालामा २
३०, मा उल्लेख भएको ४	सोभित बुद्धकी २५२
१७२, १६१	सोभितबुद्धवंसो २, २५२
सोभित बुद्धका पुत्र हन् २५२	सौराष्ट्र २७
सोभित बुद्धको निमित्त २	संघभेदव्याख्याकं १६५, १६६, १६७

## शब्दावली

अ

- अकर्मण्यता भयो ५३
- अकर्मण्य हुन्छ ५४
- अकालिक छ ३२
- अकालिक हो २२७, २२८
- अकालिको होइन १८३
- अक्रियावादी २४४, २६०, २६१,  
२६२, २६३, हुनुहुन्छ  
२४८, हुन् २६२, २६३,  
कहाँ २४४
- अकुशल धर्महरू हटाउन १४३
- अकुशलबाट रहित छ ११३
- अकुशलबाट निवृत्त भई ११३
- अकुशल हटाउनको निमित्त १६०
- अकुशल हुन् १५५, १५६
- अखण्ड ३२, १७५
- अग्रस्थान दिएको कुरा १७३
- अग्रस्थान प्राप्त गरेको २७



*Digitized by srujanika@gmail.com*

- अङ्गपरित्याग २४२
- अङ्गहरू २४२
- अंगभंग गर्ने द७
- अंगभंग गरिदिनुपर्छ द७
- अग्रथावकहाँ प्रवर्जित भएका थिए २१३
- अघि गरेको पाप कर्म बाँकी हुन्छ २२६
- अघिल्लितर गई १४८
- अघि सुनेको यिइन १०४, १०५,  
१०६, ११७
- अछिद्र ३२, १७५
- अल्लो हुन्छ १४१
- अल्लो हुम्मथ्यो १०७
- अंजुली अंजुली १११
- अंजुली मुगेको रस ११०
- अटल श्रद्धाले युक्त हुन्छ ३१, ३२
- अष्टसमाप्तिध्यान लाभ गर्नुभयो १६७

अठारकोटी ब्राह्मणहरूसँग १३६	अनर्थको निमित्त २१७, कोशिस गर्दैन २२०
अणुमात्र दोष १०	अन्यतीर्थियहरूले २६६
अणु समान यो धर्मलाई ११७	अनभिशिक्त पुत्र हुन् ३५
अतकावचर ११६	अनभिशिक्त राजकुमारलाई ३४
अन्तरधान भए १२५	अनभिध्यालु ४४
अतीतानागतवर्तमानका २३७, २३८	अनागत समयमा ११२
अतिबुद्धि सुन्ने इच्छा २०१	अनागामी २४१
अतिशील १४३	अनाशा गरी ब्रह्मचर्यवास गरे पनि १५
अर्थ, धर्म र अनुशासन गर्ने ७६	अग्निको भय २८६
अदिक्षादान नगर्ने ४४	अग्निपरिचर्या गर ५८
अदिक्षादायी ४२	अग्निपरिचर्या गर्नेछु ५८
अद्वेष १५७	अग्नि निभाउन नदेउ ५८
अनधिकारमय यस लोकमा १३१	अग्नि निभ्यो भने ५८
अनधिकारमा तेलको बत्ती बालिदिंदा ६८	अग्निहोत्री जटिल ५७
अन्धविश्वासमा परी २०६	अग्निहोत्रीको उपमा ५७
अध्ययन गरे १०१	अग्निहोत्री जटिलको मनमा ५७
अंध्यारोमा दियो बालिदिंदा ८३, १५६	अग्निहोत्री जटिलले ५७
अधिगमन श्रद्धा १४२	अनुकम्पा राहछन् २८६
अनगारिक भई १३५, १३८, १४०, १४३	अनुत्तर पुरुषदम्यसारथी ३१
अनन्त जिन ने हुनसक्छौ १३१	अनुत्तर ब्रह्मचर्यवास १३५
अनन्त जिन भने कहाँ छन् १३३	अनुत्तर शान्तिपदको खोजी गर्दै १००
अनन्त जीन भने साथी १३३	अनुत्तर सम्बोधी प्राप्त गर्न सबैनन् १०४, १०५

अनुपम १४३, शास्ता हूँ १३१	अपरिहानीय धर्मको विषयमा १८७
अनुपादिशेष निर्वाण धातुमा परि-	अपरिहानीय धर्म भनेको के हो ?
निर्वाण हुन्छ द४	१६६
अनुमति दिन्छौ भने २२७	अपरिहानीय धर्महरू १९५, २०३,
अनुमति मागे १६४	को बारेमा उपदेश गर्नेछु,
अनुस्मरण गरे ११४	१६५, मा २०३
अनुमोदन गर्नुभयो २८८	अपवाद गर्छ २१७
अनुलोम गरिरहनु भएको ६१	अपवाद गर्दैन २२०
अनुलोम र प्रतिलोम ६१	अप्रसन्न भएका थिए २१
अनुशासन गर्नेछु १३५, १३६,	अप्रसन्न हुनेलाई प्रसन्न पार्न २५
१३७	अप्रज्ञापितलाई प्रज्ञापित नगरले
अनुश्रुतिको आधारमा मात्र १५५,	२००
१५६, १५७, १५८	अप्राणक १०७, ध्यान १०७, ध्यान
अपगर्भ २६५, हुन् २६५, अमण	ने नगरू १०८, १०९
गौतम २६३	अल्पातङ्कः ६३
अप्रमत्त भई ११६	अल्पातङ्की हुन्छ १४३
अल्पमत्त हुने सत्त्वहरू ११८	अल्पावाध ६३
अपर्याप्त ठानी १००, १०३	अपाय ४२, ४३
अल्परज स्वभावका १२५, १२६	अल्पाहारता ११०, को कारणले
अल्परज हुने १२०, १२१	गर्दा १११, ११२
अपराध गरे २१४, २१६	अर्पित गरी २४, २६६
अपरामशित ३२	अल्पोत्सुकतातिर ढलिकन्थ्यो ११७
अपरिशुद्ध आजीविकाका २३४	अल्पोत्सुकतातिर लागेको छ ११८
अपरिशुद्ध कायकर्म २३४	अब उप्रान्त ११५
अपरिशुद्ध मनः कर्म २३४	अभव्य १२४, पुरुषहरूलाई छाडी
अपरिशुद्ध वचीकर्म २३४	१२४

अभिधारा दौमनस्य १०	अरणीद्वारा आगो बनाई ५८
अभिधालु ४२	अरणीलाई खुपति चिन्हो ५८
अभिनन्दन गरे २०	अरणीले घर्षण गर्दा १६
अभिवादन गरी ४०, ७८, ६४, १८२, २३३, २६१, २७१, २७६	अरहत्त्वलाभ गर्नुभयो १६७
अभिवादन र प्रदक्षिणा गरी २६७	अरहत् १४२. हुनुहुन्छ ३६, सम्यक्- सम्बुद्ध ६, १६३, सम्यक्-
अभिवृद्धि हुन्छ १६७, २००	सम्बुद्धको प्रादुर्भाव १६३,
अभिशिक्त भएका ७	सम्यक्सम्बुद्ध हुन् १३५,
अभिवित्त नभएका राजा हुन् ३८	१३७, सम्यक्सम्बुद्ध हुनु- हुन्छ २५६, २६१, २८१,
अभिज्ञाद्वारा साक्षात्कार गरी ६८, १००, १४३, १४४, बसे- को छु ६६	सम्यक्सम्बुद्धको दर्शनार्थ २६०
अमनाप १२	अरहन्तहरू २०३, २७७, प्रति २०३, का बस्ने स्वभाव ११०
अमनुष्य भय १६०	अरहन्त होलान् १३२
अमानुषीय ४६, १२७, २८५	अरहन्त हुनुभयो १६७
अमृतद्वार खोलिदिने ११६	अरुको होइन १८२
अमृतद्वार खोलियो १२५	अरुलाई दान दिनु हुन्न २६७
अमृत पाइसंकेको छु १३५, १३६, १३७	अलाभको निमित्त २१७, कीशिसे नर्दन २२०
अमृतभेरी बजाउने छु १३१	अलि अलि आहार ग्रहण गर्न थाले ११०
अमोह १५७	अलुब्ध पुरुष १५७
अयोनिसो १५, १६, १७	अलोभ उत्पन्न भएमा १५७
अरणी घर्षण गरेर १८	
अरणी घर्षणद्वारा १०४, १०५, १०६	

अविदधास्कन्धलाई	छेदन	गर्छं	असीत्यानुव्यञ्जन २४५, २४८
२३८			असी वर्षको बूढोको शरीरको
अविदधास्कन्धले ७			१११
अविदधास्को कारणबाट	२२८		असुचि मात्र होइन ४६
अविदधास्को नाश भई	२२५, २२६		असंख्यकल्प २४१
अविदधा नाशभयो	११५, ११६		अहित १५५, र दुःख हुन्छ १५५,
अब्यापादी	४४		१५६
अविदधास्कलबाट	पनि विमुक्त हुन्छ		अहोसुख १६७, १६८, १७२
१२			अज्ञानतापूर्वक १५, १६, परलोक
अविनिपाती	३१, ३२, १७४,		खोज गर्दा ५१, परलोक
१७५			खोजनु हुन्छ ५६
अवंरभाव उत्पन्न भएमा	१५७		आ
अशद्धालु	२७६, २७७, २७८,		आऊ हेर ३२, २२७, २२८
२७६, हुन्छ १४१, पुरुष-			आकिञ्चन्यायतन लोकमा मात्र
लाई पनि १२१, १२२			पुन्याउने छ १००
अश्वरत्न १६२, १६३			आकिञ्चन्यायतन लोकमा उत्पन्न
अशुभ भावना आदि गर्छन्	२४५		भएको कुरा १२६
असत्कारपूर्वक दान दिई	७१		आकिञ्चन्यायतन सम्बन्धी कुरा
असठी र अछली हुन्छ	१४१, १४३		बताए ६८
असत्य १५६			आँखाका ताराहरू १११
असन्तुष्ट भई	२३, २४		आँखा झिकिदिए ८७
असम्भाव्य भइसकेको	२६५		आँखा झिकिदिएका थिए ८७
असम्भोग्य २१६, गर २१७, २२०,			आँखा त्यसै छ ५५
गर्छं २१८, गरेको छ			
२२०, २२१, गरियोस्			
२१८, गरिसक्यो २१८			

आँखा चिनाश गर्ने २५५	आचार्य स्थानमा राखे १०२
आँखा हुनेले ६८, ८३, १५६	आचार्य भएर पनि १००
आँग भरी गुह बगेर ६३	आजदेखि मलाई १५६
आगमन अद्वा १४२	आज फुलने फूल जस्तै पुरुषलाई
आगोको दृष्टान्त १८, १६	१२३
आगो खोज्ने पुरुषले १८, १६	आठ पुरुषपुद्गलहरू छन् ३२
आगो जस्तै तेजिलो देखियो ८४	आठजना पुरोहित आहुणहरूमध्ये
आगो झैं तेजिलो ८४	पाँच जना हुन् १२८
आगो निकाल्नु भनी १०५, कोशिस गरे-	आठजनामध्ये तीनजनाले १२८
मा १०६	आतप्तयुक्त अप्रमत्त भई ४, ५
आगो निकाल्न सक्दैन १०५	आतप्तयुक्त भई १०, बस्त्ठन् २०७
आगो निकाल्न सक्ला १०४, १०५	अति उच्छ स्वभावका १४३
आगो निकाल्न सक्ने छैन १८	आधा भाग दिने १७८
आगो निषेको खण्डमा ५८	आधा महिनामा १४४
आगो निस्यो ५८	आधा महिनाको कुरा छाडिकेकः
आगो पाउने उपाय ठीक भएकोले	१४४
२०	आधिपत्यले युक्त हुन्छ ३२
आगो बाल्न सकिन ५८, ५६	आनुपूर्वोकथा भनुभयो २६७
आगो बाली ५६	आनुपूर्वोकथा सुनाउनुभयो १८२
आगो बलेन ५८	आनूशंसकथा २६७
आगो बाल्नु भनी ५८	आफ्ने हातले ६५, १४६, २६६,
आगो लगाइदेखो ५२	दान विई ७१, ७२, दान
आगो लगाउँछु २२६	देऊ ७२, ७३, दान नविई
आश्रयजनक गाथा ११७	७२, प्रदान गरे १८४
आचारणोचर १०, सम्पन्न हुन्छ १०	आफ्ना कुरामा बस्न सकेनन् १३४
	आफूसाई मात्र दान देऊ २४६

आर्फ जानेछो कि १५७	आलयमा रत हुने ११६
आभरण लगाएको ४५	आलोक उत्पन्न भयो ११५, ११६
आभूषणहरू २०४	आवरण २०३
आत्मकथा ११४	आवाज अधिक हुन्थ्यो १०७
आत्म भन्नेलाई अनात्म ११७	आवाज आउने हो १०७
आत्महत्या २५१	आवाज पनि सुनिन ७६, ८२
आमाकहाँ गई १६४	आवाज पनि सुन्नुभएन ७६, ८२
आमा चाहिले १६४	आवुसो १३४, गौतम १३४,
आमा बाबुको इच्छाविना ६७	१३५, १३६, भनी कुरा
आत्मा होइन २३७	नगर १३५, भन्दे कुरा
आर्यकान्त शीलले सम्पन्न हुन्छ ३२	गरे १३४
आर्यकान्त शीलले सुसम्पन्न भएको	आशय अनुशय ज्ञानलाई १२०
हुन्छ १७५	आशा गरी ब्रह्मचर्यवास गरे पनि
आर्य तूष्णीभावले ३०	१५, १६
आर्येनिवेद हुने १४३	आशा नगरी ब्रह्मचर्यवास गरे पनि
आर्यमार्ग लाभिनी हुन् १६१	१५
आर्यविनयमा २१६	आशा नलिएर गरे पनि १७
आर्यशील भन्ने ठाउँमा १७५	आशा लिएर १८, १९, गरे पनि
आर्यश्रावक १७४, हरू २४१	१७, भए पनि १८, १९
आर्यज्ञान दर्शनको विशेषता १३५,	आशा लिएर ब्रह्मचर्य पालन गरे
१३६	पनि १७, १८, १९
आयुको प्रथम चरणमै ६७	आशवस्त पाएका हुन् २६५
आयु सहगत ५४, ५६	आशवस्त प्राप्त हुन् २६५
आरक्षा २०३, गर्न सक्छन् २०२	आशवस्त अमण गौतम २६३
आराम लिनको लागि ३६	आषाढ्को पूर्णिमाको दिन १३८
आलयमा आनन्दित हुने ११६	

आसन २४३, बिच्छुद्धाए १३४,	इ
हरू विछुद्धाइराखेका छन्	
२४१, राखिदिने १३४	
आसभबलहरू २५६	
आल्लव दुःखवेदनीय २२८	
आल्लव निरोध हो १२, ११५	
आल्लव निरोध हुने मार्ग हो १२,	
११५	
आल्लव समुदय हुन् ११५	
आल्लवहरू हुन् ११, ११५, को	
समुदय हो ११	
आल्लवक्षय ज्ञानमा चित्त क्षुकाएँ	
११५	
आह्वान गर्न योग्य १२, छन् ३२	
आहार ग्रहण गर्दा १११	
आहार ग्रहण नगर्दा ११३	
आहार ग्रहण गर्दिन मनू भने ११०	
आहारहरू त्याग्ने मार्ग नअपनाऊ	
११०	
आहारहरू त्याग्ने मार्गमा तपाईं	
लाग्नु हुन्छ ११०	
आहारहरू त्याग्ने मार्गतिर तपाईं	
नलाग्नुहोस् ११०	
इन्द्रिय परोपरियतिज्ञान १२०	
इन्द्रिय रक्षा गर १०	
इन्द्रियहरू अति परिशुद्ध छन् १२७	
इन्द्रियहरू तोक्ष्ण हुन्छन् १२१	
च, ऊ, झू	
उत्कृष्ट छ ११२	
उघाडितञ्जू १२३, १२४	
उच्चकुलीन १६१, मध्येमा थोळ	
छन् १६६	
उच्छेदवादी २६२, हुन् २६३,	
२६४	
उष्ण सहगत ५४, ५६	
उत्सम वस्तुहरू ३६	
उत्तरीय मनुष्य धर्म ११२, १३५,	
१३६	
उदयव्यय गामिनी ज्ञानले युक्त	
१४३	
उदयमी १८८	
उदयानमा गई १८६	
उदयानहरू ६	
उपऋग्म गर्ने ११२	
उपस्थान गरेका थिए १२७	

उपस्थान गरिरहेका थिए १२६	एक एक अँजुली ११०
उपस्थानशाला २२६	एक छेउमा बसे ४०, १५०, १८२
उपद्रव छैं २१५	एक जन्म ११४, को ११
उपद्रव सहित छ २१५, २१६	एकजोर उत्तम कपडा चढाए ७५
उपद्रव हुँदा १६०	एक देवता आई १२६
उत्पन्न भएका ११	एक महीनामा १४४
उपमा ५३, ६४, १०४, १०५, १०६, द्वारा पनि ४५, देखाउने छु ४५, ५०, ५५, ५७, ६३, बताउछु ५६, भन्दछु ६५, हरू १०३	एकमेलताको बारेमा १८८ एक रातदिन हुन्छ ४७ एक रातदिनको कुरा छाडी देऊ १४४
उपयुक्त १८२	एक रातदिनमा १४४
उपराजाहरूले २००	एकलाखले देऊ २०५
उत्पल १२१	एकवर्षको कुरा छाडी देऊ १४३
उपहास २६६	एकवर्षमा १४३
उपाय ने बेठीक भएकोले १८	एकवर्ष पख १६५
उपासकत्व ग्रहण गरे १५३	एकवर्ष भनेको पनि लामो हो १६५
उपेक्षी भई बस्तु २२८, २३०	एकसाथ उठेर जाँदा १६८
ऊन ६७, का कपडा ६७, को धागो ६७	एकहप्ता १६६
ऋजुप्रतिवन्न छ ३२	एकहप्ता पर्ख १६५
ऋषिहरू आउने र जाने ठाउँ १२६	एकाग्रता प्राप्त गर्न सक्छ ४
ए, ओ, औ, अं	एकांश पछाँौरा गरी २२०
एउटा भगवान्‌लाई चढाए ८३	एकांश पारी ११८
	एकसाथ उठेर नजानेलाई १६७
	ऐन कानूनका पुस्तक २००
	ओक्कपन शङ्का १४२, लाई 'शङ्का'
	भनिएको हो १४२

ओठ चलाउने बित्तिकं ६८, १०१  
 औपपातिक छैन ७१  
 औपपातिक प्राणीहरू ३६  
 औपपातिक सत्त्व छैन ५६  
 औला भाँच्न थाले २०५, २०६  
 अंकुश समाती १४२  
 अंगहरू हुन् १४२

## क

कष्टवा र माछाहरूले खाएर सिद्धिने १२२  
 कष्टवा माछाहरूले खाएर सिद्धिने फूल जस्तै १२३  
 कष्ट मात्र हुनेछ ४  
 कष्ट हुनेछ भन्ने विचारले १२५  
 कटु १२, १०४, ११२  
 कर्णधारबाट निस्केको आवाज १०७  
 कनिकाको भात ७०  
 कपडा ६७, ८४, का वस्त्रहरू ७०,  
     टाँगछ २३६, जिक्नुहोस् १४६,  
     जिक्न लगाउनुभयो ८८,  
     वछथाउन लगाएका हुन् ६६, मा जाँदा ६६,  
     मा जान नचाहनुभई ६६,

मा टेक्नु हुने छैन ६५, मा नटेक्नु भन्ने नियम ६६,  
 माथि टेक्नुहोस् ६४,  
 माथिबाट दद, ६६,  
 माथिबाट जान हुन्न १५०,  
 माथिबाट जाँदा १४६,  
 माथिबाट जानु भएन दद,  
 माथिबाट जानुहोस् १४८,  
 १५०, माथिबाट नजानुको कारण १४६, माथिबाट जाने अनुमति दिन्छु १५०,  
 भगवान्लाई चढाए द३,  
 ल्याइदियो द३, ल्याइदेउ द३, स्वीकार गर्नुहोस्  
 द३, हटाउन लगाई ६५,  
 १४६  
 कल्प आयु हुने ब्रह्मा भएर उत्पन्न  
     भएका थिए ११८  
 कपास ६७, को सिरान २०८, को सिरान राखी २०७  
 कर्मण्य ५३, भई निश्चल भएपछि ११४, ११५, थियो ५३,  
     भई ११, हुन्छ ५३, ५४  
 कर्मको फल छ ४१, ४२  
 कर्मको फल छैन ३६, ४१, ५६,  
     भन्ने दृष्टिका होइनो ७१

कर्मको फल पनि ४६  
कर्मको फल पनि छेन ४०  
कर्ममा विश्वास गद्देनये ३५  
कमलको फूल हो ६२  
कमल फूलका आकारहरू ८६  
कमलः चारिका गद्दे १३४  
कम सहित ३२  
कम्मावरण १२४  
कर्मनुसार ११, ११५  
कर १६६, २००  
अरझहरू हल्लिन्ये १११  
कराउनथाले २३  
कराउनथाली १५०  
कराइरहेकी १५०  
करुणाको कारणलाई १२०  
कल्याण कीर्तिशब्द ३६, २७३,  
फैलिन्ठ २७२  
कल्याणमित्रहरूको सत्संगतद्वारा  
१२३  
कल्याणभाषी ३६  
कसको धर्म तिमी रुचाउछौ १३०  
कसलाई प्रथम धर्मोपदेश गर्हे  
१२६, १२७  
कसले यो धर्मलाई चाँडे बुझनसक्ला  
१२५, १२६

कसंको आश्रय नचाहिने भएपछि  
 १८२  
 कसले भन्दैमा १५२  
 कसौंडीबाट भात लिकिरहेको १६२  
 कहाँ बसीरहेका रहेछन् १२७  
  
 का  
  
 काका हुन् २२२  
 काखीबाट पसिना निस्कन्थ्यो १०७  
 काट्छ ४३  
 कान्छाबाबु हुनुहुन्छ २२७  
 काटिदिन्छ ४३  
 काटेको ताडवृक्ष झें २६५  
 काठ ६०, १०४, १०५, १०६,  
       २०७, २०८, हरू ३८  
 कान्तार पार गरे ६२  
 कान्तारमा बेसरी पानी परेको छ  
       ६०, ६१, ६२  
 कान् थाप १३५, १३६, १३७  
 कामच्छन्द हो १०४, १०५, १०६  
 कामस्नेह हो १०४, १०५, १०६  
 कामपरिडाह हो १०४, १०५,  
       १०६  
 कामपिपासा हो १०४, १०५,  
       १०६

- काममिथ्याचार नगरे ४४  
 काममिथ्याचारी ४२  
 काममूर्छा हो १०४, १०५, १०६  
 कामविषयको तुष्ट्यरिणामकथा  
     १८२  
 कामविषयको बीचमा बस्ने ५, ६,  
     ७  
 कामविषयको वितर्कना गर्ने ५  
 कामविषयमा निमग्न हुने १६३  
 कामविषय परिमोग गर्ने ५  
 कामविषयमा लिप्त भई बस्तुन्  
     १०४  
 कामविषयबाट निवृत्त भई ११३  
 कामविषयबाट रहित छ ११३  
 कामविषयलाई नत्यागी १०४  
 कामविषयलाई हटाई बस्तुन् १०५,  
     १०६  
 कामविषयबाट अलग भई ११४  
 कामाल्पवबाट पनि ११५, विमुक्त  
     हुन्छ १२  
 कायकर्म २३५  
 कायमा कायानुपश्यो भई बस्तु १०,  
     ११  
 काय छाडो ७२  
 काय त्यसं छ ५५  
 कायद्वारा संयत हुँदा २२५, २२६  
 कायदुश्रितलाई २६४  
 कायले स्पर्श गरी २२८  
 काय रोग २०२  
 कायले र चित्तले १०५, १०६  
 कायसाक्षि १३८  
 कायसुचरित २६३  
 कालवृक्षको जोर्नी १११  
 कालीगडको द७  
 कालीगढ भागेर गयो द७  
 कालीगढलाई सूचित गरे द७  
 काली शिङ्ग १६१  
 काली भएकोले १६१  
 कालो ४८, छ ११२, केश छोंदाढ्हेवै  
     ६७, पनि हरियो पनि  
     नभएको ११२, सेतो ४८  
 काषायवस्त्र धारण गरी ६७
- कि, कु, कृ
- किकुशल गवेशी भई ६७, १००,  
     १०३  
 क्रियावादी २६०, २६१, २६२,  
     भएर २४४  
 किलेसावरण १२४

कुनं कुराको विश्वास गर्नुहुन्न १५२	के, को, कौ
कुखुरा ६८	
कुम्भक १०७	के कुरा गर्दै बसेका थियो १८६
कुराहरू सुन्न सक्तुपर्छ २०१	केराउ कोसाको रस ११०
कुलकुमारीहरू हुन् २०१	केश दाही छचौर गर ४५
कुलस्त्रीहरू २०१	केश दाही छचौर गरेको ४५
कुलपुवहरू १४०, १४३	केश दाही छचौर गरी ६७
कुल्लुँ २८६	कोशिस गर्नुपर्यो ६६
कुवामा १११	कोशिस गर्नेछु १०१
कुवा जस्तो भएको छ २६६	कोष घट्ठ १६६
कुशल हुन् १५८	कौडी ६४, ६५, खान्थ्यो ६४
कुशल धर्म सम्पादन गर्नको निमित्त १६०	ख
कुशल धर्महरू उत्पादन १४३	खन्तीले २३६
कुशल धर्महरूमा उत्साहित हुन्छ १४३	खबर सुने १७६
कुशलाकुशल कर्मको फलमा ३५	खरानी बनाएर २२६
कुशलवार्ता गरिसकेपछि ६३, २८७	खराब विचारबाट मलाई मुक्त गराइदिनुभयो ७२
कुशल विहारको बारेमा ६३	खरो १०४, ११२
कृष्णपक्षको पञ्चमीको दिन १३६	खाऊ १८४
कृष्णपक्षको प्रतिपदाको दिन १३६	खाटमा राखी १८६
कृतज्ञ र कृतवेदी हुने पुरुष १६४	खटमा राख्दै १८६
कृपण ६६	खाडलबाट क्षिक ४५
कृषक ६६, हरू ८१	खाडलमा जाने इच्छा गर्नात ?
कृषीवाणिज्य आदि कामहरूमा	
२००	४५

- ख्याति प्राप्त १८१, २४६  
 खाद्य भोज्य २४, २८८, तथार  
     पार्न लगाई १४८, २६८,  
     तथार पारेको छु २३,  
     द्वारा २८८
- खानुहोस् व; लंजानुहोस् २४  
 खापा ढकढक्याऊ १८२  
 खापा ढकढक्याए १८२  
 खिन्न भइरहेकी १५०  
 खिन्न हुन थाली १५०  
 खुम्च्याउँछ २६०  
 खुम्चेको बाहु २६०  
 खुम्चेको हाहलाई पसाळ्छ ११८  
 खुट्टा धोएर १५१, (कपडामाधिवाट) जाने अनुमति दिनछु १५१  
 खुट्टले पनि छुन चाहनु हुन्न ७०  
 खूपले ५८, ताछे ५८  
 खोक १८२
- ग
- गणिकाको कारणमा १८६  
 गर्धनमा बाँध्छ ७  
 गर्धनमा बाँधी २५१
- गर्धनसम्म पानी आउने ठाउँसम्म  
     गई १६०  
 गर्नुपर्ने ११५, गरिसके १२  
 गर्भशय्या २६५  
 गर्भिणी आमा १४५  
 गर्भिणीको उपमा ५०  
 गर्भिणी थिई ५०  
 गर्भिणी ब्राह्मणीले ५०, ५१  
 गम्भीर ११६, ११७  
 गरुडाकारको विमान बनाई ८७  
 गहंगो ५३, ५४  
 गलत दृष्टि छाडनुहोस् ५६  
 ग्रहण गर्नु पर्देन १५५, १५६,  
     १५७  
 ग्रहण गर १८४  
 ग्रहण गरी बस्नु १५७  
 ग्रहण गर्नु १८३  
 ग्रहण गर्नुहोस् १८२  
 गहिरो देखिन्छ १११  
 गाई ६८, ६६, हरू छन् ५  
 गाउँ निगममा लुटपीट गरी १६७  
 गाउँ वा निगमको नजिक ६  
 गाउँमा गए ६६  
 गाँठो झाँ १११  
 गाडाको समूह ६०

गाडा चलायो ६०	गृहस्थमा रहने छैनन् १२८
गाडामा भएका काठ ६१	गृहस्थीकालका साथी थिए १७६-
गाडामा भएका घाँस ६१, ६२	गृहस्थीदेखिको साथी १७८
गाडा हलुङ्गो पारी ६१	गृहस्थी संकल्पहरूलाई १०
गाडाहरूमा ६०, ८०	गृही साथी हुन् १७६
गाडाहरूलाई ७४	गृहस्थी हुने कुरा भनेका थिए १७८:
गाडाहरू गएको देखुभयो ७६	गृहपति वा गृहपतिपुत्रले ६
गाडिवान नाइके ६१, जस्तै ६३,	गृहपतिरत्न १६२, १६३
ले ६०, ६२	गोघातक १०६
गाडिवानलाई अगाडी बसाल्छन् ७६	गोचर गाउँहरू पनि छन् १०३
गाडिवानहरूलाई सम्बोधन गन्यो ६२	गोरुहरू मरे ८१
गाडिवानहरूको उपमा ५६	गोरुहरू मारिए ८१
गाथाद्वारा यस्तो भनें १३०	गोरुहरूलाई दुःख नदिनुहोस् ६१,
गाली २२०	६२
गुण वर्णना २४१	गौतम १३४, का श्रावक ३६
गुण वर्णन २४५, २५६	गौरव २०१, पूर्वक दान देऊ ७२,
गुहको पोकोको उपमा ६३	७३, पूर्वक दान विई ७२,
गुहको रास देख्यो ६३	पूर्वक दान नदिई ७१
गुह बधन थाल्यो ६३	गंगाको तीरमा २८७
गुह बोकेर लग्यो ६३	गंगानदी २८६, बाट १६०
गुह लंजानुपन्थो ६३	घ
गुह लंजाने मानिस जस्तै हुनुहुँदो रहेछ ६४	घरबार छाडी २४२, म प्रव्रजितः भए ६७
गृहत्याग गर्नुभन्दा अगाडि १६३	घर छाडेकि छाडेका छैनन् १२६.

घर छाडेमा बुद्ध हुने छन् १२८	चक्रवर्ती राजाले २५७
घर त्यागेका थिए १२६	चक्राले २०५
घरमा बसे चक्रवर्ती राजा १२८	चतुर्थध्यान ११
घ्राणले गन्ध सुँधी २२८	चन्द्र सूर्य ४१, पनि छन् ४८, पनि
घाँस काठ र पानी ६१, देखेनन् ६२	छन् ४८, पनि देखेन ४८,
घाँस द, ३८, ६०, ६१	को उपमा ४१, लाई देखेने
घाँस र पानी थुँगे छन् ६२	पुरुष पनि छन् ४८
घ्राण ५५	चप्पलहरू १७१
घाममा तातिएको ५३	चर्पीको उपमा ४५
घुँडाले पृथ्वीमा टेकी ११८	चर्पीको खाडल भनेको असुचि हो
घृणित पनि छ ४६	४६
घोट्ठ २३४	चर्पीको खाडलमा डुबेको हुन्छ ४५
घोडाको पुच्छरको रौलाई समेत १८८	चर्याको बारे वर्णन २४१
घोडा १६६, २००, का बच्चाहरू २३०, हरू ५	चर्या वर्णन २५६
घोप्टेकोलाई उत्तानो पारिंदिवा ६८, द२, १५६	चर्या वर्णना २४१
घोप्टोपरी लड्ये १११	चरितमा रालनुभयो १२४
॥	
चंकमण स्थलमा १०६	चक्षुले रूप देखी २२८, २२९
चंकमण गर्ने स्थानको अन्ततिर १०६	चक्षुले रूप पनि देखछ ५६
	चक्षुले रूप देखेर निमित्तप्राहो नहोऊ १०
	चाउरिन्छ १११
	चाउरिएको थियो १११
	चाँडेन ६६, १००, १०१, त्यो (उनको) धर्म अध्ययनः गरे ६८

चातुर्भौमिक धर्महरूलाई स्वयं जानी १३०	चित्तलाई १०६, चित्तलाई निग्रह गर्दे १०७
चाँदी ६७, को भारी छाड़नेछु ६७, को भारी छाडेर ६७	चिरकाल नवित्वे ६६, १०१, १३६, १३७
चार अङ्गले युक्त लोतापन्न हुन्छ १७४	चीवर छाडेको २५७
चार कारणले सम्पन्न आर्यश्रावक ३२	चीवर पहिरी ६४, १४८, १६२, २१८, २८८
चार जोर ३२	चीसो १०५, भएको हुनाले १०५
चार प्रकारका फूलहरू भए जस्तै १२३	चयुत भएका ११
चार प्रकारका व्यक्तिहरू छन् १२३	चुक्लीको भय २८६
चार धर्मले युक्त हुने आर्यश्रावक १७४	च्यूत र उत्पन्न ११५, हुने ११५
चार धर्महरूले युक्त हुने आर्यश्रावक १७५	चूप नलागी २७८
चारमहीनामा १४४	चूप रहन् २२१
चार रात दिनमा १४४	चूपी लिई ५१
चार बर्ष पछ १६५	चूपीले पेट काट्छ १०६
चारवटा गुणहरू हुन्छन् २६	चोर १६६, को उपमा ४२, घात-
चार सत्यमा जानेलाई ११७	कले ४३, हो ४२, हो
चारिकार्थ जानुभयो १४७, १८०	भनी मकहाँ ल्याई ५४,
चिकित्सिक ३६	नभइकन पनि २००, भएर
चित्तमा चित्तानुपश्यी भई १०	२००, २०२, लाई समाती
चित्तले १०६, (कुशल चित्तले)	४३, ५१, ५३, समाती ल्याई ५६, हरू १६७, हरूका सहायक भई १६६, २००, २०२, हरूले दुःख दिइरहेका छन् १६७

चौबाटोबाट २६८, २६९  
चौबाटोमा १६८, २६९  
द४ हजार छन् २४२

छ

छोरी थिई १३२  
छोरीलाई १३२  
छोरीबेटी हरण गर्दा २०२  
छोरीबेटीहल्लाई २०२  
छोरीलाई देखेर १३२

छ जनाले यापन गथ्यौ १३८

छत्र २४०

छ महीनामा १४४

छ रातदिनमा १४४

छ वर्गीय भिक्षुहरू २१३

छवर्ण रश्मीको पुञ्ज २४८

छ वर्ष पञ्च १६५

छ वर्षमा १४३

छ वर्षसम्म तपस्था गरिरहेको

बेलामा १२८

छवि वर्ण द४, द५, १२७, कुरुप

भएको थियो ११२

छाया हो २२६

छाला ५४, ५७, काट ५७, जस्तो

छ ११२

छेदन गर्नुपर्छ २६४

छोराछोरी सहित २१६

छोरा थियो ५०

छोरा पाए १३२

छोरी उनलाई दियो १३२

ज

जति जति म पञ्चवर्गीय भिक्षुहरूको  
नगिचमा पुगें १३४

जति जाने पनि १२३

जति पढे पनि १२३

जति सुनाए पनि १२३

जति सुने पनि १२३

जस्तो तिमी छो त्यस्तै म छु ६६

जस्तो तिमी छो त्यस्तै राम छन्  
१०२

जस्तो भोजन म खान्छु त्यस्तै देऊ

७०

जस्तो म छु त्यस्तै तिमी छो ६६

जस्तो राम छन् त्यस्तै तिमी छो  
१०२

जस्तो लुगा म लगाउँछु उस्तै देऊ  
७०

जनपदमा दुःख विन्छन् २००

जनपदहरू विनाश पार्छन् १६७

जबर्जस्ती २०२, हरेर लगी २०१	जहाँ बोधिराजकुमारको निवास-
जब तिमीहरू आफै जानेछौ १५६	स्थान हो ६४
जन्म क्षीण भयो ११५	जहाँ भगवान् हुनुहुन्छ ६३, ६४
जमातका जमात भई ३६	जहाँ भगवान् हुनुहुन्थ्यो ६३, १७४
जन्मान्धको उपमा ४८	जहाँ वाराणशी हो १२७
जन्मान्ध पुरुष झं लाग्छ ४८	जागृत भएर पनि ८०, ८२
जन्मान्ध पुरुषले ४८	जाति क्षीण भयो १२
जमुनाको शीतल छायामा ११३	जादूगर जस्तै हुनुहुन्छ १५२
जरिवानाको डरले १७६	जादूगर हुन् १५४
जरोलाई निकाल्छ २२६	जिन हुँ १३१
जसको निमित्त कुलपुत्रहरू १३५, १३८, १४०, १४३	जिह्वा ५५, ले रस चाखी २२८
जहाँ आलारकालाम थिए ६७, ६८, त्यहाँ गए ६६	जीव ५२, देखदैनों ५७, देखन सकूं ५७, निस्केको हेठुँ ५२,
जहाँ उद्धक रामपुत्र थिए त्यहाँ गए १००, १०१	निस्केको देखदैनों ५२, ५४, निस्केको देखन सकूं ५४, निस्केको हामी देखदैनों ५५, पसेको वा निस्केको ५२
जहाँ उखेलको सेनानी भन्ने गाउं हो १०३	जीवन परित्याग २४२
जहाँ कुशीनगर हो १८०	बोधन रहन्छ १८५
जहाँ कोकनब प्रासाद हो ६४	जीवित रहन चाहन्छन् ४६
जहाँ पञ्चवर्गीय मिभुहरू थिए १३४	जुगुप्सा २६४
जहाँ बोधिराजकुमार थिए ६३	जुगुप्सी २६२, हुन् २६४
	जुन विशामा भय छैन २१५
	जुन धर्म राम जान्छन् त्यो धर्म १०२

जुवा खेलदेथे ६४  
 जुवा खेले ६४  
 जुवा खेलौं भन्नी भन्यो ६४  
 जुवाडेको उपभा ६४, ६५  
 जुवाडे जस्तै नाराग्नु ६५  
 जुवाडेहरू ६४

जुवाले २०५

जे जति समुदय धर्महरू हुन् १८२

जेठापाका राजाहरूकहाँ २०१

जेठापाका राजाहरूले २०२

जेठी थिइन् १६१

ज्योति देखेको छु १३७

जंगलमा गई ७

जंगलमा बसे पनि १६८

जंगली हात्ती अ, ६, लाई ७, ले ८

### ऋ

झगडा गरी १८६  
 झगडा पर्ना १८६  
 झाडा वा पिसाप गर्नु भन्दा १११  
 क्षूटो आरोप २६२, लगाउँछन्  
     १५६, लगाउन चाहन्नौ  
     १५४, २६२  
 क्षूटो कुराको आरोप १७  
 क्षूटो पनि बोल्छ १५५

क्षूटो पनि बोलदेन १५७  
 क्षुत्रोमुत्रो ७०  
 क्षुरा क्षुरा पार्छ २२६  
 क्षुरेको छ १०६  
 क्षुरेको काठ १०५

ट, ठ, ड, ढ

टहर्लिदै टहर्लिदै ३  
 टाउकोको छाला १११  
 टाउकोमा राखी लग्यो ६३  
 टाउकोमा वा काँधमा समारी  
     थिच्छ १०७  
 टाउको दुखन थात्यो १०८  
 टाउको हल्लाउँदै १३१  
 टाढाका २३७  
 टाढादेखी बोकेर ल्याएको छु ६६  
 टाढैबाट देखे १३४  
 टुक्रा टुक्रा पार्छ २२६  
 टुक्रपक बसी २२०  
 टुप्पो काट्छ २३४, २३५  
 ठक्कर ख्वाइन् २०५  
 ठक्कर ख्वाएको २०५  
 ठूलो छन् भन्दैमा मात्र १५५,  
     ग्रहण गर्नु पद्देन १५८  
 ठूलो पशु मारी २६८

ठेकीमा दही राखी १६	ढीलो प्रज्ञा हुने १४४
ठेकीमा पानी राखी १८	
ठोकेरने १२८	त, ता
डालो लिई २२६	
डाह हुन्थ्यो १०६	तर्कको आधारमा मात्र १५५
डाह भएको थियो १०६	तकिया १८५, चाहिएको थियो
डुङ्गा २३६, खोजिरहेको २६०,	१८५, राखन दिएका थिए
खोजदै थिए २८६, बना-	१७८
उँछ २३६, मा बसी १६०	तप्त गर्नुपर्छ २६४
डुब्दै जान्छ २३५	त्यति त्यति पञ्चवर्गीय भिक्षुहरू
डुब्लेछ २३४	१३४
डुब्ले छन् २३६	तथागत ६, १३५, १३६, १३७,
डोरी बाटिएको हो १११	१६३, परिनिर्वाण हुनेछ
डोरी त्याई २५०	८५, बाहुलिक होइनन्
डोरी यहाँ छ ६६	१३५, लोकमा उत्पन्न
डोरीले टाउकोमा बेसरी बेरिदिन्छ	हुन्छन् २५५, लोकमा
१०८	जन्मन्छ २५६, का दश-
डोरीले बलियो गरी बाँध ४३	बलहरू २४५, को अनु-
डोरीले बाँधी ५३	मोदन १६, को नेतृत्व पाई
डंसमकस १२	१४०, को नेतृत्व पाएपछि
ढाकी २१८	१४३, १४४, को बोधि-
ढाकेको छ २२१	लाई विश्वास गर्छ १४२,
ढाक्कनुपर्छ २१८	को शरीर ८४, को शरीर
ढाकेकोलाई उघारि दिंदा ६८, ८३,	अतिपरिशुद्ध ८४, को
१५६	शरीर अतिपरिशुद्ध देखिन्छ
डुङ्गाको डल्लोले २३४, २३६	८५, ले १०, ११, ले

अनुपम	सम्यक्सम्बोधी	तरबारको दुष्पोले १०८
अवबोध	गर्छं दै, ले	तराजुमा तौल ५३
देशना	गरेको धर्मसाई	तरुण मिक्ष १२, १३
	१६३	तरुण महामात्यलाई २४
तपञ्जुगुप्तसाद्वारा	२३२, २३३	तरुणा तरुणा लिच्छवीहरूको २०४,
तपञ्जुगुप्तसावादी	हुन् २३३, २३४	२०५
तपञ्जुगुप्तसामा	तल्लीन भई बस्थन्	तरीकाको आधारमा मात्र १५५
	२३४	तलाउ २०३
तपञ्जुगुप्तसा	सार हो २३३	त्यस चर्याद्वारा पनि १३६
तपञ्जुगुप्तसावादी	हुन्नन् २३५, २३६	त्यसे आसनमा १८२
तन्नेरी	छँदाल्लेदै ६७	ताळ्ठ २३४, २३६
तन्नेरी	हात्ती सच्चो १३	ताळ्खिको भएतापनि २३४
तपश्चर्याद्वारा	संसार तर्ने २३२	तातो भई वायु सहगत हुन्छ ५३
तपश्चर्याबाट	भ्रष्ट भएका हुन्	तातो फलामको उपमा ५३
	१३५, १३६	तातो हुन्न ५४
तपश्चर्याबाट	भ्रष्ट भई १३४,	ताराहरूको छाया १११
	१३५	तालपत्रको स्थानो प्वालबाट १८८
तपस्या	गर्ने ११२	तालुमा जिभ्रो पुन्याई १०६, १०७
तपस्या	गर्नको निमित्त १०३	तालुमा जिभ्रो पुन्याउंदा १०७
तपस्या	गरिरहेको बंलामा १२७	तास ५४
तपस्याको	निमित्त यहीं असल छ	वास र आशंका हुन्थ्यो १६८
	१०३	वास लिई १६३
तपस्याबाट	भ्रष्ट हुने ११४	
तपस्यालाई	निन्दा गर्नुहुन्छ २५७	ति, ती, तु, तू
तपस्यी	२६२, हुन् २६४	
तमः नाश	भई ११५, ११६	तित्ककलाबु १११

त्रिकोटिपरिशुद्ध २७०	तेल पाउन सक्नेछ १६
तिङ्गा गुह को हुन् २३०	तेल पाउन सक्ने छैन १७
तीक्ष्ण इन्द्रिय हुने १२०, १२१	तेल निकालने उपाय १७
तीक्ष्ण प्रज्ञा हुने पुरुषले १४४	तेल पाउने उपाय ठोक भएकोले १६
स्त्री २०५, रत्न १६२, १६३	तेल लगाई ४५
तीन उपमाहरू १०६	तेश्रो विदधा प्राप्त गरै ११६
तीनजना भिक्षुहरू भिक्षाटन जान्ने १३८	वैभूमिक धर्ममा अलिप्त भई १३०
तीनजना भिक्षुहरूलाई उपदेश गर्थे १३८	वैभूमिक धर्महरूलाई जितेर १३०
तीनप्रकारका भय २८६	त्यो म होइन २३८
तीन महीनामा १४४	त्यो मेरो होइन २३८
तीन रातदिनमा १४४	त्योभन्ना यही नै उत्कृष्ट छ ११२
तीन वर्ष पछि १६५	त्यो ज्ञान जानें ६८, १०१
तीव्र १०४, १०५, १०६, ११२	ma.Digital द, दा
तीस दिनको एक महीना हुन्छ ४७	दण्ड १६६, को भयले १८१, दिनु- होस् ५१, ५३, ५४, ५६
तुच्छ १५६, ता १८२	दतीवन पनि दिन्ये १२८
तूष्णीश्वाद्वारा स्वीकार्नु भयो ६३	दतीवन पनि दियाँ १३४
तृष्णा क्षय गरी १३०	दरबारको भित्र बाहिर १६८
तृतीयध्यान ११	दरिद्रपन हटाउने २५७
ते, तो	दलिनहरू १११
तेरस संघादिसेसो २१४	दश उपपारमी २४२
तेलको दृष्टान्त १७, १८	दर्शनार्थ जान चाहन्छु २६०, २८२
तेल खोज्ने पुरुषले १७, १८	दर्शनार्थ जान्छौ २६१

दर्शनार्थ जाने २६१	दानपति २७१, २७२, २७७, थिए २०६, संग २७२
दशपरमार्थ पारमी २४२	दान पुण्यको फल छैन २७
दश पारमी २४२	दान सम्बन्धी २५०
दशबल २४५, २५६, २५७, को २४५	दान सहायक २७२
दशसहस्री लोकधातुमा १२३	दानवस्तुहरू ३६
दहरूमध्ये २५८	दानशालामा ३६
दक्ष र सुशिक्षित छन् १८८	दाना द, हरू खुवाउन थाल्छ २७१
दक्षिणा दिन योग्य १२	दायक २७१, दानपति २७१, २७२, २७३, २७६, दानपति हुँ २७३
दक्षिणेय छन् ३२	दि, दी
दाईं गर्ने ठाउँ द१, को दैलोनिर द१, बाट बाहिर निस्की	दिक्कमानी २४
दान्त अदान्त मरण १२	दिक्क मान्दै २३, २४
दान्त भएर मन्यो १३	द्वितीयध्यान ११
दाँत बाँधी १०६, १०७	दिवा विहारको निमित्त ७६
दानकथा १८२, २६७	दिव्य ओज ११०
दानका फलहरू २७३	दिव्यचक्षुद्वारा ११, ११५, १२७
दानकार्यमा ३६	दिव्यचक्षु प्राप्त गर्नेन् ४६
दानको प्रत्यक्ष फल २७१	दिव्यचक्षु ज्ञान प्राप्त गर्नुभयो १६७
दानको फल २७१, २७६	दिव्य वा मनुष्य आयुले युक्त ३२
दानदास २७२	दिव्य वा मनुष्य सुखले युक्त ३२
दानदिन लगाए ३६	दीर्घकालिक हित सुख हुनेछ १६०
दानदिनुपर्छ २६७	दीर्घायु छ भनी भने ४६
दानदिनु हुन्न २६७	
दानदिने कार्यमा ७०, रत हुने ३६	

दु, दू, ह	दुःखवेदना अनुभव नगरे पनि १०४, १०५, १०६
दुइ अवस्थामा ८४	दुःखवेदनीय आलवहरू २२६,
दुइ जन्म ११४, को ११	२२७, २२८
दुइजना भिक्षुहरूलाई उपदेश गरे १३७	दुःख समुदय हो ११
दुइजना भिक्षुहरूलाई उपदेश गर्दू १३९	दुःख हो ११
दुइजना भिक्षुहरू भिक्षाटन् जान्ने १३८	दुर्गति ४२
दुइ दाजुभाइहरूको बीचमा १६४	दुर्गंध हुन् ४६
दुइ महीनामा १४४	दुर्गंध पनि हो ४६
दुइ रातदिनमा १४४	दुर्बल पुरुषलाई १०६
दुइ वर्षमा १६५	दुराकार हुने १२१
दुइवटा कुरा बताएका थिए १२८	दुष्करत्तर्चर्या १०६, द्वारा ११२
दुइवटा शालवृक्षको बीचमा ८५	दुष्करत्तर्चर्याको कटुताको कारणले गर्दा १०७, १०८, १०९
दुइवटी भार्याहरू थिए ५०	दुष्करतापूर्वक प्राप्त गरेको यो धर्मलाई ११७
दुइहात पछाडी पारी ४३	दुष्कृत्य आपत्ति लानेछ १५०
दुःख चाहन्न ४६	दुर्लभ १६३, १६४
दुःखनिरोध हो ११	दुर्लभको कुरा सुनाउनुभयो १८७
दुःखनिरोध हुने मार्ग हो ११	दुर्लभो भयो १११
दुःख पीडा २२८	दुर्विज्ञ हुने १२२
दुःखले ने सुख पाइन्छ ६७	दूधको दृष्टान्त १७, १६
दुःखवेदना अनुभव गर्दैन् १०४, १०५, १०६, ११२	दूध खोज्ने पुरुष १७, १६
दुःखवेदना अनुभव गरे ११२	दूध पाउन सक्ने छैन १८
	दूध पाउने उपाय ठीक भएकोले १६

दूध पाउने उपाय ने बेठीक भएकोले	देवलोकमा उत्पन्न हुने प्राणी छन्
१८	४१
दूषिक्षको कारणद्वारा १८६	देविन्द ७६
दृष्टिधर्म १८२	देशना गर्ने पुरुष दुर्लभ छ १६४
दृष्टान्तहरू ७, २०	द्वेष १५५, चरितका १२४, सहित-
दै, दो	को कार्य गर्ने छनौ १५६,
देखेको हुन्छ १८५	हटाउनको निमित्त बस
देखन गाहो ११६	१५८
देख्न नसकिने ११७	दैलोनिर उभिई ३०
देख्न सक्ने छनन् ११६	दैलो उघाडनुभयो १८२
देवता हुन् ४१, कि मानिस हुन् ४१	दैलो खोल्नु हुनेछ १८२
देवताले भनेको कुरामा मात्र १२६,	दैलो बन्द छ १८१
१२७	द्रोणीमा तील खन्याई १८
देवताहरू थिए १०६	द्रोणीमा बालुवा हाली १७
देवताहरूलाई मनुष्यहरू असुचि हुन्	दोबाटोबाट दोबाटोमा घुमाई ४३
४६	दोष र भयको दृष्टिले हेँ १२२
देवताहरूले १०६, २०२, आरक्षा	दोषलाई दोष भनी २१६, २२०
गर्दनन् २०२, देखी १०६,	दोषारोपण २०६, २१०, गर्छन्
यस्तो भने ११०, यस्तो	२१८, गरेका थिए २११,
भनेका हुन् १०६	गर्ने २१६, गन्यो २१६
देवताहरू २०१	ध
देव मनुष्यहरूका शास्ता ३१, १४३	धजापताका फेलाउँथे होलान्
देवलोकमा उत्पन्न हुने प्राणीहरू	२६६
छनन् ४०	धन परित्याग २४२

धनहरू परित्याग गरी २४३	धर्म प्रकाश पार्नुभयो १५६
धर्मको अपवाद गर्छ २१७	धर्म प्रकाश पारिदिनु भयो ८३
धर्मको अपवाद गर्दैन २२०	धर्म प्रति ग्रचल प्रसन्नताले १७५
धर्मको गहिराइलाई बुझी १८२	धर्म बुझनसक्ने प्राणीहरू पनि १२०
धर्मको वर्णन २५६, २६०, २६१, गर्दै २४५	धर्ममा धर्मानुपश्यी भई बस्तु १०, ११
धर्मको वर्णना २४६, गर्दै २४२	धर्मलाई चाँडै बुझेछन् १२५,
धर्मगुण भन्ने ठाउँमा १७५	१२६
धर्मचक्र प्रवर्तन गर्नको निमित्त १३१	धर्मलाई बुझनसक्ने पनि ११८
धर्मचक्र प्रवर्तनको लागि प्रस्थान १२५	धर्मलाई बुझन सजिलो ढैन ११७
धर्मचक्र प्रवर्तन सूक्ष्म देशना गर्नुभयो १३६	धर्म सुन नयाउँदा ११८
धर्मचक्र उत्पन्न भयो १८२	धर्मानुकूल २२०, भन्दछन् १५४
धर्मदेशना गर्नेछु १३५, १३६, १३७, भनी निश्रय गरी १२४	धर्मासनबाट उठेर गए २५४
धर्मदेशना नगर्ह १२५, १२६	धार्मिक कथाद्वारा २६६
धर्मदेशना नगर्ने विचार भएको थियो १२५	धर्मोपदेश गर्ह १२५
धर्मदेशना गर्नुहोस् ११८, १२०	धर्मोपदेश गर्ने २५४
धर्मदेशनातिर होइन ११७	धर्मोपदेश गर्न सविदन ४
धर्मदेशनाद्वारा हित हुनेछ भन्ने भनमा लागेपछि १२४	धर्मोपदेश नगर्ह १२७
धर्मदेशनामा नलगरी ११८	धाईले बोकेर भगवान्कहाँ लगी १४६
	धागो ६७
	धान्यवांहरू पनि धेरै थिए ३८
	धार्मिक कथाद्वारा ८३, ८४, २०५, २०६

धार्मिक कथा सुनाई १५०, १८४	२३४, २३६, मा डुड्छ
धार्मिक कथा सुनाउनु भई २५	२३५, मा पुगी २४७
धार्मिक पूजा २०२	नपाकेकोलाई ५१
धिक्कार्नथाली १५०	न म भगवान् प्रति श्रद्धाले आएको
धिक्कार्नथाले २३	हुँ १७६
धिक्कारिरहेकी १५०	नमरेसम्म द३, शरणमा आएको
घुताङ्गशील पालन गर्छन् २४५	उपासक हो १४६, १५६,
घुताङ्गशीलहरू पालन गर्नु भएको	२३१, २६५, २६७
कुरा १६८	नयाँ कर्म पनि गर्दैन २२७, २२८
घूलो लागेको छैन ८०	नरकपालले ४३
न	
न आसन दिने १३४	नरकमा उत्पन्न हुनेछन् ४२
न आसनबाट उठ्ने १३४	नरकमा उत्पन्न हुन्छन् ४२
नचाहिंदो अपवाद हुन सक्नेछ ६६	नरकमा गई ४३
नगर बनाउदैछन् २८६	नरम बछथानमा २०७, २०८
नगर बनाउदै थिए २८५	नरम हुनेछन् २०८
नजिकका २३७, रूपहरू २३७	नसा ५४, ५७
नदिएको पनि लिन्छ १५५	नाइकेले ६१
नदिएको पनि लिन्न १५७	नाङ्गा साधु थिए १३१
नदी १०३, पनि छ १०३, तर्न चाहने २३५, मा बगाइ- दिन्छ २२६, मा बगाइ- दिन्छु २३१, मा बगाइ- दिनेछु ८२, को स्रोत	नास्तिकवादी थिए ३७ नास्तिकवादी मध्येमा प्रसिद्ध थिए ३५ नास्तिक दृष्टि हटेको थियो ३७ नाम र गोत्रको नाम सुनाई ४० नाम लिएर १३४, १३५ नामी नामी २४०, २८१ न्याय प्रतिपन्न छ ३२

नाश गर्ने काम २१५	निरवदध हुन् १५८
निकाय २४२	निराधार २०६, २१०, २११, २१८, २१९
निग्रह गरी १०७	निरालसी हुन्छ १४१
निश्चलतामा पुगेपछि ११	निराशा गरी अहम्यचर्यवास गरे पनि १५, १६
निश्चन्त १८२, २६७	निरोगी १४३, हुन्छ १४१
नित्य भन्नेलाई अनित्य ११७	निरोध ११६, मा १००, १०२, धर्म हुन् १८२
नित्य भेला १६६, हुनेछन् १६६, हुँवा १६७	निर्वाणमा पुन्याउँछ २२७, २२८
नित्य विहार २२८	निर्वाण नजिक पुन्याइदिन्छ ३२
निम्त्याएकी थिइन् १८७	निर्वाण प्राप्त गरिसकेको छ १३१
निम्त्याएको भएर पनि २५	निर्वाणमा पुन्याउन सक्दैन १००, १०२
निम्तो १८७, गरेको छँडाछँदै २५, गरेको भएर पनि २५	निर्वाण साक्षात्कार गर्नको निमित्त १०
निम्त्याएर कुरा गर्नुहुन्न २१६	निवासमा १४८
निर्दागी ३२	निवैदमा १००, १०२
निन्दा गर्नुभई २५	निशानामा लगाउँछ २३८
निन्दा गरेका थिए २५१	निःशंको भई शान्तपूर्वक बस्तु १६८
निवाएको थिइन ७६, ८२	नीच उच्च ११
निवाउनु भएको थियो ७६, ८२	नीला १८७, २०४, वस्त्रहरू २०४
निपुण ११६, ११७	नीलो ४८, ...रूप पनि छ ४८, लेप २०४
निहुँदि हुन्छ १४१	
निर्मल ११, वेखिन्छ ८४, ८५, पानी बगिरहेको १०३, ११४	
भएपछि ११४	
निमित्त १४०, वर्णन पाएको छु १३७	



परम्पराको आधारमा मात्र १५५	परिभाषी २७६, २७७, २७८,
परलोक छ ४०, ४१, ४२, ४६, ४६, ५१, ५२, ५४, भन्ने कुरा ४४, ४७, भनेर आउँछौ ४३, भन्ने कुरा भन्नेछौ ४७, भनी विश्वास गर्दिन ५०, ५२	२७९
परलोक भएपछि ३६	परिवारहरू त्यागी २४२
परलोकमा छन् ४१	परिवेणबाट परिवेणमा गई १८१
परलोकमा पाउने २७३	परिशुद्ध ११, आजीविकाका २३७, कायकर्म २३५, २३७, रं निर्मल देखिएको ८४,
परलोक छैन ३६, ४१, ४२, ४६, ५३, ५६, भन्ने लाग्छ ४३, ४४, ४७, ४६, ५१, ५३, ५४, ५५, ५६, ५७	भएपछि ११५, वचीकर्म २३५, २३७, भनकर्म २३५, २३७
परलोकलाई १२२	परिषद्मा २७३, २८१, जान्तु २७२
परलोक वदघ भयदर्शी १२२, भई बस्ने १२१, भई नबस्ने १२१, १२२	परिहानी १६७, २००, हुनेछ २४३, हुनसक्छ ११८, होइन १६६, १६७, १६६, २०१, २०३
पराक्रम १०४, गरी १०४, १०५, गर्व १०५, १०६	परुषवचन नबोल्ने ४४
पराक्रमी भई १४३	परुषदाची ४२
पराकाष्ठामा पुगेको शरीरले ११३	पवत्तमंस २६८
पराजित गरी २०५	पर्वतको टुप्पोमा बसी १२०
पराजित भएको सम्मेका थिए १८८	पर्वतको दृष्टान्त ६
	पर्वतमनि बस्छ ६
	पर्वतमाथि जान्तु ६
	पर्वतमाथिबाट ७
	पर्वतमा जान्तुन् ६
	पर्वतमाथि बस्ने साथीले ६

पर्वतले थिचे जस्तो भई २४४	पाँच पाँच शय गाडाहरू ८०
स्पर्श थाहा पाउन सबदेन ५५	पाँचजना अरहत् फलमा प्रतिष्ठित-
पशु मारी २६६	भएका थिए १३६
पशु माने २६८	पाँचजनाले चाँहि १२८
पसारेको हातलाई खुम्च्याउँछ	पाँच रात दिनमा १४४
११८	पाँच बर्षमा १४३
पसिना २५४	पाँचशय गाडाहरू ७६, ८०, ले ८०
पर्सि फुले फूल जस्ते पुरुषलाई	पाँचशय लिच्छवीहरूका बीच १६२
१२३	५५० जातकका कुराहरू २४२
पहेला आभूषणहरू २०४	पात्र उघारिदेश्रोस् २२१
पहेला पहेला २०४	पात्र उघारिदिने अनुमति दिन्छु-
पहेला वस्त्रहरू २०४	२२०
पहिले नसुनेका १०३, उपमाहरू	पात्र उघारिदिनुपर्ण २२०
१०४	पात्र उघारिदिनु हुन २२०
पहेलो ४८, १८७	पात्र एक छेउमा राखेपछि १८४
पहेलो लेप २०४	पात्र चीवर प्रहण गरी ६४, १६२,-
पहिलो हप्ताभिन्न ६१	२१८, २६८
Dhamma	
पा	पात्र चीवर धारण गरी २३
पाउ पखालने पानी राखे १३४	पात्र चीवर लिई १४८
पागल भयो ६४	पात्र ढाकेको छ २२०
पाँच प्रधानीय अंगहरूले युक्त १४३,	पात्र ढाकिसक्यो २१८
भिक्षुले १४३, १४४	पात्र ढाकिदियो २१९
पाँच प्रकारका रत्नहरू १६२	पात्र ढाकिदिएको कारणबाट २१०-
	पात्र ढाकने अनुमति दिन्छु २१७
	पात्रमा भरी भरी राख्दै गए २४

पात्रबाट हात हटाइसकेपछि २४,	पापकदृष्टिलाई छाड्नुहोस् ६३,
६५, १५०	६४, ६५, ६७
पानी ३८, को स्तरमा रहने १२२,	पाप लाग्छ २६८
को स्तरमा रहेका हुन्छन्	पापी मारले २०८
१२१, को भय २८६, पनि	पारङ्गत थिए १२८
पद्मन ६६, पनि पछि ६६,	पारतनं सक्ष २३६
पन्यो ६३, थुप्रे छन् ६१,	पारमी पूरा गर्नुभयो २४२
बल्दैछ २१५, २१६,	पाराजिकाको दोषारोपण गर २१५
भरेको छ ६२, राखी ६०,	पाराजिका हुन्छ २१५
बाट श्रलग्ग १०५, १०६,	पालैसित राज्य गर्दथे ७४
भन्दा माथि उठी १२१,	पालो नपाउँदा १८३
भन्दा माथि रहने १२२,	पालो पहरा १६३, १६८
भित्र पोखित हुन्छन् १२१,	पालो पाउन नसकी १८३
भित्रे रहने १२२, मा	पालो पालो गरी ७८, १७७
उत्पन्न भई १२१, मा	पालो लगाइएको थियो १८३
फालिराखेका काठलाई	पाहुना गर्न योग्य छन् ३२
१०४, मा फर्याकिराखेको	
र चीसो छ १०४, मा	पि, पी
मा भिजेको १०४,	
१०५, मा संवर्धन भई	पिटक २४२
१२१, ले छुन नसक्ने गरी	पिठ्यौंको हाड सुम्सुम्याउँदा १११
रहन्छन् १२१	पिठ्यौंको हाड ने छुन्थे १११
पाकुँञ्जेलसम्म पर्खन्छन् ५१	पिठ्यौंका हाडहरू १११
पापक दृष्टिलाई छाड्न सकिदन	पीठाका १८३, रोटीहरू १८३
५६, ६३, ६४, ६५	पीडा हुन्थ्यो १०७, १०८, १०९
पापक दृष्टिलाई छाडें भने ५६	

पीपलको रुख हो ६०  
पीपलको रुखमनि बसी ६०

पूर्वेनिवासानुसृति ज्ञानमा चित्त  
झुकाउँछ ११

पु, पू

ये, वै, पो

पुण्य प्राप्त गरे २५, वा अपुण्य  
२४, वा गरिन २४  
पुण्य प्राप्त गन्धो २४, २५  
पुण्यक्षेत्र छन् ३२  
पुण्यक्षेत्र हुन्छ १२  
पुत्र परित्याग २४२  
पुत्र लाभको निमित्त ६५  
पुरानो कर्म पनि २२७, २२८  
पुरुषदम्यसारथी १४३  
पुरुष सहगत ५६  
पूज्यस्थानहरू २०१  
पूजा २०१, र सम्मान पनि गरे  
१००, १०२  
पूल बनाई २६०  
पूर्वजन्मका कुराहरू ११, ११४  
पूर्वार्णि समयमा १४, १६, २३,  
६४, १४८, १६२, २६८,  
२८८  
पूर्वेनिवासानुसृति ज्ञानतिर चित्त  
झुकाएँ ११४

पेटको छाला सुम्मुम्याउँदा १११  
पेटको छाला पिठ्यौंको हाडमा  
टाँसिएको हुन्ध्यो १११  
पेटको छाला नै छुन्ये १११  
पेट चिरो ५१  
पेट भरिसकेको छ २३  
पेटमा १०६  
पेलछ भने १७  
पैदल नै गए २०५  
पैदल नै भगवान्कहाँ गए २६१  
पंशुन्यवादी ४२  
पंशुन्यबोली नबोल्ने ४४  
पोकोपारी ६३

प्र

प्राणशक्ति ११०  
प्रणीत ११६, २३७, खाद्य-भोज्य  
आर्पित गरे ६५, खाद्य-  
भोज्य तयार पार्न लगाई

६४, खादघ-भोज्य तथार पारी २२	प्रव्रजित हुन सविदन १६५ प्रव्रजित होऊ १६५
प्रजापतिलाई बिगारे २१५, २१६	प्रसन्न थिएनन् १७६
प्रत्यक्ष अनुभव गर्न सक्ने ३२	प्रसन्न पार्नु १८१
प्रतित्यसमुत्पादलाई ६१	प्रसन्न भएर गएको होइन १८१
प्रतिप्रदाको दिनदेखि १३६	प्रसव भइसकेको स्त्रीले १५०
प्रतिलोम गरिरहनु भएको कुरा ६१	प्रसाद थियो २३१
प्रतिस्रोत हो ११७	प्रसाद शहा १४२
प्रतिस्रोतमा गएको ११७	प्रजापन गर्देनन् १६६
प्रत्येक बुद्धहरू १२६	प्रजापन गरेकोलाई उच्चित्त गर्नले १६६
प्रथम ध्यान भूमिमा ११८	प्रजापन नगरेकालाई १६६
प्रथम ध्यानमा ११३	प्रजापन गरेकोलाई हरण नगरी २००
प्रथम ध्यान लाभ गरी ११८	प्रजा पूरा गरी २३६
प्रथम विद्यथा प्राप्त गरे ११५	प्रजाले युक्त हुन्छ १४३
प्रधाननीय पाँच अंगहरू १४३	प्राणीहिंसा गर्देनन् ४४
प्रधानीय (साधनका) १४२	प्राणीहिंसा पनि गर्देन १५७
प्रश्नोत्तर गरी १२३	प्राणीहिंसा गर्देनौं २६६
प्रभावशाली २८५, २८६	प्राणीहिंसा नार्ने ४४, ४६, ४७
प्रयोग सहगत ५६	प्राणीहिंसा पनि गर्दै १५५, १५६
प्रलोभन देखाई १७८	प्राणातिपाती ४२, ४३
प्रलोभन देखाएका होइनन् १७८	प्राणीहरू ११५, को हत्या हुन्न ६६, को हिंसा गरिन्छ ६८, देखें १२१, धेरै थिए ३८
प्रव्रजित भए १६६	
प्रव्रजित हुन्छन् १३५, १३८, १४०, १४३, भने १६५	
प्रव्रजित हुन्छ ६	
प्रव्रजित हुनको निमित्त १६४	

प्रातःकालमा अनुशासन गर्दा १४५	२३५, २३६
प्रातःकालमा विशेषता पाइन्छ १४५	बच्चा नजन्माउन्जेलसम्म पर्ख ५०
प्राप्त गर्न सक्नु भएन १३६	बज्रपात भएको ८०
प्रातिमोक्ष संयम गरी बस्छ १०	बज्रपातद्वारा ८१
प्रातिमोक्षमा संयम गरी बस १०	बज्रपात हुँदा ८१, ८२, पनि ८२
प्रीति सुख भएको ११३	बज्रपातहरू ८०
फ	
फल पाउने उपाय १६	बटुवा ६६
फलाम ६७	बढाहर्थे १२८
फलामको डल्लो ५३, ५४	ब्यक्त ३६, १२५, १२६
फालेको जस्तो गरी दान दिइ ७२	बतास ८१ २१५
फालेको जस्तो गरी दान नदेऊ ७२, ७३	बतासमा छाडिदिनेछु ८२
फाल्ने जस्तै गरी दान दिई ७१, ७२	बतास छैन २१६
फूलै फूल्ने भरिएको १२३	बतासमा फालिदिनेछु २३१
फूलहरू प्यावने काम गर्नु ७७	बन्धनहरूको उत्सर्ग ११६
फेद काट्छ २३४, २३५	बस्न सक्छ १०१
फोहरी हुन् ४६	बगडाभित्र गई १८२
ब, बा	
बञ्चरो २२६, २३४, २३५, ले	बलवान पुरुषले १०८, १०९, निर्बल पुरुषलाई १०७
	बली (पूजा) लाई २०१
	बर्षावास बस्नुभएको थियो १३६
	बसाढ गाउँ २३६
	बसिरहेका छन् १२७
	बसिलाले २३४
	ब्रह्मचर्यवास १३८, अवसान गरी १३५, १४०, १४३
	ब्रह्मचर्यवास पूरा भयो १२, ११५

- ब्रह्मचर्यवास गर्न चाहन्छु ६८,  
बाटोमा हेर्न सगाए १८६  
१०० बाटो हिंडिरहेको बेलामा ७६
- ब्रह्मदेय गरी ३८, दिएको ३५ बाढीबाट २३२
- ब्रह्मायाचना १४४ बाँण २३७, छिराउन सक्छन् १८८,
- ब्रह्मलोकमा अन्तरघात भई ११८ द्वारा गरिने २३७, ले  
ब्रह्माको अभिभ्रायलाई बुझी १२० हास्त सक्छन् १८८
- ब्रह्माको याचना ११६ व्याधा १३२, का नायकले १३१,
- ब्रह्मालाई वचन दिनुभयो १२४ फर्केपछि १३२, ले १३२,
- ब्रह्माहरूका साथ ११८ हरूको गाउँमा बसे १३१
- बहुपकारी १२६, हुन् १२७ व्यापादी ४२
- बहुलतर भेला १६६, हुनेछन् १६६ व्यापार पनि गर्दथे ७४
- बहुलताको कारणले गर्दा १३४ व्यापारको निमित्त ७४
- बहुश्रुत ३६ व्यामप्रभा २४५, २४८, को २४५
- बाँचिरहन चाहन्छन् ५० बालक कालको सम्झना ११३
- बाठा १८१, लाई थुनबाट हटाइ-  
दिएमा १६ बाँसको हुँगो १०७
- बाटोबाट एक छेउमा लागि ६७ ब्राह्मणहरू १६०, लाई १६०
- बाटो मुलेकोलाई बाटो देखाईदिवा ब्राह्मण गृहपतिहरू ४०, लाई ४०
- ६८, ८३, १५६ ब्राह्ममहीनाको एक वर्ष ४७
- बाटोमा कुन राखे १६२ बाहिरका चंत्य २०१
- बाटो हेर्न गए १७६, १८० बाहिरी २३७, २३८, स्नान ३३,
- बाटो हेर्न गएको हुँ १८१ स्नान भन्दा २६
- बाटो हेर्न जाँदैन १८१ बाहुल्यतामा आवार्तित छन् १३४,
- बाटो हेर्न जाने छैन १७६, १८० १३५
- बाटो हेर्न जाने निश्चय गरे १७६ बाहुलिक भई १३५, १३६
- बाहुलिक होइनन् १३६

वि, बु. बृ	बुद्धको वर्णन २४५, २४६, २५६, २६०, २६१, गरी २४४, गर्वेत्तन् २४३
बिझु ६८, को फस ६६, रोप्छ ६६	बुद्धको गुण वर्णना गर्ये २४१
बिगुलको आवाज १६७	बुद्धको शरणमा परी १५३
बिगुल बजेको सुनी १६७	बुद्धगुण भन्ने ठाउँमा १७४
बिगुलको वास्ता नरालेलाई १६७	बुद्धचक्र १२०, द्वारा १२०, द्वारा लोकमा हेर्दा १२०, १२१, भन्दछन् १२०
बिचार गरिरहेदा ११७	बुद्धचर्या २४२
बिच्छाइराखेको आसनमा २२६	बुद्ध जन्मिनु अगाडि १२६
बिजुली चम्किदा ८१, ८२	बुद्ध जीवनी १६३
बिजुली चम्केको ८०	बुझाउन गाहो पर्छ १२२
बिर्तारी दिएको ३५, ३८	बुझाउन सजिलो हुन्छ १२२
बिघ्न सहित २१५, २१६	बुझन सकेनन् भने ११६
बिश्वा २०३	बुझन सकेनौ भने ४
बिहान सुनेर साँझपछ १४४	बुझने पुरुष दुर्लभ छ १६४
बीष खाएर भएपनि मर्ने थिए ४६	बुद्धत्व प्राप्त गरिसकेपछि ६१
बीषमा लतपताई ६४	बुद्धत्व प्राप्त गरिसक्नु भएपछि ६१, १६३
बुद्धकहाँ नपठाउने विचार गरी २४४	बुद्ध प्रति प्रार्थना गरेमा ६५
बुद्धको अपवाद गर्दू २१७	बुद्ध प्रति अचल प्रसन्नताले सम्पन्न हुन्छ १७४
बुद्धको अपवाद गर्दैन २२०	बुद्ध परिनिर्वाण भइसकेपछि ३५
बुद्धको अपवाद गर्न चाहन्तन् २६६	बुद्धधर्ममा प्रसन्न गराउँदा १७७
बुद्धको दर्शनार्थ २४८, जाने इच्छा भयो २४४	बुद्ध भगवान् हुनुहुन्छ १४३
बुद्धको निन्वा २६८	
बुद्धको पनि शरणमा पर्छन् २४६	
बुद्धको पनि शरणमा जान्छन् २६५	

बुद्ध ने हुनेछन् १२८	११३, सत्त्व १०६, १२८,
बुद्धलाई पनि २६६	२४२, सत्त्व चर्या ६७,
बुद्धलाई हत्या गर्ने १७०	सत्त्वकं उद्देश्य लिई १२८,
बुद्धशासनमा बाहेक २५७	सत्त्वको शरीरमा १०६,
बुद्ध सहित भिक्षुसङ्घलाई ६५	सत्त्व श्रद्धालाई १४२
बुद्ध हुँ भन्दै हिंड्ने २४४	बोलेको हुन्छ १८५
बुद्ध हुनु भन्दा ७६	
बुद्ध हुनुहुन्छ भन्ने मनमा लागेपछि	भ
१३७	
'बुद्ध हो' भन्ने कुरा १३७	भकारीबाट धान झिकिरहेको १६२
बुद्धचरितका १२४	भगवान् अक्रियावादी छन् रे २६१
बुद्धिमानी हुन्छ १४१	भगवान् ऋषिपतन मृगदायमा
बृद्धिके आशा राख्नुपर्छ १६६	१३८
बो	भगवापि खत्तियो भयंपि खत्तियो
बोका ६८, ६९	१६०
बोकेर ल्याएको छु ६७	भगवान् चुपलाग्नुभयो १४६
बोध गर्न गाहो ११६	भगवान् कपडामाथिबाट जानु हुने
बोधि ८६, ८२, १४२, नामहरू	ठैन १४६
८६, परायण हुन्छ १७४,	भगवान् जावृगर हुन् भनी भन्छन्
१७५, वृक्ष ६०, वृक्ष	१७१
भनेको ६०, वृक्षलाई	भगवान् पनि क्षवी हुनुहुन्छ १६०
भनिएको हो ६०, मण्डप-	भगवान् पाटलीग्राममा आउँदा
मा पुरोको २४५, मार्ग हो	२८७
११३, लाभ हुन सकलाकि	भगवान् बस्ने ठाउँ खोज्दै १७७
	भगवान्कहाँ गए ७८
	भगवान्कहाँ जानुपन्थ्यो २४३

भगवान्‌का काका २२४	भय छैन २१५
भगवान्‌का श्रावकसङ्ग हुन् ३२	भयको दृष्टिले हेदैन १२२
भगवान्‌को पाउमा शीरले बन्दना	भय र त्रास भनेको कत्ति पनि छैन
गर्छन् ६३	१६८
भगवान्‌को पाउमा शीरले बन्दना	भय सहित २१५
गर ६३, १४७	भयदर्शी हुन्छ १०
भगवान्‌को धर्म १७५	भयदर्शी भई बस्ने १२१
भगवान्‌को बाटो हेर्न नजाने १७७	भन्याङ्गनिर उभिइरहनुभयो ६४,
भगवान्‌को बाटो हेर्न गयो १८१	१४८
भगवान्‌को शरणमा पछु १५६	भन्याङ्गको अन्तसम्म १४८
भगवान्‌को शरणमा जान्छन् १४६	भव्यताको आधारमा मात्र १५५
भगवान्‌को श्रावकसङ्ग ३२, १७५	भवान्नबबाट पनि ११५, विमुक्त
भगवान्‌लाई ७८, चढाउनुभयो	हुन्छ १२
८४, देखेर ७४, यस्तो भने	भविष्यवाणी गरी २८७
२६२, यस्तो बिन्ति गरे	भविष्यवाणी गर्ने १२८
१४८, १५६, सुनाए ५	भविष्यवाणी गरेका थिए १२८
भगवान्‌ले १७७, भने जस्तै भन्छन्	भन्तार १६६, २००
१५४, भने जस्तै भनेको	
हुनेछ १७, यसै कारणमा	
२५, स्वीकार्नुभयो २८७	
भगवान् शालाको बाहिर ३०	भा, भि, भु, भे, भो
भगवान्‌सँग यस्तो भने ७८	
भगवान् हुनुहुन्छ ३१	भात कहाँ पाइन्छ १६२
भद्र यौवनको अवस्थामै ६७	भात भनेको कसौडीमा पाइन्छ
भने बित्तिकै धर्मलाई बोधगर्छ	१६२
१२३	भात भनेको सुवर्णमय थालमा
	पाइन्छ १६२
	भात भकारीमा पाइन्छ १६२

भात पाउने ठाउँ थाहाछुन १६२	भिक्षुहरू सबैका निमित्त हुन् १७७
भात र दाल ११३, जस्ता ११३	भिक्षुत्वबाट चयुत गराउने २०६
भार्या परित्याग २४२	भिक्षुत्वबाट हटाइन्छ २१५
भारी बनाऊ ६६	भुद्गोमा १०६
भाला ६, लिएका मानिसहरू ६	भूमिभागमा ३५
भिजेको कपडा ६०, ६१	भूसको २०७, सिरान २०८
भिजेको कपाल भएको ६०, ६१	भेटेको हुन्छ १८५
भिजेको काठलाई १८	भेद गर्द २१७
भिजेको केश २१२	भेद गराउन २२०
भिजेको वस्त्र २१६	भेरी बजाई ४३
भित्रका २०१	भेसी २६८
भित्री २३७, २३८, स्नान ३३,	भोकप्यास १२
स्नान नै उत्तम छ २६	भोगसम्पत्तिहरू त्यागी २४२
भिक्षाटन जानुभयो १६२	भोजनको समय भयो २३
भिक्षाटन जान्ये १३७	भोजन गराउने २१, पालो पाउन सकेन्द्र १७७
भिक्षा भोजन प्रतिक्षेप गरेको कारणबाट २१०	भोजन गराए २१
भिक्षा भोजन ग्रहण नगर्ने २०६	भोजन तथार छ २३, ६४
भिक्षापात्र बन्द गरिदिए २०६	भोजन तथार भयो २६८
भिक्षा लिनुहुन्न २१७	भोजन पस्काउन थाले २३
भिक्षुहरूको पादमा २४	भोजन म दिनेछुन २०५
भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो १५०	भोजनालयमा गई हेर्दा १७७
भिक्षुहरूलाई आमन्त्रण गर्नुभई १८४	भोजनालयमा नभएका पदार्थहरू १७८
	भोजनालयमा हेर्दा १८३
	भोजन स्वीकार्नुहोस् १४८

भोलिको भोजन २०६	मनमा राख १६६
भोलि फुले फूल जस्ते पुरुष १२३	मनं लागिरहेको हो ११०
म	मनः सुचरित २६३
मझल कार्यमा १६८	मनुष्य चक्रमन्दा टाढा पुग्नसक्ने ११५
मथुर भने १८	मनुष्यहरूको दुर्गन्धले ४६
म जस्ता नै अनन्त जिन हुन सक्छन् १३१	मनेन्द्रियद्वारा जानिने वेदनालाई २२६
म जान्दिन भनी भनेपछि १००	मनेन्द्रियद्वारा जानिने वेदना हो २२६, २३०
मञ्जेठ ४८	ममा पनि बीर्य छ १०१
मटर जातिको रस ११०, ग्रहण गर्दा १११	ममा पनि स्मृति छ १०१
म डराउँछु ११३	ममा पनि श्रद्धा छ १०१
मणिरत्न १६२, १६३	मर्यादा राखी पालन नगर्ने १६६
म त्यस्तो सुखबाट डराउँदिन ११३	मरणपछि ४४, ४६, ४७, ७२, त्रयस्त्वश देवलोकमाँ ४६
मध्यो भने १६	उत्पन्न हुन्छन् ४६
मद्दत २६७	मरेर गएका उनीहरूले ४२
मध्यम प्रज्ञा हुने १४४	मरेपछि ४२, ४३
मध्यम मार्गद्वारा १४३	मरेमा मेरो बेशैं हुनेछ ४६
मधुको लड्डुले २३	मलहरू १२०
मनः कर्म २३५	मलाई मात्र दानदिनुपर्छ २६७
मनं चाहन्न ४६, ५०	मलाई यस्तो लाग्यो १०६, १०७,
मनःद्वारा संयत हुँदा २२६	१०८, १०९, ११०, ११२,
मनः दुचरित २६३	११३, ११६, १२५, १२६,
मनले घर्म जानी २२८, २२९	१२७

म समान श्रवण कोही पुरुष छनन् १३१	माथिल्लो तलामा ३६
मसेंग सोधेर जाने २४४	मान २०१
महत्कल ६६, हुने यज्ञ ६८, महान्- नृशंस ६८, दायी हुन्छ ६८, ६८, दायी हुन्न ६८, २६७, दायी हुन्छ २६७	मानसिक ग्लानी होइन ११६
महानूशंस ६६	मानिस काट्ने ठाउँमा लागे ४३
महाब्रह्माका साथ ११८	मानिसहरू यस्ता भन्दथे ११२
महामात्य २८५, २८८, थिए २८, हरूको २८४	मांसचक्षुद्वारा देख्न सकिन्न ४६
महामन्त्री २८३, हरू २८३	मांसचक्षुद्वारा परलोक देखिने होइन ४६
महाप्रभावशाली २८५, देवताहरूले २८५	मांस सहित भोजन २५१
महापरिवार सम्पन्न थिए २५८	मात्सर्य मल २७५
महापुरुष लक्षणहरू २४५, २४८, को बारेमा २४५	मात्सर्यो २७६, २७७
महारज हुने १२०, हरूलाई पनि देख्नुभयो १२४	मासी ५४, काट ५७
महाशाल वृक्षहरूको १६०	मासु ५४, ५७, २६८, को थाल खाए २६६,
महाशाल वृक्षहरू पनि १६०	खाने २६८, खान हुन्न २७०, देख्ने काम पनि १३२, ल्याउने काम १३२
	माहुतेको कुरा सुनी द
	माहुतेले द, १०, अर्को काम सिका- उँछ द
	माहुतेलाई बोलाई ७, द

मा

मि

माछा मासु २७०  
माछाहरू २०३

मित्र तथा जातिहरू ४२  
मिथ्या आजीवी भई १७

मिथ्याकर्मान्ति ६८	सृति थातमै १०७
मिथ्याजीवी ६८	सृतिप्रस्थान १०
मिथ्यादृष्टिक ४३, ६८, ६९, छन् ४२, थिए २७, भई १७, १८, ह्वौ ४२	सृत्युपछि ७१, ७२, २७६ सृदु ११, ५३, ५४, १८२, इन्द्रिय हुने १२१, भएपछि ११४
मिथ्यास्मृति राख्ने भई १७	सृषा कुरा गरी १५६
मिथ्यावाची ६८	सृषावादी ४२
मिथ्या व्यायामी ६८	सृषावाद नगर्ने ४४
मिथ्यासंकल्पी ६८	
मिथ्यासमाधिक हुन्छ ६८, ६९	मे, मै

## मु. मू. मृ

मुख, नाक र कानबाट १०८, १०९	मेधावी ३६, छन् १२५, १२६
मुखधुने पानी १३४, दिन्थे १२८	मेरो आत्मा होइन २३८
मुखबाट र नाकबाट श्वास प्रश्वास थुन्दा १०७	मेरो आत्माले १४५
मुगीको रस ११०, १११	मेरो आचार्य छेन १३१
मुसलधारे पानी द२, आएको द०, पर्दा द१, परी द२, पन्चो द१ :	मेरो पात्र चीवर लिए १३४
मूर्ख अव्यक्त ५१	मेरो पिता ११३
मूर्खी परी लड २१६	मेरो पेटमा भएको छोरा १४५
मृग २६८	मेरो मात्र चीवर १८२
मृगदायमा बसिरहनुभएको थियो १४६	मेरो मनमा आएको थियो १०६.
	मेरो शरणमा पर १५३
	मेरो शिष्य बन १५३
	मेरो श्रावक बन १५६
	मेरो सेवा ठहल गद्देथे ११३.
	मेरो होइन २३७

मेरे मात्र मिक्षा-भोजन गरुन् १७७	हटाएर बस्दा १५६
मेलमिलाप भई उठ्नेछन् १६६	मोहित पानै मन्त्रद्वारा १५२
मेलमिलाप भई उठ्ने १६६	मोहित पार्थन् १५४
मेलमिलाप भई १६६, भेला हुनेछन् १६६, नउठ्ने १६८, भेला हुने १६७, भेला नहुने १६७	मोहित पानैहुन्छ १५२
मेहनती थिए १८८	मीहित पानै विद्या जान्दछन् १५४, १५६
मैत्रीको प्रभाव १८०	मोहित पानै विद्या कल्याणकारी नै छ १५६
मैत्री चित्तद्वारा स्पर्शित भई १८१	मोहित पानै विद्या राम्र हो १५६
मैत्री चित्त फैलाउनुभयो १७७	मोहित भएपनि हुन्छ १६०
मैत्री चित्त फैलाउनु भई १८१	मोहित विद्याद्वारा १६०
मैथुन गरेको कुरा २१७	मंगलको निमित्त कपडा बिछाएको हुँ १५०
मैले धर्मदेशना गर्दा ११६	मंगलपाठ पनि गराउनेलौं १८७
मैले भन्देमा १५२	
मैले सुनेको छु कि १५२	
मैलो नपरेको १८२	

## य

## मो, मं

मोघ पुरुषहरू २५	यत्तिकले १०१
मोटा आहार ग्रहण गर्न थालै ११३, ११४	यस्तो कारणले यस्तो हो भन्देमा १५५
मोटामोटी ७०	यस्तो बिन्तिगरे ११८
मोह १५५, चरितका १२४, सहि- तको कार्य गर्ने छैनौ १५६,	यस्तो सुनेको छु १५४
	यथार्थतः बुझे ११५
	यशले युक्त हुन्छ ३२

यसे जीवनमा १३७, १३८, १४०,	यो दुःखसमुदय हो ११५
१४३, स्वयं अभिज्ञाद्वारा	योद्वाले २३८
साक्षात्कार गरी १३६	यो निरोध हो १८२
यसे जीवनमा दानको फल २७६	योनिसो १५
यस प्रत्ययको कारणबाट नै प्रतित्य	यो प्रत्ययद्वारा यो हुन्छ ११६
समुत्पाद हुन्छ ११६	यो भन्दा बढी छैन ११२
यसे मार्गद्वारा ११३	यो मार्ग हो १८२
यहाँ आउनु पर्ने हेतु छैन ११५	यो रूप हो २५५, को समुदय हो
यक्षले खाइदिए ६१	२५५
यक्षले प्रहार गरेको २६	यो लोक विनाश हुनेछ ११८
यज्ञ ६६, मा ६६	यो सत्काय हो २५६
यागु खान हुन्न २५	यो सत्काय समुदय हो २५६
यचकहरूका निमित्त दानदिन	यो समुदय हो १८२
लगाए ६६	
यो धर्महरू कुशल हुन् १५७	
यो धर्महरू कुशल हुन् कि अकुशल	
१५६, १५८	रगतको नदी बहे जस्तै भयो १८८
यो धर्महरू निरवदथ हुन् १५७	रज्जले समात्छ १८२
यो धर्महरू विज्ञाद्वारा प्रशंसित छन्	रजहरू १२०
१५७	रथको अव्यावयलाई २०५
युद्धक्षम २००	रथबाट ओलही २४८
योगास्थ्यास १०४	रथबाट गई २६१
यो दुःख हो ११५, १८२, २३८	रथबाट जान सक्ने हो २०५
यो दुःखनिरोध हो ११५	रथहरू तयार पार्न लगाई २४८
यो दुःखनिरोध हुने मार्ग हो ११५,	रथलाई २०५
२३८	रथले २०५

रथमा गई २०५	राज्य सुख १६७
रथमा बसी २०४	राजाहरू आउँदा १६८
रत्नहरू १६२, १६३, १६४	रातको अन्तिम याममा ८५
रमणीय छ १०३	रातको प्रथम याममा ११४
रमणीय उद्घानहरू ६, ७	रातको तेश्रो याममा ११६
रमणीय गोचर गाउँहरू १०३	रात बितेपछि ६४, १४८, १८३
रमणीय पोखरीहरू ६	रात १८७
रमणीय भूमिभाग देखे १०३	राता आँखा भएका ६०, ६१
रसरंग गरिरहेको बेलामा १८६	राता वस्त्रहरू २०४
रसास्वादमा आशा राख्ने ११४	राता राता २०४
रहस्य होइन २१५	रातो ४८, लेप २०४
राँड ६७	राम पनि बताउँछन् १०२
रागचरितका १२४	रुखको कारणले छाया देखिन्छ २२६
रागरक्त भई ११७	रुखको जरो काट्छ २२६
रागरतिकं कारणले हुन्छ १८६	रुख देख्छ २३५
राजकोषको अभिवृद्धि हुन्छ २०२	रुखमनि बस्नुभयो ७६
राजदरबारको भित्रबाहिर १६३	रुखमनि बसिरहनु भएको ७४
राजदरबारमा बसी राज्य गरि- रहेको बेलामा १८६	रुखमनि बसिरहनु भएको देखे ७८
राजन्य भन्दछन् ३४	रुखहरू काटिदैनन् २०३
राजभोग्यहरू ३५, धेरै थिए ३८	रुपहरू त्यहीं छन् ५५
राजमहामात्यहरूको २८६	रुप देख्ने हो १५६
राज्यको परम्परा कायम गर्न २०२	रुवाउँदा रुवाउँदै ६७
राज्यको संचालन गर्नेन् २४१	रेसमको तकिया १८५
राज्य गर्नेन् ७८	रोग २०२, तथा भय १६०, ब्याक्षि-
राज्य गरेका थिए ३५	हुँदा १६८, लाई २०२
	रोगी हुन्छ १४१

रोगीहरू १८३, १८४	लोकमा हेरें १२०
रोटीहरू देखेनन् १७८, १८३	लोकहितको चर्या २४२
रोटीहरू खाने अनुमति दिन्हु १८४	लोकार्थचर्या बारे २४१
रोटीहरू बनाएँ मने १८३	लोभ उत्पन्न भएमा १५५
रोमकूपवाट ११०	लोभको दबाउमा परी १५५
रोमहरू ११२	लोभको दबाउमा नपरी १५७
रंगोविरंगी १८६, कपडा लगाई १८७, पोशाक पहिरी	लोभको वशमा परी १५५
१८८, लुगा लगाई १८६	लोभको वशमा नपरी १५७
	लोभ सहितको कार्य गर्ने छैनो १५८

## व

लड्डु खाएको हुँदा २२	लोभलाई हटाएर बस्दा १५८
लड्डु तयार पारे २२	लोहित २१४
लडुडु स्वीकार गर्ने वचन २२	लौका विशेष १११
लड्नुभयो १०६	
लटुट्टान ६३	वचनद्वारा संयत हुँदा २२५, २२६
लक्षण हेरी १२८	वचन दिइनन् १६४
ग्लानी ११६	वचीकर्म २३५
लामो समय होइन १६६	वची दुश्चरित २६३
लुब्ध पुरुषले १५५	वची सुचरित २६३
लेप २०४	वज्जीधर्महरू भनेका कस्ता हुन् २००
क्लेश दूर भएपछि ११४	वज्जीधर्महरूको मर्यादा २००
क्लेश रहित भएपछि ११	वज्जीधर्महरूलाई मर्यादा राख्दै २००
क्लेश सन्तप्त गरिरहेदा ११६	
लोकविद् ३१	

- वर्णन गरे २४२, २४५  
 वर्णना २४१, गर्थे २४१  
 वर्णले युक्त हुन्छ ३२  
 वस्त्र पनि लागाउन्न १३१  
 वस्त्रहरू २०४  
 वर्तमान समयमा ११२  
 वनखण्ड थियो १०३  
 वनहरू ६  
 वयोवृद्धहरूलाई सत्कार २०१  
 वर्षावास मित्र १६७  
 वसल भनी जानुपर्छ २४६  
 वहाँ भगवान् १४२, अरहत् हुनुहुन्छ  
     १७४, अरहत् ३१  
 वादानुपातमा परी १५४  
 वादानुवाद हुँदा २६२  
 वायु १०८, थुप्रिन्थ्यो १०८, ले  
     १०८, सहगत ५६, सहगत  
     हुन्न ५४  
 वालक हुँदा १३२
- वि, वी, वृ
- विकसित नहुने १२२  
 विचित्र धर्मकथिक हुनुहुन्यो ३५  
 वितर्क वरितका १२४  
 वितर्क विचारलाई शान्त गरी ११  
 वितर्क विचार रहित ११  
 विस्तृत गर्दा १२३  
 विदधा उत्पन्न भयो ११५, ११६  
 विदधा उत्पन्न हुन्छ २२५, २२६  
 विदधाचरण सम्पन्न ३१, १४३  
 विदितधर्मो १८२  
 विज्ञ छैन २१५  
 विनाश गर्नुपर्छ २६४  
 विनाशकारी २६२, हुन् २६४  
 विनीत पार्छ १०  
 विनीत पार्नुहुन्छ ११  
 विनिपात ४२  
 विपचितञ्जु १२३  
 विपाकावरण १२४  
 विभिन्न नन्दक नामहरू २७  
 विमुक्त भए १२  
 विमुक्त भएपछि ११५  
 विमुक्त भए भन्ने ज्ञान भयो ११५  
 विरज वीतमल १८२  
 विरक्तिएर गए १००, १०३  
 विरागमा १००, १०२  
 विरोध गर्नुपर्ने ठाउँमा २२७  
 विलाप नगर २१६  
 विशारद २७८, भई २७३, भई  
     उपस्थित हुन्छ २७२  
 विश्रामगृह २४०, मा आई २४०,

- लाई भनिएको हो २४०  
 विश्वास गर्दैनये ३५  
 विश्वास गर्नु १५२  
 विश्वासपूर्वक लिनुहुन्छ १८५  
 विश्वासपूर्वक लिने ८५  
 विश्वासपूर्वक लिने अनुमति दिन्छु  
     १८५  
 विश्वासीको लिने अनुमति दिन्छु  
     १८५  
 विश्वासी साथी थिए २०६  
 विश्वासी साथी हुन् १६५  
 विशुद्ध १२७, विष्यचक्षुद्वारा ४६,  
     २८५  
 विहार १६५, को उपवनमा २०३,  
     बाट विहार १८१, भित्र  
     पसी १८२, हो १८१,  
     १८२  
 विज्ञद्वारा निन्दित छन् १५५,  
     १५६, कि प्रशंसित १५६  
 विज्ञपुरुष ६८, १००, द्वारा प्रशं-  
     सित छन् १५८, द्वारा  
     निन्दित छन् कि प्रशंसित  
     १५८, हरूले ५०  
 विज्ञप्रशंसित ३२  
 विज्ञान सहगत ५६, हुन्छ ५४,  
     हुन्न ५४  
 वीर्यवान् १४३  
 वीर्य बलियो नै थियो १०७, १०८,  
     १०९  
 वीषमा लतपताइएका फलको बिर्यी  
     ६५  
 वृजी धर्महरूलाई भर्यादा राखी  
     १६६  
 वृद्धिके आशा राख्नुपर्छ १६६,  
     १६७, १६८, २०१, २०२,  
     २०३
- 
- वे, वे
- वेतन नदिनाले १६६  
 वेतन पाउनाले २००  
 वेतनहरू १६६  
 वेद १२८  
 वेदना हो भनी जान्दछ २२६,  
     २३०  
 वेदनामा वेदनानुपश्यी भई १०  
 वेनयिक २६२  
 वैरपुरुषले १५६  
 वैरभाव उत्पन्न भएमा १५५  
 वैरभावको व्याजमा परी १५६  
 वैरभावको वशमा परी १५६

वैरभाव सहित कार्य गर्ने छैनो	शरीर बलियो पारी ११४
१५६	शरीरमा डाह हुन्थ्यो १०६
वैरभाव हटाएर बस्दा १५६	शरीरमा पीडा हुन्थ्यो १०७
वैरभाव हटाउनको निमित्त बस	शरीर वर्णन २५६
१५६	शरीर वर्णना २४१
वैश्यहरू १६०, लाई १६०	शाक्यकुलबाट १६४
वैशारदय १८२, २६७	शाक्य जनपद स्थित २२५
शा, शा	
शाक देवेन्द्र पनि आएका थिए ११८	शाक्य परिवारहरू बस्तुन् १६१
शस्त्रद्वारा आफूलाई माने थिए	शाक्यराजा २२२
होलान् ५०	शाक्यहरूको जमघट १६१
शत्रुहरूको दमनकार्य १६७	शाक्यहरूको बीचमा १६४
शब्द सुन्दैन ५५	शाक्यहरूको राज्यमा १६३
शब्दहरू छन् ५५	शान्त ११६
शय वर्ष आयु ४७	शास्त्रमा १२८
शरणमा गएको उपासक भनी १४५	शास्त्रासेंग समान विचार राख्ने ६७
शरणमा पछु ६८, ८३	शारीरिक र वाचिक गलानी हुन सक्छ ११६
शरीर अगाडि पछाडि जान्छ ५६	शालको काठ २३५, लाई २३५,
शरीरको अंगप्रत्यंग १११	२३६, झं २३६
शरीर छाडी ७२, मृत्युपछि २७३,	शालको रुख २३४, झं २३४
२७६, २८०	श्वास प्रश्वास थुनै १०७, १०८,
शरीरधातु मान पठाउँदा १६०	१०९
शरीरधातु मान पठाएबाट १६०	श्वास प्रश्वास थुन्दा १०८, १०९
	श्वास रोक्ने १०७

शि, शी	शंक्ष पुरुष भए १७७ शोक वा भय हुन्छ भने १८६
शिल्प १८८, सिकनमा २०७	शोक नगर २१६
शिष्य भएको मलाई १००	शोक रहित हुनु भएका १३०
शिष्यप्रणडलको हेरचाह १०२, गरौं १००	शोला हान्थ्यो १०८, १०९ शंका रहित १८२, २६७
शीत उष्ण १२	शंखको आवाज हो ५५
शीर काट ४३	शंख पल्टाई ५५
शीरमा थुप्रिन्थ्यो १०८	शंख बजाई ५६
शीर मुण्डन गरी ४३	शंख बजाउने उपमा ५५
शील २३६, कथा १८२, बाट च्युत हुने २१८, २१६, बान् हुन्छ १०, बान् होऊ १०, बान् कल्याणधर्मी ५१, बान् सबहुचारीहरू ४६, शुद्धि २३६, शुद्धि भनेको २३२, विशुद्धिलाई २३३, विशुद्धिद्वारा २३२, २३३	शंखले आवाज निकाल्यो ५५ शंखले आवाज निकालेन ५६ शंखले आवाज निकाल्छ ५६ शंखले आवाज निकाल्दैन ५६ शंख लिएर ५५ शंखलाई घोटचाए ५५ शंखवादक ५५, को मनमा यस्तो लाग्यो ५६, सेंग सोधे ५५
शीर्ष रोगलाई २०२	शंख हातमा लिई ५६
शु, शू, शै, शो, शं	अ
शुद्धवस्त्रमा १८२	अद्वा इन्द्रियहरू १२१
शुद्धि हुइन्छ २३२	अद्वा उत्पन्न भयो १३७
शूद्रहरू १६०, साई १६०	अद्वा चरितका १२४
शून्योगारमा बसे पनि १६८	

अद्वा चार प्रकारका हुन्छन् १४२	हरियो ११२, न मरे न
अद्वालाई अघि बढाई सुन १२५	मर्देछन् ११०, हरियो छ
अद्वालाई कुलिचिदिए २४६	११२
अद्वालु २७७, २७८, २७९, पुरुष- लाई पनि १२२, हुन्छ १४१	थमण परिषद्भये २७८
अद्वाले म ग्रहण गर्दू २७३	थमण परिषद्भा २७२
अद्वाले मात्र ६८, विश्वास गर्दिन २७६	थमण ब्राह्मणहरूको जीवन ५१
अद्वाले स्वीकार्दू २५०	थमण ब्राह्मणहरूको वचन सत्य हो भने ४२, ४४
अद्वा राख्छ १४२	थमण ब्राह्मणहरू यस्तो भन्छन् १५, १६, ४६
अद्वावान् पुरुषलाई पनि १२१	थमणहरू २५७
अद्वावान् हुन्छ १४२	आमाण्यफल प्राप्त गर्ने २३२, २३३
अद्वा सुन्दर हुन्छ १२१	आवण कृष्णपक्षको द्वितीयाको दिन १३८
अद्वा सुन्दर हुन्म १२१	आवण कृष्णपक्ष प्रतिप्रदाको दिन १३७
अद्वा हुने २४१	ओत त्यसै छ ५५
अमण गौतम २६१, २६२, २६३, २६४, २६५, २६७, अर- हत् हुन् ११०, आर्द्देछन् १३४, कहीं गए भने २४३, का श्रावक ३६, को निमित्त २६६, को वर्णन सुनी २४३, कालो छैन ११२,	ओतले शब्द पनि सुन्छ ५६
जावूगर हुन् १५४, १५६, मरेको होइन १०६, मृत्यु- भयो १०६, न कालो छ न	ओतले शब्द सुनी २२८
	स
	सउद्देश्य ११४
	सत्कार २०१
	सत्कारपूर्वक दान दिई ७१, ७२

सत्कारपूर्वक वान नविई ७२	सडकबाट २६८, २६९, सडकमा ४३
सत्कारपूर्वक वान वेऊ ७२, ७३	
सङ्खदागामी २४१	सन्तप्त गर्दा १०७
स्वर्गकथा १८२	सन्तप्त पाठ्य १०७
स्वर्ग जाने कुरा भने २५०	सन्तप्त नगर १०७
स्वर्ग जाने कुराको विषयमा २५०	सततविहार २२८, हुन्छन् २२६
स्वर्गलोकमा २७६, जान्छन् ४४,	सन्तप्ति गरी २४, २८
जानेलौ ४४	स्वतन्त्र विचारको उपदेश १५३
सङ्घ उपस्थाक २७६	सत्त्वहरू ११५
सङ्घकहाँ गई २२०	सन्तान नपाउंदा १४६
सङ्घको अपवाद गर्दा २१७	सन्तान पाउन नसक्ने कारणहरू ८८
सङ्घको वर्णन २५६, २६०, २६१,	
२८१, गरे २४३, २४५,	सन्तान पाउनेछु भने ८७
गर्द २४५	सन्तान पाउनेछु ६६
सङ्घको वर्णना २४६, गर्द २४२	सन्तान पाउन सकैता ६५
सङ्घगुण भन्ने ठाउंदा १७५	सन्तान थिएन ६५
सङ्घ चूप छ २१८, २२१	सन्तान पाएका थिएनन् ८७
सङ्घ प्रति अचल प्रसन्नताले सम्पन्न	सन्ताप गर्नथाले १०७
१७५	सन्तृप्त गराई २८
सङ्घलाई चित्त बुझ्छ २२१	सन्तृप्त गरी २६६
सङ्घले २१६, २२०, २२१, उचित	सन्ध्यागार २४०, मा २४१, मा
ठान्दछ भने २१८	बसिरहेका थिए २४०,
सङ्घसँग प्रार्थना गर्वछु २२०	२४४
सङ्घसँग प्रार्थना गर्दछन् २२१	सन्दर्शित २४, ८३, ८४, १५०,
स्वच्छ ११	१८४, २०५, २०६, २६६
सठी र छली हुन्छ १४१	सन्देह गरी प्रहण गरेनन् १८३

सनडोरीको भारी बनाई ६६  
 सनका डोरी ६६  
 स्वप्नको उपमा ५२  
 सनको डोरीलाई छाडी ६७  
 सनको भारीको उपमा ६५  
 सनकपडाको भारी बनाई ६७  
 सनकपडाहरू ६६  
 सनपाटको थुप्रो हो ६६  
 सनपाटको भारी ६७, छाड ६७,  
     लाई छाड ६६, लाई  
     छाडी ६६, बोक्ने जस्तो  
     मलाई लाग्छ ६७  
 सनपाटहरू छाडेको देखे ६६  
 स्वप्नमा ५२  
 सस्पर्क राख्न योग्य छैन २१७  
 सम्प्रलाप नगर्ने ४४  
 सम्प्रलापी ४२  
 सम्प्रहृष्टि २४, ८४, १८४, २०५,  
     २०६, २६६, पार्नुभयो  
     ८४, पार्नुभई १५०  
 सम्बोधि प्राप्त गर्न सकिन्न ११२  
 सम्बोधि प्राप्त गर्न सक्दैनन् १०४,  
     १०५  
 सम्बोधिको निमित्त अर्को मार्ग छ  
     के ? ११२

सम्बोधि प्राप्तिको निमित्त समर्थ  
     हुन्छन् १०६  
 सम्बोधिपरायण ३१, ३२  
 सम्बोधि लाभ ११३  
 सम्बुद्ध हुनुभन्दा अगाडि ६७  
 सम्भोग्य गर्छ २२१  
 सम्भोग्य गरियोस् २२१  
 समन्तचक्षु हुनुभएका १२०  
 सम्यक्दृष्टिक ४४, ६६, हो २३८,  
     हौ ४७, भई १८, १६,  
     २०, साथी ४६, हुन्छन्  
     ४४  
 सम्यक्लूपले १३५, १३८, १४०,  
     १४३  
 समविपाकिनी १४३  
 सम्यक्विमुक्ति हो २३८  
 सम्यक्सम्बुद्ध १४२, हुन् १३५, को  
     दर्शनार्थ जानेछु २४६, म  
     नै एकलो हुँ १३१  
 सम्यक्समाधि हो २३७  
 सम्यक्समाधि गर्ने भई १८  
 समयको सूचना देउ १४८  
 समय समयमा भेला भई १८६  
 समादपित २४, ८३, १५०, १८४,  
     २०५, २०६, २६६

समाधि २३६, संवर्तनिक ३२,	सा. चि, सी
संवर्तनिक हुन्छ १७५	
समाहित चित्त भएपछि ११, ११५	साकार ११४
समुत्तेजित २४, द३, १५०, १८४, २०५, २०६, २६६	सागपात १८३, १८४
सम्मोदनीय ६३, कुशलवार्ता ४०, कुशलवार्ता गरी १६	सागसबज्जि १७७
सम्मोदन गरी ४०	साँडे बाहुशय भिक्षुहरू सहित २१
सम्मोदन गरे २८७	साँडे बाहुशय भिक्षुहरूको निमित्त २२
स्वयं अनुभव गरेको हो ३२	साँडे बाहुशय महान भिक्षुसङ्घका साथ १८०
स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी ६६, १०१, १०२, १४३, १४४, बताएको छु ६६, बसे १३८	स्वातन्त्र्य ३२
स्वयं जानेको ३२	सातदिन रातमा १४४
स्वयं देखेको ३२	सात वर्षको कुरा छाडिदेऊ १४३
स्वयं प्राप्त गर्नु भएको १८२	सात वर्षपछि प्रत्रजित हुनेछु १६५
सरलतापूर्वक १२२, बुझन सक्तेन १२२	सात वर्ष मनोको सारं लामो १६५
सररज्जु २३७	सात वर्षमा १४३
सरप्रासाद २३७	सात महीनामा १४४
सर्वज्ञ ज्ञानलाई १२०	७ शय २३६
सर्वज्ञ ज्ञानले हेर्नु हुँदा १२७	७ हजार २३६
सर्वकित १६३	साथी यिए १८०
सहधर्मीलाई बादानुवाद १७	साथीहरू ६
सहधर्मीसँग २६२	सांदृष्टिक हो २२७, २२८
	स्वास्नी २१६
	सामोचि प्रतिपन्न छ ३२
	सालको काठ २३४

सायदध छन् १५५, १५६, कि	सुख भन्नेलाई दुःख ११७
निरवदध छन् १५६, १५८	सुखले सुख पाइदैन ६७
साहु महाजनहरूमध्ये १७०	सुगति ४४, दुर्गतिमा गएका ११,
साक्षात्कार गरी बताउछन् १०२	स्वर्गलोकमा २७३, २७६,
साक्षात्कार गरी बसेको हुँ ६८	२८०
साक्षात्कार गरी बसेको हुँ ६८, भनी भन्दछु ६८	सुगत लोकविद् १४३
साक्षात्कार गरी म बसें १०१	सुत्तं गेथ्य २४२
सिगान पुछी २०२	सुन्दर तथा दर्शनीय थिए १६२
सिङ्गिवण्णं ८३	सुनको भारी बोकेर जाओ ६७
सिरान २०८, राखी २०७	सुनको भारी बोकेर लग्यो ६७
सिपालु छु १४०	सुन देखे ६७
सिहनाद २५४	सुन्न चाहनेले १२५
स्वीकार्नु भएन १७७	सुने अनुसार प्राचरण गरेमा १३५,
सीसा ६७	१३६, १३७
<b>सु, सू</b>	
सु-आख्यात छ ३२, १७५	सुनेको भरमा विश्वास नगर्नु १७२
सु-आकार हुने १२१	सुनेको र पढेको अनुसार ४, ५
सुकाउछ २२६	सुनेर बताइरहेको होइन ३२
सुकुमार र सौखिन हुने छन् १८८	सुप्रतिपन्न छ ३२, १७५
सुकुमार हुँदै जाँदा २०७, २०८	सुभ भन्नेलाई असुभ ११७
सुकेको १०५, १०६, काठलाई १६	सुमन हुन्छ २२८, २३०
सुख चाहन्छन् ४६	सुरापान नगर्ने ४७, साथी ४६
सुख प्राप्त गर्न सजिलो छैन ११३	सुवर्ण दुर्वर्ण ११, ११५

हरु मारिन्छन् ६८, हरूको आहार हो ६३, ६४	१७५, हुने पुरुषमा २६, भएका थिए १३६, भएको कुरा २२३
सूक्ष्म २३७	स्रोतापत्तिकल पनि प्राप्त गरेका थिए २५०
सूर्य छंदवाठेवै १३६	स्रोतापत्तिकल पाउनु भयो १६७
सूर्योदय हुने बेलासम्म २०७, २०८	सौतिनी आमालाई यसो भन्यो ५० सौतिनी आमालाई त्यसै भन्यो ५१ सौतिनी आमाले ५०
से, सै, सो, सौ, सं	संस्कारको क्षय ११६ संग्राममा जाँदा २०२ संघको अपवाद गर्दैन २२० संस्थागारमा २५६, २६०, २६१, २६१
स्वेतच्छब्द त्यागी २४३	संध्या समयमा अनुशासन गरी १४४
स्वेतच्छब्दहरु त्यागी २४२	संध्या समयमा अनुशासन गर्दा १४५
सेता १८७, सेता २०४	संध्या समयमा विशेषता पाउन सबैठन् १४४
सेतो ४८, कपडा ६४, कपडा बिल्धाउन लगाए दद, कपडा बिल्धाउन लगाए १४६	संध्या समयमा विशेषता पाइन्छ १४५
सेनापति २००, २४४, २५३, को पदमा नियुक्त गरे २४०, चुने हो २३६, भएका थिए २५३, लाई पनि २६६	संविलष्टता १८२ संयम गर्दै २२० संयम गर्नेछु २१६
सैन्यबल २००	
सैन्य शक्तिमा कमजोरी हुन आउँछ १६६	
स्रोतापत्ति २४१, का चार ग्रन्थहरु ३१, हुन्छ ३२, १७४,	

संसारको नदीमा २३५  
 संसारको स्रोत २३४, २३६  
 संसाररूपी बाढीबाट २३५, तर्नं  
     २३३, तर्नं उत्तीर्ण हुन  
     सकर्वनन् २३३, तर्नं समर्थ  
     हुन्छन् २३७  
 संक्षिप्तमा भनेको कुरालाई १२३

## ह

हस्तीरत्न १६२, १६३  
 हरियाली घाँसहरू ६०  
 हरियो छ ११२  
 हलुंगो ५३, ५४  
 हलो जोतिरहङ्दा ११३  
 हलो र बिऊ खेतमा जान्छ ६६  
 हौगार्विगा काटी २३४, २३५  
 हाड ५४, ५७, हरू मात्र बाँकी  
     मए ६१  
 हात खुट्टा २०८, समाती १०६  
 हात जोडी ११८  
 हात जोरी नमस्कार गरी ४०  
 हात जोरी नमस्कार गर्न योग्य छन्  
     ३२  
 हात्ती द, १६६, २००, को गर्धन-  
     मा बाँध ७, को गर्धनमा  
     बाँधी द, को दृष्टान्त ५,

चढने विदधा १४०, १४१,-  
 १४२, चढने विदधामा  
 सिपालु १४०, १४१,  
 दमन गर्ने द, १०, दमन  
     गर्ने माहुतेले द, मरेमा  
 १२, १३, मन्यो १२, लाई  
 ७, द, ले द, द, हरू ५,  
 ६, हरू भएको बनमा गई  
 ७

हानी हुनेछ १८८  
 हाम्रो धर्मग्रन्थ (पिटक) संग  
     मिल्दछ भन्दैमा १५५  
 हाम्रो निमित्त यो लाभ हो ६६,  
     १०२  
 हाम्रो मात्र चीवर १८३  
 हाम्रो विचारसंग मिल्दछ भन्दैमा  
     मात्र १५५  
 हामी पनि क्षमी ह्वौं १६०  
 हित १५७, कर हुन्छ ५१, सुख  
     हुनेछ १६०, र सुख आउँछ  
     १५७, र सुख हुन्छ १५७,  
     १५८, हुन्छ कि अहित  
     १५५, १५७

हीन २३७, प्रणीत ११५  
 हुन्थ्यो १११  
 होचो आसन लिई ६५, १५०

होस थियो त ७६

होस भएर पनि ८०, ८२

होसमा हुनुहुन्यो त ८२

ध. क्ष

क्षत्री कुमारहरूका बीच १६१

क्षत्री शाक्य, परिवारका राजा हुन्  
१६१

क्षत्रीहरूलाई १६०

क्षमा पनि मागेका थिए २१०

क्षमा प्रार्थना गन्यो २१६

क्षीणास्त्रवी भई मरेमा १३

क्षीणास्त्रवी भएर १३

क्षीणास्त्रवी नभैकन मरेमा १२

जप्ति २१८, २२१

ज्ञातिबन्धुहरू १५६

ज्ञाति हितको चर्या २४२

ज्ञानदर्शन १०४, १०५, १०६

ज्ञानपूर्वक १५, १६

ज्ञेयधर्म प्राप्तिको निमित्त १०



Dhamma.Digital

## गाथा-सूची

अत्तानञ्चे पियं जड्जा ८८	गिल रे गिल पापधुत्तक ६५
अनन्त्यमनुसासति २४६	गिलमव्यं पुरिसो न बुज्जति ६५
अन्धभूतस्मि लोकर्स्मि १३०	जितामे पापका धम्मा १३१
अपारुता तेसं अमतस्स द्वारा १२५	साथति बनमोग्यृ १६८
अपापुरेतं अमतस्स द्वारं ११६	तं जड्जा बसलो इति २४६
अमङ्कुभूतो परिसं विगाहति २७४	ततो नं अनुकम्पन्ति २८८
अवेक्खस्सु जातिजराभिभूतं ११६	तथूपमं धम्ममयं सुमेध ११६
अहञ्छं अमतदुन्दुभि १३०	तस्मा हि दानानि ददन्ति पण्डिता
अहं सत्या अनुत्तरो १३०	२७४
अहं हि अरहा लोके १३०	तस्माहमुपक जिनोति १३१
एकोम्हि सम्मासम्बुद्धो १३०	तमोक्खन्धेन आबुट्टाति ११७
किञ्चेन मे अधिगतं ११७	ता पूजिता पूजयन्ति २८८
किंत च पप्पोति यसो च वड्ढति	तिणा मेधाविनो जनाति २६०
२७४	ददं पियोहोति भजन्ति नं बहू २७४
गच्छामि कासिनं पुरं १३०	देवतानुकम्पितो पोसो २८८
गम्भीरं दुदसं अणुं ११७	घम्मं पणीतं मनुजेसु ब्रह्मेति १२५

धम्मचक्रं पवत्ते तुं १३०	ये सोतवन्तो पमुच्चन्तु सद्धं १२५
धम्मो असुद्धो समलेहि चिन्तितो ११६	रक्षेय्य तं सुरक्षितं दद रज्जं यदा कार्यं कोसलानं ३४
नत्य मे पटिपुगलो १३०	रमन्ति सगे सुगतस्स सावकाति २७४
न मे आचरियो अत्यि १३०	रागवोसपरेतेहि ११७
नायं धम्मो सुसम्बुद्धो ११७	रागरत्ता न दक्खिन्ति ११७
पच्छा ते कट्टकं भविस्ति ६५	लित्तं परमेन तेजसा ६५
पटिच्छुन्नेन मन्तेति २४६	विनेय्य मच्छेरमलं सुखेसिनो २७४
पटिसोतगार्मि निपुणं ११७	विसारदो होति नरो अमच्छरो २७४
पहीन भद्रभेरबो १६८	विंहिससङ्गी पगुणं न भासि १२५
पायासीति अहु समञ्जा ३४	सदिसो भे न विजज्ञति १३०
पासादमाहृष्टं समन्तचक्रु ११६	सदेवकस्मि लोकस्मि १३०
पुत्तो गोधाय भद्रियो १६८	सब्बज्जहो तण्हक्खये विमुत्तो १३०
भुम्मानं सहव्यगतो यसस्ती ३५	सब्बाभिभू सब्बविद्वहमस्मि १३०
माता पुत्तं व ओरसं २२८	सब्बेसु धम्मेसु अनूपलित्तो १३०
मादिसा वे जिना होन्ति १३१	समधिता कामगुणेहि पञ्चहि २७४
यथापि पस्से जनतं समन्ततो ११६	सयं अभिज्ञाय कमुह्दिसेयं १३०
यस्मि पदेसे कप्पेति २८८	सयंपसा अनुविच्चरन्ति नन्दनं २७४
ये तरन्ति अण्णवं सरं २६०	सीतिभूतोस्मि निबुतो १३०
ये पत्ता आसवक्खयं १३१	
यो अत्थं पुच्छितो सन्तो २४६	
यो सो अहु राजा पायासि नाम ३५	

[ ३७६ ]

बुद्धकालीन राजपरिवार-३

सीलवन्तेतथ भोजेत्वा २८८

सीहृष्पमत्तो विहर २५२

मुण्णन्तु धम्मं विमलेनानुबुद्धं ११६

सेतुं कत्वान विसर्ज पल्ललानि

सेले यथा पब्बतमुद्धनिद्वितो ११६

सोकावतिष्णं जनतम्पेतसोको ११६

सोज्ज मद्दो अनुवासी १६८

हलं दानि पकासितुं ११७

२६०

Dhamma.Digital